

बुद्धकालीन नेपाली विश्वकोश

विषयागत सूची क्रम

१. बुद्धकालीन ब्राह्मण भाग-१
२. बुद्धकालीन ब्राह्मण भाग-२
३. बुद्धकालीन ब्राह्मण भाग-३
४. बुद्धकालीन गृहस्थीहरू भाग-१
५. बुद्धकालीन गृहस्थीहरू भाग-२
६. बुद्धकालीन गृहस्थीहरू भाग-३
७. बुद्धकालीन राजपरिवार भाग-१
८. बुद्धकालीन राजपरिवार भाग-२
९. बुद्धकालीन राजपरिवार भाग-३
१०. बुद्धकालीन परिवाजक भाग-१
११. बुद्धकालीन परिवाजक भाग-२
१२. बुद्धकालीन परिवाजक भाग-३
१३. बुद्धकालीन महिलाहरू भाग-१
१४. बुद्धकालीन महिलाहरू भाग-२
१५. बुद्धकालीन आवक-चरित भाग-१
१६. बुद्धकालीन आवक-चरित भाग-२
१७. बुद्धकालीन आवक-चरित भाग-३
१८. बुद्धकालीन आवक-चरित भाग-४
१९. बुद्धकालीन आवक-चरित भाग-५
२०. बुद्धकालीन आवक-चरित भाग-६
२१. बुद्धकालीन आविका-चरित भाग-१
२२. बुद्धकालीन ब्रह्मादिदेव भाग-१
२३. बुद्धकालीन ब्रह्मादिदेव भाग-२
२४. बुद्धकालीन ब्रह्मादिदेव भाग-३
२५. बुद्धकालीन प्रेतकथा
२६. बुद्धकालीन विमानकथा
२७. अनुरुद्ध स्थविर, सम्राट अशोक, बुद्धशासनको सद्क्षेप इतिहास र गृही-विनय

१




बुद्धकालीन नेपाली विश्वकोश

Nepali Encyclopedia of Buddha's Time - I

विषयागत : बुद्धकालीन ब्राह्मण भाग-१

आचार्य डा. मिक्षु अमृतानन्द



9 789937 048491 >

श्री-द्वैत-पुस्तक-संग्रह



प्रकाशक

वीर-पूर्ण पुस्तक सङ्ग्रहालय

मौलिक ग्रन्थ लेखा जति सजिलो पर्दछ त्यति नै अठेरो अनुवाद गर्नमा । अनुवादकले केवल अर्काले बनाइ दिएको गोरेटोमा आँखा चिम्लेर भाषासँग प्रतिद्वन्दिता गरी दौडनु पर्दछ । राज-मार्ग बनाउने अधिकार हुँदैन । छ भने ठेस लाग्ने गरी गोरेटोमा रहेका गीर्खा गिर्खी जस्ता वस्तुहरूलाई मात्र ठाउँ र अवस्था हेरी एकातिर पन्छाई थन्को लगाइदिन मात्र सक्छ ।

हुनत अनुवादमा पनि मौलिकता नहुने होइन तर मौलिकता देखाउन थाल्दा ग्रन्थको तत्कालीन विचार र शैलीमा आघात पर्न सक्छ । यसैले अनुवादक अन्योलमा पर्दछ र फेरि अर्काकै बाटोतिर एक क्षण पछि दौडन करै लागदछ । यसको अर्थ यहाँ अनुवादकको मौलिकपन हुँदैन नभएको होइन मौलिकपन छ तर ग्रन्थको उद्देश्य र शैलीभित्रै बसेर मात्र ।

तितर वितर भएर बसेका चरित्रहरूलाई सकभर क्रमबद्ध गरी सँगाली ग्रन्थको रूप लिएर आएको यस पुस्तकले नेपाली इतिहासमा नयाँ अध्याय थप्न सुरु गरेको छ भन्न पाउँदा गौरव लागदछ ।

यस्तै प्राचीनताकै आधारमा मात्र नयाँ कुराको वीजारोपण गर्ने परम्पराको स्रोत बढी पाइन्छ । यसैमा नै विकासको सम्भावना छ भनेर मान्नेहरू प्राचीन युगलाई स्वर्गयुग मान्दछन् । यसरी मान्नेहरू मध्ये पनि त्यस्तै समय ल्याउन त प्रयत्नशील छन् नत तत्पर नै । फेरि अर्का एकथरी यस्ता छन् प्रयत्नशील छन् नत तत्पर नै । फेरि अर्का एकथरी यस्ता छन् प्राचीनतालाई कुनै पनि स्थान दिन चाहैन्दैनन् । यस्तै विचारको संघर्षमा प्राचीनकालको आदर्शले आजको नेपालको निमित्त मृतसञ्जीवनीको काम गर्दछ, भन्ने विचारले नै संकलित प्रस्तुत 'बुद्धकालीन ब्राह्मण भाग-१' उपहारको रूपमा नेपाली साहित्यले भित्र्याउन पाएको हो भन्ने मेरो धारणा छ र यस्तै ग्रन्थकर्ताबाट अरू संग्रह पनि भित्र्याउन पाउने छ भन्ने आशा राख्दछु ।

- वटुकृष्ण

आचार्य भिक्षु अमृतानन्द महास्थविरको सक्षिप्त परिचय

आचार्य भिक्षु अमृतानन्द महास्थविरको जन्म वि.सं. १९७५ पौषमा लुम्बिनी अञ्चल पाल्या, तानसेन, भिमसेन टोलको एक शाक्यकुलमा भएको हो । वि.सं. १९९२ मा भारतको कुशीनगरमा वहाले ऊ. चन्द्रमणी महास्थविरसाग प्रब्रज्यात्व ग्रहण गर्नुभएको हो । बि.सं. १९९३ मा धर्मप्रचारार्थ भोजपुर जानुहुदा वहा जेलमा पनि पर्नुभयो । जेलबाट मुक्त भएपछि बुद्धधर्म अध्ययनको निमित्त वहा बर्मा र श्रीलंका जानुभयो ।

सन् १९४० जनवरी २५ का दिन वहाले श्रीलंकामा श्री पैलेने वज्रज्ञान महानायक महास्थविरको आचार्यत्वमा उपसम्पदा (पूर्ण भिक्षुत्व) पाउनु भएको हो । सन् १९४२ को अन्त्यतिर वहा काठमाडौं आउनु भई नेपालमा बुद्धधर्म प्रचार गर्ने कार्यमा संलग्न हुनुभयो ।

सन् १९५० मा श्रीलंकामा भएको प्रथम बिश्व बौद्ध सम्मेलनमा नेपालको नेतृत्व गर्नुका साथै धेरै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनहरू लगायत अनेक शान्ति सम्मेलनहरूमा पनि वहाले नेतृत्व गर्दै आउनु भएको छ । यूरोप, अमेरिका, स्कायापिङ्डनेविया र दक्षिणपूर्वी एशियाका अनेक मुलुकहरूका साथै रस, चीन, मंगोलिया आदि अनेक साम्यवादी देशहरूमा भ्रमण गर्नुभएको छ ।

सन् १९५१ मा वहाले “अखिल नेपाल भिक्षु महासंघ”, सन् १९५२ मा स्वयम्भूस्थित “आनन्दकुटी विद्यापीठ” र सन् १९७३ मा “आनन्दकुटी विहार गुठी” को स्थापना गर्नुभएको हो ।

सन् १९७६ मा वहालाई श्रीलंकाका बुद्धिष्ठ एकोडेमी अफ सिलोनले “साहित्य चक्रवर्ती” र सन् १९७९ मा भारतको नालन्दा पालि महाविद्यालयले “विद्यावारिधी” उपाधि प्रदान गरिएको छ ।

सन् १९८४ मा श्रीलंकाका स्याम, अमर तथा रामाञ्ज निकायहरूले संयुक्त रूपमा वहालाई “महानायक” भन्ने श्रेष्ठपदबाट विभूषित गरेका थिए भने “त्रिपिटक विशारद”, “त्रिपिटक विशारद शासक जोतक” तथा “सिरिधम्मरक्षितवंसालंकार धम्मकित्तिसिरि” भन्ने जस्ता पद्वीहरूबाट पनि वहा विभूषित हुनुहुन्छ ।

वहाले नेपालभाषा, नेपाली र अंग्रेजीमा गरी ६ दर्जन बढी पुस्तकहरू लेख्न भएका थिए र वहाको निधन वि.सं. २०४७ भाद्र ५ गते भएको थियो ।

बुद्धकालीन नेपाली विश्वकोश
Nepali Encyclopedia of Buddha's Time - I



वीर-पूर्ण समृति ग्रन्थमाला : २६

१

बुद्धकालीन नेपाली विश्वकोश

Nepali Encyclopedia of Buddha's Time - I

विषयागत : बुद्धकालीन ब्राह्मण भाग-१

आचार्य डा. भिक्षु अमृतानन्द



प्रकाशन प्रमुख
दुण्डबहादुर वज्राचार्य

प्रकाशक परिवार
अशोकरत्न वज्राचार्य
अनूनरत्न वज्राचार्य
वीर-पूर्ण पुस्तक सङ्ग्रहालय

प्रकाशक : वीर-पूर्ण पुस्तक सङ्ग्रहालय
 आवृत्ति : बु.सं. २५६२, ने.सं. ११३८,
 वि.सं. २०७५, इ.सं. २०१८
 © सर्वाधिकार : आनन्दकुटी विहार (गुथि), स्वयम्भू, काठमाडौं
 ISBN : ९७८-९९३७-०-४८४९-९
 २७ वटा सेटको मूल्य : रु. १०,०००/-


प्रथम संस्करणको सङ्क्षिप्त इतिवृत्ति

ग्रन्थ	: बुद्धकालीन ब्राह्मण भाग-१
प्रकाशक	: आनन्दकुटी विहार गुठी
प्रकाशन मिति	: बुद्धाब्द २५७५ (वि.सं. २०२८)
प्रथमावृत्ति	: १००० प्रति
मुद्रक	: नेपाल प्रेस
समर्पण	: स्व. श्री ५ महेन्द्र वीर विक्रम शाहदेव
प्रकाशकीय	: तीर्थनारायण मानन्धर
शुभकामना	: कीर्तिनिधि विष्ट, प्रधानमन्त्री
Preface	: Bhikkhu Amritananda
भूमिका	: वटकृष्ण भूषण एम. ए.
प्रावक्तव्य	: भिक्षु अमृतानन्द



आचार्य डा. अमृतानन्द महास्थविर
जन्म : वि.सं. १९९२ (सन् १९३६ अगष्ट २)
दिवंगत : वि.सं. २०४७ भाद्र ५





आनन्द कुटी विहार

ANANDA KUTI VIHAR

मिति : २०७५।६।१

शुभकामना सन्देश

अतिपूज्य गुरुवर दिवंगत डा. भिक्षु अमृतानन्द महानायक महास्थविरज्यूले दुई दशक लामो अथक प्रयासले नेपाली भाषामा सुचरित ...नेपाली बौद्ध साहित्य भण्डार] लाई धनी बनाउदै आनन्दकुटी विहार (गुठी) संस्थाले प्रकाशनमा ल्याई बौद्ध साहित्यमा ज्ञानको भण्डारण गरी “बुद्धकालीन ग्रन्थमाला” को रूपमा आफ्नो कृतित्व छोडेर जानुभएकोमा उहाको उक्त अतुलनीय योगदानलाई कदर गर्दै अभ्य व्यापक बनाउनु पर्ने सुविचारसहित “बुद्धकालीन नेपाली बिश्वकोश” को रूपमा पुनः प्रकाशनमा ल्याउन प्रकाशन प्रमुख श्री दुष्टबहादुर वज्राचार्यबाट आनन्दकुटी विहारलाई अनुरोध भए बमोजिम यथास्थितिमा “बुद्धकालीन नेपाली बिश्वकोश” को रूपमा ...बुद्धकालीन ग्रन्थमाला] पुनः प्रकाशन गर्न दिने सहमति प्राप्त गरी हाल उक्त “बुद्धकालीन नेपाली बिश्वकोश” प्रकाशनमा ल्याउन लागेकोमा म सहित सम्पूर्ण आनन्दकुटी विहार परिवारलाई धर्मप्रीतिको अनुभव भएको छ ।

उक्त महान् कार्यले बुद्ध जन्मभूमि नेपालमा बुद्ध शिक्षालाई मात्र नभई नेपाली बौद्ध साहित्यमा समेत ठूलो टेवा पुन गई नेपाल

र नेपालीको ज्ञानमा थप उचाई थिए छ । बुद्ध उपदेश संग्रहीत प्रमाणित ग्रन्थ ...त्रिपिटक[] लाई सहज रूपमा जान्न र अन्तर्गत तथ्यलाई बुझ्न पनि मार्गप्रशस्त गरिएको यस “बुद्धकालीन नेपाली बिश्वकोश” ले नेपाली प्रकाशन भण्डारमा बहुमूल्य निधिको रूपमा परिभाषित हुनेछ ।

अतः बहुमूल्य निधिलाई नेपाली र बिश्वसामु पुनः उजागार गरी यसको महत्वलाई प्रदर्शित गर्न लागेकोमा तपाईं सहित प्रकाशक परिवार साधुवादका पात्र हुनुहुन्छ ।

पुनः प्रकाशित यस “बुद्धकालीन नेपाली बिश्वकोश”ले सम्पूर्ण पाठकर्गलाई ज्ञान लाभ होस्, जीवन सार्थक तुल्याउन सकोस् भन्ने कामनासहित प्रकाशन परिवारलाई पुनः सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।

भवतु सब्ब म[]लं []

Dhamma.Digital

Dhammawati.

भिक्षु धर्मसूत्रि महास्थविर
सदस्य सचिव एवं कार्यवाहक विहार प्रमुख
आनन्दकुटी विहार (गुठी)

प्रकाशकीय

मानवसमाजलाई अज्ञानरूपी अन्धकारबाट उज्यालोतर्फ डोन्याउने बिश्ववन्द्य भगवान् बुद्धको शिक्षा संसारमा अतुलनीय रहेको छ । विश्वले उहाको योगदानको महत्त्व राम्ररी बुझेको छ ।

विश्वलाई हाम्रो मुलुकले दिन सक्ने एकमात्र विरल साधन भनेको मानवीय उत्कृष्ट ज्ञानको अमूल्य धरोहर खजाना - बुद्धशिक्षा : धर्म नै हो । विश्वका प्रमुख भाषामा यसको प्रचार हुनु आवश्यक छ । यी विशुद्ध निर्मल ज्ञान (प्रज्ञा) को प्रचार जति हुदै जानेछ त्यति नै आदिमिकालदेखिका मानवीय त्रास, पराधीनता र दास प्रवृत्तिबाट मुक्त हुनगाई विद्यमान विकृति र विसङ्गतिजन्य कुसंस्कार र धर्मका नाममा रहेका अन्धभक्ति, पूजा कर्मकाण्ड आदि संस्कृतिको अन्त्य भई मानवीय विकास हुनेछ र भौतिक एवं आध्यात्मिक दुइटै क्षेत्रमा भरपूर विकास हुनेछ । साथै आफूमा सम्यकदृष्टि उत्पन्न हुनेछ । आजको युगमा भगवान् बुद्धको ज्ञानबेगर जीवन निरर्थक छ ।

अतदीप भव अर्थात् आ[[नो मालिक आफै बन । अर्को कोही छैन भनी आफूले आफैलाई मुक्तिको उद्घोष गर्न सक्ने गरी त्यस्तो पवित्र सन्देश बोकी हामी विगत चार दशकदेखि निरन्तर यस क्षेत्रमा संलग्न छौं । यस वर्ष नेपालपुत्र भगवान् बुद्धको मूल वचन सङ्गृहीत पालि त्रिपिटकलाई नेपाली लिपिमा प्रथमपल्ट प्रकाशन गर्नपूर्व हामीले पनि सबै नेपालीमा त्रिपिटक वाडमय सम्बन्धी केही ज्ञान बाढून आवश्यकता ठहन्यायौ । यसकारण पहिलो प्राथमिकतामा पालि त्रिपिटक ग्रन्थ प्रकाशन गर्ने पवित्र कामलाई स्थगित गरी प्रस्तुत ग्रन्थसेट निकालनमा लागेका हौं ।

बुद्धभूमि नेपालका निवासीहरूको हकमा यसरी धार्मिक दासताबाट मुक्त हुने बुद्धशिक्षा, बुद्धज्ञान र तत्सम्बन्धी अभ्यास हुनु

बेस हो । बुद्धको ख्याति सर्वत्र लोकप्रिय छह तथापि त्यो हालसम्म औपचारिकतामा मात्र सीमित छ । यहा मरेपछि स्वर्ग जान पाइने धर्म साधनका रूपमा तीव्र प्रचार भइरहेको पाइन्छ । उहाको उपदेश पालिभाषामा रहेको कारण यथार्थ सत्य कुरो बुझ्न हामीमा यथार्थ ज्ञानको अभाव छ भने सबैले बुझ्न सक्ने नेपालीमा यस्ता साधन उपलब्ध नहुनु पनि एउटा कारण हो । यही कुरो दृष्टिगत गरी आचार्य डा. अमृतानन्द महास्थविरको असाधारण कृतिलाई यसपालि विशेष प्राथमिकता दिई बुद्धकालीन नेपाली विश्वकोशको नामाङ्कन गरी प्रकाशन गर्न लागेका हौं ।

बुद्धकालीन ग्रन्थका पूर्ववर्ती प्रकाशनगृह आनन्दकुटी विहार गुठीका अध्यक्ष श्रद्धेय भिक्षु मैत्री महास्थविरका सामु उपर्युक्त प्रस्ताव राख्याँ । उहालगायत गुठीबाट पनि हाम्रो प्रस्तावलाई स्वीकार गरी प्रकाशन गर्न हामीलाई अनुमति दिनुभयो । हामी अध्यक्षज्यूलगायत सकल सदस्यहरूप्रति हार्दिक आभारी छौं । यसका साथै, शुभेच्छा सन्देशको सम्बोधन गर्नु भएवापत विहार गुथिका सदस्य-सचिव एवं कार्यवाहक विहार प्रमुख भिक्षु धर्ममूर्ति महास्थविरज्यूप्रति पनि कृतज्ञ छौं ।

आचार्य डा. भिक्षु अमृतानन्द महास्थविरका पुस्तकलाई एक आदर्श ग्रन्थ मान्दै यसमा प्रयुक्त प्रस्तुती अर्थात् शैली, भाषा, अनुवाद, पाठ्यसामाग्री र अनुक्रमणीकालगायत कुनै कुरोमा पनि हेरफेर गर्न आवश्यक ठानेनाँ । यसलाई अफसेट प्रिविधिबाट प्रेसको काम सम्पन्न गर्न लागेका छौं । प्रेससम्बन्धी दीपक र बिनोद दुई दाजुभाइको सहयोग सम्भन्नलायक छ । उहाहरूबाट यस किसिमको सहयोग प्राप्त नभएको भए पाठकवर्गले यति छिटो यस्तो बृहत् ग्रन्थ पढ्न पाउनु सम्भव थिएन ।

आ[[नो साधनामा लाग्न अनुकूल वातावरण मिलाई परिवारीक सहयोग जुटाइदिने श्रीमती ज्ञानीशोभा शाक्य वज्ञाचार्यलाई

धन्यवाद छ । स्नेही छोरी सुश्री मनिका बज्ञाचार्यलाई पनि धन्यवाद छ, जसले प्रफूलगायत अन्य आवश्यक सहयोग जुटाइ दिइन् ।

विगत चार दशकदेखिको हाम्रो परिकल्पनामा सहभागी हुदै त्रिपिटक प्रकाशन गर्दै आएका भतिजा अशोकरत्न बज्ञाचार्यको संलग्नता स्मरणीय छ । हामी यहासम्म पुग्नमा उनका साथै दिव॑त दाजु पवित्रबहादुर बज्ञाचार्य र दिदीज्यू सुश्री हेरादेवी बज्ञाचार्यको उदार सहयोग उल्लेख्य छ । यसमा छोरा अनूनरत्न बज्ञाचार्यले समेत साथ दिएकोमा ज्यादै हर्षित छौं । यसरी बृहत् योजनाको प्रकाशन कार्य हाम्रा आफ्नै साधन र स्रोतले गरेका छौं । हामीले कसैबाट वा कुनै स्वदेशी वा विदेशी व्यक्ति अथवा सङ्घसंस्था वा सरकारको सहयोग बेगर सम्पन्न गर्न लागेका छौं । यस्ता मूल ग्रन्थको प्रचार प्रसार कार्यमा पाठकवर्गको सहयोगको आशा गरेका छौं ।

अन्तमा, बुद्ध र बुद्धधर्मको ज्ञानको आधारमा मानवका रूपमा स्वतन्त्र रूपले बाच्ने कलाको बौद्ध संस्कृतिलाई सा॒पा॑रा॒ रूपमा बुझ्न पाठकवर्गलाई यसबाट यथेष्ट सहयोग प्राप्त हुनेछ । विद्यार्थी, शिक्षक, शोधार्थी, जिज्ञासु, योजनाकार, देश-निर्माता, अभियन्ता, नेतालगायत बौद्धिक समुदायका लागि आफ्नो ज्ञानमा वृद्धि गर्न अद्वितीय साधन उपलब्ध हुनेछ । अन्तमा, धर्मप्रति आस्था र श्रद्धा भएका महानुभाव एवं विज्ञनलाई पनि आ-आफ्ना धर्म र दर्शनसम्बन्धी चिन्तन, मनन र पूजनमा औपचारिकतामा मात्र सीमित नराखी बुद्धको यथार्थ मौलिक ज्ञान स्पर्श गर्दै मनुष्य जीवन सफल तुल्याउन यसबाट प्रेरणा प्राप्त होस् भनी शुभकामना टक्राउछौं । साधु ।

प्रकाशक एवं प्रमुख योजनाकार
दुण्डबहादुर बज्ञाचार्य
अध्यक्ष, वीर-पूर्ण पुस्तक संग्रहालय

Preface

Some months ago, I was staying at Palpa Tansen for Ayurvedic treatment. As I came to know that the treatment would take not less than three months, I decided that I should not remain idle for so many months and took up, according to my pre-arranged programme, the study of the *Tripitaka*, edited by *Navanalanda Mahavihara* and published in Devanagari Script in a modern scientific version. I took notes as I went on pursuing my study. My curiosity led me on to the pursuit of finding out specially the Buddha's meetings with various persons and what the Buddha had preached to them. In other words, it came, in effect, to be a stringing together of all the personages whose names were scattered in different discourses and who had come in contact with the Enlightened One. I began my perusal of the works on 29.7.1971. and started taking notes from 12. 9. 1971. This was completed on 4. 12. 1971. when I returned to Kathmandu. I made notes from the *Dighanikaya*, the *Majjhimanikaya*, the *Samyuttanikaya*, and the *Anguttaranikaya* of the *Suttapitaka*, from

the *Suttanipata*, the *Udana* and the *Patisambhidamagga* of the *Khuddakanikaya* and from the *Parajikapali*, the *Pacitti-yapali*, the *Mahavaggapali* and the *Cullavaggapali* of the *Vinayapitaka*. Then I drew up the index, arranged in alphabetical order. This index gave me a picture of the various characters in the different texts. I came to know when and where *Brahmins*, householders *Upasakas*, *Upasikas*, *Parivrajakas*, members of the royal family, *Bikshus*, *Bikshunis* and *Devatas* had met the Enlightened One. Then I began with the compilation of the *Brahmins*. I hope my efforts would help the Nepalese in search of knowledge and scholars yearning for a more profound knowledge of Buddhism, along with Buddhist literature, history, contemporary dress, political ideologies, social customs and economic conditions. I have tried my hand at Nepali, though, at times, I found it difficult to give proper expression and meaning in Nepali because of my limited knowledge. I chose Nepali in the belief that works about Buddhist literature in Nepali, besides enhancing the glory of the Nepali Language, will be a good addition to the ever-increasing treasures in Nepali. Among hundreds of *Brahmins*, only thirty-one persons, found in forty-two *Suttas*, are included in the present work : "Buddha's Contemporory Brahmins."

The main aim of drawing upon the original source of

the *Tripitaka* is to make the readers acquaint themselves with the history of the Buddha's times from authoritative and authentic Suttas. It will not be out of place to say something about what the *Tripitaka* is :

Tripitaka

The *Tripitaka* is the treasure of the Word of the Master, preserved by the continuous traditions of *Acharyas* (Teachers), in the history of the *Sthaviras*. Here mention may be made of historical facts as to how the *Tripitaka* has been preserved through the centuries down to our modern times.

It has been accepted by the Buddhist world that 2515 years have passed since the Maha Parinirvana (the Passing Away) of the Sakyamuni. Accordingly it has been established that the Buddha was born in 567 before Bikram Samvat and that the Maha Parinirvana took place in the year 487 before Bikram Samvat.* (543. B. C.)

* The Late Rahula Sankrityayana in his *Buddhacharya* places the year of the Buddha's Maha Parinirvana at 426 before Bikram Samvat. This makes a difference of 61 years.

The First Council

Three months after the Maha Parinirvana of the Buddha at the age of 80, the Venerable Mahakasyapa, the General President of the Council, with the permission of the Great Council of 500 Arahat monks, asked questions on the Vinaya from Upali and on the *Dharma* from Mahasthavir Ananda, who was close to the Buddha. The Council was held under the patronage of King Ajatasatru. To preserve the Word of the Master preached for 45 years, the Convention was called in Rajagriha, the capital city of Magadha at the Saptaparni Cave.* With the permission of the Great Council, the texts of the *Vinaya* and the *Dharma* were agreed upon and settled. According to the *Sumangalavilasini*, the Council began its deliberations on the fifth day of the dark half in the month of Sravana and ended seven months later. According to the *Deepavansa* the following Mahasthaviras, who occupied the foremost place, were present in the Great Council :

* According to the Tibetan tradition, however, it is supposed to have taken place at the Nigrodha Cave. The account of Aswaghosha locates it at the Indrasala Cave, on the mount Gridhakuta. None the less, there is no dispute about the fact that it was at Rajagriha that the First Council met.

"Mahakasyapa, who was foremost in Dhutanga (Austere practises), Ananda Mhasthavir, who was foremost, in Bahusruti (learning), Upali Mahasthavir, who was foremost in the Vinaya, Anuruddha Mahasthavir, who was foremost in Divyachakshu (the divine eye), Vangisa Mahasthavir, who was foremost in Pratibhana-Pratisambhida (the art to comprehend and to be comprehended), Purna Mahasthavir, who was foremost in preaching, Kumar Kashyapa Mahasthavir, who was foremost in Vichitrakathika (eloquence), Mahakatyayana, who was foremost in Vibhajya (analysis), Kotthita Mahasthavir, who was foremost in Pratisambhida (excellence)."

The Second Council

Dhamma.Digital

The Second Council, like the First, was convened 100 years after the Maha Parinirvana of the Master, at *Vaishali* at the *Valukarama*, in the year 387 before Bikram Samvat, (443 B. C.) under the patronage of King *Kalasoka*, and under the General Presidentship of *Revata* Mahasthavir.

The controversy about the interpretation of *Vinaya* (rules) necessitated the convention of this Council, to decide heretical and non-heretical views, which were specially raised by *Vrijiputra* monks. In this great Asse-

mably, there were 700 Mahasthaviras, versed in Pratisambhidha (analytical knowledge), *Sarvakami* Mahasthavir, disciple of *Ananda* Mahasthavir, who had seen and met the Buddha and had lived 120 years after his Upasampada, was present there. *Revata* Mahasthavir, the General President of the Council, put questions to *Sarvakami* Mahasthavir and *Yasa* Mahasthavir about the Dharma and Vinaya, and their replies, as in the First Council, were agreed upon and adopted. The assembled Mahasthaviras were well-versed in the unbroken traditions of Dharma and Vinaya. The Council commenced on the full moon day of the bright half of the month of Sravana and concluded eight months later. The young monks who did not agree with the tradition of the Mahasthaviras, convened a separate council, which was attended by 1000 younger monks. Since then they have been called Mahasanghika.*

The Third Council

The third Council was held in *Pataliputra* at the *Asokarama*, 218 years after the Passing Away of the

* This marks the origin of the word Mahayana though the schism of Mahayana took place at a much later date.

Master, in the year 269 before Bikram Samvat (225 B.C.) under the royal patronage of *Ashoka* the Great. *Moggaliputta Tissa* was the Presiding Elder.

The Buddhist monks, including Sthaviras and Mahasanghikas, had broken up into 18 sects. Those who accepted the non-separatist doctrine of the Buddha were selected from the rest. When the purge was complete, the presiding Elder, *Moggaliputta Tissa*, convened the Third Council. One thousand monks, who were versed in Pratisambhida, were present. The Council concluded its deliberations in nine months. This Council adopted the *Kathavatthu Prakarana*, written by *Moggaliputta Tissa*, refuting heretical separatism as part of the *Tripitaka*. By then *Moggaliputta Tissa* had lived for 72 years after his Upasampada.

Since the time of the First Council, the Dharma and Vinaya handed down by the unbroken tradition of *Acharyas*, was divided into three divisions (Three Baskets) hence its name, *Tripitaka*.



(a) The *Sutta Pitaka* Contains the following :—

- i *Dighanikaya* : it has 34 Suttas, 3 divisions and 64 chapters.
- ii *Majjhimanikaya* : it has 152 Suttas, 15 divisions and 80 chapters.
- iii *Samyuttanikaya* : it has 7762 Suttas, and 100 chapters.
- iv *Anguttaranikaya* : it has 9557 Suttas and 2000 chapters.
- v *Khuddakanikaya* : it has 15 books as included in the above list.

(b) The *Vinaya Pitaka* Contains the following :—

- i *Parajika Pali* : it has more than 200 rules.
- ii *Pacittiya Pali* : it has more than 300 rules.
- iii *Mavagga Pali*
and
iv *Cullavagga Pali*
- They have 20 divisions and 80 chapters.
- v *Parivara Pali*: it has 16 divisions and 25 chapters.

(c) The *Abhidhamma Pitaka* contains the following :—

- i *Dhammasangini* : it has 7 divisions.
- ii *Vibhanga* : it has 18 divisions.

- iii *Dhatukatha* : it has 14 divisions.
- iv *Puggalapannatti* : it has 6 divisions.
- v *Kathavatthu* : it has 1000 Suttas.
- vi *Yamaka* : it has 10 Yamakas (Pairs).
- vii *Patthana* : it has 24 Pratyaya* (Couse and Effect).

The *Tripitaka* contains in all eighty-four thousand (divisions); of these eighty-two thousand Dharmaskandhas are from the Buddha and two thousand Skandhas are from the disciples.*

Ashoka the Great despatched missionaries for the propogation of the Noble Doctrine beyond the borders of India (Jambudipa). *Mahindra*, the son of *Ashoka*, and *Sanghamitta*, his daughter, went to Ceylon. *Ashoka* sent missionaries to Greece, Syria, Egypt and Burma (Suvarna Bhumi).

When *Mahindra* reached Ceylon in the year 351 before Bikram Samvat (307 B. C.), 236 years after the Passing Away of the Master, Ceylon was ruled by King *Tissa*, "beloved of the gods." *Mahindra* converted the King and his people to Buddhism.

* Samantapasadika.

The Fourth Council

In Ceylon in 79 B.C., during the reign of King *Vattagamani*, the *Tripitaka* was compiled and written down in the form of books. This was done after the Fourth Council.

The fifth Council

The fifth Council was held at Mandalay, upper Burma, in 1871 C.E. under the patronage of King *Mindon*. There the whole *Pali Tripitaka* was revised, re-edited and finally engraved on 729 marble slabs :—

Vinaya : 111 slabs.

Sutta : 410 slabs.

Abhidhamma : 208 slabs.

The Sixth Council

In the 20th Century, the Sixth Council was held in Rangoon, the capital city of Burma, in the artificially built Rock Cave specially constructed for the purpose. Two thousand and five hundred of the most erudite Bhikkhus

took part in it. This Sangayana, as it was called, was begun on the 17th May, 1954 and concluded on the full moon day of May (Vaishakha Purnima) 1956. Thereafter the *Tripitaka*, thoroughly revised, has been printed in the most modern lines. In this way, the *Tripitaka* has been preserved by the unbroken tradition of *Acharyas* (teachers).

* The Present Volume

It is mentioned in the *Tripitaka* that Magadhi was the popular language of the people in which the Buddha preached his doctrine. The present volume contains the translation of the *Suttas* of the *Suttapitaka* :

1. 5 Suttas from the *Dighanikaya*.¹
2. 7 Suttas from the *Majjhimanikaya*.²

¹ 1. *Dhatu Vibhajana-Parinibbana Sutta*, 2. *Subha Sutta*,
3. *Ambattha Sutta*, 4. *Tevijja Sutta* and 5. *Agganna
Sutta*.

² 1. *Sangarava Sutta*, 2. *Brahmayu Brahmana Sutta*,
3. *Canki Sutta*, 4. *Esukari Sutta*, 5. *Culakamma Vib-
hangha Sutta*, 6. *Subha Sutta* and 7. *Vasettha Sutta*.

3. 18 Suttas from the *Samyuttanikaya*.³
4. 10 Suttas from the *Anguttaranikaya*.⁴
5. 2 Suttas from the *Suttanipata*.⁵

The following list gives the names of Brahmins who had met the Buddha and the places of their meetings :

1. <i>Jatabharadvaja</i> Brahmana	— They met at Jetavana Vihara, Sravasti.
2. <i>Ahinsakabharadvaja</i> "	
3. <i>Matriposaka</i> "	
4. <i>Dhanapati</i> "	
5. <i>Ahankari</i> "	
6. <i>Bhikshuka</i> "	
7. <i>Udaya</i> "	
8. <i>Sangarava</i> "	

³ 1. Mahasala Sutta, 2. Manatthaddha Sutta, 3. Dhananjani Sutta, 4. Akkosaka Sutta, 5. Asurindaka Sutta, 6. Vilingika Sutta, 7. Aggika Sutta, 8. Ahimsaka Sutta, 9. Unnabha Sutta, 10. Unnabha Brahmana Sutta, 11. Matuposaka Sutta, 12. Bhikkhaka Sutta, 13. Khomadussa Sutta, 14. Navakammika Sutta, 15. Sangarava Sutta, 16. Udaya Sutta, 17. Lokayata Sutta, and 18. Jata Sutta.

⁴ 1. Samacitta Vagga, 2. Ujjaya Sutta, 3. Ujjaya Sutta, 4. Dutiya aggika Sutta, 5. Tikannaka Sutta, 6. Karanapali Sutta, 7. Pingiya Sutta, 8. Samacitta Vagga, 9. Dona Sutta and 10. Dona Sutta.

⁵ 1. Vasala Sutta and 2. Pingiya Manava Puccha.

9. *Ujjaya* — the place is not mentioned.
10. *Aggika* Bharadvaja—at Sravasti when the Buddha was on his alms round and at Kalandaka Woods of Venuvana, *Rajagriha*.
11. *Aramadanda* Brahmana—on the bank of Kaddamada in *Varana*, he had met *Mahakatyayana*.
12. *Khomadussaka* Brahmana—in the settlement of the *Khomadussa* Sakyas.
13. *Bharadvaja* Brahmana—at Kalandaka Nivapa, in the Bambu-grove, *Rajagriha*.
14. *Akkosaka* Bharadvaja— do do do do
15. *Asurinda* Bharadvaja— do do do do
16. *Vilingika* Bharadvaja— do do do do
17. *Sangarava* Manava—in the mango grove of Todeyya Brahmana, *Chandalakappa*.
18. *Pingiyani* Brahmana—Kutagara-Hall, in the Mavana, *Rajagriha*.
19. *Unnabha* Brahmana—met Ananda at Ghositarama, *Kaushambi*.
20. *Uggatasarira* Brahmana—at Ghositarama, *Kaushambi*.
21. *Kandarayana* Brahmana—he had met Mahakatyayana at Mathura, *Vrindavana*.
22. *Trikarnaka* Brahmana—the place is not mentioned.
23. *Drona* Brahmana—at the cross-road between *Ukka-ttha* and *Setabya*.

24. *Lokayatika Brahmana*—at Jetavana Vihara, *Sravasti*.
25. *Navakammika Brahmana*—in a wood in *Koshala*.
26. *Brahmayu Brahmana*—at Mithila, the capital of *Videha*.
27. *Chanki Brahmana*—at Devabana of the village of Opasada, *Koshala*.
28. *Esukari Brahmana*—at Jetavana Vihara, *Sravasti*.
29. *Subha Manava*— do do do
met *Ananda* " " "
30. *Pokkharasati Brahmana*—at the Icchanangala wood of Icchanangala village, *Koshala*.
31. *Vasettha* and *Bharadvaja Manavas*—on the bank of the Achiravati in the village of Manasakata, *Koshala* and Purvarama Vihara, *Sravasti*.

Bhikkhu Amritananda

Ananda Kutि

Kathmandu,

N E, P A L.

5-4-1972

भूमिका

तत्कालीन परिस्थिति अनुसार सर्वतोमुखी प्रतिभा सम्पन्न मागधी भाषा पालि) मा लेखिएको 'त्रिपिटक' द्वारा अनुवादित प्रस्तुत "बुद्धकालीन ब्राह्मण" (संग्रह-१) नेपाली-साहित्य-उद्यानलाई हराभरा गराउने मालीहरूमै सम्मिलित हुन आएको छ। यति मात्र होइन नेपाली साहित्यको अभाव र खाँचोलाई परिपूर्ति गर्न बौद्ध दार्शनिक साहित्यको पहिलो ग्रन्थ हो भने पनि हुन्छ। हुनता यस्ता ग्रन्थहरूमा नेपाली साहित्यको इतिहासको क्रम र त्यसमा होष्टे हैंसे गर्नहरूले पहिले नै विचार गर्नुपर्ने थियो। तर अभाग्यवश नेपाली साहित्यले त्यस्तो विषय वस्तुसँग सम्बन्ध राख्ने बौद्धिक तथा साहित्यिक प्रतिभा फेला पार्न सकेको थिएन। जसलेगर्दा आजसम्म यसको खाँचोको खाँचैथियो। अब यसको पूर्ति - भाषा विशेषज्ञ आचार्य भिक्षु अमृतानन्द महात्थविरद्वारा—हुन आएको र यसैगरी क्रमशः हुँदैजाने आशा समेत भएकोले नेपाली साहित्यिक सन्सारमा विचरण गर्ने र गरिटोपल्नेहरू वहाँको ऋणी नभइ छोडैनन् ।

यसबाट मुक्त पनि हुन सकतैनन् भन्ने कुरालाई त इतिहासले सँगाले र राख्ने नैछ ।

X

X

X

यसै सन्दर्भमा ग्रन्थकारको छोटो परिचय सम्बन्धी सिहावलोकन गराउनु पनि त्यक्तिकै आवश्यकता छ जति आवश्यकता, ग्रन्थकारले नेपाली साहित्यको खाँचोटानं देख्नु भएको छ ।

कर्तव्यनिष्ठ व्यक्ति नै आफ्नो लक्ष्मा क्रमशः पुग्न सक्तछ भन्ने कुरालाई सार्थक पादै लैजानुहुने – अन्तर राष्ट्रिय क्षेत्रमा रुयातिप्राप्त, विभिन्न भाषाका ज्ञाता तथा बहुमुखी प्रतिभा सम्पन्न बौद्धधर्मावलम्बी पूज्य भिन्नु अमृतानन्द महास्थविर (शाक्य-कुलोत्पन्न) बौद्धिक, साहित्यिक, दार्शनिक, धार्मिक (बौद्धधर्म) सामाजिक तथा सदाचारको क्षेत्रमा जति व्यक्तित्वशाली र क्रियाशील हुनुहुन्छ त्यतिनै मिलनसार, कारणिक, शान्त र गम्भीर । हुन त यो कुराले गुणावलम्बीहरूलाई न व्यूक्ताएको त होइन तैपनि वहाँको विभिन्न क्षेत्रको खास विशेष परिचय त जति अन्तरराष्ट्रिय क्षेत्रले पाएको छ त्यति हामीले पाडन सकेकाछैनै भन्दा अतिशयोक्ति हुने छैन ।

सन् १६४२ मा (१६६८ बि. सं.) काठमाडौंमा पदार्पण गर्नु भएको (जन्मभूमि पाल्पा तान्सेन) पूज्य भन्तेले “आनन्द कुटी विद्यापीठ” (बौद्ध छात्रावास हाइस्कूल) र “आनन्द कुटी

‘साइन्स कलेज’ मात्र खोल्नु भएको (संस्थापक) होइन यी दुवैको निमित्त आवश्यक उपकरणहरू समेत जुटाइन्नु भएको छ र अन्तरराष्ट्रिय क्षेत्रमा समेत प्रख्यात भइसकेका छन् । यो वहाँकै देनहरू मध्येको एक हो । त्यस्तै बौद्ध-धर्म-सम्बन्ध र अन्य-क्षेत्रमा पनि ।

वहाँ जस्ता सात्त्विकगुणले सुशोभित बहुमुखी प्रतिभा-शालीबाट विभिन्न ग्रन्थहरू नेपाली साहित्यले भित्त्याडन पाउनेछ भन्ने आशा राख्दै ग्रन्थको भूमिकातिर फर्केको छु ।

X

X

X

प्रतुत अनुदित ग्रन्थमा ३१ जना विद्वान ब्राह्मणहरू सम्बन्धी चरित्रणको चरित्र चित्रण ४२ सूत्रहरूको संकलनद्वारा भएको छ । एकातिर यस ग्रन्थको शीर्षकले जातिको सांकेतिक बोध गराएको छ भने अर्कोतिर जन्ममा आधारित वर्ण-भेदलाई अनुचित मान्दै कर्मद्वारा मात्र (तप, ब्रह्मचर्य, संयम आदिजे) उत्तम ब्राह्मण बन्न सक्छ भन्नेकुरालाई प्राधान्यता दिई भाव र अभावको होइन बलिक सक्रियताका साथ परिवर्तनको उपदेश-मार्ग देखाएको छ ।

दर्शन, विज्ञान, मनोविज्ञान, साहित्य-शैली, इतिहास, तुलना, कथनोपकथन आदिद्वारा मानसिक परिवर्तनको निमित्त शास्त्रीयदंगले प्रस्तुत गरिएको व्यक्ति चरित्र-प्रधान यस ग्रन्थमा आय सबै प्रकारका आवश्यकीय आभ्यन्तरिक तथा वाह्य वस्तुहरू

अभिष्ट मात्रामा पाइन्छन् । तैपनि दार्शनिक पृष्ठ भूमिको आधारमा वैयक्तिक चरित्रहरू पञ्चवित, प्रत्युत संकलित प्रन्थ भएकोले नेतिक दर्शन सम्बन्धी पृष्ठ भूमिमा नै विशेषतः आधारित भएको कुरा राग, द्वेष, मोहरूपी आगोलाई पानी जस्तै भई निभाउन सक्ने गुणका खानी महापुरुष गौतम बुद्धको उद्देशद्वारा प्रभावित भएका खोमदुस्स ब्राह्मण, त्रिकर्णक ब्राह्मण, जटाभारद्वाज ब्राह्मण, ऊर्णभ ब्राह्मण आदिले जनाएकै हुन् ।

विभिन्न दार्शनिक सम्प्रदायलाई भिन्नाभिन्नै स्तरमा राखेर ‘दर्शन’ शब्दको अर्थ गर्न अठेरै पर्दछ । किनभने प्रत्येक दर्शनको विकासको मुख्य कारण नै – एक सम्प्रदायको अर्को सम्प्रदायसंग – सम्बन्ध तथा संघर्ष हुन आएकोले हो – भन्नेकुरा सबै दार्शनिक तथा अन्य विद्वानहरूले पनि मानेकै हुन् । हुनत यसले गर्दा दर्शन शब्दको अर्थ गर्नमा पनि कठिनाइ पर्न गएको हो ।

बुद्ध पूर्वका दार्शनिकहरूको भनाइ अनुसार ‘वैशेषिक सूत्र’ ले तत्त्व-चिन्तनलाई नै दर्शन मानेकोछ र शंकर र वदयनले पनि यसैलाई समर्थन गरेको देखिन्छ । साधारणतः हेर्न हो भने दर्शन शब्दको व्युत्पत्ति ‘हश्’ धातुबाटै भएको छ । यो शब्दको अर्थ हो ‘हेर्नु’ । यसबाट यो सिद्धहुन्छ कि प्रत्यक्ष अनुभव हुनु नै ‘दर्शन’ हो । यसैलाई सारांशमा भन्ने हो भने सबै दार्शनिक सम्प्रदायको आ-आफ्नै सोचाइ अनुसार “आत्माको यथार्थ ज्ञान” गर्नु नै ‘दर्शन’ हो ।

प्रस्तुत ग्रन्थ अनुसार सबै दुःखहरूको आत्यन्तिक उच्छ्रेदको अवस्थालाई नै 'निर्वाण' भनिएको छ र यही नै दर्शन हो । त्यस्ते सङ्गारव नामक ब्राह्मणको बुद्धसँग भएको प्रश्न र कथनोपकथनद्वारा पनि के प्रष्ट हुन्छ भने त्यस अवस्थाको नाम 'निर्वाण' हो, जब आस्थवहरू क्षीणभइ सक्तछन् । जबसम्म अविद्या अर्थात् अज्ञानताको कारणले नै आस्थवहरू रहन्छन् र यसको समूलोच्छ्रेद प्रज्ञाद्वारा हुन्छ – भन्ने कुरालाई 'बोधिलाभ' नामक शीर्षकले विस्तृत गम्भीर भएर पनि छोटो र सरलरूपमा मार्मिक शब्दहरूद्वारा प्रस्तुत गरिदिएको छ भने योग (समाधि) को साथै व्यावहारिक रूपमा आत्मसंयम, मानसिक सन्तुलन, विश्वास र उत्प्रेरणा आदिद्वारा मनुष्य ज्ञान-मार्गको उपान्तसम्म पुन सक्त र मानवजीवनमै मनुष्यले देवताको रूप पान लिन सक्तछ भन्ने कुरालाई पनि प्रतीक तथा स्त्रष्टाको रूपमा महापुरुष गौतम बुद्धलाई मान्न सकिन्छ । त्यस्ते सबैभन्दा उच्चकोटीको प्रत्यक्ष ज्ञान पनि योग (समाधि द्वारा नै हुनसक्तछ भन्नेकुरा 'चतुरार्थ सत्य' ले पुष्टि गरिदिएको छ र प्रस्तुत ग्रन्थको सूत्रबाट पनि । हुनत 'योग सूत्र' ले पनि 'योगः चित्तवृत्तिः निराधः' भनेर भनेको छ ।

४८७ विक्रम पूर्व (८० वर्षको उमेर) मा महापुरुष गौतम बुद्धको परिनिर्वाण भएको हो । यस कुराको संकेत द्राण सुत्तको 'धातु-विभाजन' शीर्षकले पनि गर्न सक्तछ । हुनत महापुरुष गौतम बुद्ध स्वयंको लिखित रूपमा कुनै पनि उपदेशहरू

याइदैनन् नत बौद्ध-सम्प्रदाय सम्बन्धी कुर्णे ग्रन्थ तत्कालीन रचना नै हो । तैपनि आज बुद्धोपदेश तथा अन्य संकलित - प्राचीनतम बौद्ध साहित्य - प्रवचन, सूक्ति, कविता, कहानी अथवा आचार सम्बन्धी नियमहरूको संकलन नै तीन महा संकलनको रूपमा परिवर्तित भई 'पिटक' को रूप लिएर विभिन्न दार्शनिक तथा साहित्यिक सन्सारको अगाडि परिचित हुन आएको छ । यिनै तीन महासंकलनलाई नै 'त्रिपिटक' भनिएको हो । मागधी (पालि) भाषामा लेखिएका यी पिटकहरूको नाम भिन्नभिन्न छन् । जसमा भिक्षुहरूको अनुशासन सम्बन्धी आचरणहरूको समुल्लेख भएको छ त्यसलाई 'विनय पिटक', जसमा बुद्ध-धर्म र बुद्धका मौलिक उपदेशहरूको जानकारीको ओत पाइन्छ त्यसलाई 'सुत्त पिटक' र जसमा उच्च तात्त्विक विषय-वस्तु लाई मनोवैज्ञानिक तथा दार्शनिकर्द्दग्ले प्रस्तुत गरिएको छ त्यस लाई 'अभिधम्म पिटक' भन्दछन् । यीनै तीन ग्रन्थहरूलाई नै मूल ग्रन्थ मानिएको छ । हुनत यस बाहेक पनि औचित्य-तथा विद्वत्तापूर्ण तरिकाले कथनोपकथनको वर्णन गरिएको मिलिन्द प्रश्न (मिलिन्द पञ्चो) जस्तो स्वतन्त्र ग्रन्थ पनि मागधी भाषामा नभएको होइन । उक्त पिटकहरू अंग्रेजी, जर्मनी र जापानी, सिंहली र बर्मी हिन्दी आदि जस्ता विकसित भाषामा अनुदित भइसकेका छन् । केही केही भाग संस्कृत, फ्रेञ्च, चिनी आदि भाषामा पनि ।

प्रस्तुत ग्रन्थ यिनै पिटकहरूबाट रसाएर नेपाली साहित्यिक

उद्यानलाई सिर्जी वासन्तिक स्वरूप प्रदान गर्ने काममा सरीक हुन आएको छ । यसमा नेपाली तथा अन्य भाषा भाषीहरूले पनि गौरव मान्नु पर्दछ ।

बौद्ध दार्शनिक सम्प्रदाय बुद्ध पछि नै खडा भएको प्रतीत हुन्छ तापनि महापुरुष गौतम बुद्धको हृदयमा खास गरेर मानव-दर्शनले नै आवास गरेको परिलक्षित हुन्छ । अर्थात् आचार शास्त्र र धर्म शास्त्रीय आदर्शको प्रतिपालन बुद्धद्वारा विशेष रूपमा भएको छ भन्नेकुरा प्रस्तुत प्रन्थले अवबोध गराएको छ र वहाँको नैतिक दर्शनलाई नहचाउने कुनै पनि व्यक्ति पाउनु असम्भव जस्तो लाग्दछ भन्ने कुरा पनि । पुनः काम रागको बन्धन, लोभ र ममतालाई तुच्छ ठानी आपसमा प्रेम पैदा गराई मेल गराउँदछ भन्ने कुरा ‘आराम दण्ड ब्राह्मण’ बाट प्रतिबिम्बित भएको छ ।

हुनत बुद्ध शिक्षाको संयुक्त कथन चार आर्यसत्यकै अन्तरगत छ । जस्तै (१) दुःख (२) दुःखको कारण (३) दुःख निरोध (४) दुःख निरोधको उपाय । यसैभित्र प्रतीत्यसमुत्पाद पनि आउँदछ । प्रतीत्यसमुत्पादको अर्थ हो प्रत्यय, अर्थात् कारणद्वारा उत्पत्ति हुनु । जब प्रत्ययको तिरोभाव हुन्छ तब कार्यको पनि विनाश हुन्छ । भनाइको तात्पर्य हो यस दर्शनले असत्कार्यवाद मान्दछ । यो अनित्यवादको अनिवार्य परिणाम हो—किनभने—कारण र कार्य दुवै अनित्य छन् । कारण तिरोभाव भएपछि कार्यको पनि तिरोभाव हुन्छ । कार्य कारणको

अस्तित्व रहँदैन । कार्यको उत्पत्ति हैतु र संघातबाट हुन्छ । त्यसैले प्रतीत्यसमुत्पादको नियमले भूत, भविष्य र वर्तमान तीने कालमा काम गर्दछ । यो अनादि र अनन्त छ । त्यसैले महापुरुष गौतम बुद्धले दिनु भएको उपदेश अनुसार ‘जसले प्रतीत्यसमुत्पाद जान्दछ त्यसले धर्म पनि जान्दछ । जो धर्मज्ञाता छ उ प्रतीत्य समुत्पादको पनि ज्ञाता छ’ भन्ने कुरा सारांशमा बुझन सकिन्छ । रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान यी पञ्चस्कन्ध आफ्ना हेतु र प्रत्ययद्वारा उत्पन्न हुन्छन् । अर्थात् प्रतीत्यसमुत्पन्न हुन् । यसैमा ‘द्वादश-निदान’ र ‘निर्वाण’ को सिद्धान्त पनि सम्मिलित भएको छ । यी सिद्धान्तहरू खासगरेर दार्शनिक पृष्ठ भूमिमै उज्जेका हुन् ।

बुद्धको दार्शनिक परम्परा ग्रीसका पूर्वकालीन दार्शनिक-हरूको भन्दा पनि गतिशील छ । त्यसमा पनि उनीहरू भन्दा महात्मा बुद्धको दर्शनलाह अज उच्चस्तरमा हेर्न सकिन्छ भन्ने कुराको आभास दिलाउन प्रस्तुत ग्रन्थ समर्थ भएको छ र ‘लोकायतिक ब्राह्मण’ ले पनि दार्शनिक विचार धाराको रङ्गमञ्च तयार पार्न खोजेको छ ।

रुढीवादी परम्परा अनुसार यज्ञ यागादि र अरू विभिन्न साधनहरूद्वारा पूजाआजा गरी विश्वास प्राप्तगर्ने र ईश्वरप्रति आस्था नराल्ले महापुरुष बुद्ध यथार्थवादको उपासक हुनुहुन्थयो भन्नेकुरा ‘बुद्ध चरित’ तथा प्रस्तुत ग्रन्थको ‘उद्गत शरीर ब्राह्मण’ को सुत्रमा कसी लगाएर हेर्दा पत्तालगाउन सकिन्छ । यतिमात्र

होइन “म यस्तो सिद्धान्तको उपदेश दिनछु जसबाट यही जीवनमा उत्पन्न हुने चित्तोन्मादलाई समन गर्न सकियोस्” द्यस्तै ‘आत्म शास्ति दिलाउनु’ जस्ता उपदेशहरूको आदर्शमा राखेर हेर्दा बुद्ध वास्तविक व्यावहारिक दर्शनमा पनि तल्लीन तथा क्रियाशील हुनुहुन्थयो भन्नेकुरा परिलक्षित हुन्छ ।

हुन पनि बुद्धले दिनु भएका उपदेश तथा मार्गहरू वास्तविक धर्म (कर्तव्य) का मार्ग हुन । तर ईश्वर विहीन । बुद्धेतर दार्शनिक सम्प्रदायहरूका अनुयायीहरूले बुद्धलाई ‘नास्तिक’ पनि भनेका छन् । तर बुद्ध वास्तविक नास्तिक हुनु-हुन्थयो भन्ने कुरालाई यस प्रन्थले नास्तिक र आस्तिकको परिभाषा गरेर देखाइ दिएको छ । अन्यथा वाह्य दृष्टिकोणले मात्र हेरे पनि, ‘सङ्गारव माणव’ मा “हे भारद्वाज ! लोकमा देवता छ भन्ने कुरालाई सबैले उच्चस्वरले भनेकै छन्” भनेर भन्नु पनै कारणै थिएन । तर चाहे देवता, चाहे मनुष्य, चाहे पशु पक्षी जे हुन् ता सबै प्रतीत्यसमुत्पादकै सिद्धान्त अन्तर्गत पद्धन् भन्ने कुरामा यस प्रन्थले विश्वस्त पारिदिएको छ । बरू बौद्ध दर्शन अनुसार वेदान्तादि दर्शनहरू नास्तिकताको बाटोमा आउन सक्छन् । किनभने ईश्वरको मान्यता धर्मको कुनै अनिवाय अङ्ग होइन । यसै प्रसङ्गमा कार्लमार्क्सको समझना आउँदछ—उनी भन्दथे—‘धर्म केवल भ्रम मात्र हो ।’

प्रस्तुत प्रन्थमा भएका चरित्रहरूको चित्रण छोटो भएर पनि जसरी गहिरिएर गएको छ त्यसरी नै स्वयं बुद्धले गर्नु भएको

व्यक्तित्व वर्णन पनि । जस्तै— रूप, वेदना, संज्ञा संस्कार र विज्ञानलाई नै पञ्चस्कन्धको संघात मानेर रूपस्कन्धबाट शरीर र अरु चारबाट मानसिक अवस्थाको वर्णन भएको पाइन्छ त्यस्तरी नै यहाँ उक्त संघातलाई अस्थायीरूप दिएको छ । अर्थात आत्मा र भौतिक जगत यी दुवैलाई बगेको पानी र निम्न लागेको आगोको ज्वालासँग तादात्म्य रूपमा दाँजिएको छ । यसबाट यो प्रष्ट भएको छ कि कुनै वस्तु पनि स्थायित्वबाट बाहिर हुन्छन् । यसै कुरालाई प्रस्तुत ग्रन्थले सूक्ष्मरूपमा मृत्युएको छ । यस दृष्टिकोणबाट हेर्दा यसको महत्वपूर्ण देन यही पाइन्छ कि ‘प्रत्येक वस्तु अविच्छिन्न प्रवाहरूपमा छन्’ यहाँ यसोभन्दा अतिशयोक्ति हुने छैन कि प्रारम्भकालीन ग्रीक-दर्शन क्षेत्रमा जुन कुरा हैरेकलाइटस्ले गरे त्यस्तै प्रारम्भकालीन आर्य दर्शन क्षेत्रमा बुद्धले दिनभएका दार्शनिक मान्यताहरू प्रस्तुत ग्रन्थमा भएका विभिन्न उषदेशका सुमनरूपी गुच्छाहरूबाट सुवासित भएकै छन् । त्यस्तै द्वन्द्वात्मक दर्शन ‘यो हो’ ‘यो होइन’ बाटै श्रीगणेश भएको पाठन सकिन्छ भन्दा पनि अन्युक्ति हुने छैन होला र वैज्ञानिकता पनि । उदाहरणको लागि भौतिकवादी ‘लोकायतिक ब्राह्मण’ सँगको कथनोपकथन ग्रन्थमै प्रस्तुत छ । त्यस्तै ‘जटा भारद्वाज’ आदिमा पनि…।

केही हृसम्म सांख्य दर्शनलाई छोडेर अरु दार्शनिक सम्प्रदाय (आर्य) हरू प्राचीन मान्यतालाई नाघ्न हिचूकिच्चा उँदथे भने बुद्धले अन्धविश्वासको परम्परारूपी वृक्षज्ञाई समूल उच्छेद

गन सुरु गर्नु भएको हो । यो बुद्ध-दर्शनको महत्वपूर्ण भूमिका तथा विशेषता हो । जस्तै ‘उज्जय ब्राह्मण’ मा पशुबलि जस्तायज्ञहरू निषेध गरिएको छ र हिंसाको घोर विरोध मात्र होइन— उज्जय ब्राह्मण जस्ता विद्वानलाई पनि मैन जस्तै बनाइ दिएको छ ।

जैन तथा भिमांसावादी र पाश्चात्य दर्शनले कुतुहल तथा नयाँ कुराको खोजीमा आफ्नो जग खडा गरेको छ भने बुद्ध-दर्शनले व्यावहारिक आवश्यकताको परिपूर्ति र नैतिकबल प्रदान गर्नको निमित्त आफ्नो मार्ग तयार पारेको छ भन्ने कुरालाई लिएर प्रस्तुत ग्रन्थका धेरै जसो कथाहरूले विशुल फुकेका छन् । अमै अर्को शब्दमा भन्ने हो भने अरु दार्शनिक सम्प्रदायको लक्ष— तर्कभन्दा पनि अगाडि पुरोको छ भने— यो सम्प्रदाय डावाँडोल भएको (अन्यायको पराकाष्ठा—जहाँ छोराले पनि बाबुलाई निकालदथ्यो) सामाजिक र नैतिक जीवनको पुनरुत्थान गर्न तर्को परिपूर्तिमा कटिबद्ध भएको कुरा प्रस्तुत ग्रन्थको ‘घनशति ब्राह्मण’ जस्ताले देखाइ दिएको छ ।

दर्शनको विकासने समाजको विकासको साथसाथै भएको छ भन्नेकुरा बुद्धकहाँ गाउँका गाउँ नै जान लागेको सुनेर विद्वान, धनीमानी ‘चङ्गी ब्राण्हण’ पनि गएबाटै अनुमान गर्न सकिन्द्य ।

जसरी अनित्यवाद तथा अनात्मवादको प्रतिपादन भौतिक तथा रहस्यवादको बीचमा बसेर मध्यम मार्गको रूपमा खडा भयो त्यसरी नै पश्चिमी दार्शनिक परम्परा पनि बसेको

हो । तर पश्चिमी (यूरोपिय) दार्शनिक परम्परा र आर्यदर्शनको परम्परामा भने भिन्नता छ । पश्चिमी दर्शनमा पूर्ववर्ती दर्शनहरूको विभिन्न टीका टिप्पणी गर्दै आफ्नो मत स्थापना गर्ने विद्वानहरू निस्के भने आर्यदर्शनमा पहिले नै केही मत मतान्तर स्थापना गर्ने दार्शनिकहरूकै अनुशारण गरेको पाइन्छ र सबभन्दा पछि— परिष्कृत रूपमा अति मानवीय काल्पनिक जगतमा मनलाई विचरण गराउने उद्देश्य न लिई यथाशक्य मानव जगतको सामाजिकतामा आवश्यक प्रतिनिधित्व गर्ने विचारको साथै क्रियात्मक तत्त्वचिन्तनलाई वास्तविकतादिन खडा भएको दर्शन बुद्धदर्शन नै हो । यसोभन्दा न त पक्षपात हुन्छ न त अधेलोपन । किनभने अरु दार्शनिक सम्प्रदायहरूको समाज उच्चस्तरीय बौद्धिकताको निमित्त मात्र सीमित हुन सक्छ भने बुद्धदर्शन निम्न तथा उच्चस्तरीय (बौद्धिकतामा) व्यक्तिहरूको निमित्त साम्भा भण्डारको रूपमा पनि रहेको छ भन्ने कुराको परिशीलन गर्नको निमित्त प्रस्तुत ग्रन्थ नै पर्याप्त छ । अन्यत्र चिह्नाउनु पर्दैन । किनकि बुद्ध-दर्शनको खास उद्देश्य-चिन्तित तथा अन्य-प्रकारद्वारा पीडित समाजको अवस्थालाई येनकेन प्रकारेण सुधारगर्नु । जसरी ग्रीक दार्शनिक हैरेक्लःइटस् आए ।

तत्कालीन विभिन्न साहित्यमा दार्शनिक साहित्यको पनि त्यतिकै महत्वपूर्ण स्थान छ जति अरुविषयका साहित्यहरूको । विभिन्न दार्शनिक सम्प्रदायमा भैं बुद्ध-दर्शनको मुख्य ग्रन्थ ‘त्रिपिटक’ मानिएको छ । त्यस्तै अरु सूत्र ग्रन्थ र जातकहरू पनि ।

ध्यारूप्याको रूपमा अर्थकथाले प्रसिद्धि पाएको छ । यस्तै गरी बौद्ध सम्प्रदाय सम्बन्धी साहित्यिक प्रन्थहरू प्रकारान्तरले थपिदै गएका छन् । यस साहित्यको बुद्धि वैभवको भएडार जताबाट हेरे पनि त्रिपिटक नै हुन आउँछ । यसैलाई आधार मानेर बौद्ध साहित्यको परम्परा बसेको छ । यस साहित्यमा वैज्ञानिक तथा भौतिकीयानिक, प्रौद्ध तथा सरल र बौद्धिक साहित्यको खाँचो छैन । जुन कुरा प्रस्तुत प्रन्थका कथा, कथनोपकथन, उपदेश र चरित्रहरूद्वारा पनि विभिन्न साहित्यिक अङ्गहरू पुरागर्न सकिन्छ भने मुख्य प्रन्थको विषयमा त कुरै भएन ।

४२ सूत्र-संकलित प्रस्तुत प्रन्थमा तत्कालीन यथार्थवादी आदर्शता विशेषरूपमा देखाइएको छ भने कोरा कल्पनाको सन्सार उजेलिएको देखिदैन । नत यहाँ आदर्शवादले संश्लेषणको बाटो मात्रै अँगालेको छ, नत कुनै बौद्धिकस्तरको आदर्श मात्र यहाँ पाइन्छ । हो, आदर्शवादी विचारधारा अवश्य पाइन्छ तर अन्यत्र भन्दा यहाँको आदर्शवाद गतिशील देखिन्छ । जस्तै “आकोशक भारद्वाज” मा ‘रिसाहामाथि न रिसाउनेले दुर्जय संग्राम जित्थे’ आदि जस्ता उपदेशहरूलाई कोराकल्पनामा आधारित आदर्श भन्न सकिदैन ।

सरसर्ती हेर्दा विषय-वस्तु सरल जस्तो देखिए पनि गम्भीर तथा विस्तृत क्षेत्रलाई अँगालेको छ— नैतिक, बौद्धिक, मानसिकतत्व तथा व्यक्तित्वको आचरणलाई ध्यानमा राखेर हेर्दा । त्यस्तै यस भित्रका चरित्रहरूमा कतै कतै विरोधाभास

जस्तो पनि देखिन्छ बुद्ध दर्शनको परिवेशमा रङ्गमङ्गिदा । तर सूक्ष्म हष्टिले हेरिदिएको खण्डमा प्रत्यक्ष ज्ञानको नयाँ आलोक देखिन्छ ।

आत्म-शक्तिको विकास तथा स्वकार्यद्वारा नै मानिसले आफुलाई बनाउँछ भन्ने कुराको साथै शरीरलाई गौण मानेर आत्म (चित्त) लाई क्षणिक विज्ञान-वस्तु मात्र मानेर पनि जन्मान्तर मानिएको छ । एक विज्ञान-वस्तुको अन्तिम विज्ञान सबै पूर्व विज्ञानका वासनालाई आत्मसात् गर्दछ र अकै नयाँ उपयुक्त शरीर धारणा गर्दछ । किन कि वासनाहरू अवचेतन संस्कार हुन् । यो आधारमा यहाँ आत्मालाई नित्यता मानेको छैन न त आत्माकै परिकल्पना गरेको छ तर विज्ञान-वस्तुको अविच्छिन्न प्रवाह भने अवश्य मानिएको छ र जन्मान्तरवाद पनि । जस्तै ‘शुभमणव’ बाट बाबुले कुकुरको जन्मलिएको उपदेशले गर्दा र सृष्टिको रहस्यमय अनन्ततामा प्रगाढ तथा परिपक्व विचार, विचार विनिमय र यसैको परिणामबाट ज्ञानको अभिवृद्धि गरी सफल कमण्यतामा पुऱ्याउन प्रस्तुत ग्रन्थ प्रमुख साधनाको रूपमा नेपाली भाषामा थपिएको छ ।

जतिसुकै विद्वान भए पनि अहकार अभिसिञ्चित व्यक्तिले उचितलाई पनि अनुचित देखदछ र अहङ्कारबाट उन्मुक्त भइसके-पछि पछुताएर सही बाटो अवलम्बन गरी खराव कामबाट निवृत्ति र असल कामको प्रवृत्तितिर लम्कने मार्ग यस ग्रन्थले सजिलैसँग देखाइ दिएको कुरा ‘अहंकारी ब्राह्मण’ले देखाइ दिएको

छ । आजको युग अनुसार पुराणापन्थी विचारधारा देखिए पनि नयाँ विचारधाराको संमिश्रण पनि भएको छ । त्यस्तै—आत्म विश्वासको प्रेरणा आत्म-ज्ञान, आत्मशुद्धि, जिज्ञासा, नैतिक उपदेश, मित्रता, संशय, अज्ञान आदिलाई सकभर सरल र रसिलो ढंगमा मार्मिक शब्दद्वारा पुनरालोकन गराएको छ भने आमुरी प्रवृत्तिलाई बहिष्कार गरी सत्त्विक प्रवृत्तिको आलोकमा यात्रहरूलाई नचाएको छ ।

आत्म-शुद्धि त्यसबेला मात्र सम्भव हुन्छ जुनबेला आत्म-संयम हुन्छ । आत्म-संयमको निमित्त सय र अहिंसालाई नै मूल प्रवृत्ति मानिएको छ । क्रूरता तथा धूर्ततालाई पशु प्रवृत्ति । यसैले यहाँ—यस सन्सारमा “सयकै जीत हुन्छ असत्यको पराजय” भन्ने सिद्धान्त चरितार्थ भएको मात्र होइन यस सिद्धान्तले गर्दा नै ग्रन्थको महत्व भन् बढेको छ । त्यस्तै त्याग र सहानुभूतिमा नै नयाँ समाजको स्थापना हुन सक्छ भन्ने कुरालाई विभिन्न वयोवृद्ध, तरुण आदि विद्वानहरूलाई बुद्धोपदेशले जादूको काम गरेको छ र बुद्ध समक्ष उपस्थित भएका चाहे अभिमानी, चाहे गुणग्राही, चाहे प्रकाण्ड विद्वान् जोखुकै भए पनि—राग, द्वष र मोहरूपी आगोलाई भस्याकू भुसुकू पार्न सक्ने महापुरुष बुद्धका—तुरुतै अनुयायी बनेका छन् भन्ने कुरालाई संकलित धेरै जसो सूत्रहरूले परिपुष्टि गरिदिएकै छन् ।

जुन ज्ञान कार्यहृपमा परिणत हुनसक्तैन त्यस्तो ज्ञानलाई त्रिविष बराबर देखाई क्रियात्मक तथा रचनात्मक ज्ञानतिर ग्रन्थको

आन्तरिक विचारधाराले सुनौलो आभास फिजाइ दिएको छ । सत्य, सत्यानुप्राप्ति, अहिंसा, त्याय, विश्वास, शील सौजन्य, सच्चरित्रता, मित्रता आदिलाई ने लोक धर्मको रूपमा स्वीकार गरी जो महापुरुषीय लक्षणले युक्त महापुरुष हुन्छ उने जनता तथा देशको अनन्य हितैषी हुन्छ भन्ने कुरालाई पनि चिनारी गराइ दिएको छ ।

स्वभावबाटै मानिसको आन्तरिक तथा बाह्य आकृति प्रस्फुटित भएको हुन्छ भन्ने कुरालाई सुकरात, अरस्तू . होमर, डार्विन र हर्बर्ट स्पेन्सर आदि जस्ता विद्वानहरूले जसरी मानेका छन् त्यसरी ने महापुरुष बुद्धको स्वभावमा निष्कापण्य, सरलता, पवित्रता तथा शुद्ध आत्मा र वाक्सिद्धिले गर्दा बुद्धसँगको संसर्गत के एक पटक मात्र भेट गरेपछि पनि प्रभावित तथा अनुयायी नबनी कोही पनि पराङ्मुख हुनसक्दो रहेन्छ भन्ने कुरालाई पिष्ठ पेषण गरिरहनु बेकार छ । त्यस्तै उमेर पुगेकाहहलाई मात्र ज्ञानले अङ्गालो मार्दछ माणव वा माणवकलाई वास्ता गर्दैन भन्ने कुरालाई र ‘सानो भनेर हेला गर्न हुँदैन’ भन्ने उक्तिलाई पनि यस प्रन्थले हरिताल लगाइ दिएको छ । साहस र सद्भावनाको मूल फुटाइ दिएको छ ।

हुनत सत्यानुप्राप्तिगरी तृष्णालाई नाश गरेर दुःखको निरोध गर्न सार यसप्रन्थले देखाएको छ (पिङ्गियबाट) । साथै जीवनको बाह्य तथा आन्तरिक शुद्धता, हृदयको पवित्रता र पवित्र आचरण-सम्बन्धमा बढी जोडिदै, गृहस्थी र प्रब्रजितको

कर्म-क्षेत्रको प्रभेद र त्यसको फलको आस्वादेन पनि गराएको छ । त्यस्तै अहङ्कार र अविद्याको नाश गर्ने लक्ष तथा अरु उपदेशहरू र यसै जीवनमै बोधिलाभ तथा निर्वाण प्राप्त हुन सक्दछ भन्ने कुरा पनि दर्शाएको छ (अर्थात् निर्वाण त्यसबेला हुन्छ जब पृथ्वी र स्वर्गीय सुखको इच्छा बिलकुल नष्ट भइसकेको हुन्छ) ।

शाकय कुलको उत्पत्ति र 'बुद्ध' कस्तालाई भन्दछन् भन्ने कुराको छोटो परिभाषा दिंदै शील, समाधि र प्रज्ञा यी तीन धर्मस्कन्धको महापुरुष गौतमबुद्ध वर्णवादी हुनुहुन्थ्यो भन्ने कुराको अवगत पनि संक्षेपमा गराइएको छ । यहाँ—इन्द्र, ब्रह्मा आदि देवताहरूलाई पनि मानिएका छ तर प्रतीत्यसमुत्पाद सिद्धान्तको आधारमा । स्वर्ग र नरकको विषयमा बुद्ध आस्था राख्नु हुन्छ भन्ने कुरा 'अग्निक सुत' आदिले देखाइ दिएको छ । त्यस्तै पुरुषको लोकोत्तर धर्म नै स्व धर्म हो र यो धर्म व्यक्तिगत स्वातन्त्र्य धर्म हो भन्ने कुरालाई पनि विभिन्न विद्वान ब्राह्मणहरू बुद्धका शरणमा गएका घटनाहरूले नै देखाइ दिएका छन् । पुनः जातिवादको खण्डन, प्रलय र पदार्थको उत्पत्ति, जातिको उत्पत्ति, श्रमणको उत्पत्ति आदि र सृष्टिक्रम; तृष्णाले मानिसलाई कसरी जकड्याउँछ त्यसको फलको स्वाद कस्तो हुँदो रहेछ भन्ने कुरा-हरूलाई 'वाशिष्ठ र भारद्वाज ब्राह्मण' ले छर्लङ्घयाइ दिएको छ ।

वाह्य पृष्ठ भूमिको आधारबाट मात्र हेर्दा पनि यो संग्रहमा भएका सबै सूत्रहरू उत्तिकै रोचक र उत्तिकै बहुमुखी ज्ञान मराउने भएकाले सबै उत्तिकै महत्वपूर्ण छन् । कसैमा कुनै न्यूनता पाइँदैन

विषयवस्तुलाई दौँजी तत्कालीन समय र समाजलाई अगाडि राखेर हेर्दा—आभ्यन्तर दृष्टिकोणको पृष्ठ भूमिको आधारमा हेर्ने हो भने—यो अवर्णनीय जस्तै छ । यो त केवल ग्रन्थ परिचय गराउन खोज्ने धृष्टता मात्र हो । किनकि यस विषयमा स्वयं अल्पज्ञ हु ।

X

X

X

मौलिक ग्रन्थ लेरून जति सजिलो पर्दछ त्यति नै अप्टेरो अनुवाद गर्नमा । अनुवादकले केवल अर्काले बनाइ दिएको गोरेटोमा आँखा चिम्लेर भाषासंग प्रतिद्वन्द्विता गरी दौडनु पर्दछ । राज-मार्ग बनाउने अधिकार हुँदैन । छ भने ठेस लाग्ने गरी गोरेटोमा रहेका गीर्खा गिर्खी जस्ता वस्तुहरूलाई मात्र ठाउँ र अवस्था हेरी एकातिर पन्छ्राई थन्को लगाइदिन मात्र सक्छ ।

हुनता अनुवादमा पनि मौलिकता नहुने होइन तर मौलिकता देखाउन थाल्दा ग्रन्थको तत्कालीन विचार र शैलीमा आघात पर्न सक्छ । यसैले अनुवादक अन्योलमा पर्दछ र फेरि अर्काकै बाटोतिर एक क्षण पछि दौडन करै लाग्दछ । यसको अर्थ यहाँ अनुवादकको मौलिकपन हुँदै नभएको होइन मौलिक-पनत छ तर ग्रन्थको उहेश्य र शैलीभित्रै बसेर मात्र ।

कथानक शैलीमा लेखिएको प्रस्तुत ग्रन्थ मूल ग्रन्थबाट सकभर सह शैलीमै अनूदित भएको कुरा दोहोन्याइएका (एक यटक भनिसके वित्तिकै फेरि त्यही कुरा दोहोन्याउने) वाक्यादि

प्रयोगले देखाइदिएको छ । त्यस अवस्थाको भाषाशैली नै त्यस्तै थियो । त्यसैले अनुवादकज्यूले पनि उक्त शैलीलाई नै प्राधान्यता दिनु भएको बुझिन्छ । यसबाट पाठकहरूलाई कतै कतै आधात शैलीको आभास पर्नु स्वाभाविक जस्तै हुन आँच्छ । तर पाठक-हरूले तत्कालीन समय र समाजलाई ध्यानमा राखेर पढिदिएमा यसप्रकारको दोषबाट ग्रन्थ बच्न पनि सक्छ । हुनत प्रन्थकर्ताले भरसक भाषाशैलीलाई सरल र सरस बनाउन प्रयास गर्नु भएको देखिए पनि मूल ग्रन्थको शैलीतिर पनि विशेष ध्यान नदिई नहुने कुरा पनि सर्वमान्य छ । फेरि भाषा, व्याकरण, कला, भाव, लालित्य आदि सबै कुरालाई एकै पटक समालन र सहशैलीमा अनुवाद गर्न जुन परिश्रम पर्दछ त्यो भनिरहनु पर्दैन । ठाउँ ठाउँमा भएका मागधी (पालि) भाषा शब्द प्रयोगले शैलीलाई कुनै आधात पारेको छैन । बरू नेपाली भाषासंग भएडै भएडै मिल्ने जुल्ने शब्दहरूलाई चिनारी गराइदिएको छ त्यस्तै सूत्रभन्दा अगाडि सूत्रको परिचय र उचित ठाउँमा आकर्षक शीर्षक समेत भइदिएकाले बढी सरलता देखिएको छ ।

तितर बितर भएर बसेका चरित्रहरूलाई सकभर क्रम बद्ध गरी सँगाली ग्रन्थको रूप लिएर आएको यस पुस्तकले - नेपाली इतिहासमा नयाँ अध्याय थप्न सुरु गरेको छ भन्न पाउँदा गौरव लाग्दछ ।

— यस्तै प्राचीनताकै आधारमा मात्र नयाँ कुराको जीजारोपण गर्न परम्पराको स्रोत बढी पाइन्छ । यसैमा नै

विकासको सम्भावना छ भनेर मान्नेहरू प्राचीन युगलाई स्वर्गयुग मान्दछन्। यसरी मान्नेहरू मध्ये पनि त्यस्तै समय स्थाउन न प्रयत्नशील छन् नत तत्त्वर नै। फेरि अर्का एकथरी यस्ताछन् प्राचीनतालाई कुनै पनि स्थान दिन चाहँदैनन्। यस्तै विचारको संघर्षमा प्राचीनकालको आदर्शले आजको नेपालको निमित्त मृतसञ्जोवनीको काम गर्दछ भन्ने विचारले नै संकलित ग्रन्थुत ‘बुद्धकालीन ब्राह्मण’ (संग्रह-१) उपहारको रूपमा नेपाली साहित्यले भित्र्याउन पाएको हो भन्ने मेरो धारणा छ र यस्तै ग्रन्थकर्ताबाट अरु संग्रह पनि भित्र्याउन पाउने छ भन्ने आशा राख्दछु।

१९. १२. २०२८ वटुकृष्ण भूषण एम्. ए-

“नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स”

प्रावक्कथन

केही महीना अधि बिसच्चको कारणले चिकित्साको लागि पाल्पा तान्सेनमा बसेको थिएँ । त्यहाँ आयुर्वेदिक औषधी गराइरहेको थिएँ । औषधीगर्न ३ महीना भन्दा कम समय लाग्ने छैन भन्ने कुरा थाहापाइ सकेपछि, ‘यत्तिका दिनसम्म त्यसै चुपलाएर त बस्न सकिन्न’ भन्ने मनमा आएर्पाइ, गुर्वलक्षित कार्यक्रमानुसार नवनालन्दा महाविहारबाट सम्पादित, देवनागरी लिपिमा आधुनिक वैज्ञानिक ढंगले प्रकाशित त्रि-पिटक ग्रन्थहरू हेनें निश्चय गरेँ । ग्रन्थहरू हेनुका साथ साथै नोट्सहरू (टिप्पणी) पनि लेखदै गएँ । विशेषतः बुद्धको समयमा बुद्धसँग कक्सले भेँट गरेर उनी-हरूलाई के कस्तो उपदेश दिनु भएको रहेछ भन्नेतिर मेरो बढता जिज्ञासा पैदा भयो । भनाइको तात्पर्य बुद्धको सम्पर्कमा आएका सबै प्रकारका पात्रहरूको सङ्कलन गर्नु हो अथवा त्यस त्यस सूत्रहरूमा यत्रतत्र छरि रहेका पात्रहरूको एक ठाउँमा एकत्रित गर्नु हो । १३।४।०२८ देखि ग्रन्थ हेनें काम शुरू गरी २७।५।०२८ देखि नोट्स लेख्ने काम

काठमाण्डू फर्किसकेपछि १८।८।०२८ मा पुरा भएको थियो । सूत्र-पिटक मध्ये सम्पूर्ण दीघनिकाय, मञ्जिभमनिकाय, संयुक्तनिकाय, अङ्गुत्तरनिकाय, र खुहकनिकाय मध्येबाट सुन्तनिपात, उदान र पटिसम्भिदामग तथा विनयपिटक मध्येबाट पाराजिकापालि-पाचित्तियपालि, महावग्ग र चुल्लवग्गहरूबाट पनि नोट्सहरू लिएँ । यसपछि त्यस नोट्सहरूमा भेटिएका नामहरूलाई जम्मै अकारादि क्रममा राखी सूचि (Index) तयार पारें । यस इन्डेक्सबाट कुन कुन व्यक्ति-कुन कुन सूत्रमा रहेछ भन्ने चित्रण आफ्नो सामुन्ने आयो र ब्राह्मण, गृहस्थ, उपासक, उपासिका, परिवाजक, राजपरिवार, भिक्षु, भिक्षुणी र देवताले बुद्धसंग कहाँ, कुन ठाउँमा भेट गरेक्छन् भन्ने थाहा भयो । अनि मैले सबभन्दा पहिले ब्राह्मणहरूको संग्रह गर्नमा कलम चलाएँ । यसबाट बुद्ध धर्मको जानकारीका साथ साथै बौद्ध साहित्य, बौद्ध इतिहास, बुद्धकालीन भेष-भूषा, त्यस बखतको राजनैतिक चेतना, सामाजिक रीति-रिवाज र आर्थिक स्थितिबारे समेत अवबोध गर्नचाहने जिज्ञासु र विशेष अध्ययन गर्नचाहने विद्वानहरूका लागि समेत केही महात हुन सक्ला भन्ने विश्वास गरेको छु । त्यस्तं गरी विकासको पथमा लम्किरहेको नेपाली भाषामा विभिन्न विषयका पुस्तकहरू उपलब्ध हुँदैआए छै बौद्ध-साहित्य सम्बन्धी ग्रन्थहरू पनि उपलब्ध भएमा नेपाली भाषाको यश र कीर्ति छन् बढ़दै जानेछ भन्ने श्रद्धाले जानी न जानी भएता पनि नेपालीमै यो ग्रन्थ लेख्न शालेकोहुँ । शैयाँ ब्राह्मणहरूमध्येबाट प्रस्तुत ग्रन्थमा ४२ सूत्रहरू अन्तर-गत केवल ३१ जना ब्राह्मण पात्रहरू मात्र समावेस हुन सकेका छन् ।

त्रिपिटकका मूल सूत्रहरूबाट मात्र संग्रह गरी पुस्तक निकाल्नुको-

मुख्य ध्येय — ‘पाठक विद्वानहरूले बुद्धकालीन कुराहरू आधिकारिकरूपले सीधैं सूत्रहरूबाट राम्रोसँग अवगत गर्न सकुन्’ भन्ने हो । यहाँ, सर्वप्रथम पाठकहरूका सामुन्ने ‘त्रि-पिटक’ भनेको के हो भन्नेबारे केही कुरा लेखन उचित ठान्दछु ।

त्रिपिटक

बौद्ध धर्मविलम्बीहरू, विशेष गरी स्थविरवाद इतिहासमा परम्परागत आएका आजसम्मका आचार्यहरूद्वारा अविच्छिन्नरूपमा सुरक्षित हुँदै आएको धर्म-भण्डारलाई ‘त्रिपिटक’ भन्दछन् । ‘कसरी र कुन प्रकारले आजसम्म त्रिपिटकको सुरक्षा हुँदै आएको छ’ भन्नेबारेमा केही ऐतिहासिक तथ्यहरू उल्लेख गर्न आवश्यक ठान्दछु ।

आजकाल, बुद्धवर्ष अर्थात् भगवान् शाक्यमुनी परिनिर्वाण हुनु भएको २५१५ वर्ष पुगेको छ भन्ने कुरा विश्वका समस्त बौद्धहरूले मानि आएका छन् । यस अनुसार भगवान् बुद्ध अर्थात् सिद्धार्थ गौतमको जन्म विक्रमपूर्व ५६७ मा भएको र विक्रमपूर्व ४८७ मा परिनिर्वाण^१ हुनु भएको सिद्ध हुन्छ ।

१. स्वर्गीय राहुल सांकृत्यायनले आषनो ‘बुद्धचर्या’मा बुद्ध परिनिर्वाणको समय विक्रम पूर्व ४२६ लेख्नु भएको छ । त्यसमा ६१ वर्षको फरक हुन आउँछ ।

प्रथम सङ्गायन

द० वर्षको उमेरमा भगवान् बुद्ध परिनिर्वाण भइसक्नु भएको ३ महीना पछि भगवान्‌बाटै मान्यता प्राप्त अर्थात् अग्रस्थान प्राप्त वयो-बृद्ध, सङ्घनायक महाकाशयप महास्थविरको अध्यक्षतामा, ममधको राजधानी राजगृहको वेदभार पर्वतस्थित सप्तपर्णि^१ गुफामा, अजातशत्रु नरेशको संरक्षणतामा, प्रतिसम्मदा विशेष-ज्ञान लाभी, ५०० अरहन्त-हरूका महासभामा, बुद्धले ४५ वर्षसम्म दिनुभएको विभिन्न धर्म र विनयबारे,—विनयमा अग्रस्थान प्राप्त उपालि महास्थविरसँग विनयबारे र भगवान्‌को छाया समान भगवान्‌को उपस्थाक भई बस्नु भएका बहु श्रुतमा अग्रस्थान प्राप्त धर्म भण्डागारिक आनन्द महास्थविरसँग धर्म-बारे—प्रश्न सोधनु भयो र वहाँहरूले दिनु भएको प्रत्युत्तरलाई सबै सभासद्वाले सङ्गायना अर्थात् एकमत भई आवृत्ति गर्नु भयो । यस क्रियमले सङ्गायनाको काम शुरू भयो । ‘सुमङ्गलविलासिनी’ अनुसार श्रावणकृष्ण पश्चमीको दिन सङ्गायनको काम प्रारम्भ भई सात महीना पछि सङ्गायनको^२ शुभकार्य सुसम्पन्न भएको थियो । ‘दीपवंश’ अनुसार

१. तिब्बेती बौद्ध परम्परानुसार संगायन भएको स्थान राजगृह-स्थित ‘निग्रोधगुफा’ र आचार्य अश्वघोषको कथनानुसार राजगृहकै गृधकूट पर्वतस्थित ‘इन्द्रशालगुफा’ भन्दछन् । राजगृह नगरकोबारे भने कसैको मतभेद छैन ।

२. सङ्गायनकोबारे विस्तृत कुरा जानको लागि लेखकको ‘बुद्ध शासनया इतिहास’ हेतु होस् ।

यस महासभामा उपस्थित भएका अग्रस्थान प्राप्त महास्थविहरु यसप्रकार हुन् :—

“(१) धृतज्ञशीलमा अग्रस्थान प्राप्त हुनु भएका महाकाशयण महास्थविर, (२) बहुश्रुतिमा अग्रस्थान प्राप्त हुनु भएका आनन्द महास्थविर, (३) विनय-शिक्षामा अग्रस्थान प्राप्त हुनु भएका उपालि महास्थविर, (४) दिव्यचक्षु-ज्ञानमा अग्रस्थान प्राप्त हुनु भएका अनुरुद्ध महास्थविर, (५) पठिभाण-प्रतिसम्भदा (बुझनु र बोध गराउने) ज्ञानमा अग्रस्थान प्राप्त बङ्गीस महास्थविर, (६) धर्मोपदेश गर्नुमा अग्रस्थान प्राप्त पूर्ण महास्थविर, (७) विचित्र कथिकतामा अग्रस्थान प्राप्त कुमार काश्यप महास्थविर, (८) विभज्य (छुट्ट्याई छुट्ट्याई) भाषण गर्नुमा अग्रस्थान प्राप्त महाकात्यायन महास्थविर र (९) प्रति-सम्भदा ज्ञान लाभीमा अग्रस्थान प्राप्त कोटिृत महास्थविर ।”

Dhamma.Digital

द्वितीय सङ्गायन

बुद्ध परिनिर्वाण भएको १०० वर्षपछि अर्थात् विक्रमपूर्व ३८७ वर्षमा कालाशोक राजाको संरक्षणतामा वैशालीको वालुकाराममा, रेवत महास्थविरको सङ्गनायकत्वमा प्रथमसङ्गायन जस्तै द्वितीयसङ्गायन भएको थियो ।

सङ्गायना गर्नुपर्ने हेतु के भने—त्यस बखत भिक्षुहरूका बीच केही विनय-नियमकोबारे केही मत-भेद उत्पन्न भएको थियो । खास गरी वृजिपुत्रक भिक्षुहरूको कारणले गर्दा धर्मवादी र अधर्मवादी छुटचाउन परेको हुँदा उपरोक्त द्वितीय सङ्गायना भएको थियो । यस महासभामा प्रतिसम्बद्धाज्ञानलाभी अरहन्तहरू ७ शय महास्थविरहरू थिए । भगवान् बुद्धलाई देख्नु भएका आनन्द महास्थविरका शिष्य, उपसम्पदात्वले १२० वर्ष पुग्नु भएको सर्वकामी महास्थविर पनि उपस्थित हुनुहुन्थ्यो । सङ्घनायक रेवत महास्थविरले सर्वकामी महास्थविर र यश महास्थविरसँग धर्म र विनयकोबारे प्रश्न सोध्नु भयो र वहाँहरूले प्रत्युत्तर दिनु भएपछि प्रथमसङ्गायनमा ये सबैले आवृत्ति गर्नु भयो । भेला भएका महास्थविरहरू धर्म र विनयका अविच्छिन्न परम्परालाई राम्ररी जान्ने विशिष्ट ज्ञानीहरू हुनुहुन्थ्यो । सङ्गायनको शुभकार्य श्रावण पूर्णिमाको दिन शुरू भई ८ महीनामा अवशान भएको थियो । महास्थविरहरूको यस परम्परालाई चित्त नबुझाउने अलू तरुण भिक्षुहरूले अलगै एक सम्मेलन बोलाएका थिए । यस सभामा १००० हजार तरुण भिक्षुहरूले भाग लिएका हुनाले यहाँदेखि पिनीहरूलाई महासाङ्घिक^१ भन्न थालिएको हो ।

तृतीय सङ्गायन

पाटलिपुत्र (पटना) को अशोकाराममा सम्राट अशोकको

१. 'महायान' भन्ने शब्द उत्पत्तिकां बिउ यहींबाट शुरू भएको देखिन्छ । यद्यपि महायान भन्ने प्रचार धेरै समयपछि भएको थियो ।

संरक्षणतामा बुद्ध परिनिवाणदेखि २१८ वर्षमा अर्थात् विक्रमपूर्व २६९ वर्षमा, मौद्गलिपुत्र तिश्य महास्थविरको सङ्घनायकत्वमा तृतीय सङ्घायन भएको थियो ।

यतिज्जेतसम्म बौद्ध भिक्षुहरूका बीच स्थविरवादी र महासाङ्घिक सहित १८ वटा विभिन्न निकायहरू भइसकेका थिए । अतः बुद्धको विभज्यवादलाई जान्ने भिक्षुहरू छानबिन गरी, भिक्षुहरूको शुद्धिकर्म समाप्त भएपछि प्रथम र द्वितीय सङ्घायनामा जस्तै सङ्घनायक मौद्गलिपुत्र तिश्य महास्थविरले धर्मको सङ्घायना गर्नु भयो । यस महासभामा षड्भिन्न प्रतिसम्भिदा-ज्ञान लाभी १००० भिक्षुहरू थिए । ९ महीनामा सङ्घायनको काम पूरा भएको थियो । यसै बखत मौद्गलिपुत्र तिश्य महास्थविरले विभिन्नवादहरूको खण्डन गरी लेख्नु भएको 'कथावत्यु प्रकरण' पनि सर्वसम्मतिबाट त्रिपिटक ग्रन्थावलीमा समावेश गरिएको हो । यस बखत मौद्गलिपुत्र तिश्य महास्थविर उपसम्पदात्वले ७२ वर्ष पुगेको हुनुहुन्थ्यो ।

प्रथम सङ्घायनदेखि यस बेलासम्म अविच्छिन्न आचार्यहरूको परम्पराबाट आएको धर्म र विनयलाई तीन पिटकमा (डालोमा) विभाजित गरेको हुनाले ने 'त्रि-पिटक' भनिएको हो । जस्तो कि :—

त्रि-पिटक सूची

अभिधम्

- | | | |
|-------------------|-------------------------------|---------------|
| १. दीघनिकाय | १. पाराजिकापालि | १. धर्मसूणि |
| २. मञ्जिकमनिकाय | २. पाचित्तियपालि } सुत्तविभा॑ | २. विभा॑ |
| ३. संयुत्तनिकाय | ३. महावग | ३. धातुकथा |
| ४. अद्गुत्तरनिकाय | ४. चूलवग } खन्धक | ४. पुगलपञ्जति |
| ५. खुद्दकनिकाय | ५. परिवारपालि | ५. कथावत्थु |
| ६. उदान | | ६. यमक |
| ७. इतिवुत्तक | | ७. पृ॒न |
| ८. सुत्तनिपात | | |
| ९. विमानवत्थु | | |
| १०. पेतवत्थु | | |
| ११. थेरगाथा | | |
| १२. थेरीगाथा | | |
| १३. जातक | | |
| १४. निंदेस | | |
| १५. महानिंदेस | | |
| १६. चूलनिंदेस | | |
| १७. पटिसम्भदामगग | | |
| १८. अपदान | | |
| १९. बुद्धवंश | | |
| २०. चरियापिटक | | |

(क) सुत्त (सूत्र) पिटकमा निम्न प्रकार सूत्रहरू छन् :—

(१) दीर्घनिकायमाः ३४ सूत्रहरू, ३ वर्ग र ६४ भाणवार
 (अध्याय) छन् ।

(२) मज्जिम निकायमाः १५ २ सूत्रहरू, १५ वर्ग र ८० भाणवार
 छन् ।

(३) संयुत्त निकायमाः ७,७६२ सूत्रहरू र १०० भाणवार
 छन् ।

(४) अङ्गुत्तर निकायमाः ९,५५७ सूत्रहरू र २,००० भाण-
 वार छन् ।

(५) खुट्क निकाय अन्तरगत १५ ग्रथहरू भएको कुरा माथि
 तालिकामा नै छन् ।

यी पाँच ग्रथहरूलाई 'सुत्त-पिटक' वा 'सूत्र-पिटक' भन्दछन् ।

(ख) विनय पिटकमा निम्न प्रकार छन् :—

(१) पाराजिका पालिमाः २०० भन्दा बढी शिक्षापदहरू छन् ।

(२) पाचित्तिय पालिमाः ३०० भन्दा बढी शिक्षापदहरू छन् ।
 यी दुवै ग्रथहरूमाः ६४ भाणवार (अध्याय) छन् ।

(३) महावर्ग र }
 (४) चुल्लवर्गमाः } ८० भाणवार र २० खन्धक(खण्ड)छन् ।

(५) परिवार पालिमाः १६ परिवार र २५ भाणवार छन् ।
 यी पाँच ग्रन्थहरूलाई 'विनय-पिटक' भन्दछन् ।

(ग) अभिधर्म (अभिर्धम) पिटकमा निम्न प्रकार छन् : —

- (१) धर्मसङ्गणिमाः ७ विभक्ति (भाग) छन् ।
- (२) विभज्ञमाः १८ विभक्ति (भाग) छन् ।
- (३) धातुकथामाः १४ विभज्ञ (भाग) छन् ।
- (४) पुग्गलपञ्चतिमाः ६ प्रज्ञप्ति (भाग) छन् ।
- (५) कथावत्थुमाः १,००० सूत्रहरू छन् ।
- (६) यमकमाः १० यमक (युगल) छन् ।
- (७) पट्टनमाः २४ हेतु-प्रत्ययका कुरा छन् ।

यी सात ग्रन्थहरूलाई 'अभिधर्म-पिटक' वा 'अभिधर्म पिटक'
भन्दछन् ।

धर्मस्कन्धको हिसाबले सम्पूर्ण त्रिपिटकमा जम्मा ८४ हजार
धर्मस्कन्धहरू छन् । यी मध्ये बुद्धको तरफबाट लिइएको ८२ हजार
धर्मस्कन्ध र शावक शिष्यहरूबाट लिइएको २ हजार धर्मस्कन्ध छन् ।

जम्बुद्वीप बाहिर धर्मप्रचार गर्ने कामको शुष्कात सम्राट अशोकले
गर्नु भएको थियो । सम्राट अशोकका पुत्र महेन्द्र महास्थविर र पुत्री
सङ्घमित्ता थेरीहरू स्वयं ताम्रपणद्वीप अर्थात् लंकाद्वीपमा धर्मप्रचारको
लागि जानुभएको थियो । यसै समयमा सम्राट अशोकले यूनान, सिरिया,
मिश्र तथा सुवर्णभूमि अर्थात् बर्मामा पनि धर्मदूतहरू पठाएका थिए ।

महेन्द्र महास्थविर बुद्ध परिनिर्वाण हुनु भएको २३६ वर्षमा
अर्थात् विक्रमपूर्व ३५१ मा लंका पुग्नु भएको बेलामा लंकामा सम्राट

अशोकका अदृष्टमित्र देवार्नप्रिय तिश्यले राज्य गर्दै थिए । महेन्द्र महास्थविरले राजा सहित लंकावासीहरूलाई बुद्ध धर्ममा प्रवेश गराउनु भयो ।

चतुर्थ सङ्गायन

ईसा पूर्व ७९ अर्थात् विक्रमपूर्व २३ मा लंकाका राजा वट्टगा-मणीले त्रिपिटक जम्मै लिपिबद्ध गराए । चतुर्थ सङ्गायनको काम सुसम्पन्न भइसके पछि लिपिबद्ध गराएका थिए ।

पञ्चम सङ्गायन

बर्माको उपरिभाग-मण्डले नगरमा सन् १८७१ मा राजा मिण्डोन्ले पञ्चम धर्म सङ्गायन गराई, सङ्गायनपछि संशोधित त्रिपिटक जम्मै मार्बल हुँगाको ठूलो ठूलो पाटीमा अभिलेखन गराई स्थापना गरे । यो मार्बल हुँगामा अभिलिखित त्रिपिटक आज पनि हेर्न सकिन्छ । जम्मा ७२९ पाटीहरू छन् :—

विनयपिटक १११ पाटीमा छन् ।

सूत्रपिटक ४१० पाटीमा छन् ।

अभिधम्मपिटक २०८ पाटीमा छन् ।

षष्ठम सङ्गायन

२० वीं शतवर्षको रथविरवादी बुद्ध शासनको इतिहासमा सन् १९५४ मा बर्माको राजधानी रड्गूनमा बनाइएको कृत्रिम पाषाणगुहामा

षष्ठम धर्मसङ्गायन भएको थियो । जसमा विश्वका विभिन्न बौद्ध मुलुकका जम्मा २,५०० स्थविरवादी महास्थविरहरूले भाग लिएका थिए । यो सङ्गायनको कार्य सन् १९५४ मई महीनाको १७ तारिखमा शुरू भई सन् १९५६ मई महीना अर्थात् वैशाखपूर्णिमाको दिन समाप्त भएको थियो । यस सङ्गायनमा संशोधित सम्पूर्ण त्रिपिटक आधुनिक वैज्ञानिक ढंगले मुद्रित पनि भइसकेको छ । यसप्रकार आजसम्म अविच्छिन्नरूपले आचार्य परम्परावाट त्रि-पिटक ग्रन्थहरूको सुरक्षित हुँदै आएको छ ।

ग्रन्थ परिचय

त्यस बखतको जनजीवनको भाषा मागधिमा भगवान् बुद्धले आफ्नो उपदेश गर्नु भएको हुँदा त्रिपिटक मागधि भाषामा उल्लेख भएको छ । सोही त्रि-पिटक ग्रन्थहरू मध्येका केही सूत्रहरूको अनुवाद प्रस्तुत ग्रन्थमा समावेश भएको छ :—

- (१) दीर्घनिकायबाट ५ सूत्रहरू,^१
- (२) मञ्जिभमनिकायबाट ७ सूत्रहरू,^२

१. १-धातुविभाजन-परिनिब्बाणसुत्त, २-सुभसुत्त, ३-अम्बटु-सुत्त, ४-तेविज्जसुत्त, ५-अग्नञ्जसुत्त ।
२. १-सङ्गारवसुत्त, २-ब्रह्मायु ब्राह्मणसुत्त, ३-चञ्चीसुत्त, ४-एसुकारीसुत्त, ५-चूलकम्म विभज्जसुत्त, ६-सुभसुत्त, ७-वासेटुसुत्त ।

- (३) संयुत्तनिकायबाट १८ सूत्रहरू, ३
- (४) अङ्गुत्तरनिकायबाट १० सूत्रहरू, ४
- (५) सुत्तनिपातबाट २ सूत्रहरू, ५

भगवान्‌सँग कसले कहाँ भेटचो भन्ने कुरा निम्न प्रकार छः—

१—जटा भारद्वाज	ब्राह्मणले	—भ्रावस्ती	जेतवन	बिहारमा	भेटारे।
२—अहिंसक	भारद्वाज	"	"	"	"
३—मातृपोषक	"	"	"	"	"
४—धनपति	"	"	"	"	"
५—अहंकारी	"	"	"	"	"
६—भिक्षुक	"	"	"	"	"
७—उदय	"	"	"	"	"

३. १—महासालसुत्तं, २—मानत्थद्वसुत्तं, ३—धनञ्जानिसुत्तं, ४—

अवकोसकसुत्तं, ५—असुरिन्दकसुत्तं, ६—विलिङ्गकसुत्तं,

७—अग्गिकसुत्तं, ८—अहिंसकसुत्तं, ९—उण्णाभसुत्तं, १०—

उण्णाभ ब्राह्मणसुत्तं, ११—मातुपोसकसुत्तं, १२—भिक्खकसुत्तं,

१३—खोमदुस्ससुत्तं, १४—नवकम्मिकसुत्तं, १५—सङ्घारव-

सुत्तं, १६—उदयसुत्तं, १७—लोकायतसुत्तं, १८—जटासुत्तं।

४. १—समचित्तवग्गो, २—उज्जयसुत्तं, ३—उज्जयसुत्तं, ४—दुतिय

अग्गिकसुत्तं, ५—तिकण्णकसुत्तं, ६—करणपालिसुत्तं, ७—

पिङ्गियसुत्तं, ८—समचित्तवग्गो, ९—दोणसुत्तं, १०—दोणसुत्तं।

५. १—वसलसुत्तं, २—पिङ्गियमाणव पुच्छा।

- ८—सङ्गारव " " " "
- ९—उज्जय " " " "
- १०—अग्रिक भारद्वाज "—श्रावस्तीनगरमा भिक्षाटनकोबेलामा
र राजगृहस्थित वेणुवनको कलन्दक
निवापमा भेटगरे ।
- ११—आरामदण्ड ब्राह्मणले वरणा नगरको कहमदहको किनारमा
आयुष्मान् महाकात्यायनसँग भेटगरे ।
- १२—खोमदुस्सक ब्राह्मणले खोमदुस्सक भन्ने शाक्यहरूको निगममा
भेटगरे ।
- १३—भारद्वाज गोत्र ब्राह्मणले राजगृहस्थित वेणु वनको कलन्दक
निवापमा भेटगरे ।
- १४—अक्कोसक भारद्वाज " " " "
- १५—असुरिन्द्र " " " "
- १६—विलिङ्गिक " " " "
- १७—सङ्गारव माणवले चण्डलकल्पको तोदेय्य ब्राह्मणको आम्र-
वनमा भेटगरे ।
- १८—पिङ्गियानी ब्राह्मणले वैशालीको नहावनस्थित कूटागार शा-
लामा भेटगरे ।
- १९—उण्ठभि ब्राह्मणले कौशाम्बीको घोषिताराममा आयुष्मान्
आनन्दसँग भेटगरे ।
- २०—उद्गत शरीर " कौशाम्बीको घोषिताराममा भेटगरे ।

२१—कन्दरायण ब्राह्मणले मथुराको वृन्दावनमा आयुष्मान् महा-
कात्यायनसँग भेटगरे ।

२२—त्रिकर्णक ब्राह्मणले स्थान निर्धारण छैन ।

२३—द्रोण ब्राह्मणले उक्कटा र सेतब्यकोबीच बाटोमा भेटगरे ।

२४—लोकायतिक ” श्रावस्ती जेतवन विहारमा ”

२५—नवर्कमिक भारद्वाज ” कोशलराज्यको एक जङ्गलमा ”

२६—ब्रह्मायु ब्राह्मणले विदेहराज्यको राजधानी मिथिला-
नगरमा भेटगरे ।

२७—चड्की ब्राह्मणले कोशलराज्यको ओपसाद गाउँको देव-
वनमा भेटगरे ।

२८—एसुकारी ” श्रावस्ती जेतवन विहारमा भेटगरे ।

२९—शुभ माणवले ” ” ” ”

Dhamma.Digital
” आयुष्मान् आनन्द-
सँग भेटगरे ।

३०—पुष्करसाती ब्राह्मणले कोशलराज्यको इच्छानजङ्गल गाउँको इच्छा-
नजङ्गल वनखण्डमा भेटगरे ।

३१—वाशिष्ठ र भारद्वाज माणवले ” ” ” ”

कोशलराज्यमा मनसाकट गाउँको अचिर-
वती नदी किनारमा भेटगरे ।

श्रावस्ती पूर्वाराम विहारमा भेटगरे ।

प्रत्येक सूत्रको शुरूमै अधोलिपिमा सूत्रको नाम दिइएको छ । सूत्रहरूको प्रारम्भमा नै पात्रहरूकोबारे सम्भव भएको ठाउँमा परिचय-हरू प्रस्तुत गरिएको छ । पाठकहरूको सुविधाको निम्नि सकभर सूत्रहरूमा शीर्षकहरू पनि राखिदिएको छु ।

अनुवाद गरिएको सूत्रहरूमा सकभर सूत्रको मजबुन, भाव, अभिव्यक्ति र अर्थलाई समेत ध्यानमा राख्नु पर्ने भएको हुँदा कहीं कतै भाषा शैलीमा कस्तो कस्तो लाग्न पनि सम्भव छ । आशा छ पाठकहरूले धैर्यतापूर्वक पढी अवश्य नै विषयवस्तुलाई बुझि लिनु हुनेछ ।

पाठकवर्गसँग भेरो विशेष अनुरोध यो छ कि—प्रस्तुत ग्रन्थको विषयवस्तु बुद्ध धर्म भएको हुँदा यसको भाषामा पनि केही बौद्धपत हुनु स्वाभाविक हो । अतएव पाठकवर्गहरूले ग्रन्थलाई दुइ तीन पटक राम्ररी हेर्नु भएमा बुझ्नको लागि कुनै कठिनाई पर्ने छैन भन्ने आशा राखेको छु । कहीं कहीं शब्दको अर्थ बुझिए तापनि भावमा बौद्धपद्धति अनुसार फरक हुन पनि सक्छ ।

माथि गइसकेका कुराहरू पुन दोहन्याई पढनु पर्ने ठाउँमा यस्तो चिह्न—‘...’र अर्के ठाउँबाट उद्धृत गरी पढनु पर्ने ठाउँमा यस्तो ‘०’चिह्न दिएको छु । यस्तो ठाउँमा उद्धृत गरी पढनु पर्ने पाठ नपढे तापनि अर्थ बुझ्नमा कुनै बाधा पर्ने छैन । त्यस त्यस ठाउँमा अधोलिपिमा त्यसको पृष्ठनम्बर र ग्रन्थको अन्तमा ‘नामावली’ र ‘शब्दावली’ को एक सूचि पनि राखिदिएको छु ।

मूल सूत्रको भावलाई समेत ध्यानमा राखी भाषा संशोधन तथा प्रूफ हेरिदिनमा समेत कत्तिपनि फिजो नमानी आपनो अमूल्य समय दिनु भई अनेक सुझावहरूबाट समेत लाभदायक भएको हुँदा र पाण्डित्यतापूर्ण भूमिका समेत लेख्ने कष्ट उठाउनु भएकोमा श्री वटुककृष्ण भूषण 'शास्त्री' तथा एम.ए.प्रति म अत्यधिक आभारी हुँ । यदि वहाँबाट पूर्ण सहयोग नपाएको भए यो ग्रन्थ प्रस्तुतरूपमा पाठकहरूका सामुन्ने राख्न सम्भव हुने थिएन । अतएव यसमा जे जति सरल तथा सुगमता आई भाषा सुध्रेको छ त्यो जम्मैको श्रेय श्री वटुकजीलाई नै छ । जे जति यसमा कुनै कमी, त्रुटी वा अशुद्धिहरू भएमा त्यसको दोष लेखकलाई हुनेछ ।

यदि म पाल्पातान्सेनमा बिसञ्च भई बस्दा श्री रणबहादुर शाक्य परिवारहरूबाट यथोचित उपस्थान र हेरचाह नपाएको भए निर्विघ्नता-पूर्वक भाथि उल्लिखित ग्रन्थहरू हेर्न सकिन्नथ्यो होला; अतः वहाँका सबै परिवारहरूप्रति पनि हार्दिक धन्यवाद दिन चाहन्नु । यस्तै गरी प्रेसबाट प्रूफ ल्याउन र लैजान अल्छी नमानी हार्दिक सेवा प्रदान गरेकोमा आनन्दकुटी वासी श्री चन्द्र र सुरेन्द्र उपासकहरूलाई पनि धन्यवाद छ । शब्द सूचि तथार पार्नमा सहयोग पाएकोमा आयुष्मान् अश्वघोष पनि धन्यवादका पात्र छन् र प्राध्यापक श्री कृष्णबहादुर मानधरलाई पनि धन्यवाद छ जसले भूमिका अंगेजीमा अनुवाद गरिदिनु भयो । कभरमा छापिएको ढ्लोक अनागारिका धम्मावतीबाट पाएकोमा उनीलाई पनि धन्यवाद छ । अन्तमा यो ग्रन्थ प्रकाशनार्थ उदारतापूर्वक सम्पूर्ण आर्थिक सहायता प्रदान गर्नु भएकोमा श्री राधेश्याम साहुजीलाई विशेष धन्यवाद दिनुका साथै

वहाँको यस पुनीत कार्यद्वारा वहाँको धर्मचित्त-उत्तरोत्तर समृद्धहोस्, भनी
शुभकामना व्यक्त गरेको छु ।

बुद्ध भन्नु हुन्छ :—
“सबै दानलाई धर्मदानले जित्दछ”

आनन्दकुटी,
काठमाडौं, नेपाल ।
२५/१२/२०२८

मिश्र अमृतानन्द

—★—

Dhamma.Digital

संक्षिप्त अक्षरको माने :-

दी. नि. = दीघनिकाय ।

म. नि. = मज्जमनिकाय ।

सं. नि. = संयुत्तनिकाय ।

अं. नि. = अङ्गुत्तरनिकाय ।

सुत्त. नि. = सुत्तनियात ।

अ. क. = अट्टकथा ।

धर्म. अ. = धर्मपद्धकथा ।

म. अ. = मज्जमनिकायट्टकथा ।

सं. नि. अ. = संयुत्तनिकायट्टकथा ।

सहायक ग्रन्थहरू :-

- १—सारत्थपकासिनी— आचार्य बुद्धघोष
- २—पपञ्चसूदनी— " "
- ३—सुमङ्गल विलासिनी— " "
- ४—मनोरथ पूरणी— " "
- ५—परमत्थ जोतिका— " "
- ६—हिन्दीमा अनुवित— दीघनिकाय, मणिशमनिकाय, संयुक्त-
निकाय, अङ्गुत्तरनिकाय र सुत्तनिपात ।
- ७—धर्मपदटुकथा ।
- ८—अमरकोष ।
- ९—अभिधानप्पदीपिका ।
- १०—शब्दार्थ—कौस्तुभ ।
- ११—पद्यचन्द्रकोष ।

Pali-English Dictionary—Childers.

The Pali Text Society's Pali-English Dictionary—

Rhys Davids and William Stede.

Dictionary of Pali-Proper Names—Malalasekara.

विषय-सूचि

पृष्ठ

पृष्ठ

प्रकाशकीय

Preface

भूमिका

प्रावक्तव्य

१—जटा भारद्वाज ब्राह्मण

१

कसले जटालाई छुटच्चाउन सक्छ ?

१

जटा भारद्वाज ब्राह्मण भिक्षु भए

३

२—अर्हिसक भारद्वाज ब्राह्मण

४

म अर्हिसक हुँ

५

अर्हिसक भारद्वाज भिक्षु भए

५

३—मातृपोषक ब्राह्मण

६

म आमाको सेवा गछुँ

६

मातृपोषक ब्राह्मणको शरणागमन

७

४—धनपति ब्राह्मण

८

परिचय	क
धनपति ब्राह्मणलाई घरबाट निकाले	९
बुद्धको सम्झना	१०
पितृसेवाको नियम	११
गुरुपूजा	१२
सबै परिवारको शरणागमन	१३
धनपति ब्राह्मण बुद्धकहाँ	१४
गुरु दक्षिणा	१६
शरणागमन	१७

५—आहंकारी ब्राह्मण

१८

परिचय	क
अहंकारी ब्राह्मण बुद्धकहाँ	१८
शरणागमन	१९
	२२

६—भिक्षुक ब्राह्मण

२३

भिक्षां माग्दैमा भिक्षु हुँदैन	२३
--------------------------------	----

७—उदय ब्राह्मण

२५

परिचय	क
उदय ब्राह्मणको घरमा	२५
	२६

८—सङ्गारव नामक ब्राह्मण ३०

परिचय	३०
सङ्गारव ब्राह्मणको विश्वास	३१
शरणागमन	३३

९—उज्जय ब्राह्मण ३४

हिंसायुक्त यज्ञलाई बुद्ध प्रशंसा गर्देनन्	३४
इह लौकिक सुख	३६
सम्परायिक सुख	३९

१०—अग्निक भारद्वाज ब्राह्मण ४३

परिचय	४३
अग्निक ब्राह्मणको अग्निहोत्र	४४
कसलाई शूद्र भन्दछन्	४४
जातिले ब्राह्मण हुँदैन कर्मले नै हुन्छ	४८
शरणागमन	४९
त्रैविद्यले यो पायस पाउँछ	४९
त्रैविद्य कसलाई भन्छन्	५०
अग्निक भारद्वाज भिक्षु भए	५२

११—आरामदण्ड ब्राह्मण ५४

आपसमा विवाद किन हुन्छ ?	५४
विवादबाट को मुक्त छ ?	५५
शरणागमन	५६

१२—खोमदुस्सक ब्राह्मण ५८

परिचय	५८
सन्त नभएको सभा, सभा होइन	५९
शरणागमन	६०

१३—भारद्वाजगोत्र ब्राह्मण ६१

परिचय	६१
पति र पत्नीको विश्वासमा भिन्नता	६१
ब्राह्मण भोज	६३
भारद्वाजका चार भाइ	६५
धानञ्जानीको श्रद्धा	६६
भारद्वाज ब्राह्मण बुद्धकहाँ	६७
भारद्वाज ब्राह्मण भिक्षु भए	६८

१४—आक्रोशक भारद्वाज ७०

भारद्वाजको रिस	७०
त्यो रिस तिमीलाई नै	७१
आक्रोशक भारद्वाज भिक्षु भए	७३

१५—असुरिन्दक भारद्वाज ७५

असुरिन्दक भारद्वाजको रिस	७५
बुद्धको जीत	७५
असुरिन्दक भारद्वाज भिक्षु भए	७६

१६—विलङ्गिक भारद्वाज

७८

रिसले चुप भए	७८
विलङ्गिक भारद्वाज मिक्तु भए	७९

१७—सङ्घारव नामक माणव

८१

सङ्घारव माणव बुद्धकहाँ	८१
यसै आत्मभावमा पार-प्राप्त भगवान्	८३
बोधिसत्त्व चर्या	८४
आलार कालमकहाँ	८४
उद्दक रामपुत्रकहाँ	८७
उरुवेलमा	८९
पहिले नसुनेका उपमा	९१
अप्राणक (कुम्भक) ध्यान	९३
अल्पाहारता	९५
बोधिलाभ	९९
देवता छ कि छैन ?	१००
शरणागमन	१०१

१८—पिङ्गियानी ब्राह्मण

१०३

परिचय	१०३
पिङ्गियानी ब्राह्मणको प्रश्न	१०४
कारणपाली ब्राह्मणको पिङ्गियानीसँग भेट	१०६

बुद्धको बयान कस्तुले मर्न सङ्कल्प ।	१०७
कारणपाली ब्राह्मणको शरणागमन	१०९
पिङ्गियानीद्वारा बुद्ध प्रशंसा	११०
पञ्चरत्न	१११

१६—ऊर्णाभ ब्राह्मण ११३

परिचय	११३
किन ब्रह्मचर्य पालन गर्ने ?	११३
चतुऋद्धि-पाद	११४
शरणागमन	११६
पञ्चेन्द्रिय	११७

२०—उद्गगतशरीर ब्राह्मण १२०

परिचय	१२०
यज्ञको तयारी	१२०
यज्ञ अगावै पाप-चेतना	१२२
त्यागनु पत्ते तीन अग्नि	१२३
मान्नु पत्ते तीन अग्नि	१२४

२१—कन्दरायण ब्राह्मण १२७

परिचय	१२७
बृद्ध र तरुण-भूमि	१२७
कन्दरायण ब्राह्मणको नमस्कार	१२९
शरणागमन	१२९

२२—त्रिकर्णक ब्राह्मण १३०

परिचय	१३०
त्रैविद्या ब्राह्मण	१३१
ध्यान	१३२
पुर्वानुस्मृति-ज्ञान	१३३
च्युति-उत्पत्ति-ज्ञान	१३३
आत्मव-क्षय-ज्ञान	१३४
शरणागमन	१३७

२३—द्रोण ब्राह्मण १३८

परिचय	१३८
चक्राङ्कित पदचिन्ह	१४०
जातिवादबाट निष्कलंकित ब्राह्मण	१४३
ब्राह्मणका पूर्वज	१४४
पाँचथरी ब्राह्मण	१४५
धातु-विभाजन	१५२

२४—लोकायतिक ब्राह्मण १५५

प्रतित्यसमुत्पाद	१५६
------------------	-----

२५—नवकर्मिक भारद्वाज ब्राह्मण १५८

परिचय	१५८
भिक्षुहरू के काम गर्छन् ?	१५९

२६—ब्रह्मायु ब्राह्मण

१६१

परिचय	१६१
विदेहमा चारिका	१६४
उत्तर माणवलाई बुद्धकहाँ पठाए	१६५
चक्रवर्ति राजाको सप्तरत्न	१६५
बुद्धकहाँ उत्तर माणव	१६६
बत्तीस महापुरुष लक्षण	१६८
ईर्यापथ	१७०
ब्रह्मायु ब्राह्मणको बुद्ध-दर्शन	१७४
गुह्येन्द्रिय देखाउन अनुरोध	१७७
सम्परायिकबारे प्रश्न	१७९
ब्रह्मायु ब्राह्मणको भक्ति	१८१
ब्रह्मायु ब्राह्मणलाई धर्मावबोध	१८१
ब्रह्मायु ब्राह्मणको भोजन-दान	१८२
अनागामी ब्रह्मायु ब्राह्मण	१८३

२७—चड्की ब्राह्मण

१८५

परिचय	१८५
कापटिक माणव	१८६
चड्की ब्राह्मण	१८७
चड्की-वर्णन	१८९
बुद्ध-वर्णन	१९१

कापटिक माणवको प्रश्न	१९५
यही नै सत्य हो !	१९६
अन्धवेणु परम्परा	१९७
प्रत्येक पाँच धर्मका दुइ फल	१९८
कसरी सत्यानुरक्षा हुन्छ ?	१९९
कसरी सत्यानुबोध हुन्छ ?	२०१
कसरी सत्यानुप्राप्ति हुन्छ ?	२०३
कापटिक माणवको शरणागमन	२०७

२८—एसुकारी ब्राह्मण २०६

चार परिचर्या (सेवा नियम)	२०९
ब्राह्मणहरूलाई कसले अनुमति दिए ?	२१०
असल-कमसल परिचर्या	२११
चार प्रकारका धन	२१३
चारैवर्ण भिक्षु हुन सक्छन्	२१५
शरणागमन	२१९

२९—शुभ माणव तोदेव्यपुत्र २२०

परिचय	२२०
तोदेव्य ब्राह्मण	२२०
शुभ माणव	२२१
आयुष्मान् आनन्दसँग	२२५
शुभ माणवको प्रश्न	२२७

कर्मद्वारा विभाजित	२२८
शरणागमन	२३४
गृहस्थी र प्रवर्जितको कर्मक्षेत्रमा प्रभेद	२३५
अन्धदेशु परम्परा	२४०
अलौकिक धर्म देखने कोही छैन्	२४१
लोकसंवृत्ति	२४३
अनुकम्पादान	२४६
ब्रह्मलोक पुग्ने मार्ग	२४९
शरणागमन	२५१
जानुधोणी ब्राह्मणसँग भेट	२५२
आयुषमान् आनन्दलाई निम्ति	२५३
आयुषमान् आनन्दसँग शुभ माणवको प्रश्न	२५५
तीन धर्मस्कन्ध	२५६
आर्य-शीलस्कन्ध	२५६
आर्य-समाधिस्कन्ध	२६२
पाँच दृष्टान्त	२६५
आर्य-प्रज्ञास्कन्ध	२७२

३०—पुष्करसाती ब्राह्मण २८१

परिचय	२८१
अस्वष्ठ माणवलाई बुद्धकहाँ पठाए	२८५
अस्वष्ठ माणव बुद्धकहाँ	२८६

शाक्य खलकमाशि नीत्रताको आरोप	२८८
शाक्य जातिको उत्पत्ति	२९०
कृष्णायण गोत्रोत्पत्ति	२९१
कृष्णायण ऋषि	२९४
जातिमध्ये क्षत्री शेष्ट	२९६
विद्या र चरण	३००
पूर्व ऋषिहरूको प्रतिपदा	३०४
पुष्करसातीकहाँ अम्बष्ठ माणव	३०६
पुष्करसाती ब्राह्मण बुद्धकहाँ	३०८
पुष्करसाती ब्राह्मणको निस्तो	३०९
सपरिवार शरणागमन	३११

३१—वाशिष्ठ र भारद्वाज माणव ३१२


परिचय	३१२
वाशिष्ठ र भारद्वाजमा भएका कुरा	२१८
जातिवादबारे बुद्धको उपदेश	३२०
वाशिष्ठ र भारद्वाजको शरणागमन	३२८
पाँच नामी ब्राह्मणहरू	३२९
वाशिष्ठ र भारद्वाज	३३०
वाशिष्ठ र भारद्वाज बुद्धकहाँ	३३१
अन्धवेणु परम्परा समान	३३२
ब्रह्मसहवास	३३४

जनपदकल्याणीको दृष्टान्त	३३६
भन्याङ्गको दृष्टान्त	३३७
अचिरवती नदीको दृष्टान्त	३२९
ब्रह्मा सपरिग्राही कि अपरिग्राही ?	३४२
ब्रह्मसहवासको मार्ग	३४३
चतुर्ब्रह्म विहार	३४५
वाशिष्ठ र भारद्वाज श्रामणेन बुद्धकहाँ	३४७
ब्राह्मणहरू गाली गर्छन्	३४९
ब्राह्मण नै श्रेष्ठवर्ण हुन्	३४९
चारैवर्णमा कुशलाकुशल हुन्छन्	३५०
चारैवर्णमा भिक्षु श्रेष्ठ	३५१
तथागतको धर्म-काय	३५२
संवर्त-विवर्त लोक	३५३
रसमय पृथ्वीको उत्पत्ति	३५३
चन्द्रसूर्यको प्रादुर्भाव	३५४
भूमि-पर्षटरस प्रादुर्भाव	३५५
भद्रलटाको प्रादुर्भाव	३५६
जोताई विनाको धान	३५६
स्त्री-पुरुषको चिन्ह प्रादुर्भाव	३५७
मैथुनको कारणले घरको शृष्टि	३५८
व्यक्तिसम्पत्तिको शृष्टि	३५९
अदिनादानको उत्पत्ति	३६०

चारेवर्णको उत्पत्ति	३६१
अमणको उत्पत्ति	३६५
क्षीणास्त्रव अग्रहुन्	३६५
नामावली	९
शब्दावली	९







बुद्धकालीन ब्राह्मण

(भाग-१)

Dhamma.Digital



“उनै भगवान् अरहत् सम्यक् सम्बुद्धलाई नमस्कार”

१. जटा भारद्वाज ब्राह्मण

सूत्र :—

कसले जटालाई छुट्याउँन सकछ ?

आवस्तोस्थित जैतवन विहारमा^३ ।

त्यस बखत जटा भारद्वाज (जटा पालि राखेका भारद्वाज गोत्रका) ब्राह्मण जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवान्‌सँग सम्मोदनीय कुरा गरिसके पछि एक छेउमा बसेका जटा भारद्वाज ब्राह्मणले भगवान्‌सँग निम्न गाथा (श्लोक) द्वारा सोधे :—

“अन्तो जटा बहि जटा, जटाय जटिता पजा ।

तं तं गोतम पुच्छामि, को इमं विजटये जटं’ति ॥”

अर्थ :—

“यस संसार, भित्री जटा र बाहिरी जटाले जटिल भएको छ । तपाईं गौतमसँग म सोद्धु कि कसले यो जटा छुट्याउन सकला ?”

१. सं. नि. जटासुतं ।

बुद्धः—

- १—“सीले पतिद्वाय नरो सपव्वो, चित्तं पव्वं च भावर्य ॥
आतापी निपको भिक्खु, सो इमं विजट्ये जटं ॥
- २—“येसं रागो च दोसो च, अविज्ञा च विराजिता ।
खीणासवा अरहन्तो, तेसं विजटिता जटा ॥
- ३—“यथं नामं च रूपं च, असेसं उपरुज्भति ।
पटिवं रूपसञ्चाच च, एथेसा छिज्जते जटा’ति ॥”

अर्थः—

- १—“शीलमा प्रतिछित भएको प्रज्ञावान् मनुष्यले, प्रज्ञा चित्त लाई भावना (ध्यान) गरी, क्लेशलाई तप्तपाने अप्रमत्त भिक्षुले, सो जटालाई छुटचाउन सकदछ ।
- २—“जसको राग, द्वेष र अविद्या छुटिसक्यो, जो क्षीणासव अरहात हुन्, उनीहरूको जटा छुटिसकेको हुन्छ ।
- ३ “जहाँ नाम-रूप पूर्णतया निरुद्ध भएको हुन्छ, जहाँ प्रतिघ (भित्रीमनको द्वेषभाव) र रूप-संज्ञा पनि निरुद्ध भएको हुन्छ, यहीं नै सो जटा समुच्छिक्षण हुन्छ ।”

भगवान्ले यति भन्नु भए पछि जटा भारद्वाज ब्राह्मण प्रसन्नभई
भगवान्सँग यसरी प्रार्थना गरे :—

जटा भारद्वाज ब्राह्मण मिश्रभए

“धन्य, भो गौतम ! धन्य, भो गौतम ! घोप्टेकोलाई उत्तानो पारिदिदा, छोपिएकोलाई उघारिंदिदा, बाटो भुलेकोलाई बाटो देखाइ-दिदा, अँध्यारोमा तेलको बत्ती राखिंदिदा — आँखा हुनेहरूले रूप देखेक तपाइ गौतमले मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो । भन्ते ! अब म, तपाइ गौतमको शरण पर्नु, धर्म र भिक्षु सङ्घको पनि । तपाइ गौतमको संघगा प्रव्रज्या तथा उपसम्पदा पाऊँ !”

यस्तो अनुरोध गरेपछि जटा भारद्वाज ब्राह्मणले भगवान्‌को संघमा प्रव्रज्या र उपसम्पदा पाए । उपसम्पद भएको केही दिनपछि आयुष्मान् भारद्वाज एकान्तमा बसी अप्रमत्त भई आतप्तपूर्वक (लगान-ताका साथ) ध्यानगरी, जसरी कुलपुत्रहरू सबै घरबार छाडी अनगारिक प्रवर्जित भई अनुत्तर फल प्राप्त गर्छन् त्यसरी नै (उत्तम) ब्रह्मचर्यवास पूरा गरी, यसै जन्ममा स्वयं अभिज्ञानद्वारा निर्वाण साक्षात्कार गरी उपशान्त भई बसे । “जातिक्षीण भयो, ब्रह्मचर्यवास पूरा भयो, गर्नु पनें गरिसकै, अब उप्रान्त फेरि जन्म लिनुपर्ने हेतु छैन” भन्ने ज्ञान पनि भयो ।

आयुष्मान् भारद्वाज पनि अन्यतर अरहन्त भए ।

—★—

२. अहिंसक भारद्वाज ब्राह्मण

सूत्र : -

म अहिंसक हुँ

श्रावस्तीस्थित जेतवन विहारमा ।

एक दिन अहिंसक भारद्वाज (अहिंसक नामक भारद्वाज गोत्रका) ब्राह्मण जहाँ भगवान् हुनुहुन्थयो त्यर्हाँ गई भगवान्संघ कुशल कार्ता गरे । कुशल वार्ता सकिएपछि एक छेउमा बसी उनले भगवान्लाई भने :—“म अहिंसक हुँ, म अहिंसक हुँ ।” अनि भगवान्ले गाथाद्वारा यसो भन्नु भयो :—

“यथा नामं तथा चस्स, सिया खो त्वं अहिंसक ।
यो च कायेन वाचाय, मनसा च न हिंसति ।
स वे अहिंसको होति, यो परं न विहिंसति ॥”

आर्थ : -

“जस्तो नाउँछ त्यस्तैं तिमी अहिंसक छौ । जो काय, वचन र भन्नले हिसा गर्दैन, उही नै अहिंसक हुन्छ । जसले कसेलाई पनि हिसा गर्दैन, उही नै अहिंसक हुन्छ ।”

१. सं. नि. अहिंसकसुत्तं ।

अहिंसक भारद्वाज मिक्षु भए

भगवान्ले यति भन्नुभए परिव्र अहिंसक भारद्वाज ब्राह्मण प्रसन्न
भई भगवान्सँग यसरी प्रार्थना गरे :—

“धन्य, भो गौतम ! धन्य, भो गौतम ! घोप्टेकोलाई उत्तानो
पारिदिदा, छोपिएकोलाई उघारिदिदा, बाटो भुलेकोलाई बाटो देखाइदिदा,
अङ्घ्यारोमा तेलको बत्ती राखिदिदा — आँखा हुनेहरूले रूप देखेकै तपाइ
गौतमले मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो । भन्ने !
अब म, तपाइ गौतमको शरण पर्छु, धर्म र मिक्षु क्षम्भुको पनि । तपाइ
गौतमको घड्डमा प्रवर्ज्या र उपसम्पदा पाऊ !”

यसरी अनुरोध गरेपछि अहिंसक भारद्वाजले भगवान्को सहमा
प्रवर्ज्या र उपसम्पदा पाए ।

उपसम्पद भएको केही दिन पछि आयुष्मान् अहिंसक भारद्वाज
एकान्तमा बसी अप्रमत्त भई आतप्तपूर्वक (लगनताका साथ) ध्यान
गरी, जसरी कुलपुत्रहरू सबै घर-बार छाडी अनगारिक प्रवर्जित भई
अनुत्तर (उत्तम) फल प्राप्त गर्नेत त्यसरी नै ब्रह्मचर्यवास पूरा गरी
यसै जन्ममा स्वयं अभिज्ञानद्वारा निर्वाण साक्षात्कार गरी उपशान्त भई
बसे । “जाति क्षीण भयो, ब्रह्मचर्यवास पूरा भयो, गर्नु पने गरिसकें,
अब उप्रान्त फेरि जन्म लिनु पने हेतु छैन” भन्ने ज्ञान पनि भयो ।

आयुष्मान् अहिंसक भारद्वाज पनि अन्यतर अरहन्त भए ।

३. मातृपोषक ब्राह्मण

सूत्र :—

म आमाको सेवा गर्छु

यस्तो मैले सुने । —

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिक महाजनको
जेतवन विहारमा बस्नु भएको थियो ।

एक दिन मातृपोषक ब्राह्मण जहाँ भगवान् हुनुहुँथ्यो त्यहाँ गई
भगवान्सँग क्षेम-कुशल कुरा गरी सकिए पछि एक छेउमा बसे । त्यस
पछि मातृपोषक ब्राह्मणले भगवान्सँग सोधे कि—“भो गौतम ! म
धर्मतापूर्वक भिक्षाको खोजी गर्छु, धर्मतापूर्वक खोजी गरेको भिक्षाले
आमा बाबुको पालन पोषण गरेको छु । यस्तो गर्नले के म आमा बाबु
प्रति कर्तव्य पालन गर्ने ठहरिन्छु ?”

बुद्ध :—

“प्रशंसनीय छ ब्राह्मण ! यस्तो गर्नले आफ्नो कर्तव्य पालन
गरेको ठहरिन्छ । किन भने जसले धर्मतापूर्वक भिक्षाको खोजी गर्छ,

१. सं. नि. मातृपोसकसुत्त ।

जसले धर्मतापूर्वक भिक्षाको खोजी गरी आमा बाबुलाई भरण-पोषण गर्दछ, उसले धेरै पुण्य कमाउँछ ।”

यस पछि पुनः निम्न गाथा भन्नुभयो :—

“यो मातरं पितरं वा, मझो धम्मेन पोसति ।
तायं नं पारिचरियाय, मातापितूसु पण्डिता ।
इधेव नं पसंसन्ति, पैच्च सम्मे पमोदती’ ति ।”

अर्थ :—

“मानिस भई जसले आमा बाबुलाई धर्मतापूर्वक भरण-पोषण गर्दछ, आमा बाबुप्रति पण्डितले जुन परिचर्या गर्दछ, यस्तो कार्यले गर्दा उसले यसलोकमा पनि प्रशंसा पाउँछ, मृत्युपछि स्वर्ग लोकमा (पुणेपछि) पनि उ प्रमुदित हुन्छ ।”

मातृपोषक ब्राह्मणको शरणागमन

भगवान्‌का उक्त उपदेशहरू सुनिसके पछि मातृपोषक ब्राह्मणले भगवान्‌सँग यसरी प्रार्थना गरे —

“धन्य, भो गौतम ! धन्य, भो गौतम ! घोप्टेकोलाई उत्तानो पारिदिवा छोपिएकोलाई उघारिदिवा, बाटो भुलेकोलाई बाटो देखाइदिवा, अङ्घारोमा तेलको बत्ती राखिदिवा—आँखा हुनेहरूले रूप देखेकै तपाइ गौतमले मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो । अब म, तपाइ गौतमको शरण पर्छु, धर्म र भिक्षु सङ्घको पनि । आजदेखि तपाइ गौतमले मलाई आजीवनसम्म शरण आएको उपासक हो भनी स्वीकार गर्नु होस् ！”

४. धनपति ब्राह्मण

* परिचय

श्रावस्ती नगरमा धनपति नामक कुनै एक ब्राह्मण थिए । उनी सँग द लाख नगद धन भएकोले उनको नाम 'धनपति' ले प्रख्यात भएको हो । उनका चार छोराहरू थिए । धनपति ब्राह्मणले आफ्ना छोराहरू समर्थ भएपछि विवाह गरिदिए । त्यसको साथ साथै उनले आफ्ना छोराहरूलाई एक एक लाख नगद धन पनि बाँडि दिए । केही दिनपछि धनपति ब्राह्मणकी पत्नीको देहान्त भयो । उनको देहान्त भइसके पछि राणा धनपति ब्राह्मणलाई उनका चारैजना छोराहरूले सेवा शुश्रूषा गर्न थाले ।

एक दिन चारैजना छोराहरूले यस्तो विचार गरे—“यदि पिताले सौतेनी अमा त्याए भने घरमा कलह हुन सक्छ । घर भाँडिन सक्छ । अतः धनसम्पत्ति जस्मै आफ्ना हातमा पारौं र धन नभएपछि पुनर्विवाह हुने सम्भव हुँदैन ।” यसरी उनिहरूले पिताको धन-सम्पत्ति जस्मै आफ्ना हातमा पार्न खोजे ।

एक दिन धनपति ब्राह्मण भातखाई दिउसो सुतेर उठेपछि चारैजना छोराहरूले उनको खुट्टामिच्चन थाले । यसै बेला उनिहरूले आफ्ना बुढा बाबुसँग निम्न कुरा भने :—

“हे पिताज्यू ! तपाइ अहिले बुद्धेसकालमा पुगि सक्नु भएको छ । अब गृहस्थभार बोकी काम-काज चलाउनु सजिलो छैन । किन तपाइ यो अभिभार बोकि रहनुहुन्छ । बाँकी रहेको जम्मै धनसम्पत्ति पनि हामी चार भाइलाई बाँडिदिनुहोस् । हामी तपाइको हेरविचार गरिने हाल्नेछौं । घर-धन्दा पनि हामी नै चलाउने छौं ।”

धनपति ब्राह्मणले पनि “छोराहरूले ठिकै भनेका हुन् बेमुनासिद्ध भनेका छैनन्” भनी बाँकी चारलाख धन-सम्पत्ति चार दाजु भाइहरूलाई बाँडी दिए । आफुसँग चाहिँ आफुले लगाएको लुगाफाटो मात्र राखे । त्यसपछि चार दाजु भाइहरू पनि भिन्न भए । धनपति ब्राह्मण चाहिँ जेठो छोरोसँग बसे ।

धनपति ब्राह्मणलाई घरबाट निकाले

जेठो छोराले आफ्नो पितालाई नियमपूर्वक राखोसँग हेरविचार गरिरहेका थिए । एक दिन धनपति ब्राह्मण नुहाई फर्कदा माथिबाट भन्याड्को डिलमा आई बुहारीले आफ्ना समुरालाई यस्तो कुरा सुनाईः—“हे समुरा ! तपाइले सम्पत्ति बाँड्दा हामीलाई एकपैसा बढ्ता दिनु भएको छ र ? सँधै यही घरमा मात्र बरनु हुन्छ, अरु छोराहरूका घर चिन्नु भएको छैन ? उनिहरूका घरमा जाने खुट्टा छैनन् र ?”

बुहारीको यो कानको जाली र मुटु फुट्ने जस्तो कुरा सुन्नु पर्दा, धनपति ब्राह्मणको दिलमा सारै नै चोट लाग्यो । यसै कुराको पीरले गर्दा ब्राह्मण माहिला छोराको घरमा गई बसे । दिन बित्दै गएपछि त्यहाँ पनि यस्तै घटना घट्यो र फेरि साँहिलो छोरोको घरमा गई बसे ।

त्यहाँ पनि त्यस्तै हुँदा कान्छो छोरोको घरमा गई बसे । बुहारीहरूको डाह र ईर्ष्या पूर्ण कुरा त्यहाँ पनि अभाग्यवश सुन्नै पन्यो । विचरा बुढा न यता न उता परे । यसरी अवहेलित हुँदा अन्तमा कुनै पनि छोरा-हरूका घरमा बस्न नसकी, शरण नपाई, लाचार भई, काम दिन नसक्ने जीर्ण भएको घोडालाई घरबाट धपाई दिएकै, विचरा बुढा ब्राह्मण घरबाट निस्की बडो दुःखपूर्वक बुद्धेसकालमा भिक्षामागी जीविका गर्न थाले ।

बुद्धको सम्झना

एक दिन विचरा बुढा ब्राह्मण भिक्षामागी फक्केर कहीं एक ठाउँमा बसी रहेंदा, आफ्नो बृद्ध अवस्थालाई देखी, शरीर कमजोर भई शरीरमा कुनै हबिगत नभएको देखी, “छोरा पाउँदा कत्रो खुशियाली मनाएको थिए”, उनिहरूको विवाह गरिर्दिदा कत्रो आनन्द लागेको थियो, आज तिनै आइमाईहरूको कुरामा लागी छोराहले पनि म ज्यूदोछु कि छैन भन्ने कुरासम्मको पनि सम्झना गरेनन्” भन्ने विचार गर्दै ओक्राइ रहेको वेलामा छ वाटू उनको मनमा बुद्धको सम्झना आयो र उनले यस्तो विचार गरे :—

“धन्य ! श्रमण गौतम ! तपाइ घुस्स फुलेर कहिले पनि बस्नु हुन्न, सदा प्रसन्न चित्तगरी हँसिलो मुख लिई बस्नु हुन्छ । वहाँ कहाँ गएमा अवश्य पनि मैले केही शान्त्वना तथा सहारा पाउन सकौला ।”

यति कुरा मनमा आएपछि कुम्लो कुटुरो एक ठाउँमा राखी धनपति ब्राह्मण जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए ।

भगवान् कहाँ पुगी आफ्नो दुःखको कुरा जम्मै पोखदा, भगवान्‌ले सो जम्मै कुरालाई नपोँछिक्कन थापेर लिनु भएको मात्र नभई, ब्राह्मण प्रति करुणा राखी उनको भलोका लागि सिकाइ दिनु भएको गथाहरू कण्ठस्थ गरी हल्का हृदयलिई फर्केर आए । बुद्धको दयापूर्ण मधुर वाँची सुनेर ब्राह्मणको मन अति प्रसन्न भएको थियो । भगवान्‌ले बताउनु भएको उपायबाट ब्राह्मणको हृदयमा एक अपार आशाको लहर बज्ञ थाल्यो । जीवनको ज्योति कहीं कतै देखेको कै उनको मनमा लाग्यो र धनपति ब्राह्मण आफ्ना छोराहरू पनि सम्मिलित हुने कुनै एक समागमको प्रतीक्षामा बसे ।

पितृ सेवाको नियम

हुनत त्यस बखतमा धन पाउने छोरा छोरीले बाबु आमाको भरण पोषण गर्नु पर्छ भन्ने सामाजिक नियम नै थियो । त्यस अनुसार, पञ्चको निर्णय बमोजिम ज्यानको खतरा समेत हुन्थ्यो । तर अभाग्यवश यी धनपति ब्राह्मणका बारे कसैले, कहीं कतै कुराकानी भनसुन् गरिदिएका थिएनन् । आ-आफ्ना स्त्रीहरूका स्त्री-चरित्रमा परी ती चारजना छोराहरूले आफ्नो बाबुको स्मरणसम्म पनि गर्न सकेनन् । कामान्धताले गर्दा आफ्नो बाबु जिउँदो छ कि छैन भन्नेसम्म पनि ख्याल राख्नसकेका थिएनन् ।

एक दिन ठाँट् बाँट्का साथ एक सभामा उच्च आसनमा बसिरहेका आफ्ना छोराहरूलाई धनपति ब्राह्मणले देखे । अनि उनी त्यस सभामा गई हात उठाई “म यस सभामा केही भन्नचाहन्छु” भने । सभा-

बुद्धले स्वीकृति दिए पछि ब्राह्मणले बुद्धले सिकाई दिनु भएको गाथाहरू पढेर सुनाए । त्यस पछि सभामा खलबल चल्यो । बाबुलाई क्षन् सेवा गर्नु पर्ने अवस्थामा बुढो बाबुलाई उलटै घरबाट निकालेको अभियोग, धनपति ब्राह्मणका छोराहरूमाथि पर्न आयो । सभाषद् मध्येका केहीले “यस्तालाई काढ्नु पर्छ” भन्ने आवाज पनि उठाए । पछि धनपति ब्राह्मणका छोराहरू होशमा आई आफ्ना वृद्ध पितालाई खटमा राखी चारै दाजु भाइहरूले त्यहीबाट बोकेर घरमा लगे । घरमा पुगिसके पछि सुगन्धित तेल घसी, सुगन्धित जलले नुहाइदिई प्रत्येक छोराहरूले एक एक दोशल्ला ओढाइ दिए । चारै जना छोराहरूले प्रत्येक दिनको लागि नित्य भोजन दिने वाचा गरे । आः आफ्ना स्त्रीहरूलाई — “अवउप्रान्त अप्रमादी भई बाबुको सेवा ठहल गर” भनी चेतावनी पनि दिए ।

गुरुपूजा

छोराहरूका घरमा सु-भोजन पाउन थालेपछि धनपति ब्राह्मणको शरीर क्रमशः हृष्ट पुष्ट हुँदै गयो । अनि उनले—“यो जस्मै श्रेय भगवान् बुद्धलाई छ । वहाँले उपाय-मन्त्र नसिकाइ दिनु भएको भए, म पुनः यस स्थितिमा आउन सक्ने थिइन होला” भन्ने दिचार गरी भगवान् प्रति कृतज्ञता ज्ञापन गर्न धनपति ब्राह्मण, छोराहरूले दिएको दोशल्ला मध्ये एउटा लिई भगवान् कहाँ गए । त्यहाँ पुगिसके पछि धनपति ब्राह्मणले बुद्धसँग यसरी प्रार्थना गरे :—

“भो गौतम ! तपाईं मेरो गुरु हुनुहुन्छ । ब्राह्मणहरू गुरुलाई गुरुदक्षिणा दिन्छन् । यो दोशल्ला तपाइलाई म गुरुदक्षिणाको रूपमा

समर्पण गर्दछु । कृपया स्वीकार गर्नुहोस् !” भगवान्‌ले स्वीकार गर्नु भयो ।

‘भो गौतम ! मेरा चारै जना छोराहरूले मलाई चार नित्य भोजन दिएकाइन् । ती दिएका भोजनमध्ये तपाइलाई म दुइ भोजन चढाउँछु, म दुइ भोजन लिन्छु’ भन्दै धनपति ब्राह्मणले बुद्धलाई दुइ भोजन अर्पण गरे । भगवान्‌ले भन्नुभयो —‘कल्याण हो, ब्राह्मण ! हामी समय जानी तिक्त्रा छोराहरूका घरमा जानेछौं ।’

यस पछि भगवान् सर्वप्रथम जेठो छोरोको घरमा भोजनार्थ जानु भयो । पछि क्रमैसँग अरू भाइहरूका घरमा पनि जानु भयो ।

सबै परिवारको शरणागमन

एक दिन जेठो छोरोको घरमा एक मंगल कार्य थियो । उनले बाबुसँग मंगल भोज कसलाई खाउने भनी सोधे । धनपति ब्राह्मणले उत्तर दिए—“म, मेरा हितैषी श्रमण गौतम बाहेक अरू कसैलाई जान्दिन । अतः भगवान् प्रमुख भिक्षुसङ्ख्यालाई आमन्त्रण गर ।” छोराले पनि त्यस्तै गरे ।

भालिपलट घरमा हरियो गोबरले लीपपोत गराई, सफासुवर गराई, राम्रोसँग घर सजाई बुद्धलाई भोजनको सूचना दिए । भगवान् बुद्ध भिक्षुसङ्ख्या सहित जेठो छोरोको घरमा जानु भयो । बुद्ध प्रमुख भिक्षु-सङ्ख्यालाई प्रणीत खाद्य भोज्य चढाए । भगवान् भोजन गरिरहनु भएको बेलामा चारै दाङु भाइहरूले बुद्धलाई—“भो गौतम ! अहिले हाम्रा पितालाई हामीले राम्ररी हेरिचार गरिरहेका छौं । भविष्यमा पनि

गर्नेछौं । यस कार्यमा हामी प्रमादी हुने छैनौं” भन्दै निवेदन गर्दा उनि-हरूलाई भगवान्‌ले “यो काम कल्याण कारी हो, आमा बाबुको सेवा शुश्रूषा गर्ने काम पुराना पुराना ज्ञानीहरूले पनि गरी आएका सत्त्वरुण हुन्” भन्तु हुँदै उनिहरू सबैलाई भगवान्‌ले अनेक कुशल कर्मबारे उपदेश दिवै अन्तमा स्वयं बुद्धले पाउँनु भएको चतुरार्थसत्य धर्मको उपदेश पनि दिनु भयो । उपदेश सुनी धनपति ब्राह्मण, उनका चार छोरा र बुहारीहरू समेत स्रोतापन्न मार्गफलमा प्रतिष्ठित भए । यसप्रकार भगवान् बुद्ध धनपति ब्राह्मणको कल्याण मित्र हनुभयो^१ । अरु कुराहरू तलको मूल सूत्रमै उल्लेख भएका छन् ।

सूत्र :—

**धनपति ब्राह्मण बुद्ध कहाँ
श्रावस्तीस्थित जेतवन विहारमा^२ ।**

एक दिन धनपति (महासाल) ब्राह्मण कूत्रो लुगा लगाई जेतवन विहारमा भगवान् कहाँ गई, भगवान्सँग कुशलवार्ता गरी एक छेउमा बसे । एक छेउमा बसेका सो धनपति ब्राह्मणलाई भगवान्‌ले सोधनु भयो :—

“हे ब्राह्मण ! किन तिमीले यस्तो कूत्रो लुगा लगाएको ?”

१. अ क. आधारित । २. सं. नि. महासालसुत्त ।

“ओ गौतम ! मेरा चार छोराहरू छन् । उनिहरूले मलाई आपना पत्नीहरूका कुरा सुनी घरबाट निकालि दिए ।”

“हे ब्राह्मण ! त्यसो भए तिमीले यी गाथाहरू कण्ठस्थ गरी, तिम्रा छोराहरू पनि उपर्युक्त भएका महाजनहरूको सभामा, यी गाथाहरू (श्लोकहरू) पढेर सुनाऊ :—

१—“येहि जातेहि नन्दिस्सं, येसं च भवभिन्न्यं ।

ते मं दारेहि संपुच्छ, सा व वारेन्ति सूकरं ॥

२—“असन्ता किर मं जम्मा, तात ताता ति भासरे ।

रक्खसा पुत्ररूपेन, ते जहन्ति वयोगतं ॥

३—“अस्सो व जिण्णो निब्भोगो, खादना अपनीयति ।

बालकानं पिता थेरो, परागारेसु भिक्खति ॥

४—“अन्धकारे पुरे होति, गम्भीरे गाधमेधति ।

दण्डस्स आनुभावेन, खलित्वा पतितिष्ठती ति ॥”

अर्थ :—

१—“जसको जन्म हुँदा (म) खुशी भएको थिएँ, जसको अभिवृद्धिको कामना (भैले) गरेको थिएँ; सुँगुरलाई कुकुरले भुँकी लखेटे क्यै (आज मलाई) ती छोराहरूले पत्नीहरूका कुरा सुनी घरबाट निकाली दिए ।

२—“भैले पालि राखेका, मलाई ‘बाबु बाबु’ भन्ने मेरा छोराहरूले, अधम र नीच भई, (आज) मलाई घरबाट निकालि दिए ।

३—‘जस्तो काम दिन नसक्ने बुढौं घोडाताई खान पनि नदिई (मानिसहरूले) घरबाट धपाई पठाउँछन्, त्यस्तै गरी धनिकुलको भएर पनि मलाई दरिद्री बनाई अर्काको घरमा भिक्षा माग्नु पने गरी (मलाई घरबाट) निकालि दिए ।

४—‘आरथा नभएका त्यस्ता छोराहरू भन्दा मलाई यो मेरो लट्टी नै श्रेयस्कर छ । किन भने—लट्टीले हान्ने गाईलाई धपाउन सकिन्दै, टोक्ने कुकुरलाई हटाउन सकिन्दै, अङ्घ्यारोमा, गहिरो पानीमा लट्टी टेकेर हिड्न सकिन्दै; लट्टीको सहाराले लोट्नुबाट पनि बच्न सकिन्दै ।’

ब्राह्मणले यी गाथाहरू भगवान् कहाँ कण्ठस्थ हुने गरी पढे । एक दिन महाजनहरूका सभाषद्मा आफ्ना छोराहरू पनि भएको बेलामा (ब्राह्मणले) ती गाथाहरू पढेर सुनाएः—(माथि उल्लिखित गाथाहरू दोहन्याउने) ।

गुरु दक्षिणा

Dhamma.Digital

अनि ब्राह्मणलाई छोराहरूले घरमा लगी नुहाइदिई प्रत्येकले दोशल्ला ओढाइ दिए । एक दिन सो ब्राह्मण एउटा दोशल्ला लिई जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवान्सँग कुशलवार्ता गरे । कुशलवार्ता सकिए पछि एक छेउमा बसे । अनि सो ब्राह्मणले भगवान्लाई यसरी निवेदन गरे :—

‘भो गौतम ! हामी ब्राह्मणहरू आचार्यलाई गुरु दक्षिणा चढाउँछौ । अतः भो गौतम ! गुरु दक्षिणाको रूपमा चढाएको यो आचार्य-धन (दोशल्ला) प्रह्ण गर्नु होस् ।’ भगवान्‌ले अनुकम्पापूर्वक

अहण गर्नु भयो ।

शरणागमन

त्यसपछि सो धनीकुलका (धनपति) ब्राह्मणले भगवान्सँग यसरी प्रार्थना गरे—“धन्य, भो गौतम ! धन्य, भो गौतम ! घोष्टेकोलाई उत्तानो पारिदिवा, छोपिएकोलाई उघारिदिवा, बाटो भुलेकोलाई बाटो देखाइदिवा, अँध्यारोमा तेलको बत्ती राखिदिवा— आँखा हुनेहरूले रूप देखेहँ तपाइ गौतमले मलाई अनेक प्रकारबाट धर्म प्रकाश परिदिनु भयो । अब म, तपाइ गौतमको शरण पर्दछु, धर्म र भिक्षुसङ्गको पनि । आजदेखि तपाइ गौतमले मलाई आजीवनसम्म शरणमा आएको उपासक हो भनी धारणा गर्नुहोस् ！”



Dhamma.Digital

५. अहङ्कारी ब्राह्मण

परिचय

श्रावस्ती नगरमा एक अहंकारी नामक ब्राह्मण थिए । उनले घरका जेठापाका कसैलाई पनि सम्मान, गौरब गर्दैनथे । अहंकारी ब्राह्मण निकै अभिमानी थिए । एक दिन उनी भगवान् कहाँ जाँदा भगवान्‌ले उनीसँग केही कुरा पनि गर्नु भएन । यसबाट अहंकारी ब्राह्मणको मनमा यस्तो लाग्यो—“म जस्तो जाति कुल सम्पन्न ब्राह्मण आउँदा पनि यी श्रमण गौतम मलाई कुनै वास्ता गर्दैनन् । यिनी केही पनि जान्दा रहेन छैन् ।”

ब्राह्मणले यस्तो चिताइ रहेको कुरा भगवान्‌ले थाहा पाउनु भयो र ब्राह्मणलाई ‘अनाहक अहंकार र अभिमान गर्नु ठीक छैन’ भनी भन्नु हुँदा अहंकारी ब्राह्मणको मनमा त्रास उत्पन्न भयो—“अहो ! मनको कुरा पनि थाहा पाउन सक्ने रहेछैन, धन्य !” भन्दै आफुमा भएको अहंकार तथा अभिमानलाई त्यहीं नै अन्तगरी भगवान्‌को पाउपरी शरणमागर्ई उपासकत्व ग्रहण गरे । अरु कुरा तलको मूल सूत्रबाटै स्पष्ट बुझिनेछ ।

x

x

x

अहंकारी ब्राह्मण बुद्धकहाँ

श्रावस्तीस्थित जेतवन विहारमा^१ ।

त्यस बखतमा मानत्थद्व (अहंकारी) भन्ने ब्राह्मण श्रावस्तीमा बस्त्वथे । उनी आमालाई, बाबुलाई, आचार्यलाई, जेठा दाजुलाई समेत अभिवादन गर्दैनथे ।

एक समय, भगवान् धेरै भिक्षुहरूका बीच बसी उनिहरूलाई शर्मोपदेश गर्दै हुनुहुन्थ्यो । त्यसबखत अहंकारी ब्राह्मणको मनमा यस्तो लाग्यो—“यी श्रमण गौतम धेरै भिक्षुहरूका बीच बसी उनिहरूलाई शर्मोपदेश गर्दै छन् । म पनि श्रमण गौतमकहाँ जान्छु । यदि श्रमण गौतमले मसँग कुराकानी गरे भने म पनि उनीसँग कुरा गर्नेछु । यदि श्रमण गौतमले मसँग कुराकानी गरेनन्, भने म पनि उनीसँग कुरा गर्ने छैन ।” यति चिताई अहंकारी ब्राह्मण जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई चुपलागी एक छेउमा उभिइरहे । आफुसँग श्रमण गौतम नबोलेको देखेर अहंकारी ब्राह्मण “यो श्रमण गौतमलाई केही थाहा रहेनद्द” भनी त्यहाँबाट फर्केर जान लागेका थिए । अनि भगवान्ले अहंकारी ब्राह्मणको मनको कुरा थाहापाई अहंकारी ब्राह्मणलाई गाथाद्वारा भन्नुभयो :—

“न मानं ब्राह्मण साधु, अत्थि कस्सीध ब्राह्मण ।
येन अत्थेन आगच्छि, तमेवमनु ब्रूह्येति ॥”

१. सं. नि. मानत्थद्वसुत्तं ।

अर्थः—

“हे ब्राह्मण ! यदि कसैलाई अर्थको आवश्यकता छ भने उसले अभिमान गर्नु ठिक छैन । जुन उद्देश्यले यहाँ आएको हो सोही कुरा भन !”

“मेरो मनको कुरा श्रमण गौतमले थाहा पाए” भनी अहंकारी ब्राह्मणले त्यहाँ नै भगवान्को चरणकमलमा ढोगी म्वाई खाई, हातले पनि सुम् सुम्याई आफ्नो नाम बताए — “भो गौतम ! म अहंकारी (मानतथङ्क) हुँ, म अहंकारी हुँ !” उनको यो क्रिया देखी त्यहाँ भएका परिषद् आश्चर्य चकित भए — “कस्तो आश्चर्य ! कस्तो अचम्म !” यो अहंकारी ब्राह्मणले न आमालाई, न बाबुलाई, न आचार्यलाई, न जेठा दाजुलाई अभिवादन गर्छ ! किन्तु श्रमण गौतममाथि भने यत्तिको स्नेह र भक्ति देखाउँछ !!”

अनि भगवान्ले अहंकारी ब्राह्मणलाई भन्नुभयो —

“हे ब्राह्मण ! भयो, भयो, उठ ! ममाथि देखाएको शब्दा पुग्यो, आफ्नो आसनमा बस !”

अनि अहंकारी ब्राह्मणले आफ्नो ठाउँमा बसी भगवानसँग गाथा-द्वारा निम्न कुराहरू सोधे :—

“केसु न मानं कथिराथ, केसु चस्स सगारबो ।
क्यस्स अपचिता अस्सु, क्यस्सु साधु सुपूजिता’नि ॥”

अर्थः—

“कसमाथि अभिमान गर्नु ठीक छैन ? * कसको गौरब गर्नु असल होला ? कसको सम्मान गर्नु रास्तो होला ? कसको स्वागत गर्नु बढिया होला र कसलाई पूजा गरेमा रास्तो पूजा होला ?”

भगवान् :—

१—“मातरि पितरि चा पि, अथो जेट्टुहिं भातरि ।
आचरिये चतुर्थहिं, तेसु न मानं कयिराथ ।

तेसु अस्स सगारवो, त्यस्स अपचिता अस्सु ।
त्यस्स साधु सुपूजिता ॥

२—“अरहन्ते सीतीभूते, कतकिच्चे अनासवे ।
निहच्च मानं अत्थद्वो, ते नमस्से अनुत्तरेति ॥”

अर्थः—

१—“हे ब्राह्मण ! आमा, बाबु, जेठा दाजु, आचार्य—यी चारप्रति अहंकार अभिमान नयनु र उनिहरूमाथि गौरब राख्नु, उनिहरूलाई सम्मान गर्नु, उनिहरूको पूजा गर्नु नै रास्तो हुनेछ ।

२—“शीतल भई अरहन्त भएका, कृत-कृत्य भई अनासव भएका, अभिमानलाई दबाई निरभिमानी भएकालाई नमस्कार गनुं असल हुनेछ ।”

शरणागमन

भगवान्‌का यी उपदेश सुनेर अहंकारी ब्राह्मणले भगवान्‌सँग यसरी प्रार्थना गरे :—

“धन्य, भो गौतम ! धन्य, भो गौतम !! घोटेकोलाई उत्तानो पारिदिंदा^{१०} अँध्यारोमा तेलको बत्ती राखिदिंदा — आँखा हुनेहरूले रूप देखेछैं तपाइ गौतमले अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो । अब म, तपाइ गौतमको शरण पर्दछु, धर्म र भिक्षु सङ्घको पनि । आज-देखि तपाइ गौतमले मलाई आजीवनसम्म शरणमा आएको उपासक हो भनी धारणा गर्नु होस !”



Dhamma.Digital

६. भिक्षुक ब्राह्मण

भिक्षा मार्गदैमा भिक्षु हुँदैन

सूत्र :-

श्रावस्तीस्थित जेतवन विहारमा ।

एक दिन भिक्षुक ब्राह्मण जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवान्सँग क्षेम-कुशल वार्ता गरि सकेपछि एक छेउमा बसी भगवान्सँग निम्न प्रश्न सोधे : -

“भो गौतम ! म पनि भिक्षुक हुँ, तपाइ पनि भिक्षुक हुनुहुन्छ अने यहाँ हामीहरूको बीचमा के फरक छ ?”

भगवान्ले गाथाद्वारा भन्नुभयो : -

१—“न तेन भिक्खुको होति, यावता भिक्खुते परे ।

विश्वं धर्मं समादाय, भिक्खु होति न तावता ॥

२—“योध पुञ्चं च पार्पं च, बाहित्वा ब्रह्मचरियं ।

सङ्घाय लोके चरति, स वे भिक्खूति वुच्चती’ति ॥”

१. सं. नि. भिक्खुकसुत्तं ।

अर्थः—

१—“भिक्षा मागी हिडैमा भिक्षु हुँदैन । अकुशल धर्म ग्रहण शरूज्जेलसम्म भिक्षु हुन सक्तैन ।

२—“जसले पुण्य र पापलाई त्यागी, ब्रह्मचर्य पालनगरी, ज्ञानी-भई लोकमा विचरण गर्दछ, त्यसलाई मात्र भिक्षु भन्छन् ।”

यस्तो उत्तर पाइसके पछि भिक्षुक ब्राह्मणले भगवानसँग यसरी प्रार्थना गरे :—

“धन्य, भो गौतम ! धन्य, भो गौतम ! ! ० अँध्यारोमा बत्ती शाखिदिंदा—आँखा हुनेहरूले रूप देखेकै तपाइ गौतमले पनि मलाई अनेक प्रकारबाट धर्मप्रकाश गरिदिनु भयो । अब म, तपाइ गौतमको शरण पर्नु, धर्म र भिक्षुसङ्घको पनि । आजदेखि तपाइ गौतमले मलाई आजीवनसम्म शरणमा आएको उपासक हो भनी स्वीकार गर्नुहोस !

Dhamma.Digital

—★—

७. उदय ब्राह्मण

परिचय

उदय ब्राह्मणके घरमा तीन दिनसम्म लगातार भिक्षाको निमित्त भगवान् किन जानु भयो होला ?

उदय ब्राह्मणको भित्री हृदयरूपी दियोमा ज्ञानरूपी बत्ती बलि-रहेको बुद्धले चालपाइ सक्नु भएको थियो । त्यसैले भगवान् बुद्ध एकलै उनकहाँ तीन पटकसम्म लगातार भिक्षाको निमित्त जानु भएको हो । भगवान् बुद्ध भिक्षाको निमित्त उदय ब्राह्मणको घरमा जानु हुँदा उनले अद्वापूर्वक भिक्षा नदिएता पनि ‘आप्नो घर-द्वारमा आएका शमणलाई कंसरी भिक्षा नद्द्यौ’ भन्ने विचारले र छ्वर छिमेकीहरूले ‘त्यति भिक्षा पनि दिएन भन्नान्’ भन्ने लोकापवादबाट बच्नको लागि दुइ दिनसम्म त केही नबोली पात्रभरी भिक्षा राखिदिए । भगवान् बुद्ध पनि चुप लागी भिक्षा ग्रहण गरी फक्केर जानु भयो । तेश्रो पटकमा उदय ब्राह्मणले आफ्नो मुख टान्न सकेनन् । र—“अन्त कहीं जान सबैदेन, खानाको स्वादिमा पत्को यहीनै आउँछ” भनेर भनीहरूले । भगवान् पनि यत्तिनै चाहतु हुन्थ्यो । त्यसपछि भगवान् उनलाई उभिइकन—‘हेर ब्राह्मण ! तीन पटक भिक्षा दिनुपर्दा त तिमी यति दिक्क मान्छौ, किन्तु संसारका

मानिसले घरी घरी खेतीगरी धान फलाई देशलाई स-श्रीक तुल्याउने कुरालाई तिमीले कसरी सम्झन सकेनौ ?” भनी सोरह प्रकारको दृष्टान्तद्वारा उपदेश दिनु भयो ।

अन्तमा उदय ब्राह्मण यति प्रसन्न भए कि सपरिवार बुद्धको शरणमा गई उपासकत्व ग्रहण गरे । अरु कुरा सूत्रद्वारा नै स्पष्ट हुनेछ ।

X

X

X

सूत्र :—

उदय ब्राह्मणको घरमा

श्रावस्तीस्थित जेतवन विहारमा^२ ।

एक दिन भगवान् पूर्वाण्ह समयमा वस्त्र धारण गरी, पात्रचीवर ग्रहण गरी, जहाँ उदय ब्राह्मणको घर थियो त्यहाँ जानु भयो । उदय ब्राह्मणले भगवान्को भिक्षा-पात्र भरी भात (भिक्षा) राखिदिए । दोश्रो दिन पनि भगवान् उदय ब्राह्मणको घरमा जानुभयो । तेश्रो दिन पनि उनको घरमा जानुभयो । उदय ब्राह्मणले तेश्रो दिन पनि भगवान्को भिक्षा-पात्र भरी भात (भिक्षा) राख्दै भगवान्लाई निम्न कुरा सुनाए :—

“श्रमण गौतमत रस-लोभी रहेछ, घरी घरी यहींनै आइरहन्थ्य ।”

१. अ. क. आधारित । २. सं. नि. उदयसुत्त ।

यति कुरा सुनेपछि भगवान्‌ले ब्राह्मणलाई गाथाद्वारा निम्न
कुराहरू सुनाउनु भयो :—

१—“पुनर्पुनं चेव वपन्ति बीजं,
पुनर्पुनं वस्सति देव राजा ।
पुनर्पुनं खेतं कसन्ति कस्सका,
पुनर्पुनं धब्जमुपेति रटुं ॥

२—“पुनर्पुनं याचका याचयन्ति,
पुनर्पुनं दानपती ददन्ति ।
पुनर्पुनं दानपती ददित्वा,
पुनर्पुनं समग्रमुपेन्ति ठानं ॥

३—“पुनर्पुनं खीरनिका दुहन्ति,
पुनर्पुनं वच्छो उपेति मातरं ।
पुनर्पुनं किलमति फन्दति च,
पुनर्पुनं गव्भमुपेति मन्दो ॥

४—“पुनर्पुनं जायति मीयति च,
पुनर्पुनं सीवथिकं हरन्ति ।
मग्मं च लङ्घा अपुनव्यवाय,
न पुनर्पुनं जायति भूरिपब्बो’ति ॥”

अर्थः—

१—“घरी घरी बिउ रोच्छन्, घरी घरी बर्षाद् हुन्छ ।
घरी घरी कृषकले खेती गर्छ, घरी घरी राष्ट्रले धान भित्त्याउँछ ॥

२.—“घरी घरी याचकहरू मार्ग्छन्, घरी घरी दानपतिहरू दिन्छन् ।
घरी घरी दिएरनै दानपतिहरू स्वर्गलोक पुग्छन् ॥

३.—“घरी घरी गोठालाहरू दूध डुहुन्छन्,
घरी घरी बाढ्हा बाढ्ही माउ कहाँ पुग्छन् ।

घरी घरी मावहरू हैरान् भएर चटपटाउँछन् ,
घरी घरी अज्ञानीहरू गर्भमा जान्छन् ॥

४—“घरी घरी जन्मन्छन्, मर्क्षन्,
घरी घरी मशानमा लग्छन् ।

अपुनर्जन्मको बाटो पाई, घरी घरी बुद्ध जन्मदैन ॥”

यो कुरा सुनी उदय बाह्यण प्रसन्न भई भगवान्संग यसरी
प्रार्थना गरे :—

“धन्य, भो गौतम ! धन्य, भो गौतम !! घोष्टेकोलाई उत्तानो
आरि दिवाँ०, आँखा हुनेहरूले रूप देखेकै तपाइ गौतमले मलाई अनेक

१. ७ पृष्ठमा कै

प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो । अब म, तपाइ गौतमको शरण पर्दछु, धर्म र भिक्षुसङ्घको पनि । आजदेखि तपाइ गौतमले मलाई आजीवनसम्म शरणमा आएको उपासक हो भनी धारणा गर्नु होस !”

—★—



८. सङ्गारव नामक ब्राह्मण

परिचय

त्रिपिटकमा कतिपय सङ्गारव नामका ब्राह्मणहरूको उल्लेख भएको पाइन्छ । यहाँ त्यसै मध्येका एकजना सङ्गारव ब्राह्मणको बारे सूत्र अनुसार परिचय दिइन लागेको हो ।

यी सङ्गारव ब्राह्मण, आयुष्मान आनन्द गृहस्थीछंदाका साथी हुन् । कहीले काँही आयुष्मान् आनन्दको मनमा आफ्नो साथी सङ्गारवको बारेमा यस्तो विचार उत्पन्न हुन्थ्यो—“म जस्तो साथी भइक्न पनि सङ्गारव ब्राह्मणको विचार धारामा र विश्वासमा सुधार ल्याउन नसक्नु दुःखको कुरा हो । भगवानसँग भेट गराइदिन पाएमा अवश्यमेव सङ्गारव ब्राह्मणको विचार र विश्वासमा परिवर्तन आई मिथ्या विश्वास हटन सक्नथ्यो ।” यस्तो विचार भएको हुँदा, एक दिन आयुष्मान् आनन्दले उचित अवस्था विचारगरी, भगवान्‌लाई सङ्गारव ब्राह्मणको घरमा जानु हुन अनुरोध गर्नु भएको थियो । आयुष्मान् आनन्दले सङ्गारव ब्राह्मणको घरमा जानको निमित्त गरेको अनुरोधबाट नै बुद्धले आयुष्मान् आनन्दको अनसाय बुझिहाल्नु भयो^३ । अरु विशेष कुरा सूत्रबाट स्पष्ट हुनेछ ।

X

X

X

१. अ. क. आधारित ।

सूत्र :—

सङ्गारव ब्राह्मणको विश्वास

श्रावस्तीस्थित जेतवन विहारमा^१ ।

सङ्गारव नामक ब्राह्मण श्रावस्ती नगरमा बस्तथे । उनी जल शुद्धिक (पानीले शुद्धि हुन्छ भने विश्वास गर्ने) थिए । पानीद्वारा नै शुद्ध हुन्छ भन्ने कुरामा विश्वास गर्दथे । त्यसैले उनी बिहान र बेलुकी डुब्ने पानी भएको ठाउँमा नुहाउनको निमित्त जान्थे ।

एक दिन आयुष्मान् आनन्द पूर्वाणि समयमा वस्त्र धारण गरी, पात्र-चौवर ग्रहण गरी श्रावस्ती नगरमा भिक्षाटन गरी भोजनोपरान्त भगवान् कहाँ जानु भयो । त्यहाँ गई भगवान्‌लाई बन्दनागरी एक छेउमा बस्नु भयो । त्यसपछि आयुष्मान् आनन्दले भगवानसँग यस्तो अनुरोध गर्नु भयो :—

“भन्ते ! यहाँ सङ्गारव भन्ने एक जलशुद्धिक ब्राह्मण श्रावस्ती नगरमा बस्तद्धन् । उनी पानीलाई नै शुद्ध मान्दद्धन् । शुद्ध हुनको लागि बिहान र बेलुकी डुब्ने पानी भएको ठाउँमा नुहाउन जान्छन् । अनुकम्पा राखी सङ्गारव नामक ब्राह्मणको घरमा पाल्नु भए बेश हुन्थयो कि ?” भगवान्‌ले आयुष्मान् आनन्दको अनुरोधलाई स्वीकार गर्नु भयो ।

१. सं. नि. सङ्गारवसुत् ।

भोलिपलट भगवान् पूर्वाण्ह समयमा वस्त्र धारणगरी, पात्र-चौवर ग्रहणगरी, जहाँ सङ्घारव नामक ब्राह्मणको घर थियो त्यहाँ जानु भयो र बिच्छथाइ राखेको आसनमा बस्नु भयो । त्यसपछि सङ्घारव ब्राह्मण भगवान्को अगाडि गए । अनि उनले भगवान्सँग सम्प्रोदन गरे । सम्प्रोदनीय कुराकानी गरिसके पछि एक छेउमा बसे । एक छेउमा बसेका सो सङ्घारव ब्राह्मणलाई भगवान्ले निम्न कुरा सोधनु भयो :—

“हे ब्राह्मण ! साँच्चै होकि क्या हो तिमी जलशुद्धिक रे ? के पानीले नै शुद्धि हुन्छ भन्ने कुरा मान्दछौ ? शुद्ध हुनको लागि तिमी बिहान र बेलुकी ढुब्ने पानी भएको ठाउँमा नुहाउन जान्द्छौ रे !”

“साँच्चै हो, भन्ते !”

“हे ब्राह्मण ! त्यसमा के देखेर तिमी जलशुद्धिक भएका हौत ? के देखेर पानीले शुद्ध हुइन्छ भन्ने आशा गरेको त ? के देखेर बिहान र बेलुकी पानीमा ढुबी ढुबी नुहाएको त ?”

“भो गौतम ! जुन पाप दिउसो गरेको हुन्छु, सो पापलाई साँझको स्नानद्वारा पखालि दिन्छु; जुन पाप रातमा गरेको हुन्छु, सो पापलाई बिहानको स्नानद्वारा पखालि दिन्छु । यही कारण देखेर म जलशुद्धिक भएको हुँ । पानीले नै शुद्ध हुइन्छ भन्ने विश्वास गर्दछु । त्यसैले म बिहान र बेलुकी पानीमा ढुबी ढुबी नुहाउँछु ।”

अनि भगवान्ले गाथाद्वारा यस्तो उपदेश दिनु भयो :—

“धम्मो रहदो ब्राह्मण सीलतित्थो,
अनाविलो सब्बि सतं पसत्थो ।

यत्थहवे वेदगुनो सिनाता,
अनल्लगता व तरन्ति पारंति ॥”

अर्थ :—

“धर्म नै तलाउ हो, निमेल शील नै तीर्थ हो,
यसैलाई सभ्यजन प्रशंसा गर्दछन् ।
जहाँ ज्ञानीहरू शरीर नै नभिजाई
नुहाई, पार तरेर जान्छन् ।

शरणागमन

भगवान् बाट यस्तो उपदेश सुनेपछि, सङ्गारव ब्राह्मणले भगवान्-सँग यसरी प्रार्थना गरे :—

“धन्य, भो गौतम ! धन्य भो गौतम ! ! ० आजदेखि तपाइ
गौतमले मलाई आजीवनसम्म शरणमा आएको उपासक हो भनी धारणा
गर्नुहोस ! ”

—★—

९. उज्जय ब्राह्मण

सूत्र :—

हिंसायुक्त यज्ञलाई बुद्ध प्रशंसा गर्दैनन्
श्रावस्तीमा^१ ।

एक दिन उज्जय ब्राह्मण जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । अनि भगवान्‌सँग कुशल वार्ता गरे । त्यसपछि एक छेउमा बसी उनले भगवान्‌सँग यस्तो कुरा सोधे :—

“भो गौतम ! तपाइ पनि यज्ञको प्रशंसा गर्नु हुन्छ कि ?”

“हे ब्राह्मण ! म सबै यज्ञको प्रशंसा गर्दिन । न त म सबै यज्ञको अप्रशंसा नै गर्दू । जुन यज्ञमा गाई, बोका, कुखुरा, सुगुर काटिन्छन् बा अन्य प्राणीहरूको हिंसा हुन्छ त्यस्तो यज्ञलाई म प्रशंसा गर्दिन । किनभने, यस्तो प्रकारले हिंसा हुने यज्ञमा अरहन्त बा अरहत-मार्गमा लागेकाहरू उपस्थित हुँदैनन् ।

“हे ब्राह्मण ! जुन यज्ञमा न गाई काटिन्छ, न बोका काटिन्छ, न कुखुरा काटिन्छ, न सुगुर काटिन्छ, न त विविध प्रकारका प्राणीहरू नै

१. अ. नि. उज्जयसुत्तं ।

काटिन्द्वन् ; त्यस्ता यज्ञलाई र नित्यदान तथा अनुकूल-दानलाई म प्रशंसा गर्छु । किनभने— यस्तो प्रकारको अहिंसाद्वाट हुने यज्ञमा मात्रै अरहन्त वा अरहतमार्गमा लागेकाहरू उपस्थित हुन्द्वन् ।”

यति भन्तु भई पुनः यसरी गाथा भन्तु भयो :—

१—“अस्समेधं पुरिसमेधं सम्मापासं वाजपेयं निरगलं ।
महायज्ञा महारम्भा, न ते होन्ति महफला ।

२—“अजेलका च गावो च, विविधा यत्थ हज्बरे ।
न तं सम्मगता यज्ञं, उपयन्ति महेसिनो ॥

३—“ये च यज्ञ्या निरारम्भा, यजन्ति अनुकूलं सदा ।
अजेलका च गावो च, विविधा नेत्थ हज्बरे ।
तं च सम्मगता यज्ञं, उपयन्ति महेसिनो ॥

४—“एतं यजेथ मेधावी, एसो यज्ञो महफलो ।
एतं हि यजमानस्स, सेय्यो होति न पापियो ।
यज्ञो च विपुलो होति, पसीदन्ति च देवता’ति ॥”

अर्थ :—

१— “अश्वमेघ, पुरुषमेध, सम्मापास (भाला आदिले रोपेर मानें यज्ञ), बाजपेय (सोमरस पिउने यज्ञ , विविध प्राणीहिंसा (निरगल), महत्हिंसा हुने महायज्ञहरू (यस्ता यज्ञ) महत्फलदायी हुँदैनन् ।

२—“न त बोका, गाई आदि विविध प्राणीहरूको हिंसा हुने यज्ञस्थलमा महर्षिहरू उपस्थित हुन्छन् ।

३—“जुन यज्ञमा हिंसा हुँदैन, प्राणीहरूलाई भय हुँदैन, जहाँ अनुकूल (परम्परागत) दानमय पुण्य हुन्छ, जहाँ बोका, गाई इत्यादि प्राणीहरू मारिन्न त्यस्ता समग्र यज्ञहरूमा महर्षिहरू उपस्थित हुन्छन् ।

४—“मेधावीहरूले यस्तो यज्ञ गर्नुपर्छ । यस्तो यज्ञको फल महान हुन्छ । यस्तो यज्ञ गर्नाले पाप हुँदैन, श्रेयस्कर हुन्छ । यस्तो यज्ञ विपुलफलदायी हुन्छ र देवताहरू पनि प्रसन्न हुन्छन् ।”

X

X

X

सूत्र :—

इह लौकिक सुख

फेरि एक दिन उज्जय ब्राह्मण जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । अनि भगवान्सँग कुशलवार्ता गरे^१ । त्यसपछि एक छेउमा बसी उनले भगवान्सँग विनयपूर्वक भने कि :—

“भो गौतम ! हामीहरू प्रवास जान लागेकाछौं । हामीहरूलाई तपाइले त्यस्तो धर्मोपदेश दिनुहोस्, जुन हाम्रो लागि सन्दृष्टिक (यसै जनममा) हित र सुख होस्, सम्परायिक हित र सुख पनि होस् ।”

“हे ब्राह्मण ! (१) उत्थान सम्पदा, (२) आरक्ष सम्पदा, (३) कल्याण मित्रता र (४) समजीविता—यी चार धर्मले (गुणले) कुलपुत्रहरूलाई सन्दृष्टिक-हित र दृष्टधर्म-सुख हुन्छ ।

१. अ. नि. उज्जयसुत्तं ।

चार-सम्पदा—(१) “हे ब्राह्मण ! उत्थानसम्पदा भनेको केहो भने—कुलपुत्र जुन कामले जीविका गर्दछ—. चाहे त्यो कृषीकर्मले, व्यापारले, गोरक्षाले, आपनै कामकाजले, राजाको नोकरीले अथवा अन्य शिल्पले होस्— त्यस काममा दक्ष हुन्छ, क्रियाशील हुन्छ, त्यो त्यो काममा उपाय र परीक्षणकारी हुन्छ, कामकाज गर्नमा सक्षम हुन्छ, संविधान गर्नमा सक्षम हुन्छ । यसैलाई उत्थानसम्पदा भन्दछन् ।

(२) “हे ब्राह्मण ! आरक्षसम्पदा भनेको के हो भने— आफ्नै उत्थान-बल-वीर्यले, बाहुबलले पसिना बगाई धर्मपूर्वक आज्ञन गरेको भोगसम्पत्ति कुलपुत्रको हुन्छ । उसले त्यो सम्पत्ति रक्षा गर्दछ, व्यवस्था गर्दछ—“यो मेरो सम्पत्ति राजाले हरण नगरून्, चोरले चोरी नगरोस्, अस्तिबाट विनाश हुन नपाओस्, पानीबाट विनाश हुन नपाओस्, अनधिकारी व्यक्तिको हातमा नपरोस् ।” यसैलाई आरक्षसम्पदा भन्दछन् ।

(३) “हे ब्राह्मण ! कल्याण-मित्रता भनेको केहो भने—जुन गाउँमा बा निगममा कुलपुत्र बस्तछन्, त्यसै गाउँका गृहपति पुत्र, तन्नेरी बा बुढा, अथवा वृद्धस्वभावका — जो श्रद्धा सम्पन्न, शील सम्पन्न, त्याग सम्पन्न, प्रज्ञा सम्पन्न छन्— त्यस्तासेंग बसोबास गर्छ, बोलचाल गर्छ, छलफल गर्छ, सतसंगत गर्छ । जस्तो उनिहरूको श्रद्धा-सम्पदा हुन्छ, त्यस्तै श्रद्धा-सम्पदा आफुले पनि अनुरक्षा गर्छ, जस्तो उनिहरूको शील-सम्पदा हुन्छ, त्यस्तै शील-सम्पदा आफुले पनि अनुरक्षा गर्छ, जस्तौ उनिहरूको त्याग-सम्पदा हुन्छ, त्यस्तै त्याग-सम्पदा आफुले पनि अनुरक्षा गर्छ; जस्तो उनिहरूको प्रज्ञा-सम्पदा हुन्छ, त्यस्तै प्रज्ञा-सम्पदा आफुले पनि

अनुरक्षा गर्छ । उनिहरूसँग बसोबास गर्छ, बोलचाल गर्छ, छलफल गर्छ, सत्संगत गर्छ । यसैलाई कल्याण-सम्पदा भन्दछन् ।

(४) ‘हे ब्राह्मण ! समजीविका भनेको केहो भने—कुलपुत्रले भोगको आय पनि जानी, भोगको व्यय पनि जानी समजीविका गर्दछ । न अति धेरै खर्चगर्छ, न अति कम नै खर्चगर्छ—‘यति मेरो आय छ, व्ययभन्दा आय नै बढता छ; न कि मेरो व्यय आयभन्दा बढी छ ।’ जस्तो कि तुलाधर वा तुलाधर-अन्तेवासीले ताराङ्गु जोख्दा थाहा पाउँछ कि—‘यति राखे कम हुन्छ, यति राखे बढता हुन्छ ।’ यस्तै प्रकार, कुलपुत्रले भोगको आय र व्ययलाई बुझेर सम (बराबर) जीविका गर्दछ, न धेरै बढता, न धेरै कम—यस्तिले मेरो आय, व्ययभन्दा बढता हुन्छ; यस्तिले मेरो आय, व्ययभन्दा कमै हुन्छ ।

“हे ब्राह्मण ! यदि, त्यो कुलपुत्रले अल्प आथगरी अधिक व्यय गर्छ भने, उसलाई लोकले भन्दछ कि—‘उदुम्बर (डुम्बी) फल खाए क्यै यस कुलपुत्रले भोग खाइरहेछ (उडाइ रहेछ) ।’ यदि, त्यो कुलपुत्रले धेरै आय भएर पनि कम खर्चगरी कष्ट पूर्वक जीविका गर्दछ भने,—‘बुढो हुन नपाउँदै यो कुलपुत्र मर्नेछ’ भनी लोकले भन्दछ । जब, कुलपुत्रले भोगको आय र व्यय बुझी, न धेरै न थोरै खर्चगरी समजीविका गर्दछ—यसैलाई समजीविका भन्दछन् ।

‘हे ब्राह्मण ! यसैप्रकार भोगसम्पत्तिले सुसम्पन्न हुनेको चारवटा अपाय मुखहरू (नरान्ना बाटा) हुन्छन् :—

“(१) स्त्रीधूर्त, (२) सुराधूर्त, (३) अक्षधूर्त (जुवाडी) र (४) पाप (खराब, बदमास) मित्रता तथा पापसहाय र पापविश्वासी ।

जस्तो कि— महान तलाउको चारवटा मुहानहरू छन् । त्यम् पुरुषले जुन पानी आउने मुहान हुन् तिनिहरूको मुख बन्द गर्छ, जुन पानी जाने मुख हो सो खांलिदिनछ । यसप्रकार त्यों तलाउको पानी सुक्ने सम्भावना हुन्छ र मुसलधारा पानी नपर्ने हुनाले बढ्ने सम्भावना पनि हुँदैन । यसरी त्यो सुसम्पन्न व्यक्तिको भोगसम्पत्ति स्त्रीधूर्तादि चारवटा मार्गद्वारा विनाश हुन्छ ।

“हे ब्राह्मण ! यसप्रकार भोगसम्पत्तिले सुसम्पन्न हुनेको चारवटा आय मुखहरू हुन्छन् :—

“(१) स्त्रीधूर्त हुँदैन, (२) सुराधूर्त हुँदैन, (३) अक्षधूर्त हुँदैन र (४) कल्याणमित्रता, कल्याणसहायक र कल्याण विश्वासी हुन्छ ।

“जस्तो कि— महान तलाउको चारवटा मुहानहरू छन् । त्यस पुरुषले जुन पानी आउने मुख हो सो खोलिदिनछ, जुन पानी जाने मुख हो सो बन्द गरि दिन्छ । यसप्रकार त्यो महान तलाउको पानीको वृद्धि नै हुन्छ, मूसल धारे पानी पनि पर्ने हुनाले घट्दैन । यसरी त्यो सुसम्पन्न व्यक्तिको भोगसम्पत्ति विनाश हुन्न ।

“यी चारवटा धर्म (गुण) द्वारा कुलपुत्रको सन्दृष्टिक (इहलोक) हिताय र दृष्टधर्म-सुखाय हुन्छ ।”

सम्परायिक सुख

चार-सम्पदा — “हे ब्राह्मण ! (१) अद्वा-सम्पदा, (२) शील-सम्पदा, (३) त्याग-सम्पदा र (४) प्रज्ञा-सम्पदा—यी चारवटा गुण धर्मले कुलपुत्रको सम्परायिक-हिताय र सुखाय हुन्छ ।

१—“हे ब्राह्मण ! अद्वा-सम्पदा भनेको के हो भने—यहाँ कुलपुत्र अद्वालु हुन्छ, तथागतको बोधिमा यसरी अद्वा राख्दछ :—‘उनै भगवान् अरहत् सम्यक् सम्बुद्ध, विद्याचरण सम्पन्न, सुगत, लोकविद्, अनुत्तर, पुरुषदम्य सारथी, देवमनुष्यका शास्ता, बुद्ध, भगवान् हुन् ।’ यसैलाई ‘अद्वा-सम्पदा’ भन्दछन् ।

२—पञ्चशील—“हे ब्राह्मण ! शील-सम्पदा भनेको के हो भने—यहाँ कुलपुत्र (१) प्राणातिपात (प्राणीहिंसा) बाट अलग रहन्छ, (२) अदिशादान (चोरी) बाट अलग रहन्छ, (३) कामेसुमिष्याचार (व्यभिचार) बाट अलग रहन्छ, (४) मृषावादबाट अलग रहन्छ र (५) सुरा, मेरय, मद्य, प्रमादस्थानबाट अलग रहन्छ; यसैलाई ‘शील-सम्पदा’ भन्दछन् ।

३—“हे ब्राह्मण ! त्याग-सम्पदा भनेको के हो भने—यहाँ कुलपुत्र निर्लोभी भई, त्यागी भई, शुद्ध-हातले दानकार्यमा अग्रसर भई, याचक पात्र भई, दानसंविभागरत भई घर बस्थ; यसैलाई ‘त्याग-सम्पदा’ भन्दछन् ।

४—“हे ब्राह्मण ! प्रज्ञा-सम्पदा भनेको के हो भने—यहाँ कुलपुत्र प्रज्ञावान् हुन्छ, उद्यास्तगामिनी प्रज्ञाले सुसम्पन्न हुन्छ, आर्य-निर्वेदिक सम्यक् दुःखक्षयगामिनी प्रज्ञाले सम्पन्न हुन्छ; यसैलाई ‘प्रज्ञा-सम्पदा’ भन्दछन् । उक्त चार गुण-धर्मद्वारा कुलपुत्रको सम्परायिक-हित र सम्परायिक-सुख हुन्छ ।”

यति भनुभए पछि पुनः निम्न गाथा भनु भयो :—

१—“उद्भाता कम्मधेयेसु, अप्पमत्तो विधानवा ।

समं कप्पेति जीविकं, सम्भतं अनुरक्खति ॥

२—“सद्भो सीलेन सम्पन्नो, वद्ब्यू वीतमच्छरो ।

निच्च मगं विसोधेति, सोत्थानं सम्परायिकं ॥

३—“इच्छे ते अट्ट धम्मा च, सद्भस्स घरमेसिनो ।

अक्खाता सञ्चनामेन, उभयत्थ सुखावहा ॥

४—“दिदुधम्महितत्थाय, सम्परायसुखाय च ।

एवमेतं गहडानं, चागो पुञ्जं पवड्हती’ति ॥”

अर्थ :—

Dhamma.Digital

१—“कामकाजमा वीर्यसम्पन्नता, अप्रमादी, व्यवधान सम्पन्नता, समजीविका, प्राप्तधनको जसले रक्षा गर्दछ;

२—“श्रद्धालु, शीलसम्पन्न, संस्मरणशील, मात्सर्यरहित, हरबखत मार्ग शोधनगरी सम्परायिक-हितको लागि जसले काम गर्दछ;

३—“त्यस्तो श्रद्धापूर्वक घर बस्ने गृहस्थीलाई, सत्यको नामबाट अनेका यी आठ गुण धर्महरू उभयार्थ सुखावहका निमित्त हुन्छन् ।”

४—‘गृहस्थीहरूका निमित्त भनिएका यी आठ गुण धर्महरूले, दृष्टधर्म हितार्थ र सम्परायिक सुखावह हुन्छ । त्यागले पुण्य अभिवृद्धि हुन्छ ।’

(यति उपदेश सुनेर उज्जय ब्राह्मणले भगवानलाई अभिनन्दन गरे ।)



१०. अग्निक भारद्वाज ब्राह्मण

परिचय

मन्त्र सहित काठको घर्षणद्वारा आगे निकाली त्यही आगोद्वारा यज्ञ यागादि र अरु काम गर्ने सम्प्रदाय बा व्यक्तिलाई अग्निहोत्र घर्म मान्ने भन्दछन् । अर्थात् अग्निहोत्री भन्दछन् । यी ब्राह्मण पनि सोही सम्प्रदायका र भारद्वाज गोत्रका पनि भएको हुँदा ‘अग्निक भारद्वाज’ भनी सङ्घयन कारकले नाउँ राखि दिएको हो । यी ब्राह्मण श्रावस्ती नगरमा बस्दथे ।

भगवान्-सँग पहिलो पटक भेट हुँदा, भगवान्-ले वसल-सूत्रमा दिनु भएको उपदेश सुनी, अग्निक भारद्वाज ब्राह्मण त्रि-शरणमा गई उपासकत्व ग्रहणगरेको र दोथो पटक भेट हुँदा, अग्निक-सूत्रमा दिनु भएको उपदेश सुनिसके पछि मिक्कु सङ्घमा प्रवर्जित भई उपसम्पन्न भए पछि उनले अहंत, फल समेत प्राप्त गरेको कुरा सूत्रबाटै बुझिन्दै^३ । अरु विशेष कुराहरू तल उल्लिखित मूल सूत्रहरूमा नै स्पष्टछन् ।

X

X

X

१. अ. क. आधारित ।

सूत्रः—

अग्निक ब्राह्मणको अग्निहोत्र

यस्तो मैले सुने^१ ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिक महाजनको जेतवन विहारमा बस्तु भएको थियो ।

एक दिन भगवान् पूर्वाण्ह समयमा वस्त्र लगाई पात्र-चीवर ग्रहण गरी श्रावस्तीमा भिक्षाटनको लागि जानु भयो ।

त्यस बख्तमा अग्निक भारद्वाज ब्राह्मणको घरमा आहुतिको लागि आगो बालि राखेको थियो । अनि भगवान् श्रावस्ती नगरमा सपदान (घर घर पिच्छे) भिक्षाटन गर्दै क्रमशः अग्निक भारद्वाज ब्राह्मणको घरतिर लाग्नु भयो । अग्निक भारद्वाज ब्राह्मणले पनि आफ्नै घरतिर भगवान् आइरहनु भएको परेबाट देखे । अनि भगवान्-लाई बसो भने :—

“हे मुण्डक, हे थ्रमणक, हे वसलक (वृषल, शूद्र) त्यहीं नै बस ! त्यहीं नै बस !!”

कसलाई शूद्र भन्दछन् ?

आफुलाई यस्तो भनेको सुन्दा भगवान्-ले अग्निक भारद्वाज ब्राह्मणसँग यसरी सोध्नु भयो :—

१. सुत, नि. वसलसुत ।

“हे ब्राह्मण ! कस्तो काम गर्नेलाई र कसलाई वसल (वृष्टल) भन्दछन् भन्ने कुरा के तिमीलाई थाहा छ ?”

भारद्वाजः—

“भो गौतम ! थाहा छैन । कसलाई वृष्टल (शूद्र) भन्दछन्, कस्तो काम गर्नेलाई वृष्टल भन्दछन्, त्यो मलाई केही पनि थाहा छैन । अतः तपाइले मलाई त्यसतो धर्मोपदेश दिनु भए बेश हुने थियो, जुन उपदेशद्वारा ‘कसलाई र कस्तो गर्नेलाई वृष्टल भनिन्छ’ भन्ने कुरा थाहा पाउन सकुँ ।”

भगवान्ः—

“हे ब्राह्मण ! त्यसो भन्दौ भने राम्ररी मन लगाएर सुन, म बताउने छु ।”

“हवस” भनी अग्निक भारद्वाज ब्राह्मणले भगवान्‌लाई उत्तर दिए । त्यस पछि भगवान्‌ले उनलाई निस्न कुराहरू गाथाद्वारा^३ मुनाउनु भयो :—

१. “जो मानिस कीधी, वैरी, पापी र मिथ्यादृष्टि भएको हुन्छ; उसलाई ‘वृष्टल’ भनिन्छ भनी जान ।

२. “जसले योनिज र अण्डजलाई हिंसा गर्द, प्राणीमाथि दया गर्दैन; त्यस्तालाई ‘वृष्टल’ भनिन्छ भनी जान ।

१. गाथाको अर्थमात्रै यहाँ दिइएको छ ।

३. ‘जसले गाउँ, निगममा चोरी ढँकैतो मारपीट गर्दछ; त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

४. ‘गाउँ बा जङ्गलमा बस्नेहरूले ‘यो मेरो हो’ भनी ममायन गरी राखेको वस्तुलाई जसले चोरी गरी बा खोसेर लिन्छ; त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

५. “जो अकासिंग ऋणलिन्छ र पछि साहूले सो ऋण माग्न आउँदा ‘तिच्रो ऋण कहाँ छ र !’ भन्दै भागदछ; त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

६. “जसले कुनै वस्तु लिने लालसाले बटुवाहरूलाई कुटपिट गरेर केही वस्तु लिन्छ; त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

७. “जसले, आफ्नो कारणले वा अकाको कारणले अथवा द्वनको कारणले, साक्षि बकाउँदा ‘छूठो’ बोलदछ; त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

८. “जो मानिस, ज्ञातिको वा साथीको स्त्रीलाई जर्जस्ती वा घासनाजन्य प्रेमले राखदछ; त्यसलाई ‘वृषल’ भनिन्छ भनी जान ।

९. “जो समर्थ भएर पनि आफ्ना असमर्थ वृद्ध आमा बाबुलाई अरण पोषण गर्दैन; त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

१०. ‘जसले, आमा बाबु, भाइ, बहिनी अथवा शासुलाई पिट्दछ वा गालीगर्दै; त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

११. “जसले, अर्थ (हित) को कुरा सोङ्खा अनर्थ (अहित) कुरा बताउँछ अथवा अस्पष्ट शब्दमा बताइः दिन्छ; त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

१२. “जसले, पाप कर्म गरी, ‘अरूले थाहा नपाओस्’ भन्ने इच्छा गर्दछ; त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

१३. ‘जसले, परकुलमागई राम्ररी खाएर आफु कहाँ आउँदा खाउन चाहौदैन; त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

१४. “जसले ब्राह्मणलाई, श्रमणलाई अथवा अरु याचकलाई मृषावादद्वारा कुक्याउँछ, त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

१५. “जसले, खाने बेलामा उपस्थित हुन आउने ब्राह्मण वा श्रमणलाई केही नदिई उलटै गाली गर्दछ; त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

१६. “जो कुनै चोज माथि मोहित भई त्यो चोज लिनको निमित्त असत्य बोलदछ; त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

१७. “जो आफुलाई बढाई अर्कालाई हो”च्याएर, अहंकारलिई नीच काम गर्दछ; त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

१८. “जो, रिसाहा, लोभी, नीच वृत्ती, कञ्जुस, छली, निर्लज्जी, कुकर्मगर्नमा डर मान्दैन; त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

१९. “जसले बुद्धलाई, उनको आवकलाई र परिव्राजकलाई अथवा गृहस्थीलाई निन्दा गर्छ; त्यस्तालाई ‘वृषल’ भनिन्छ भनी जान ।

२०. “जो अरहत् नभईकन पनि ‘अरहत् हुँ’ भन्दछ, त्यो, ब्रह्मलोक सहित सबै लोकको निमित्त चोर हुन्छ । यही नै सबैन्दा अधम ‘वृषल’ हो । अहिले तिमीलाई वृषल (शूद्र) सम्बन्धीबारे उक्त बीश प्रकारका कुराहरू बताएँ ।

जातिले ब्राह्मण हुँदैन कर्मले नै हुन्छ

२१. “जातिले वृषल (शूद्र) हुँदैन, नत जातिले नै ब्राह्मण हुन्छ । कर्मले नै वृषल (शूद्र) हुन्छ, कर्मले नै ब्राह्मण पनि हुन्छ ।

२२. “निम्न निदर्शनले पनि यो कुरा बुझ्न सकिन्छ कि :—

सोपाक भन्ने एक शूद्र-पुत्र थिए, पछि उनी ‘मातङ्ग’ नामले ऋषि भई प्रख्यात भए ।

२३. “जब मातङ्ग ऋषिले सुदुर्लभ परम-पद प्राप्तगरे, तब उन-कहाँ सेवा शुश्रुषाको लागि धेरै क्षत्री र ब्राह्मणहरू आए ।

२४. “उनो कामरागलाई दमनगरी, निर्मल महापथमा पुगे पछि देवयानमा आरोहण गरी ब्राह्मणलोक पुगे ।

२५. “अध्यायक कुलमा जन्मेका, मन्त्र पढ्ने ब्राह्मणहरू पनि धेरै पाप कर्ममा लागेका देखिन्दून ।

२६. “प्रत्यक्ष निन्दा, अपवाद हुने, सम्परायिक दुर्गतिमा जाने यस्तो अपायगामी काम पनि जातिले रोक्न सक्दैन ।

२७. “जातिले शूद्र हुँदैन, जातिले ब्राह्मण पनि हुन सक्दैन, कर्मले शूद्र हुन्छ, कर्मले ब्राह्मण पनि हुन्छ ।”

शरणागमन

भगवान्‌ले यति भन्नु भए पछि, अग्निक भारद्वाज ब्राह्मणले भगवान्‌लाई यसरी प्रार्थना गरे :—

‘धन्य, भो गौतम ! धन्य, भो गौतम !! घोष्टो परेकोलाई उत्तानो पार्चिदिंदा’^१, अङ्घारोमा तेलको बत्ती राखिदिंदा आँखा हुने-हरूले रूप देखे भई तपाइ गौतमले मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो । अब म, तपाइ गौतमको शरण पछु, धर्म र भिक्षुसङ्घको पनि । आजदेखि आजीवनसम्म शरणागत उपासक हो भनी मलाई स्वीकार गर्नुहोस् ।’

X

X

X

सूत्र —

त्रैविद्यले यो पायस पाउँछ

अर्कों एक समय भगवान् राजगृहस्थित वेणुवनको कलन्दक निवापमा बस्नु भएको थियो^२ ।

१. हेर पृष्ठ १७ । २. सं. नि. अग्निकसुत्त ।

त्यस बखतमा अग्निक भारद्वाज ब्राह्मण—“अग्निहोम गरौँला, अग्निहोत्र गरौँला” भनी पायसमा घिउ मिलाउँदै थिए । भगवान् पनि पूर्वाण्ह समयमा वस्त्र लगाई पात्र-चीवर ग्रहणगरी राजगृह नगरमा भिक्षा याचनार्थ जानुभयो । राजगृह नगरमा सपदान चारिका (घर-घरपिढ्छे) गर्दै क्रमशः अग्निक भारद्वाज ब्राह्मणको घरमा जानुभयो र एक ठाउँमा उभिइरहनु भयो । यसरी उभिइरहनु भएको देखेर आग्निक भारद्वाज ब्राह्मणले भगवान्सँग गाथाद्वारा निम्न कुराहरू भने :—

“तीहि विज्जाहि सम्पन्नो जातिमा सुतवा बहू ।
विज्जाचरण सम्पन्नो, सोमं भुञ्जेय्य पायासंति ॥”

अर्थ :—

“जो तीन विद्या सम्पन्न, जाति सम्पन्न, बहुश्रुत, विद्या चरण सम्पन्न छ, त्यसैले मात्र यो पायस खान पाउँछ ।”

Dhamma.Digital

त्रैविद्य कसलाई भन्छन् ?

भगवान्ले पनि गाथाद्वारा निम्न उत्तर दिनु भयो :—

१—“बहुं पि पलपं जप्पं, न जच्छाहोति ब्राह्मणो ।
अन्तो कसम्बु सङ्क्लिष्टो, कुहना परिवारितो ॥

२—“पुब्बेनिवासं यो वेदी, समापायं च पस्सति ।
अथो जातिक्षयं पत्तो, अभिज्ञावोसितो मुनि ॥

३—“एताहि तीहि विज्जाहि, तेविज्जो होति ब्राह्मणो ।
विज्जा चरणसम्पन्नो, सोमं भुजेय्य पायासंति ॥”

अर्थ :—

१—‘अधिक बोलेर, भित्री कलेश-कसरबाट किलष्ट भई पारि-वारिक ढोंग रचेरमात्र, जन्मले ब्राह्मण हुन सकदैन ।

२—“पूर्वजन्म को ज्ञान हुने, स्वर्ग र नरक देखनसक्ने, जाति-क्षय ज्ञान प्राप्त गरी अभिज्ञानद्वारा शान्त मुनी छँ बस्न सक्ने —

३—“यही तीन विद्याले त्रैविद्य ब्राह्मण हुन्छ । विद्या चरण सम्पन्न भएको म यो पायस खान योग्य छु ”।

ब्राह्मण :—

“खानुहोस ! गौतम ! तपाइ ब्राह्मण हुनुहुन्छ !”

Dhamma.Digital
भगवान्ले पुनः गाथाद्वारा भन्नुभयो :—

१—“गाथाभिगीतं मे अभोजनेय्यं,
सम्पस्सतं ब्राह्मण नेस धम्मो ।
गाथाभिगीतं पनुदन्ति बुद्धा,
धम्मे सति ब्राह्मण बुत्तिरेसा ॥

२—“अब्बेन च केवलिनं महेसि,
स्त्रीणासर्वं कुकुञ्च वूपसन्त्व ।

अन्नेन पानेन उपटुहसु,
खेत्तं हि तं पुञ्चपेक्खस्स होती'ति ॥”

अर्थः—

१—“गाथाद्वारा गाईसके, अब त्यो भोज्य छैन । हे ब्राह्मण ! यो ज्ञानीहरूको धर्म पनि होइन । गाथा भनी पाएको भोजन बुद्धले त्यागी दिन्छ,—यही बुद्धको धर्म हो ।

२—“केवली, महर्षी, क्षीणास्त्रव, निःशंकीलाई अरु अन्नपानद्वारा सेवा गर, पुण्य कार्य गर्नेहरूका निमित्त त्यो क्षेत्र समानै हुन्छ ।”

अग्निक भारद्वाज भिक्षु भए

भगवान्‌ले यति उपदेश गर्नु भएपछि, अग्निक भारद्वाज ब्राह्मणले भगवान्‌सँग यसरी प्रार्थना गरे :—

“धन्य, भो गौतम ! धन्य, भो गौतम !! घोप्टेकोलाई उन्नानो पारिदिवा अङ्ग्यारोमा तेलको बत्ती राखिदिवा—आँखा हुनेहरूले रूप देखे क्यों तपाइ गौतमले मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो । भन्ते ! अब म, तपाइ गौतमको शरण पर्छु, धर्म र भिक्षुसङ्घको पनि । भन्ते ! तपाइ गौतमको सङ्घमा प्रव्रज्या तथा उपसम्पदा पाऊँ !”

यसरी विनय पूर्वक अनुरोध गरे पछि अग्निक भारद्वाजले भगवान्‌को सङ्घमा प्रव्रज्या र उपसम्पदा पाए । उपसम्पद भएको केही

दिन पछि आयुष्मान् अग्निक भारद्वाज एकान्तमा बसी अप्रमत्त भई आत्मपूर्वक ध्यान गारी^{१०} उपशान्त भई बसे। “जाति क्षीण भयो, अहम्बर्य वास पूरा भयो, गर्नु पनेगरिसक्न, अब उप्रान्त पुनः कर्को जन्म लिनु पनेहेतु छैन” भन्ने ज्ञान पनि भयो।

आयुष्मान् अग्निक भारद्वाज पनि अन्यतर अरहन्त भए।

—★—



Dhamma.Digital

१, पृष्ठ ३ मा जस्तै।

११. आरामदण्ड ब्राह्मण

सूत्रः—

आपसमा विवाद किन हुन्छ ?

यस्तो मैले सुनेः ।

कए समय आयुष्मान् महाकात्यायन, वरण नगरस्थित कहमदह्य को किनारमा बस्नु भएको थियो ।

एक दिन आरामदण्ड ब्राह्मण जहाँ आयुष्मान् महाकात्यायन हुनुहुन्थ्यो त्यहाँ गए । अनि उनले आयुष्मान् महाकात्यायनसंग कुशलवार्ता गरे । त्यसपछि एक छेउमा बसेका आरामदण्ड ब्राह्मणले आयुष्मान् महाकात्यायनसंग यी कुराहरू सोधे :—

“भो कात्यायन ! यहाँ क्षत्रीहरू पनि क्षत्रीहरूसँगै, ब्राह्मणहरू पनि ब्राह्मणहरूसँगै र गृहस्थीहरू पनि गृहस्थीहरूसँगै, विवाद गर्छन् । यसो गर्नाको हेतु तथा प्रत्यय के रहेछ ?”

“हे ब्राह्मण ! कामरागको आसक्तताले गर्दा, कामरागको बन्धनले गर्दा, कामरागको लोभले गर्दा, कामरागको ममताले गर्दा र काम-

१. अं. नि. समचित्त वग्गो ।

रागको लिप्तताले गर्दा नै यहाँ क्षत्रीहरू पनि क्षत्रीसँगै, ब्राह्मणहरू पनि ब्राह्मणहरूसँगै र गृहस्थीहरू पनि गृहस्थीहरूसँगै विवाद गर्छन् ।”

“भो कात्यायन ! श्रमणहरू पनि श्रमणहरूसँग विवाद गर्छन् ; यसको हेतु तथा प्रत्यय के हो नि ?”

“हे ब्राह्मण ! दृष्टि-रागको आसक्तताले गर्दा, दृष्टि-रागको बन्धनले गर्दा, दृष्टि-रागको लोभले गर्दा, दृष्टि-रागको ममताले गर्दा र दृष्टि-रागको लिप्तताले गर्दा श्रमणहरू पनि श्रमणहरूसँगै विवाद गर्छन् ।”

विवादबाट को मुक्तछ ?

“भो कात्यायन ! त्यसो भए यो संसारमा कामराग तथा दृष्टिरागको आसक्तताबाट मुक्त भएका तप्तता कुनै व्यक्ति छैनन् कि ?”

“हे ब्राह्मण ! यो कामरागको आसक्त-बन्धन-लोभ-ममता-लिप्त-ताबाट मुक्त भएका (पार तरेका) व्यक्ति पनि यसै संसारमा छन् ।”

“भो कात्यायन ! ती कुन पुरुष हुन् त जसले कामरागको आसक्त-बन्धन-लोभ-ममता-लिप्तताबाट पार भई, दृष्टिरागको आसक्त-बन्धन-लोभ-ममता-लिप्ततालाई पनि पार गरे ?”

“हे ब्राह्मण ! त्यो पारगर्ने उहो भगवान् अरहत् सम्यक् सम्बुद्ध नै हुनुहुन्छ । जसले कामरागको आसक्तता, बन्धन, लोभ, ममता तथा लिप्ततालाई पार गरिसक्नु भएको छ । अहिले वहाँ, यहाँ भन्दा

पूर्व पट्टिको जनपद (देश) को आवस्ती नामक नगरमा विराजमान हुनु भएको छ । हे ब्राह्मण ! वहाँले नै कामरागको लिप्ततालाई पारगरि सक्नु भएको छ । ”

शरणागमन

यो कुरा सुनिसके पछि आरामदण्ड ब्राह्मणले आसनबाट उठेर उत्तरासङ्ग एकांश गरी दाहिने घुँडा भुइमा टेकेर जता भगवान् हुनु हुन्यो त्यतैतिर फर्की नमस्कार गरी तीनबार निम्न उदान (प्रसन्नता पूर्वक अत्तर्गर्ने वाक्य) प्रकट गरे —

“नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।”

अर्थ : —

“उनै भगवान् अरहत् सम्यक् सम्बुद्धलाई नमस्कार !”

“वहाँले कामरागको आसक्तता, बन्धन, लोभ, ममता तथा लिप्ततालाई पारगरि सक्नु भएको रहेछ धन्य !” भनी पुन यसरी निवेदन गरे : —

“धन्य, भो कात्यायन ! धन्य, भो कात्यायन !! घोष्टेकोलाई उत्तानो पारिंदिना^{१०} अङ्ग्यारोमा तेलको बत्ती राखिंदिदा—आँखा हुनेहरूले रूप देखे भई तपाइ कात्यायनले मलाई अनेक प्रकारबाट धर्म प्रकाश

गरिदिनु भयो । भो कात्यायन ! अब म, उही भगवान् गौतमको शरणमा जान्छु, धर्म तथा भिक्षुसङ्घको पनि । आजदेखि तपाइले मलाई आजी-वनसम्म शरणमा आएको उपासक हो भनी धारणा (स्वीकार) गर्नु होस ！”



१२. खोमदुस्सक ब्राह्मण

परिचय

‘खोमदुर्स’ भन्ने शाक्यहरूको जनपदमा पर्ने एक निगमको नाउँहो । त्यस ठाउँमा सन कपडाको उत्पादन अधिक मात्रामा हुने भएकोले ‘खोमदुस्स’ (सन कपडा) भन्ने नाउँ रहन गएकोहो । यसै निगममा बस्ने ब्राह्मणहरू भएकाले नै उनीहल्लाई खोमदुस्सक ब्राह्मण भनिएको हो ।

यी ब्राह्मणहरू कुनै कामको लागि एक ठाउँमा सभा गर्दै थिए । त्यस बछतमा सिम सिम पानी पनि परिरहेको थियो । भगवान् भिक्षाटन को निमित्त जाँदै हुनुहुन्थ्यो । पानी परेकोले भगवान् बुद्ध त्यही सभा-गृहमा पस्नु भयो । यसरी नसोधिकनै सभागृहमा जानुभएकाले प्रथमतः ती ब्राह्मणहरू अप्रसन्न भएका थिए । पछि भगवान्को उपदेश सुनिसके पछि उनीहरू प्रभावित र प्रसन्न भए^१ । अरु कुरा तल उल्लिखित सूत्रबाटै स्पष्ट हुनेछ ।

×

×

×

१. अ. क. आधारित ।

सूत्र :—

सन्त न भएको सभा, सभा होइन

यस्तो मैले सुनेः ।

एक समय भगवान् शाक्य-जनपदको खोमदुस्स भन्ने शाक्य-हरूको निगममा बस्नु भएको थियो ।

एक दिन भगवान् पूर्वाण्ह सभयमा बस्त्र पहिरी, पात्र-चौवर ग्रहण गरी खोमदुस्स निगममा भिक्षाटनको निमित्त जानु भयो ।

त्यस बखतमा खोमदुस्स निगमका ब्राह्मणहरू कुनै कामको निमित्त सभा गर्दै थिए । सिम सिम पात्री पनि परिरहेको थियो । त्यसै बखत भगवान् सभास्थलमै जानु भयो । खोमदुस्स निगममा बस्ने ती ब्राह्मणहरूले भगवान् आइरहनु भएको देखेर यसो भने :—

Dhamma Digital

‘यो श्रमण मुण्डकलाई सभा-धर्म (सभा भइरहेको ठाउँमा भित्र यस्त हुन्छ हुँदैन भन्ने बुद्धि) बारे केही पनि थाहा रहेन छ ।’

उनिहरूले त्यसो भनेको सुनी भगवान्ले उनिहरूलाई गाथाद्वारा यस्तो उत्तर दिनु भयो :—

“नेसो सभा यत्थ न सन्ति सन्तो,
सन्तो न ते ये न वदन्ति धर्मं ।

१. सं. नि. खोमदुस्समुत्तं ।

रागं च दोसं च पहाय मोहं,
धर्मं वदन्ता च भवन्ति सन्तो'ति ॥”

अर्थः—

“त्यो सभा, सभा होइन जहाँ सन्तहरू छैनन्,
जसले धर्मका कुराहरू गर्दैनन्, ती सन्तहरू होइनन् ।
राग, द्वेष, मोहलाई त्यागेर—
धर्म भन्नेहरू नै सन्त हुन्थन् ।”

शरणागमन

भगवान्को यति कुरा सुनेर खोमदुस्सक ब्राह्मणहरू प्रसन्न भएर
भगवान्सँग यसरी प्रार्थना गरे :—

“धन्य, भो गौतम ! धन्य, भो गौतम !! घोष्टेकोलाई उत्तानो
पारिदिदा ३०, अन्धकारमा तेलको बत्ती राखिदिदा आँखा हुनेहरूले रूप
देखे भै तपाइ गौतमले हामीहरूलाई अनेक प्रकारबाट धर्म प्रकाश गरी
दिनु भयो । अब हामी, तपाइ गौतमको शरण परद्धाँ, धर्म र भिक्षुसङ्गको
पनि । आजदेखि तपाइ गौतमले हामीहरूलाई आजीवनसन्म शरणमा
आएका उपासकहरू हुन् भनी धारणा गर्नुहोस् ।

—★—

१३. भारद्वाजगोत्र ब्राह्मण

•परिचय

भारद्वाजगोत्र ब्राह्मणका धानञ्जानी भन्ने पत्ती थिइन् ।

“धानञ्जा” भनेको गोत्रको नाउँहो । भनिन्छ कि ब्राह्मणहरू ब्रह्माका मुखबाट निस्केका हुन्, किन्तु धानञ्जा (धनञ्ज) ब्राह्मण ब्रह्माको शीरबाट निस्केका हुन्, भन्ने उनीहरूको धारणा छ^१ ।

‘धानञ्जानी’ ब्राह्मणी अति सुन्दरी र ठूलो खान्दानकी थिइन् । उनको विवाह, राजगृह निवासी भारद्वाज-गोत्र-ब्राह्मणसंग भयो । धानञ्जानी ब्राह्मणी बुद्धको अनन्य भक्तिनी थिइन् । उनी बुद्ध, धर्म तथा सङ्ख प्रति अटल श्रद्धा राख्त थिइन् । जहिले पनि बुद्धकै गुण-गान गाइरहन्थिन् । हात्यू आउँदा बा अरु कुनै विशेष समयमा बुद्धकै नमस्कार गर्थिन् । “उही भगवान् सम्यक् सम्बुद्धलाई नमस्कार” भन्ने उनको बानीनै बासेसकेको थियो ।

पति र पत्नीको विश्वासमा भिन्नता

धानञ्जानी ब्राह्मणी र उनको पति भारद्वाज गोत्र-ब्राह्मणको विश्वास र धारणा भिन्नै थियो । धानञ्जानी ब्राह्मणी बुद्धको परम

१. ‘धानञ्जानी’ लाई ‘धनञ्जानी’ पनि लेखदछन् ।

२. अ. क. ।

भक्तिनी थिइन् भने भारद्वाज गोत्र-ब्राह्मण, ब्राह्मणहरू प्रति परम श्रद्धा राख्तथे । उनी बुद्धको नाउँ सुन्ने विच्छिकै दुवै कान बन्द गर्दथे । यस प्रकार ब्राह्मणी र ब्राह्मणको विश्वास, श्रद्धा तथा सिद्धान्त भिन्नै थियो । ब्राह्मणले ब्राह्मणहरूलाई निमन्त्रणागरी भोज खाउँनलागदा ब्राह्मणी प्रसन्नचित्त लिई भोजन सम्बन्धी सबै काममा सरीक हुन्थिन् । तर ब्राम्हणीले भिक्षुहरूलाई भोजन गराउने कार्यमालागदा पति भएका भारद्वाज ब्राम्हण भने इष्यको भावना लिई घरबाट बाहिर निस्क दिन्थे ।

एक दिनको कुरा हो । ब्राम्हणले पाँचशय ब्राम्हणहरूलाई, शुद्ध दूधमा पकाएको पायस तथा घूं तेल सक्खर मक्खन आदिको भोजन गराउन चाहेका थिए । त्यसै अनुसार ब्राम्हणले आफ्नी स्त्री धानझानी लाई भने :—

“हे स्त्री ! भोलि म पाँचशय ब्राम्हणहरूलाई भोज खाउन चाहन्नु । उनीहरूलाई भोजन गराई विदावादी नगरूञ्जेलसम्म तिमीले त्यस मुण्डक श्रमगक्को नाउँ नलिइद्यौ । मुख समाली राख । बुद्धको नाउँ लियौ भने अन्य ब्राम्हणहरू रिसाउने छन् । मेरो पुण्य कार्यनै अपवित्र हुनेछ ।”

यो कुरा सुनेर धानझानीले भनिन्—“तपाइ दान, भोज ज जसलाई दिन वा खाउन चाहनु हुन्छ उ उसलाई दिनुहोस्, अथवा खुवाउनुहोस्, यसमा मलाई केही भन्नु छैन । किन्तु बुद्धको गुण-गान गर्ने र वहाँको नाउँ लिनेबाट चाहिं मलाई कसैले पनि रोक्न सक्दैन ।”

यसको जवाफमा भारद्वाज गोत्र-ब्राम्हण अन्दछिन्—“थदि तिमीले भोलि एक दिन पनि बुद्धको नाउँ लिन छाडिनौ भने तिमीलाई यही तरवारले टुक्राउने छु ।”

फेरि धानञ्जानी ब्राम्हणी भन्दछिन् कि—“तपाइले मलाई तरवारले काटी टुक्रै टुक्रा पार्नु हुने भएता पनि म भगवान् सम्यक् सम्बुद्धको नाउँ लिन कुनै हालतमा पनि छाडन सकिदन ।” यति भनी ब्राम्हणीले अनेक श्लोकद्वारा बुद्धको वर्णन गरिन् ।

भारद्वाज गोत्र-ब्राम्हणले न आफ्नी स्त्रीलाई संक्षाउन सके न त केही गर्न नै । अन्त्यमा लाचार भएर फेरि आफ्नी ब्राम्हणीलाई भने “जे होस भोलि एक दिन जसरो भए पनि तिमीले मुख बचाऊ ।”

ब्राह्मण भोज

भोलिपल्ट विहानै घरमा लिप्पोत गराए । अनेक फूलहरूले घर सजाए । छ्यू, तेल, सक्खर, नवनीत आदि तयार पारे । शुद्ध दूधमा पायस तयार गरे । ब्राम्हणहरूलाई पनि भोजनको तयारीको सूचना दिए ।

ब्राह्मणी पनि विहानै उठी सुगन्ध जलमा नुहाई धुवाई गरी अमूल्य बस्त्र तथा आभूषणले अलंकृत भई भोजनको निमित्त बसेका ब्राम्हणहरूलाई पायस राख्दै आइन् । भारद्वाज ब्राम्हण, अरु ब्राम्हण-हरूका साथ एक पंक्तिमा बसेका थिए । पायस राख्दै आउँदा ब्राम्हणको (आफ्ना पति) अगाडि पुगदा संयोगबस ब्राम्हणी आफ्नो बस्त्रमा

अल्किंह लडिन् । लडनासाथ वानी बसिसके अनुसार स्वतः ‘नमो तस्स
सम्मा सम्बुद्धस्स’ भनी बुद्ध वन्दनाको उच्चारण गरिहालिन् ।

यो वाक्य सुन्ने बित्तिकै भोजन गरिरहेका ब्राम्हणहरू ‘कस्तो
अपवित्र शब्द सुन्नु पन्यो !’ भन्दै, कसैले खानलाई हातमा लिइसकेको
गाँस, कसैले मुखमा हालिसकेको गाँस र कसैले खानलाई उचालिरहेको
गाँस समेत छाडी एकाएक सबै उठेर गए । भारद्वाज गोत्र-ब्राम्हण रीसले
मुरमुरिएर आफ्नी स्वास्तीको अनुहार माथिदेखि तलसम्म हेर्दै भन्न
लागे :—

“यस्तै होला भनेर मैले तँ वृषलीलाई हिजैदेखि मुख समाली
राख, भनी भनेको थिए !” आदि भन्दै भारद्वाज गोत्र-ब्राम्हण निकै
रिसाई भन्द छन्—“अब म तेरो गुरु त्यस श्रमण मुण्डक कहाँ गई प्रश्न
गरी, वादारोपण गरी उनलाई हराउने छु ।”

यसको खण्डन गर्दै धानञ्जानी भन्द छिन् :—

“जानुहोस् ! भगव्, सम्यक् सम्बुद्ध कहाँ । जे मनलाग्छ
सोधनुहोस् । यो संसारमा बुद्धलाई हराउन सक्ने तागत ब्रह्माको पनि
छैन भने मानिसको त नामै लिनु पर्दैन !”

अनि भारद्वाजले मनमा विचारणे—“बुद्ध कहाँ त्यसे गई
वादारोपण गरी निन्दा मात्र गर्न सजिलो छैन । यस्तो प्रश्न गर्ने छु कि
‘उनले यसो भने त्यसो भन्ने छु, त्यसो भने यसो भन्ने छु ।’ यस्तो विचार
गरी दोहोरो प्रश्न सोचे । “थदि श्रमण गौतमले कुनै एकलाई हिंसा गर्न

चाहन्छु भनेको खण्डमा, 'श्रमण भईकन पनि कसरी प्राणीको हिंसा गर्ने' भनी निग्रह गर्नेछु । यदि कसैलाई हिंसा गर्न चाहन्न भनेमा, 'आफ्नो मनको बलेशलाई पनि मार्न चाहन्नौ' भनी निग्रह गर्नेछु । यति सोचेर भारद्वाज गोत्र-ब्राह्मण बुद्धकहाँ गए । वहाँगई गरेको छलफल तलको मूल सूत्रबाट थाहा हुने छ ।

भारद्वाजका चार भाइ

भारद्वाज गोत्र-ब्राह्मणका अरु चार भाइहरू^१ भएका पनि सूत्र-बाट थाहा हुन्थ्य । जस्तै—(१) आक्रोशक भारद्वाज^२ (२) असुरिन्दक भारद्वाज^३, (३) विलङ्गिक भारद्वाज^४, र (४) सज्जारव भारद्वाज माणव^५ ।

यी मध्ये भारद्वाजका तीन भाइहरू बुद्धको उपदेश सुनी भिक्षु भई अर्हत् पनि भए । सब भन्दा कान्दो भाई सज्जारव माणव चार्ह बुद्धको शरणमा गई उपासक मात्र भएको कुरा तल आउने सूत्रहरूबाट थाहा पाइने छ ।

X

X

X

१. म. अ. III पृ. ३०९. धम्म. अ. मा तीन भाइहरूको नाउं मात्र उल्लेख छ ।

२. सं. नि. अकोससुत्तं ।

३. सं. नि. असुरिन्दकसुत्तं ।

४. सं. नि. विलङ्गिकसुत्तं ।

५. म. नि. २. सज्जारवसुत्तं ।

सूत्र :—

धानज्ञानीको श्रद्धा

यस्तो मैले सुनेः :—

एक समय भगवान् राजगृहस्थित वेणुवनको कलन्दक निवाप (विहार) मा विहार गरिरहनु भएको थियो ।

त्यस बखतमा अन्यतर भारद्वाज गोत्रका एक ब्राह्मणको धानज्ञानी ब्राह्मणी (पत्नी) थिइन् । उनी बुद्ध, धर्म तथा सङ्घप्रति प्रसन्नता साथ अटल श्रद्धा राख्दथिन् । एक दिन धानज्ञानी ब्राह्मणीले भारद्वाज गोत्र-ब्राह्मणको लागि भात ल्याउँदा लोटेर तीनबार उदान भनिन् ।

“उनै भगवान् अरहत् सम्यक् सम्बुद्धलाई नमस्कार ।”

“उनै भगवान् अरहत् सम्यक् सम्बुद्धलाई नमस्कार ।”

“उनै भगवान् अरहत् सम्यक् सम्बुद्धलाई नमस्कार ।”

यस्तो भनेको सुनी, भारद्वाज गोत्र-ब्राह्मणले धानज्ञानी ब्राह्मणी (भारद्वाजका स्त्री) लाई यसी भने—

“यसै गरी तै वसली ! (वृषली) जुनसुकंबेलामा पनि त्यो अमण गौतमको वर्णन गर्छैस् ! वसली ! अब मैले तरो शास्तालाई चादारोपण गर्नेछु ।”

१. सं. नि. धनज्ञानीसुत्तं ।

“हे ब्राह्मण ! (हे पति !) देवलोक, मृत्युलोक, ब्रह्मलोकमा भगवान् अरहत् सम्यक् सम्बुद्धलाई वादारोपण गर्न सक्ने कुनै पनि मानिस म देखिदन । जानुहोस्, तपाइ गए पछि थाहा पाउनु हुनेछ ।”

भारद्वाज ब्राह्मण बुद्धकहाँ

अनि भारद्वाज गोत्र-ब्राह्मण रीसले चूरभई जहाँ भगवान् हुनु-हुन्छ्यो त्यहाँ गए । अनि भगवान्-सँग क्षेमकुशल कुरा गरिसके पछि एक छेउमा बसे । त्यसपछि भारद्वाज गोत्र-ब्राह्मणले भगवान्-सँग गाथाद्वारा यसरी सोधे :—

“किंसु छेत्वा सुखं सेति, किंसु छेत्वा न सोचति ।
किरससु एक धर्मस्स, वधं रोचेसि गोतमा’ति ॥”

अर्थ :—

Dhamma.Digital

“गौतम ! कसलाई काटी सुखी हुन्छौ, ? कसलाई काटी पछु-ताउँदैनौ ? कुन चाहिं एक धर्मलाई बध गर्न चाहन्छौ ?”

बुद्ध :—

“कोधं छेत्वा सुखं सेति, कोधं छेत्वा न सोचति ।
कोधरस विसमूलरस, मधुरगारस ब्राह्मण ।
वधं अरिया पसंसन्ति तं हि छेत्वा न सोचती’ति ।”

“हे ब्राह्मण ! क्रोधलाई काटी सुखी हुन्छु, क्रोधलाई काटी पछुताउँदिन । क्रोध विष-मूललाई, आक्रोश प्रत्याक्षेशलाई बध गर्न, आर्यहरू प्रशंसा गर्दछन् । त्यसेलाई काटेर पछुताउँदिन ।”

भारद्वाज ब्राह्मण भिक्षु भए

यस्तो उत्तर पाइसकेपछि, भारद्वाज गोत्र-ब्राह्मणले भगवान्‌सँग यसरी प्रार्थना गरे—

“धन्य, भो गौतम ! धन्य भो गौतम !! घोप्टेकोलाई उत्तानो पारिदिवा^{१०}, अङ्घ्यारोमा तेलको बत्ती राखिदिवा—आँखा हुनेहरूले रूप देखेमै तपाइ गौतमले मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो । भन्ते ! अब म, तपाइ गौतमको शरण पछु, धर्म र भिक्षुसङ्गको पनि शरणमा जान्छु । तपाइ गौतमको सङ्गमा प्रव्रज्या र उपसम्पदा पाऊ !”

यसरी विनयपूर्वक अनुरोध गरेपछि भारद्वाज गोत्र-ब्राह्मणले भगवान् कहाँ (भगवान्‌को संघमा) प्रव्रज्या र उपसम्पदा पाए । उपसम्पद भएको केही दिनपछि आयुष्मान् भारद्वाज एकान्तमा बसी अप्रमत्त भई आतप्तपूर्वक ध्यान गरी बसीरहेदा—जसको लागि कुलपुत्रहरू सबै घर-बाट छाडी अनगारिक भई प्रव्रज्या ग्रहण गर्दछन्—त्यो अनुत्तर (उत्तम) ब्रह्मचर्य वास पूरा गरी यसै जन्ममा स्वयं अभिज्ञानद्वारा निर्वाण साक्षात्कार गरी उपशान्त भई बसे । “जातिक्षीण भयो, ब्रह्मचर्यवास पूरा

१. हेर पृष्ठ ३ ।

भयो, गतुं पर्ने गरिसकें, अब उप्रान्त फेरि जन्म लिनु पर्ने हेतु छैन”
अन्ने ज्ञान पनि भयो ।

आयुष्मान् भारद्वाज पनि अन्यतर अरहन्त भए ।



१४. आक्रोशक भारद्वाज

[भारद्वाज गोत्र-ब्राह्मणका माहिलो^१ भाइ ।]

सूत्र :—

भारद्वाजको रिस

एक समय भगवान् राजगृहस्थित वेणुवनको कलन्दक निवाप (विहार) मा विहार गरिरहनु भएको थियो^२ ।

“भारद्वाज गोत्र-ब्राह्मण श्रमण गौतम कहाँ घर-बार छाडी अन-गारिक भई प्रव्रजित भए” भन्ने सुनी आक्रोशक (आक्रोश गर्ने) भारद्वाज (भारद्वाज गोत्रका) ब्राह्मण रिसाएँ । अनि जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई उनले भगवान्‌लाई असभ्य परुष भाषाले आक्रोश गरे, निन्दा गरे ।

यसरी निन्दा गरेको सुनी भगवान्‌ले आक्रोशक भारद्वाज ब्राह्मण-साई यसरी सोधनु भयो :—

“हे ब्राह्मण ! के तिस्रो घरमा कुनै मित्र, ज्ञाति बन्धु तथा अतिथीहरू आउँछन् त ?”

१. म. अ. । २. सं. नि. अकोससुत्त ।

“भो गौतम ! मेरे घरमा मित्र, जाति बन्धु तथा अतिथीहरू कहिले काहिं आउँछन् ।”

“उनीहरूलाई तिमीले केही खाने पिउने कुरो पनि त दिन्छौ होला ?”

“भो गौतम ! उनीहरूलाई कहिले काहिं केही खाने पिउने कुरो पनि दिल्छु ।”

“यदि उनीहरूले सो (खाने कुराहरू) ग्रहण गरेनन् भने, सो खानेकुरा कसको हुन्छ त ?”

“भो गौतम ! यदि उनीहरूले सो खाने कुरा ग्रहण गरेनन् भने त्यो आफ्ने हुन्छ ।”

त्यो रिस तिमीलाई नै

“हे ब्राह्मण ! त्यस्तै तिमीले हामी आक्रोश नगर्नेहरूलाई आक्रोश गछौं, नरिसाउने माथि रिसाउछौं, क्षण्डा नगर्ने माथि क्षण्डा गछौं; त्यो हामी ग्रहण गर्दैनौं । हे ब्राह्मण ! त्यो तिम्रे हुन्छ, हे ब्राह्मण ! त्यो तिम्रे हुन्छ ।”

“जसले आक्रोशगर्दा प्रत्याक्रोश गर्दछ, रिसाउँदा रिसाउँछ, क्षण्डा गर्दा क्षण्डा गर्दै, त्यसैलाई भन्दछन्—खाने र खुवाउने । त्यो हामी न खान्दौं, न खुवाउदौं । अतः हे ब्राह्मण ! त्यो (रिस) तिम्रे हुन्छ, तिम्रे हुन्छ ।”

‘‘भो गौतम ! तपाइ गौतमलाई राजासहित परिषद्हरू यसरी जान्दछन् कि—‘श्रमण गौतम अरहत् हुन्’ तथापि तपाइ गौतम रिसाउनु हुन्छ ।”

बुद्ध :—

१—“अक्कोधस्स कुतो कोधो, दन्तस्स समजीविनो ।
सम्मदब्बा विमुक्तस्स, उपसन्तस्स तादिनो ॥

२—“तस्सेव तेन पापियो, यो कुद्धं पटि कुञ्जक्ति ।
कुद्धं अप्पटि कुञ्जक्तो, सङ्गामं जेति दुज्जयं ॥

३—“उभिन्नत्यं चरति, अत्तनो च परस्स च ।
परं सङ्कुपितं बत्वा, यो सतो उपसम्मति ॥

४—“उभिन्नं तिकिच्छन्तानं, अत्तनो च परस्स च ।
जना मञ्चन्ति बालोति, ये धर्मस्स अकोविदा’ति ॥”

अथ :—

१—“नरिसाउनेलाई, दान्त समजीवीलाई, राम्ररी बुझी विमुक्त हुनेलाई, उपशान्त भई अकम्प्य हुनेलाई रिस कहाँ हुन्छ ?

२—“उसकै त्यसले हानि गर्दै जो क्रोध गर्नेसंग प्रति क्रोध गर्दै ।
रिसाहा माथि नरिसाउनेले, दुर्जय संग्राम जित्वद्ध ।

३—“जसले अरु रिसाएको जानी, होसराखी सहन गर्दछ, त्यसले आफ्नो र अरुको (दुवैको) उभयार्थ हित गर्दछ ।

४—“आफ्नो र अरुको (दुवैको) पनि चिकित्सा गर्नेलाई धर्म नजान्ने अज्ञानीहरू ‘मूर्ख’ ठान्दछन् ।”

आक्रोशक भारद्वाज भिक्षु भए

भगवान्‌को यो उपदेश सुनी, आक्रोशक भारद्वाज ब्राह्मणले भगवान्‌लाई यसरी प्रार्थना गरे—“धन्य, भो गौतम ! धन्य, भो गौतम ! ! घोटेकोलाई उत्तानो पारिदिदा^{१०}, अँध्यारोमा तेलको बत्ती राखिदिदा आँखा हुनेहरूले रूप देखेकै तपाइ गौतमले मलाई अनेक प्रकारले धर्म प्रकाश गरिदिनु भयो । भन्ते ! अब म, तपाइ गौतमको शरण पर्छु, धर्म र भिक्षुसङ्घको पनि । भन्ते ! तपाइ गौतमको सङ्घमा प्रवर्ज्या तथा उपसम्पदा पाऊ ！”

यसरी विनयपूर्वक अनुरोध गरे पछि आक्रोशक भारद्वाज ब्राह्मणले भगवान्‌को सङ्घमा प्रवर्ज्या र उपसम्पदा पाए । उपसम्पदम भएको केही दिन पछि आयुष्मान् आक्रोशक भारद्वाज एकान्तमा ध्यान गरी बसीरहेदा — जसको लागि कुलपुत्रहरू सबै घर्नबाट छाडी अनगारिक भई प्रवर्जित हुन्थ्यन् । त्यो अनुत्तर ब्रह्मचर्यवास पूरा गरी यसै जन्ममा स्वयं अभिज्ञानद्वारा निर्वाण साक्षात्कार गरी उपशान्त भई बसे । ‘जाति

१. हेर पृष्ठ ३ ।

क्षीण भयो, ब्रह्मचर्यवास पूरा भयो, गर्न पनि गरिसकें, अब उप्रान्त फेरि
जन्म लिनुपन्ने हेतु छैन” भन्ने ज्ञान पनि भयो ।

आयुष्मान् आकोशक भारद्वाज पनि अन्यतर अरहन्त भए ।

—★—



१५. असुरिन्दक भारद्वाज

[भारद्वाज गोत्र-ब्राह्मणको साहिलो^१ भाइ]

सूत्र :—

असुरिन्दक भारद्वाजको रिस

एक समय भगवान् राजगृहस्थित वेणुवनको कलन्दकनिवा-
पमा (विहारमा) बस्नु भएको थियो^२ ।

त्यस समयमा असुरिन्दक भारद्वाज ब्राह्मणले “भारद्वाज गोत्र-
ब्राह्मण श्रमण गौतम कहाँ घर-बार छाडी अनगारिक भई प्रवजित भए”
भन्ने कुरो सुने । अनि रिसले चूर भई, जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ
गएर भगवान्लाई उनले असभ्य परुष बोलिद्वारा आक्रोश तथा निन्दा
गरे । यसो भन्दा पनि भगवान् चुप लागेर बसिरहनु भयो ।

बुद्धको जीत

अनि असुरिन्दक भारद्वाज ब्राह्मणले भगवान्लाई यसो भने :—

“भो श्रमण ! जितनु भयो, भो श्रमण ! जितनु भयो !” यसपछि

भगवान्‌ले गाथाद्वारा भन्नु भयो :—

१. म. अ. । २. सं. नि. असुरिन्दकसुत ।

- १—“जयं वे मव्वति बालो, वाचाय फरसं भणं ।
जयं चेवस्स तं होति, या तितिक्खा विज्ञानतो ॥
- २—“तसेव तेन पापियो, यो कुद्रं पटिकुञ्जक्ति ।
कुद्रं अप्पटिकुञ्जक्तिं, सङ्गामं जेति दुज्जयं ॥
- ३—‘उभिन्नमत्थं चरति, अन्तनो च परस्स च ।
परं सङ्कुपितं वत्वा, यो सतो उपसम्मति ॥
- ४—“उभिन्नं तिकिच्छन्तानं, अन्तनो च परस्स च ।
जना मव्वन्ति बालो ति ये धर्मस्स अकोविदो’ति ॥

अथः—

- १—“परव वाचा बोलनुमा नै मूर्ख आफ्नो जय ठान्दछ, जय उसको हुन्छ, जसले ज्ञानद्वारा सहन गर्छ ।
- २—“त्पसले उसकै हानी हुन्छ, जो रिसाहामाथि रिसाउँछ;
रिसाहामाथि न रिसाउनेले दुर्जय संग्राम जित्दछ ।
- ३—“अरू रिसाएको बोध गरी, जसले होस गरी धैर्य राख्दछ;
उसले आफ्नो, अरूको र दुवैको हितगर्छ ।
- ४—“धर्म नबुझ्ने मानिसहरू आफ्नो, अर्काको र दुवैको चिकित्सा गर्नेलाई मूर्ख ठान्दछन् ।”

असुरिन्दक भारद्वाज मिश्र भए

भगवान्ले उक्त कुरा सुनाउनु भएपछि असुरिन्दक भारद्वाज
आहुणले भगवान्‌सँग यसरी प्रार्थना गरे—

“धन्य, भो गौतम ! धन्य, भो गौतम !! घोष्टेकोलाई उत्तानो पारिदिदा^{१०}, अङ्ग्यारोमा तेलको बत्ती राखिदिदा आँखा हुनेहरूले रूप देखेभै तपाइ गौतमले मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो । अब म, तपाइ गौतमको शरण पर्दछु, धर्म र भिक्षुसङ्गको पनि । तपाइ गौतमको सङ्गमा प्रवर्ज्या र उपसम्पदा पाऊँ !”

यसरी विनयपूर्वक अनुरोध गरे पछि असुरिन्दक भारद्वाजले भगवान्‌को सङ्गमा प्रवर्ज्या र उपसम्पदा पाए । उपसम्पद भएको केही दिनपछि आयुष्मान् असुरिन्दक भारद्वाज एकान्तमा बसी अप्रमत्त भई आत्म पूर्वक ध्यानगरी—जसको लागि कुलपुत्रहरू सबै घर-बार छाडी अनगतिक भई प्रवर्जित हुन्दैन्—त्यो अनुत्तर ब्रह्मचर्यवास पूरा गरी थसै जन्ममा स्वयं अभिज्ञानद्वारा निर्वाण साक्षात्कार गरी उपशान्त भई बसे । “जाति क्षीण भयो, ब्रह्मचर्यवास पूरा भयो, गर्नुपन्ने गरिसक्ने, अब उप्रान्त फेरि जन्म लिनुपन्ने हेतु छैन” भन्ने ज्ञान पनि भयो ।

Digitized by srujanika@gmail.com

आयुष्मान् असुरिन्दक भारद्वाज पनि अन्यतर अरहन्त भए ।

—★—

१६. विलङ्गिक भारद्वाज

[भारद्वाज गोत्र-ब्राह्मणको काहिंली^१ भाइ ।]

सूत्र :—

रिसले चुप भए

एक समय भगवान् राजगृहस्थित वेणुवनको कलन्दकनिवाप
(विहार) मा बस्नु भएको थियो^२ ।

त्यस बखतमा विलङ्गिक भारद्वाज (भारद्वाज गोत्रका) ब्राह्मणले “भारद्वाज गोत्र-ब्राह्मण श्रमण गौतम कहाँ घर-बार छाडी अनगारिक भई प्रवर्जित भए” भन्ने सुने । अनि उ रिसले चूर भई जहाँ भगवान् हुनु हुन्थ्यो त्यहाँ गई चुप-चाप भएर एक छेउमा उभिइ रहे ।

त्यस बखतमा भगवान्ले विलङ्गिक भारद्वाज ब्राह्मणको मनको कुरो थाहा पाई, विलङ्गिक भारद्वाज ब्राह्मणलाई गाथाद्वारा भन्नु भयो—

“यो अप्पदुद्ग्रस्स नरस्स दुस्सति,
सुद्ग्रस्स पौसस्स अनङ्गणस्स ।

१. म. अ. । २. सं. नि. विलङ्गिकसुत्त ।

तमेव बालं पच्येति पापं,
सुखुमो रजो पटिवातं व खित्तो'ति ॥”

अर्थ :—

“जसले निर्दोषी, परिशुद्ध, निक्लेशी पुरुषलाई दोष दिन्छ, त्यस मूर्खले हावा बहेको दिशातिर धूलोफालदा आफ्नै मुखमा पर्नेकै त्यस पापको फल भोगदछ ।”

विलङ्गिक भारद्वाज भिक्षु भए

यसो भन्नुहुँ वा, विलङ्गिक भारद्वाज ब्राह्मणले भगवान्‌लाई यसरी प्रार्थना गरे :—

“धन्य, भो गौतम ! धन्य, भो गौतम !! घोप्टेकोलाई उत्तानो पारिदिवदा^{१०}, अङ्घ्यारोमा तेलको बत्ती राखिदिवा आँखा हुनेहरूले रूप देखेकै तपाइ गौतमले मलाई अनेक प्रकारले धर्म प्रकाश गरिदिनु भयो । भन्ते ! अब म, तपाइ गौतमको शरण पर्नु, धर्म र भिक्षुसङ्गको पनि । भन्ते ! तपाइ गौतमको सङ्गमा प्रवर्ज्या तथा उपसम्पदा पाऊ ।”

यसरी विनयपूर्वक अनुरोध गरे पछि विलङ्गिक भारद्वाज ब्राह्मणले भगवान्‌को सङ्गमा प्रवर्ज्या र उपसम्पदा पाए । उपसम्पद भएको केही दिन पछि आयुष्मान् विलङ्गिक भारद्वाज एकान्तमा ध्यान

गरी बसीरहँदा—जसको लागि कुलपुत्रहरू सबै घर-बार छाडी अनगारिक भई प्रवजित हुन्छन्—त्यो अनुत्तर ब्रह्मचर्यवास पूरा गरी यसै जन्ममा स्वयं अभिज्ञानद्वारा निर्वाण साक्षात्कार गरी उपशान्त भई बसे । “जाति क्षीण भयो, ब्रह्मचर्यवास पूरा भयो, गर्नुपर्ने गरिसकें, अब उप्रान्त फेरि जन्म लिनुपर्ने हेतु छैन” भन्ने ज्ञान पनि भयो ।

आयुष्मान् विलङ्गिक भारद्वाज पनि अन्यतर अरहन्त भए ।

—★—



१७. सङ्गारव नामक माणव

[भारद्वाज गोत्र-ब्राह्मणका कान्छो^३ भाइ ।]

सूत्र :—

यस्तो मैले सुनेः ।

एक समय भगवान् धेरै भिक्षुहरू सहित कोशल देशमा चारिका
गर्दे हुनुहुन्थ्यो ।

सङ्गारव माणव बुद्ध कहाँ

त्यस बखतमा धानञ्जानी नामक ब्राह्मणी चण्डलकप्प^४
(चण्डलकल्प) नगरमा बसेकी थिइन् । उनी बुद्ध, धर्म तथा सङ्घप्रति
अति प्रसन्न थिइन् । एक दिन धानञ्जानी ब्राह्मणी लडदा तीन पटक
यो उद्गार वाक्य भनिन् — “नमो तस्स भगवतो अरहतो सम्मा-
सम्बुद्धस्स ।” (उनै भगवान् अरहत् सम्यक् सम्बुद्धलाई नमस्कार !)

त्यस बखतमा सङ्गारव नामक माणव (धानञ्जानी ब्राह्मणीको
कान्छो देवर) चण्डलकल्पमा बसेका थिए । यी, तीनै वेद, निघण्टू,

१. म. अ. । २. म. नि. सङ्गारवसुतं ।

३. स्यामको पुस्तकमा पञ्चलकप्प र नालन्दा पालिमा चञ्चलिकप्प छ ।

किटुभ (कौस्तुभ), अक्षर प्रभेद शास्त्र तथा इतिहास सहित पाँच ग्रन्थमा पारझंत थिए । पदशास्त्र, व्याकरण, लोकायत (भौतिक) र लक्षण शास्त्रमा पनि कुशल थिए । धानञ्जानीको उपरोक्त उद्गार वाक्य सुनी सङ्गारव माणवले उनलाई यसो भने :—

“धिक्कार छ यी भाउजूलाई ! विद्यमान त्रैविद्य ब्राह्मणहरूको स्मरण नगरी, कहाँ त्यो मुण्डक श्रमणको वर्णन गर्नु हुन्छ !”

“हे भद्रमुख ! यदि तपाइले सो भगवान्‌को शील-प्रज्ञालाई जानेको भए, भगवान्‌लाई गालि गर्नु हुन्नथ्यो, न उपहास नै गर्नु हुन्नथ्यो होला !”

“हे भाउज्यू ! त्यसो भए जहिले श्रमण गौतम चण्डलकल्पमा आउलान् उहिले मलाई भन्नु होला !”

“हुन्छ” भनी धानञ्जानी ब्राह्मणीले सङ्गारव माणवलाई जवाफ दिइन् ।

एक दिन भगवान् पनि कोशल देशको चारिका गाँ चण्डलकल्प नगरमा आइपुग्नु भयो र त्यसे नगरको तोदेय्य ब्राह्मणको आम्रबनमा बस्नु भएको थियो ।

त्यस बेला धानञ्जानी ब्राह्मणीले “भगवान् चण्डलकल्पमा आइपुग्नु भई तोदेय्य ब्राह्मणको आम्रबनमा बस्नु भएको छ” भन्ने खबर सुनिन् । अनि उनले सङ्गारव माणवलाई यस्तो खबरदिवै भनिन् ।

कि — ‘हे भद्रमुख ! सो भगवान् अहिले चण्डलकल्पमा आइपुन्तु भई तोदेय्य ब्राह्मणको आम्रबनमा बस्नु भएको छ । अब तपाइ जे उचित संक्षु पुन्छ त्यही गर्नु होस् ।’

“हवस” भनी धानञ्जानी ब्राह्मणीलाई जवाफ दिई सङ्गारव माणव जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवान्‌सँग सम्मोदन गरी एक छेउमा बसे । अनि सङ्गारव माणवले भगवान्‌सँग यसरी सोधे :—

“भो गौतम ! यहाँ केही श्रमण ब्राह्मणहरू यसै आत्मभावमा ‘अभिज्ञान प्राप्त गरें, अवशान प्राप्त गरें, पार प्राप्त गरें र आदिब्रह्म-चर्यं समेत पालन गरें’ भनी भन्नेहरू छन् । त्यसमध्ये तपाइ कुनचाहिं हुनुहुन्छ ?”

यसै आत्मभावमा पार-ग्रास भगवान्

“हे भारद्वाज ! यसै आत्मभावमा ‘अभिज्ञान प्राप्त गरें, अवशान प्राप्त गरें, पार प्राप्त गरें र आदिब्रह्मचर्यं समेत पालन गरें’ भनी भन्नेहरूमा पनि भिन्नता भएको कुरा म भन्दछु ।

१ यहाँ केही श्रमण ब्राह्मणहरू आनुश्रविक (सुनेर विश्वास नर्म) छन् । जस्तो कि त्रैविद्य ब्राह्मणहरू । उनीहरू अनुश्रवणद्वारा यसै आत्मभावमा ‘अभिज्ञान प्राप्त गरें ...’ भनी भन्दछन् ।

२ यहाँ केही श्रमण ब्राह्मणहरू छन् जसले अद्वा मात्रले यसै आत्मभावमा ‘अभिज्ञान प्राप्त गरें ...’ भनी भन्दछन् ; जस्तो कि — और्मांसवादी ।

३ यहाँ केही श्रमण ब्राह्मणहरू छन् जसले पहिले नसुनेको धर्मलाई स्वयं अवबोध गरी यसै आत्मभावमा 'अभिज्ञान-अवशान-पार प्राप्त गरी, आदिब्रह्मचर्य समेत पालन गरें' भनी भन्दछन् ।

"हे भारद्वाज ! जसले पहिले नसुनेको धर्मलाई स्वयं अवबोध गरी यसै आत्मभावमा 'अभिज्ञान-अवशान-पार प्राप्त गरी, आदिब्रह्मचर्य समेत पालन गरें' भनी भन्दछन् त्यसमध्ये म पनि हुँ । कसरी पहिले नसुनेको धर्मलाई स्वयं अवबोध गरी यसै आत्मभावमा 'अभिज्ञान-अवशान-पार प्राप्त गरी, आदिब्रह्मचर्य समेत पालन गरें' भन्ने कुरा, निम्न उदाहरणले पनि बुझ्नु सक्नु पर्छ :—

* बोधिसत्त्व चर्या

आलार कालाम कहाँ

"हे भारद्वाज ! बुद्ध हुनु अगावै बोधिसत्त्व छँदा नै मेरो मनमा यस्तो कल्पना उठेको थियो—'रजपथ समानको घरमा बस्नु बाधा छ । अभ्यवकाश समान प्रवर्ज्या छ । घरमा बसी पूर्णरूपले परिशुद्ध भई, अर्थात् शंख जस्तै सफा भई, ब्रह्मचर्य पालन गर्नु सजिलो हुने छैन । अतः केश दान्ही क्षौर गरी, कषाय वस्त्र धारण गरी, घरबार त्यागी प्रवर्जित भएर जाऊँ !' त्यस पछि म तन्नेरी युवक छँदा छँदै, कालो केश हुँदा हुँदै, भद्रयौवनको अवस्थामै, आयुको प्रथम चरणमै, आमा बाबुको इच्छा विना, उनीहरूलाई रुवाँउदा रुवाँउदै, केश दान्ही क्षौर गरी, कषाय वस्त्र धारण गरी, घरबार त्यागी प्रवर्जित भएँ । सो म प्रवर्जित

भई, किंकुशल-गवेशी भई, अनुत्तर शान्तिपदको गवेषण गर्दै जहाँ आलार कालाम हुनुहुन्थ्यो त्यहाँ गएँ । अनि वहाँलाई मैले के भने भने — ‘हे कालाम ! म तपाइङ्को धर्म-विनयमा ब्रह्मचर्यवास गर्न चाहन्छु ।’ मैले यसो भन्दा, आलार कालामले मलाई भन्नु भयो कि — ‘बस ! आयुष्मान् । यो धर्म त्यस्तो छ जहाँ विज्ञपुरुष चाँडैनै आपनो आचार्यको धर्मलाई स्वयं अभिज्ञात तथा साक्षात्कार प्राप्त गरी बस्न सक्छ ।’

‘हे भारद्वाज ! त्यहाँ मैले चाँडैनै त्यो (उनीहरूको) धर्म अध्ययन गरेँ । उनीहरूले ओठ चलाउने वित्तिकै, परस्पर कुराकानी गर्ने वित्तिकै, ‘त्यो ज्ञान जानें, त्यसमा स्थिर छु, बुझें देखें’ भनी अरूलाई ज्ञापनगरें; यस्तै गरी अरूले पनि ज्ञापन गरे । त्यस बखतमा मेरो मनमा यस्तो विचार आयो — ‘आलार कालामले यो धर्मलाई न केवल श्रद्धाले मात्र अपितु स्वानुभूतिबाटै भनेको हुँ भनी भन्नु हुन्छ; अवश्य पनि आलार कालाम यस धर्मलाई स्वयं जानी बुझी बस्नु भएको होला ।’ अनि मैले आलार कालाम कहाँ गई यो कुरा सोधें — ‘तपाइले यो धर्मलाई कतिसम्ममा स्वयं अभिज्ञान तथा साक्षात्कार गरी बसेको भनी भन्नु भएको ?’ यसरी सोध्दा आलार कालामले मलाई आकिञ्चन्यायतनको कुरा बताउनु भयो । त्यो कुरा सुनी मेरो मनमा यस्तो लाग्यो — ‘न आलार कालाममा मात्र श्रद्धा छ, ममा पनि श्रद्धा छ; न आलार कालाममा मात्र चीर्य…स्मृति…समाधि…प्रज्ञा छ, ममा यनि वीर्य…स्मृति…समाधि…प्रज्ञा छ ।’ त्यस पछि, आलार कालाम, ‘जुन धर्मलाई स्वयं ज्ञात गरी साक्षात्कार गरी बसेको छु’ भन्नु हुन्छ, त्यस धर्मलाई मैले पनि साक्षात्कार गर्नको निमित्त कोशिस गरेँ । चाँडैनै म त्यस धर्मलाई स्वयं अभिज्ञात

गरी, साक्षात्कार गरी बसौँ । अनि म जहाँ आलार कालाम हुनुहुन्थ्यो त्यहाँ गई यो कुरा सोधें—‘यत्तिकैले तपाइले यो धर्मलाई स्वयं अभिज्ञात तथा साक्षात्कार गरी बसेको छु भनी भन्नु भएको ?’

“हे आवुसो ! यत्तिकैले मैले यो धर्मलाई स्वयं अभिज्ञात तथा साक्षात्कार गरी बसेको हुँ भनी भनेको हो ।”

“हे आवुसो ! यत्तिकैले म पनि यो धर्मलाई स्वयं ज्ञात तथा साक्षात्कार गरी बसेको छु ।”

“यो हाम्रो निमित्त लाभ तथा भाग्यको कुरा हो जो कि तपाइ जस्तो सब्रह्यचारीलाई देख्न पायौं ! जुन धर्म मैले स्वयं ज्ञात तथा साक्षात्कार गरी बताएको थिएँ, त्यो धर्म तपाइ पनि स्वयं ज्ञात तथा साक्षात्कार गरी बस्नु भएको छ; जुन धर्म तपाइ स्वयं ज्ञात तथा साक्षात्कार गरी बसेको छु । यसरी जुन धर्म म जान्दछु, सोही धर्म तपाइ पनि जान्नु हुन्छ; जुन धर्म तपाइ जान्नु हुनुहुन्छ, सोही धर्म म पनि जान्दछु । जस्तो म छु त्यस्तै तपाइ पनि हुनुहुन्छ, जस्तो तपाइ हुनुहुन्छ त्यस्तै म पनि छु । आउनुहोस् ! अब, हामी दुवै मिली यो शिष्यमण्डलको हेरचाह गरौं ।”

“हे भारद्वाज ! यसरी आलार कालामले, मेरो आचार्य समान भई, प्रसन्नचित्तले शिष्यसमान भएको मलाई आफुसमानको स्थानमा राख्नु भयो । मेरो ठूलो पूजा सम्मान पनि भयो । त्यस बेला मेरो मनमा यस्तो विचार आयो—‘यो धर्मले न निर्वेद (निब्बिदा) हुन सक्छ,

न विराग हुन सकछ, न निरोध हुन सकछ, न उपशान्त हुन सकछ, न अभिज्ञान प्राप्त हुन सकछ, न सम्बोधिलाभ हुन सकछ, न निर्वाण नै हुन सकछ । यसले त केवल आकिञ्चन्यायतनसम्म मात्र पुन्याउँछ ।' अनि म, 'त्यत्तिले मात्र पुरदैन' भनी, त्यत्तिले मात्र सन्तुष्ट नभई, त्यस धर्मबाट विरक्त भई, त्यहाँ छाडेर गए ।

उदक रामपुत्र कहाँ

"हे भारद्वाज ! त्यस पछि म किंकुशल-गवेशी भई अनुत्तर शान्ति वरपदको खोजीको निमित्त जहाँ उदक रामपुत्र हुनुहुन्थ्यो, त्यहाँ गए । अनि मैले उदक रामपुत्रसँग यसो निवेदन गरें—'म तपाइको धर्म-विनयमा ब्रह्मचर्यवास गर्न चाहन्नु ।' मेरो यी कुरा सुनेर उदक रामपुत्रले मलाई यसो भन्नु भयो—'बस, आयुष्मान् ! यो धर्म त्यस्तो छ, जहाँ विज्ञपुरुष चाँडैनै आफ्नो आचार्यको धर्मलाई स्वयं अभिज्ञात तथा साक्षात्कार गरी बस्न सकछ ।'

"हे भारद्वाज ! त्यहाँ पनि मैले चाँडैनै त्यो धर्म अध्ययन गरें । उनीहरूले ओठ चलाउने बित्तिकै, परस्पर कुराकानी गर्ने बित्तिकै, 'त्यो ज्ञान जानें, त्यसमा स्थिर छु, बुझे देखो' भनी अरुलाई ज्ञापन गरें, यस्तै गरी अरूले पनि ज्ञापन गरे । त्यस बेला मेरो मनमा यस्तो विचार आयो—'रामपुत्रले यो धर्मलाई न केवल श्रद्धाले मात्र अपितु स्वानुभूति-बाटै भनेको हुँ भनी भन्नु हुन्छ; अबश्य नै रामपुत्र यस धर्मलाई स्वयं जानी बुझी बस्नु भएको होला ।' अनि म, रामपुत्र कहाँ गई यो कुरो झोर्दै—'तपाइले यो धर्मलाई कतिसम्ममा स्वयं अभिज्ञात तथा साक्षा-

त्कार गरी बसेको भनी भन्नु भएको ?’ यसरी सोधा उद्दक रामपुत्रले मर्लाई नैवसंज्ञानासंज्ञायतनको कुरा बताउनु भयो । त्यो कुरा सुनी मेरो मनमा यस्तो लाग्यो—‘न उद्दक रामपुत्रमा मात्र श्रद्धा छ, ममा पनि श्रद्धा छ, … … प्रज्ञा छ ।’ त्यसपछि, उद्दक रामपुत्र, ‘जुन धर्मलाई स्वयं ज्ञात गरी, साक्षात्कार गरी बसेको छु’ भन्नु हुन्छ, त्यस धर्मलाई मैले पनि साक्षात्कार गर्नको निमित्त कोशिश गरें । चाँडैनै म त्यस धर्मलाई स्वयं अभिज्ञात गरी, साक्षात्कार गरी बसें । अनि म, जहाँ उद्दक रामपुत्र हुनुहुन्थ्यो त्यहाँ गई, यो कुरा सोधै—‘यत्तिकैले तपाइले यो धर्मलाई स्वयं अभिज्ञात तथा साक्षात्कार गरी बसेको छु भनी भन्नु भएको ?”

‘हे आवुसो ! यत्तिकैले मैले यो धर्मलाई स्वयं अभिज्ञात तथा साक्षात्कार गरी बसेको हुँ भनी भनेको हो ।’

‘हे आवुसो ! यत्तिकैले म पनि यो धर्मलाई स्वयं ज्ञात तथा साक्षात्कार गरी बसेको छु ।’

“यो हाम्रो निमित्त लाभ तथा भाग्यको कुरा हो जोकि तपाइ जस्तो सब्रह्मचारीलाई देख्न पायौ ! जुन धर्म मैले स्वयं ज्ञात तथा सक्षात्कार गरी बताएको थिएँ, त्यो धर्म तपाइ स्वयं ज्ञात तथा साक्षात्कार गरी बस्नु भएको छ; जुन धर्म तपाइ स्वयं ज्ञात तथा साक्षात्कार गरी बसेको छु । यसरी जुन धर्म म जान्दछु, सोही धर्म तपाइ पनि जान्नु हुन्छ; जुन धर्म तपाइ जान्नु हुन्छ, सोही धर्म म पनि

जान्दछु । जस्तो म छु त्यस्तै तपाइ पनि हुनुहुन्छ, जस्तो तपाइ हुनुहुन्छ त्यस्तै म पनि छु । आउनुहोस् ! अब तपाइले यो शिष्यगण परिहरण गर्नु होस् !” यसरी उहक रामपुत्रले, सब्रह्मचारी समान मलाई आचार्यको स्थानमा राख्नु भयो । मेरो ठूलो पूजा सम्मान पनि भयो । त्यस बेला मेरो मनमा यस्तो लाग्यो—‘यो धर्मले न निर्वेद हुन सक्छ, न विराग हुन सक्छ, न निरोध हुन सक्छ, न उपशान्त हुन सक्छ, न अभिज्ञान प्राप्त हुन सक्छ, न सम्बोधिलाभ हुन सक्छ, न निर्वाण नै हुन सक्छ । यसले त केवल नैवसंज्ञानासंज्ञायतनसम्म मात्र पुन्याउँच्छ ।’ अनि म, ‘त्यत्तिले मात्र पुगदैन’ भनी त्यत्तिले मात्र सन्तुष्ट नभई, त्यस धर्मबाट विरक्त भई, त्यहाँ छाडेर गए ।

उरुवेलमा

“हे भारद्वाज ! त्यस पछि म किकुशल-गवेशी भई अनुत्तर शान्ति वरपदको खोज गर्दै क्रमशः उरुवेलको सेनानी गाउँमा पुगें । त्यहाँ मैले एक रमणीय भूमि-भाग देखें, जहाँ राम्रो हरीयाली बनजङ्गल थियो, अनेक प्रकारका प्रसादजनक मयूरादि थिए; नेरझरा नदीमा शुद्ध निर्मल, शीतल पानी बगिरहेको थियो, चारैतिर गोचर गाउँहरू पनि देखिन्थ्ये । त्यो रमणीय ठाउँ देखेर मेरो मनमा यस्तो लाग्यो—‘यस्तो ठाउँ नै ध्यानीहरूको निमित्त ध्यान गर्न उपयुक्त हुन्छ ।’

पहिले नसुनेका उपमा

“हे भारद्वाज ! ‘यहाँ ध्यान गर्न उपयुक्त छ’ भनी म त्यहाँ बसें । त्यस बेला मैले पहिले नसुनेका उपमाहरू मेरा मनमा आए :—

१ - “जस्तो कि— पानीमा भिजेको, चीसो, पानीमा कालिराखेको काठलाई कुनै पुरुषले अरणी घर्षणद्वारा त्यसबाट ‘आगो निकाल्छु’ भनी कोशिस गच्यो भने, के उसले त्यसबाट आगो निकाल्न सक्ला ?”

“भो गोतम ! सक्दैन ।”

“किन नि ?”

“किन भने— पानीमा प्याकिएको सो काठ चीसो र भिजेएको हुँच्छ । उसले जति मेहनत गरेता पनि त्यसको मेहनत खेरै जान्छ ।”

“हे भारद्वाज ! त्यस्तै, यहाँ जुन थमण ब्राह्मणहरू कायले पनि चित्तले पनि कामविषयलाई त्याग नगरी, कामविषयमा लिप्त भई बस्थन्; जो कामविषयको कामच्छन्दहो, कामस्नेहहो, काममूर्छाहो, कामपिपासाहो, कामपरिडाहो, ती पनि उनको भित्री मनबाट हटेका हुँदैनन्, पूर्णतया प्रसव्ध (शान्त) भएको हुँदैनन्; यद्यपि उनी-हरू परक्रम (योगाभ्यास) गर्दै तीव्र, खरो, कटु, दुःख वेदना अनुभव गर्दैन्, सहन गर्दैन्; तथापि तिनिहरूले, ज्ञान-दर्शन-अनुत्तर सम्बोधि प्राप्त गर्न सक्दैनन् । त्यस्तो तीव्र, … दुःख वेदना अनुभव गर्न नपरेता पनि उनीहरूले … सम्बोधि प्राप्त गर्न सक्दैनन् । यही पहिलो उपमा हो जो मैले पहिले सुनेको थिइन ।

२—“हे भारद्वाज ! अर्को दोश्रो उपमा मेरो मनमा आयो जो मैले पहिले सुनेको थिइन । जस्तो कि— पानीमा भिजेको, चीसो तर स्थलमा प्याकि राखेको काठलाई कुनै पुरुषले अरणी घर्षणद्वारा त्यसबाट ‘आगो निकाल्छु’ भनी कोशिस गच्यो भने के उसले त्यसबाट आगो निकाल्न सक्ला ?”

“भो गौतम ! सबदैन ।”

“किन नि ?”

“किन भने — पानीमा भिजेको चीसो, तर स्थलमा प्याकि राखेको भएता पनि त्यो चीसो काठबाट आगो निकाल्न सबदैन । उसले जति अयत्न गरेता पनि विफल नै हुन्छ ।”

“हे भारद्वाज ! त्यस्तै, यहाँ जुन श्रमण ब्राह्मणहरू कायले पनि चित्तले पनि कामविषयलाई त्याग नगरी, कामविषयमा लिप्त भई बस्थन्; जो कामविषयको कामच्छन्दहो … ती पनि भित्री मनबाट हटेका हुँदैनन्, पूर्णतया प्रसब्ध (शान्त) भएका हुँदैनन्; यद्यपि उन्हरू पराक्रम गर्दै … सहन गर्छन्; तथापि तिनिहरूले … सम्बोधि प्राप्त गर्न सबदैनन् । यही दोश्रो उपमाहो जो मैले पहिले सुनेको थिइन ।

३—“हे भारद्वाज ! अर्को तेश्रो उपमा मेरो मनमा आयो । जो मैले पहिले सुनेको थिइन । जस्तो कि — सुकेको, युरेंको काठ, — पानीमा नभई जमिनमा फालिराखेको — लाई कुनै पुरुषले अरणी घर्षणद्वारा त्यसबाट ‘आगो निकाल्छ’ भनी कोशिस गरेमा, के उसले त्यसबाट आगो निकाल्न सक्ला ?”

“भो गौतम ! सबछ ।”

“किन नि ?”

“किन भने — त्यो काठ सुकेको छ, युरेंको छ, फेरि पानीमा नभई जमिनमा प्याकिराखेको छ ।”

“हे भारद्वाज ! त्यस्तै, यहाँ जुन श्रमण ब्राह्मणहरू, कायले पनि, चित्तले पनि, कामविषयलाई त्याग गरेकाछन्, कामविषयबाट अलिप्त छन्; जो कामविषयको कामच्छन्दहो, कामस्नेहहो, काम-मूर्छाहो, कामपिपासाहो, कामपरिडाहो, ती पनि भित्री मनबाट हटेका हुन्छन् पूर्णतया प्रसब्ध भएका हुन्छन्; यद्यपि उनिहरू पराक्रम (योगाभ्यास) गर्दै तीव्र, खरो, कटु, दुःख वेदना पनि अनुभव गर्छन्, सहन गर्छन्, तथापि तिनिहरू ज्ञान-दर्शन-अनुत्तर-सम्बोधि प्राप्त गर्नमा सक्षम नै हुन्छन्। त्यस्तो तीव्र, खरो, कटुकादि दुःख वेदना अनुभव गर्नु नपरेता पनि तिनिहरू ज्ञान-दर्शन-अनुत्तर-सम्बोधि प्राप्त गर्नमा सक्षम नै हुन्छन्। यही तेश्वो उपमाहो जो मैले पहिले सुनेको थिइन् ।

“हे भारद्वाज ! अनि मैले यस्तो सोचै—‘किन मैले दाँत बाँधी तालुमा जिभ्रो पुन्याई, चित्तले (कुशलचित्तले) चित्तलाई (अकुशल चित्तलाई) निग्रह गरी, समाती, पेली, सन्तप्त नगरौ ?’ यति सोची, दाँत बाँधी, तालुमा जिभ्रो पुन्याई, चित्तले चित्तलाई निग्रह गर्थै, समात्थै, पेल्दथै, सन्तप्त गर्थै । त्यस्तो गरी बस्दा मेरा दुवै काखीबाट पसिना निस्कन्थ्ये । जस्तै कुनै बलवान् पुरुषले निर्बल पुरुषलाई, टाउकोमा वा काँधमा समाती थिच्छ, पेल्दछ, सन्तप्त पार्छ; त्यस्तै गरी मैले दाँत बाँधदा, तालुमा जिभ्रो पुन्याउँदा, चित्तलाई चित्तले निग्रह गर्दा, समात्दा, पेल्दा, सन्तप्त गर्दा, तीरले घोँचे कुँ घोँचने त्यही तपस्याको कारणले मेरा दुवै काखीबाट पसिना निस्कन्थ्ये । तैपनि मेरो वीर्य आरब्ध (बलियो) थियो, अलक्ष्मी हुन दिन्नथै, स्मृतिलाई सजग राल्दथै,

विस्मृति हुन दिन्नथ्ये; तर यो शरीरमा पीडा थियो, वेदना थियो र शान्ति थिएन ।

अप्राणक (कुम्भक) ध्यान

१—“हे भारद्वाज ! त्यस बेला मेरो मनमा यस्तो आयो कि—‘किन म अप्राणक (कुम्भक) ध्यान मात्र नगरौं !’। अनि मैले मुखबाट पनि, नाकबाट पनि श्वास-प्रश्वास बन्द गरें (थुने) । मुखबाट र नाकबाट श्वासप्रश्वास थुन्दा, कर्णधारबाट निस्कने वायुको आवाज अधिक हुन्थ्यो । जस्तो कि—कालिगरले बाँसको हुँग्रो फुकदा निस्कने आवाज हो त्यस्तै ... आवाज अधिक हुन्थ्यो । तैपनि मेरो वीर्य आरब्ध थियो ... ; तर यो शरीरमा पीडा थियो, वेदना थियो र शान्ति थिएन ।

२—“हे भारद्वाज ! फेरि मेरो मनमा यस्तो लाग्यो—‘किन म अप्राणकध्यान मात्र नगरौं !’ त्यसे अनुसार मैले मुख-नाक-कानबाट पनि श्वासप्रश्वास बन्द गरिरिदैए । मुख-नाक-कानबाट श्वासप्रश्वास थुन्दा अधिकतम वायु मेरो शीरमा थुप्रिन्थ्यो र हान्थ्यो । जस्तो कि—कुनै बलवान् पुरुषले धार भएको तरवारको टुप्पोले शीरमा धोचे क्छै ... मेरो शीरमा वायु थुप्रिन्थ्यो र घोच्थ्यो । तैपनि मेरो वीर्य आरब्ध थियो ... ; तर यो शरीरमा पीडा थियो, वेदना थियो र शान्ति थिएन ।

३—“हे भारद्वाज ! फेरि पनि मेरो मनमा यस्तो लाग्यो कि—‘त्यही अप्राणकध्यानै किन नगरौं !’ अनि मैले मुख-नाक-कानबाट

श्वासप्रश्वास बन्दगरेँ। मुख-नाक-कानबाट श्वासप्रश्वास बन्द गरिर्दिंदा मलाई अधिकतम टाउको दुखन थाल्यो। जस्तो कि—कुनै बलवान् पुरुषले बलियो डोरीले टाउकोमा बेसकरी बेरिदिए क्हँ ... मलाई अधिकतम टाउको दुखन थाल्यो। तैपनि मेरो वीर्य आरब्ध थियो ... ; तर यो शरीरमा पीडा थियो, वेदना थियो र शान्ति थिएन।

४—‘हे भारद्वाज ! अङ्ग मेरो मनमा यस्तो हुन्थ्यो—‘जे भए पनि अप्राणकध्यानै गर्तो !’ यसै अनुसार मैले मुख-नाक-कानबाट श्वासप्रश्वास थुनिंदिए। मुख-नाक-कानबाट श्वासप्रश्वास थुनिंदिवा अधिकतम बायुले मेरो पेटमा शोला हान्दथ्यो। जस्तो कि—कुनै दक्ष गोधातक वा उसको अन्तेवासीले धारभएको चूपीले पेट काटे क्हँ ... मेरो पेटमा शोला हान्दथ्यो। तैपनि मेरो वीर्य आरब्ध थियो ... ; तर यो शरीरमा पीडा थियो, वेदना थियो र शान्ति थिएन।

५—“हे भारद्वाज ! अङ्ग पनि मेरो मनमा यस्तो लाग्यो—‘अप्राणकध्यानै मऽत्र किन नगरौ !’ अनि मैले मुख-कान-नाकबाट श्वासप्रश्वास बन्द गरेँ। मुख-नाक-कानबाट श्वासप्रश्वास बन्द गरिर्दिंदा मेरो शरीरमा अधिकतम डाहा भएको थियो। जस्तो कि—कुनै बलवान् बुझज्ञना पुरुषहरूले दुर्बल पुरुषलाई हात खुट्टा समाती भुङ्गोमा बल्टाई पल्टाई पिल्स्याए क्हँ, मैले मुख-नाक-कानबाट श्वासप्रश्वास बन्द गरिर्दिंदा, तीरले घोंचे क्हँ घोंचने सोही तपस्याको कारणले गर्दा मेरो शरीरमा अधिकतम डाहा भएको थियो। तैपनि मेरो वीर्य आरब्ध थियो, अलच्छी दुन दिन्थर्थे, स्मृतिलाई सजग राखदर्थे, विस्मृति हुन दिन्थर्थे; तर यो शरीरमा पीडा थियो, वेदना थियो र शान्ति थिएन।

‘हे भारद्वाज ! त्यस बखत मलाई अत्यधिक शारीरिक डाह र पीडा भएको हुँदा, बस्दा बस्दै तपस्यास्थल मै भ मूर्छित भएको थिएँ । अनि मलाई देवताहरूले (लडेको) देखी यसो भने, ‘थमण गौतम मन्यो’ । केही देवताहरूले—‘थमण गौतम मरेको छैन, किन्तु मर्न लागेको छ’ भने । केही देवताहरूले यसो भने—‘थमण गौतम मरेको छैन, थमण गौतम अरहत् हो, अरहतहरूको बस्ते स्वभाव नै यस्तै हुन्थ्य ।’

अल्पाहारता

‘हे भारद्वाज ! त्यसपछि मेरो मनमा यस्तो लाग्यो—‘सबै आहार त्याग्नेतिर लाग्नु पन्यो ।’ यस्तो सोचिरहँदा त्यहाँ देवताहरू आई मलाई यसो भने—‘भो मारिष ! तपाईं सबै आहार त्याग्नेतिर न लाग्नुहोस् । यदि तपाइ सबै आहार त्याग्नेतिर लाग्नु हुन्छ भने, हामीले तपाइको रोम-कूपबाट दिव्य-ओज (Vitality, प्राण-रक्ति) हालि दिनेछौं । जसबाट तपाइको जीवन यापन हुनेछ ।’ यो कुरा सुन्दा मलाई यस्तो लाग्यो कि—‘यदि म आहार ग्रहण गर्दिन भनौं, यी देवताहरूले मेरो रोमकूपबाट दिव्य-ओज हालि दिनेछन्, जसबाट मेरो जीवन यापन हुनेछ । यो मेरो निमित्त छूटो हुने छ ।’ यति कुरा सोची ‘भंहाल्यो, यसो नगर’ भनी मैले ती देवताहरूलाई भनौं ।

‘हे भारद्वाज ! अनि मैले यस्तो विचार गरें—‘त्यसो भए अलि अलि आहार ग्रहण गर्नु पन्यो । जस्तो कि एक एक अङ्गुली मुगीको रस

कुलत्थ (गहत जाति) को रस बा कलाय (केराउ-कोसा) को रस (यूस), अथवा हरेणु (मटर जाति) को रस ।' अनि ऐसे अलि अलि मात्र आहार ग्रहण गरें जस्तो कि—एक एक अङ्गुली मुगीको रस, ... । त्यसरी एक एक अङ्गुली मात्र रस लिदा (धेरै दिन पछि) मेरो शरीर अन्तिम सिमाना पारगरी अन्यन्त दुब्लो भयो । सोहि अल्पाहारताको कारणले गर्दा ।

जस्तो कि—असी वर्षको बुढोको शरीरको अथवा कालवृक्षको जोर्नी-गाँठो जस्तै मेरो शरीरको अंगप्रत्यंगहरूबाट जोर्नी जोर्नी देखिन थाले । उँटको पैताला जस्तो मेरो आनिसद (मलद्वार) गहिरो थियो । डोरी बाटिएको छै मेरो पीठियूको हाडहरू तल माथि परेको देखिन्थ्यो । अति जीर्ण भैसकेको घरको द्विलिन जस्तै मेरो शरीरको करङ्ग-हरू एउटा माथि अर्को देखिन्थ्यो । सोहि अल्पाहारताको कारणले गर्दा ।

जस्तो कि—ताराहरूको छाया पानी भएको कुवामा धेरै तल देखिए कै मेरो आँखाका ताराहरू (अकिञ्च तारका) गहिरो देखिन्थ्यो ।

‘जस्तो कि—हरियै तिक्तकलाबु (लौका विशेष) काटी घाममा राढ्दा चाउरीएर जान्छ र शयेलमा राढ्दा हरियै देखिने कै मेरो शरीरको छाला सम्फुसित (खस्तो, फुस्तो र नरम) पनि हुन्थ्यो । सोहि नै अल्पाहारताको कारणले गर्दा ।

“पेटको छाला सुभस्म्याउँछु (परामर्श गर्दू) भन्दा, पछाडि हाडको हुँडी मात्रै छुइन्थ्यो, पिठियूको हुँडी छुन्छु भन्दा पेटको छाला नै छुइन्थ्यो;

पछाडिको हड्डी र पेटको छाला टाँसिएको थियो । सोही नै अल्पाहारताको कारणले गर्दा ।

“भाडा पिसाप गर्दु भनी जाँदा त्यहीं नै घोष्टो परेर लडद थिएँ । यो शरीरलाई आश्वासन दिवै हातले शरीरलाई अनुभार्जन गर्दथे । हातले शरीरलाई अनुभार्जन गर्दा जरा छुट्टिएका रोमहरू शरीरबाट कर्दथे । सोही नै अल्पाहारताको कारणले गर्दा ।

“हे भारद्वाज ! मलाई देखेर मानिस यसो भन्दथे—‘थमण गौतम कालो छ ।’ कसले भन्ये, ‘थमण गौतम कालो छैन, श्याम छ ।’ कुनै मानिसले, ‘थमण गौतम कालो पनि छैन, श्याम पनि छैन परन्तु मंगुरमाछा (कालो पनि श्याम पनि नभएको) को छाला जस्तो छ ।’ भनेर भने । त्यस्तो रात्रो परिशुद्ध उज्ज्यालो छविवर्ण पनि—सोही नै अल्पाहारताको कारणले गर्दा कुरुप भयो ।

“हे भारद्वाज ! त्यस पछि मेरो मनमा यस्तो आयो—‘अतीत कालमा उपक्रम गर्ने (तपस्या गर्ने) जुन थमण ब्राह्मणहरूले तीव्र, खरो, कटु, दुःख वेदना अनुभव गरे, त्यो भन्दा यही नै उत्कृष्ट छ, यो भन्दा बढी छैन । अनागत कालमा उपक्रम गर्ने जुन थमण ब्राह्मणहरूले तीव्र, खरो, कटु, दुःख वेदना अनुभव गर्ने छन्, त्यो भन्दा यही नै उत्कृष्ट हुनेछ, यो भन्दा बढी हुने छैन । हालसाल उपक्रम गर्ने जुन थमण ब्राह्मणहरूले तीव्र, खरो, कटु, दुःख वेदना अनुभव गरेका छन्, त्यो भन्दा यही नै उत्कृष्ट छ, यो भन्दा बढी हुन सकदैन । यी कटु दुष्करकारीताद्वारा मलाई ‘उत्तरीय मनुष्य धर्म र अलं-आर्यज्ञान’ को विशेषता

प्राप्त हुन सकेन । ‘सम्बोधिको लागि अर्को कुनै मार्ग छ कि’ भन्ने पनि मनमा भयो ।

“हे भारद्वाज ! त्यस देला मेरो मनमा यस्तो सम्झना आयो—‘मलाई थाहा छ कि मेरा पिता हलो जोतिरहँदा म जमुनाको शीतल छायामा बसी, कामविषयबाट निवृत्त भई, अकुशलबाट निवृत्त भई; वितर्क-विचार-एकान्त बास (ध्यान) बाट उत्पन्न प्रीति-सुख भएको प्रथम ध्यानमा बसेको कुरा । शायद यसै मार्गले बोधि (ज्ञान) लाभ हुन सक्छकि ?’ यस्तो सम्झना गर्दा मलाई यस्तो ज्ञान भयो, ‘यही नै मार्ग बोध्यर्थ हो ।’ फेरि मेरो मनमा यस्तो लाग्यो कि—‘के त जुन सुख कामविषयबाट रहित छ, अकुशलबाट रहित छ, त्यस्तो सुखबाट म डराउँछु कि ?’ ‘त्यस्तो सुखबाट म डराउँदिन’ भन्ने पनि मेरो मनमा लाग्यो ।

‘हे भारद्वाज ! ‘यस्तो दुःखको पराकाष्ठामा पुणिसकेको शरी-रत्ने त्यो (ध्यानपथ) सुख प्राप्त गर्न सजिलो छैन’ भन्ने मनमा भए पछि मैले ‘सन्तुलित आहार ग्रहण गर्नु पच्यो’ भनी निश्चय गरें । त्यस बखत पञ्चभद्रवर्गीय भिक्षुहरूले ‘जुन धर्म श्रमण गौतमले अवबोध गर्ने छन्, त्यो धर्म हामीहरूलाई भन्नेछन्’ भन्ने धारणाले मलाई हेर विचार चार्दथे । जब मैले भात दाल सहित सन्तुलित आहार ग्रहण गर्न थालै, अनि ती पञ्चभद्रवर्गीय भिक्षुहरूले, ‘श्रमण गौतम प्रत्यय बहुल भए, रसास्वादमा लागे, तपस्याबाट भ्रष्टभए’ भनी मलाई घृणा गरी छाडेर गए ।

बोधिलाभ

१—‘हे भारद्वाज ! त्यस पछि म, सन्तुलित आहार ग्रहण गरी शरीर बलियो पारी, कामविर्तबाट अलगग भई … प्रथम ध्यान प्राप्त गरी बसें । वितर्क विचारलाई उपशम गरी, भित्री हृदयमा सम्प्रसाद चित्तले एकाप्र गरी अवितर्क अविचार समाधिबाट उत्पन्न हुने प्रीति सुख भएको द्वितीय ध्यान… तृतीय ध्यान … चतुर्थ ध्यान प्राप्त गरी बसें ।

२—‘हे भारद्वाज ! यसप्रकार चित्त समाधिष्ठ भएको बेलामा चित्त परिशुद्ध, निर्मल, क्लेश तथा उपक्लेश रहित भईसके पछि, मृडु, कर्मच्य तथा निश्चल भएपछि पूर्व जन्म अनुस्मरण गर्ने ज्ञानतिर चित्त फुकाएँ । अनेक प्रकारबाट पूर्वजन्मको कुरा अनुस्मरण गरें । जस्तो कि—एक जन्म, दुइ जन्म, तीन जन्म … साकार सउदृश्य अनेक प्रकार पूर्वजन्मको कुरा अनुस्मरण गरें । रात्रिको प्रथमयाममा यो प्रथम-विद्या अधिगम गरें । यसरी अप्रमत्त भई क्लेश तप्त गरीरहूँदा अविद्या नाश भयो, विद्या उत्पन्न भयो; तमः नाश भयो, आलोक उत्पन्न भयो ।

३—‘हे भारद्वाज ! यसप्रकार चित्त समाधिष्ठ भएको बेला, चित्त परिशुद्ध … तथा निश्चल भएपछि सत्त्वहरू च्युत र उत्पन्न हुने ज्ञानमा चित्त लगाएँ । अनि मनुष्य चक्षु भन्दा टाढासम्म पुग्न सक्ने विशुद्ध दिव्य-चक्षुले सत्त्वहरू च्युत भई रहेका, उत्पन्न भई रहेका, हीन प्रणीततामा, सुवर्ण-दुर्वर्णमा, सुगति-दुर्गतिमा, आ-आफ्ना कर्मनुसार गइ-रहेका देखदछु र जान्दछु । रात्रिको द्वितीयाममा यो द्वितीय-विद्या

अधिगम गरें । यसरी अप्रमत्त भई क्लेश सन्तप्त गरिरहँदा अविद्या नाश भयो, विद्या उत्पन्न भयो; तसः नाश भयो, आलोक उत्पन्न भयो ।

४—“हे मारद्वाज ! यसप्रकार चित्त समाधिष्ठ भएको बेला, चित्त परिशुद्ध … तथा निश्वल भएपछि आस्त्रवक्षय ज्ञानमा चित्त लगाएँ । अनि, ‘यो दुःख हो’ भनी यथार्थतः राम्ररी बुझें, ‘यो दुःख समुदय हो’ भनी यथार्थतः राम्ररी बुझें, ‘यो दुःख निरोध हो’ भनी यथार्थतः राम्ररी बुझें, ‘यो आस्त्रव हुन्’ भनी यथार्थतः राम्ररी बुझें; ‘यो आस्त्रव हुन्’ भनीः यथार्थत राम्ररी बुझें, ‘यो आस्त्रव समुदय हुन्’ भनी यथार्थतः राम्ररी बुझें, ‘यो आस्त्रव निरोध हुन्’ भनी यथार्थतः राम्ररी बुझें, ‘यो आस्त्रव निरोध हुने मार्गहरू हुन्’ भनी यथार्थतः राम्ररी बुझें । यसरी बुझिसके पछि, देखिसके पछि, मेरो चित्त कामास्त्रवबाट पनि भवास्त्रवबाट पनि अविद्यास्त्रवबाट पनि विमुक्त भयो । विमुक्त भएपछि ‘विमुक्त भए’ भनी ज्ञान पनि भयो । ‘जाति क्षीण भयो, ब्रह्मचर्यवास पूरा भयो, गर्नुपर्ने गरिसकें, अवउप्रान्त यहाँ आउनुपर्ने हेतु छैन’ भनी राम्ररी बुझें । रात्रिको पश्चिमयाममा यो तृतीय-विद्या अधिगम गरें । यसरी अप्रमत्त भई क्लेश सन्तप्त गरी रहँदा अविद्या नाश भयो, विद्या उत्पन्न भयो; तसः नाश भयो, आलोक उत्पन्न भयो ।”

देवता छ कि छैन ?

भगवान्‌ले यति भन्नु भएपछि, सङ्गारव भाणवले भगवान्‌सँग असो भने—“तपाइ गौतमको तपश्चर्या साँच्चैकै तपश्चर्या रहेछ । साँच्चैनै

महापुरुषहरूको समान तपाइ गौतमको तपश्चर्या रहेछ । जस्तो अरहत् सम्यक् सम्बुद्धका निमित्त हुनु पर्दथ्यो । भो गौतम ! देवता छ कि छैन ?”

“हे भारद्वाज ! कारणद्वारा मैले अधि देवता भनी बुझे ।”

“भो गौतम ! ‘देवता छ कि छैन’ भनी सोध्दा (तपाइ) ‘हे भारद्वाज ! कारणद्वारा मैले अधि देवता भनी बुझे’ भनी भन्नुहन्छ । यसो भएमा (तपाइले भन्नु भएको कुरो) तुच्छ, मृषा हन्छ होइन ?”

“हे भारद्वाज ! ‘देवता छ कि छैन’ भनी सोध्दा जसले ‘देवता छ’ भनी भन्छ, जसले ‘कारणद्वारा मैले अधि देवता भनी बुझे’ भनी भन्छ; (यी दुवै कुरालाई) विज्ञपुरुष अवश्य नै निश्चिन्त हुनुपर्दछ कि—‘देवता छ’ भनी ।”

“भो गौतम ! किन तपाईंले मलाई शुरूमै त्यसो भन्नु न भएको त ?”

“हे भारद्वाज ! लोकमा ‘देवता छ’ भन्ने कुरा सबैले उच्च स्वरले भनेकै छन् (उच्चेन सम्मत) ।”

शरणागमन

यति कुरा सुने पछि, सङ्गारव माणवले भगवान्सँग यसरी प्रार्थना गरे :—

१. सींहल र स्यामको पुस्तकमा ‘अतिथि देवता’ उल्लेख छ ।

“धन्य, भो गौतम ! धन्य, भो गौतम !! घोप्टेकोलाई उत्तानो पारिंदिदा^{१०} अन्धकारमा तेलको बत्ती राखिंदिदा, आँखा हुनेहरूले रूप देखेछौं, तपाइ गौतमले मलाई अनेक प्रकारबाट धर्मोपदेश दिनु भयो । अब म, भगवान् गौतमको शरण यछु, धर्म र भिक्षुसङ्गको पनि । आज-देखि तपाइ गौतमले आजीवनसम्म शरणमा आएको उपासक हो भनी स्वीकार गर्नुहोस् ।

—★—



१. ७ पृष्ठमा ज्ञै ।

१८. पिङ्गियानी ब्राह्मण

परिचय

बावारीय भन्ने ब्राह्मणका अजितादि नामक सोरह जना शिष्यहरू थिए । पिङ्गियानी ब्राह्मण पनि उनैका शिष्यहरूमध्ये एक थिए । यी ब्राह्मणहरू सबै जटाधारी थिए ।

बावारीय ब्राह्मण आफ्ना सोरहजना शिष्यहरूका साथ एक दिन भगवान् कहाँ गए । त्यस देला भगवान् राजगृहस्थित पाषाण चैत्यमा बसिरहनु भएको थियो । त्यस बछतमा बावारीय ब्राह्मणका प्रत्येक शिष्यहरूले भगवान्सँग विभिन्न प्रश्नहरू सोधेका थिए । यहो शिलशिलामा पिङ्गियानी^३ ब्राह्मणले पनि केही प्रश्नहरू सोधे । जुन प्रश्नहरू तल सूत्रमा उल्लेख गरिएका छन् ।

१२० वर्ष उमेर पुर्णिसकेका पिङ्गियानी ब्राह्मणका आँखा, कान कमजोर हुनुका साथै शरीर पनि निकै कमजोर भइसकेको थियो । बावारीय ब्राह्मण उनको मामा पर्दथे । बावारीय ब्राह्मणप्रति उनको विशेष स्नेह थियो । त्यसले उनले भगवान् बुद्धको उपदेशलाई समुचित रूपले बोध गर्न सकेनन् । पुनः पछि अरु उपदेशहरू सुनेर पिङ्गियानी ब्राह्मण अनागामी मार्गफलमा प्रतिष्ठित भए ।

१. सुत नि. मा पिङ्गियानी माणव पनि भनिएको छ ।

पिङ्गियानी ब्राह्मणको हृदयमा बुद्धप्रति कर्त्तिको शद्वा र भक्ति थियो भन्ने कुरा तल उल्लिखित सूत्रहरूबाट स्पष्ट देखिन्दै । यिनैको कुरासुनी कारणपाली डकर्मी ब्राह्मण बुद्धको शरणमा गई उपासकत्व ग्रहणगरे यस्ता घटना बुद्धको पालामा कमै देखिन्दै । पिङ्गियानी ब्राह्मणले बुद्धलाई सर्वप्रथम राजगृहको चेतीय पर्वतभा र अर्को पटक बैशाली महावनस्थित कूटागार शालामा भेटेको बुझिन्दै^१ ।

X X X

सूत्र :—

पिङ्गियानी ब्राह्मणको प्रश्न

पिङ्गियानी^२ :—

“जिणोहमस्मि अबलो वीत वण्णो,
नेता न सुद्धा सवनं न फासु ।
माहं नसं मोमुहो अन्तरा व,
आचिकख धर्मं यमहं विजब्बा ।
जातिजराय इध विष्पहानं ॥”

अर्थ :—

‘म जीर्णछुँ, अबलछुँ, वर्ण हीनछुँ । मेरो आँखा धमिलो छ,

१. अ. क. आधारित । २. सुत्त. नि. पिङ्गियमाणव पुच्छा ।

कान पनि बहिरोछ । मलाई धर्मोपदेश गर्नु होस्, जुन म बुद्धनसकौं र
यहों जाति जराको अन्तगर्न सकौं । तपाइङ्को उपदेश नबुझी बीचैमा मेरो
मृत्यु हुन न पाओस् । ”

बुद्ध :—

“दिस्वान रूपेषु विहब्बमानो,
रूपन्ति रूपेषु जना पमत्ता ।
तस्मा तुवं पिण्डिय अप्पमत्तो,
जहस्सु रूपं अपुनब्भवाय ॥”

अर्थ :—

‘जो रूपको कारणले मानिस आकुल व्याकुल हुन्छ, जो विनाश
हुने रूप देखेरै मानिस प्रमत्त हुन्छ, त्यस्ता मानिसहरूलाई देखेर तिसी
रूपमा प्रमत्त नहोऊ । रूपलाई त्यागेर पुनर्भवाट मुक्त होऊ ।’

पिण्डिग्यानी :—

“दिसा चतस्सो विदिसा चतस्सो,
उद्धुं अधो दस दिसा इमायो ।
न तुम्हं अदिट्ठं असुतं अमुतं,
अथो अविब्बातं किञ्चनमत्थि लोके ।
आचिक्ख धर्मं यमहं विजञ्चं,
जाति जराय इध विष्प हानं ॥”

अर्थः—

‘चार दिशा, चार उपदिशा र माथि मुनि गरी जम्मा दश दिशा छन् । यी दिशाहरूमा भएका कुनै पनि वस्तुहरू तपाइले न देखेका, न सुनेका, न बुझेका र न जानेका छैनन् । त्यसैले जाति जराबाट मुक्त हुनकोलागि यहाँ नै मलाई धर्मोपदेश दिनुहोस् ।’

बुद्धः—

‘तण्हाधिपन्ने मनुजे पेक्खमानो,
सन्तापजाते जरसा परेते ।
तस्मा तुवं पिङ्गिय अप्पमत्तो,
जहस्सु तण्हं अपुनब्भवाया’ति ॥’

अर्थः—

‘तृष्णामा अलिङ्गरहेका, सन्ताप र जराजीर्णले पीडित भएका मानिसहरूलाई हेरी, हे पिङ्गिय ! तिमीले पनि अप्रमादी भई तृष्णालाई त्यागीदेऊ; यसो गर्न सक्यौ भने तिमीले पुनर्जन्म लिनु पनै छैन ।’

x

x

x

सूत्रः—

कारणपाली ब्राह्मणको पिङ्गियानीसँग भेट

एक समय भगवान् वैशाली राज्यमा महावनस्थित कूटागार शालामा बस्नु भएको थियो ।

१. अ. नि. कारणपालीसुत्त ।

त्यस बखतमा कारणपाली (डकर्मी) ब्राह्मण लिच्छवीहरूको काम गर्दै थिए । त्यसै बेला उनले पिद्धिग्रानी ब्राह्मणलाई टाढैबाट देखेर नजिक आइपुगे पछि उनीसँग रोधे कि—

‘ यस्तो मध्यान्ह समयमा तपाइ कहाँबाट आइरहनु भएको हो ? ’

“म श्रमण गौतम कहाँबाट आइरहेको छु । ”

बुद्धको वयान कसले गर्न सकला !

“भो पिद्धिय ! तपाइले श्रमण गौतमको प्रज्ञाविचक्षणताबारे के विचार गर्नु भयो त ? ”

“भो कारण ! म कोहुँ र, श्रमण गौतमको प्रज्ञाविचक्षणता बारेमा बुझ्न सकौं ! जसले श्रमण गौतमको प्रज्ञाविचक्षणता बारेमा बुझ्न सकला उ पनि त त्यत्तिकै प्रज्ञावान् हुन पर्ला नि ! ”

“भो पिद्धिय ! तपाइले त श्रमण गौतमको निकै प्रशंसा गरी कुरा गर्नु भयो नि ! ”

“भो कारण ! म कोहुँ र, वहाँको प्रशंसा गर्नसकौं ! श्रमण गौतमको जत्तिसुकै प्रशंसागरे पनि पुग्दैन । मनुष्य त के वहाँ देवता भन्दा पनि श्रेष्ठोत्तम हुनुहुन्छ । गुणीको गुणगान कसले गर्नु पर्छ र ! ”

“भो पिद्धिय ! के के कुराबाट तपाइ श्रमण गौतम प्रति यत्तिको प्रसन्न हुनु भएको ? ”

३—“भो कारण ! कुनै अप्रसले तृप्त भइसकेको पुरुषले अरु कुनै कमसलरसको इच्छा नगर्ने भैँ, जति जति भगवान् गौतमको धर्मोपदेश सुन्दछ—चाहे त्यो सूत्रबाट होस्, चाहे त्यो गेय्य (प्रसन्न भई भन्ने उपदेश) बाट होस्, चाहे त्यो वेय्याकरण (छुट्याइ छुट्याइ भन्ने उपदेश) बाट होस्, चाहे त्यो अद्भुत धर्म (ऋद्धि प्रातिहार्य संयुक्त उपदेश) बाट होस्,—त्यति त्यतिनै अरु विभिन्न ब्राह्मणहरूको प्रवाद (मत) लाई सुन्न मन लाग्दैन ।

२—“भो कारण ! फेरि कुनै पुरुष भोकले अशक्त भइरहेको बेलामा उसको हातमा मधुपिण्ड पर्दा, त्यसलाई जतातिरबाट स्वादलिए पनि सुस्वाद नै हुने क्छ, जति जति भगवान् गौतमको धर्मोपदेश सुन्दछ—चाहे त्यो सूत्रबाट होस्...चाहे त्यो अद्भुत धर्मबाट होस्—त्यति त्यतिनै (उसको) चित्त सन्तुष्ट र प्रफुल्लित हुन्छ ।

३—“भो कारण ! फेरि कुनै पुरुषले हरिचन्दन वा लोहित चन्दनको घटिका (ठेकी) प्राप्त गरेको छ भने त्यसलाई, माथि, तल, बीच, जताबाट सुँधे पनि सुगन्धि सुगन्ध आउने क्छ; जति जति भगवान् गौतमको धर्मोपदेश सुन्दछ—चाहे त्यो सूत्रबाट होस्...चाहे त्यो अद्भुत धर्मबाट होस्—त्यति त्यतिनै चित्त प्रमोद र आनन्दित हुन्छ ।

४—“हे कारण ! फेरि कुनै पुरुष रोगले पीडित भएको बख-तमा, कुनै दक्ष वैद्यले उसको रोगलाई निर्मूल गरि निकोपारि दिए क्छ, जति जति भगवान् गौतमको धर्मोपदेश सुन्दछ ... त्यति त्यतिनै शोक, सन्ताप, दुःख दौर्मनस्य उपायास दूर भएर जान्छ ।

५—‘हे कारण ! केरि कुनै सुन्दरस्थानमा प्रतिष्ठित, निर्मल स्वच्छ तथा स्वादिलो पानीले भरिएको पोखरीमा, घामले सन्तप्त भएको, थकाइ र तीर्खा लागेको कुनै पुरुष आई, नुहाई पानी पिई उसको सबै थकाइ र पिपासा समेत मेटेखैँ; जति जति भगवान् गौतमको धर्मोपदेश सुन्दछ...उति उति सबै थकावट, ग्लानि, परिडाह शान्त भएर जान्छ ।

कारणपाली ब्राह्मणको शरणागमन

यति कुरा सुनी कारणपाली ब्राह्मण आसनबाट उठी उत्तरासङ्ग एकांशगरी, दाहिने घुँडाले पृथ्वीमा टेकी, भगवान् बस्नु भएको दिशातिर, दुवै हात जोडी प्रफुल्ल भई तीनबार नमस्कार गरे । अनि उनले निम्न वाक्य प्रकट गरे :—

“नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।”

अर्थः—“उने भगवान् अरहत् सम्यक् सम्बुद्धलाई नमस्कार ।”

“धन्य, भो पिद्धिग्यानी ! धन्य, भो पिद्धिग्यानी !! धोप्टेकोलाई उत्तानो पारिंदिदै० अङ्घ्यारोमा तेलको बत्ती राखिंदिवा आँखा हुनेहरूले रूप देखे क्षे०, तपाइले मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो । अब म, उनै भगवान् गौतमको शरण पर्छु, धर्म र भिक्षुसङ्गको पनि । आजदेखि तपाइ पिद्धिग्यानीले मलाई आजीवनसम्म शरणमा गएको उपासक हो भनी धारणा गर्नु होस् ।

X

X

X

१. पृष्ठ ७ मा ज्ञै ।

सूत्रः—

पिङ्गियानीद्वारा बुद्ध प्रशंसा

पुनः एक समय भगवान् वैशालीको महावनस्थित कूटागार शालामा बस्नु भएको थियो^१ ।

त्यस बखतमा पाँचशय लिच्छवीहरू भगवान् सँगै बसेका थिए । तिनीहरू मध्ये केही नीलवस्त्र र नीलालंकारले विभूषित हुनुको साथै मुखाकृति पनि नीलवर्ण (नीलो पाउडर लगाएका) भएका, केही पीत वस्त्र र पीतालङ्घारले विभूषित हुनुको साथै मुखाकृति पनि पीतवर्ण (पहेँलो पाउडर लगाएका) भएका, केही रक्तवस्त्र र रक्तालङ्घारले विभूषित हुनुका साथै मुखाकृति पनि रक्तवर्ण (रातो पाउडर लगाएका) भएका, केही श्वेतवस्त्र र श्वेतालङ्घारले विभूषित हुनुका साथै मुखाकृति पनि श्वेतवर्ण (सेतो पाउडर लगाएका) भएका थिए । यसमध्ये भगवान् स्वयं यश र वर्णले प्रज्जवलित हुनुहुन्थ्यो ।

त्यहाँ पिङ्गियानी ब्राह्मण आसनबाट उठी, उत्तरासङ्ग एकांश गरी दुवै हातजोरी, भगवान् लाई नमस्कार गरी यसरी निवेदन गरे :—

“भगवान् ! म पनि केही भन्न चाहन्छु ! सुगत, म पनि केही भन्न चाहन्छु !”

“पिङ्गिय ! भन, के भन्न मन लाग्छ !” भनी भगवान् ले उत्तर दिनु भयो ।

१. अ. नि. पिङ्गियानीसुत्तं ।

अनि पिद्धिग्यानी ब्राह्मणले भगवान्‌का समक्ष भक्तिपूर्ण गाथाद्वारा
बुद्धके प्रशंसा गरे :—

“पदुमं यथा कोकनदं सुगन्धं,
पातो सिया फुलमवीतगन्धं ।
अङ्गीरसं पस्स विरोचमानं,
तपन्तमादिच्चमिवन्तलिक्खेति ॥”

अर्थ :—

“कमलरूपी सुगन्धित कोकनदं कमल फूलबाट प्रातः कालमा
प्रस्फुटित भई सुगन्ध आए क्छं र आकाशमा सूर्य चम्किए क्छं हेर !
अङ्गीरस भगवान् बुद्धको शरीरबाट पनि रश्मी स्फुरण भई चम्की
रहेछ ।”

यो उद्गार स्तोत्र सुनी त्यहाँ बसीरहेका लिच्छवीहरूले ती
ब्राह्मणलाई पाँचशय उत्तरासङ्ग प्रदान गरे । पिद्धिग्यानी ब्राह्मणले सो
पाँचशय उत्तरासङ्ग भगवान्लाई चढाए ।

पञ्चरत्न

त्यसै बखतमा भगवान्‌ले लिच्छवीहरूलाई निम्न उपदेश दिनु
भयो :—

“हे लिच्छवीहरू ! यस संसारमा पाँच प्रकारका रत्नहरूको
प्रादुर्भाव दुर्लभ हुन्दछ ।” कुन पाँच भने—

१—“यो लोकमा तथागत अरहत् सम्यक् सम्बुद्धको प्रादुर्भाव दुर्लभ हुन्छ ।

२—“तथागतले दिनु भएको उपदेश धर्म-विनयलाई (पुनः) उपदेश गर्ने पुद्गल यो लोकमा दुर्लभ हुन्छ ।

३—“तथागतले दिनुभएको उपदेश धर्म-विनयलाई (पुनः) उपदेश गर्दा (त्यसलाई) राम्ररी बुझ्न र संक्षन सक्ने पुद्गल यो लोकमा दुर्लभ हुन्छ ।

४—“तथागतले दिनुभएको उपदेश धर्म-विनयलाई (पुनः) उपदेश गर्दा (त्यसलाई) राम्ररी सम्झो-बुझो त्यस अनुसार आचरण गर्ने पुद्गल पनि यो लोकमा दुर्लभ हुन्छ ।

५—“कृतज्ञ र कृतवेदी हुने पुद्गल पनि यस लोकमा दुर्लभ नै हुन्छ ।

यही पाँच प्रकारका रत्नहरूको प्रादुर्भाव यस लोकमा दुर्लभ हुन्छ ।”

१९. ऊर्णाभ ब्राह्मण

परिचय

ऊर्णाभ ब्राह्मण आयुष्मान् आनन्दसँग कौशाम्बी, घोषिताराममा भेट हुँदा पहिलो बार बुढ, धर्म र सङ्गको शरणमा गएको र अर्को पटक श्रावस्तीमा बुद्धसँग भेट हुँदा अनागामी भएको बुझिन्दै^१ । अरु विशेष कुरा तलका सूत्रहरूबाट बुझिने छ ।

सूत्र :—



किन ब्रह्मचर्य पालन गर्ने ?

यस्तो मैले सुने^२ ।

एक समय आयुष्मान् आनन्द कौशाम्बीको घोषिताराममा बस्नु भएको थियो ।

एक दिन ऊर्णाभ ब्राह्मण जहाँ आयुष्मान् आनन्द हुनुहुन्थ्यो त्यहाँ गए । अनि उनले आयुष्मान् आनन्दसँग कुशलवार्ता गरे । त्यस

१. अ. क. आधारित । २. सं. नि. उर्णाभसुत्त^३ ।

पछि एक छेउमा बसी ऊर्णभ ब्राह्मणले आयुषमान् आनन्दसँग निम्न कुराहरू सोधे :—

“भो आनन्द ! के कारणले श्रमण गौतम कहाँ ब्रह्मचर्य पालन गरिन्छ ?”

“हे ब्राह्मण ! छन्द (इच्छा, राग, तृष्णा) प्रहाणार्थ (हटाउन, शान्त गर्न), भगवान् कहाँ ब्रह्मचर्य पालन गरिन्छ ।”

“भो आनन्द ! यस छन्दलाई प्रहाण गर्ने कुनै मार्ग र प्रतिपदा पनि छन् कि ?”

“हे ब्राह्मण ! यो छन्दलाई प्रहाण गर्ने मार्ग र प्रतिपदापनि छन् ।”

“भो आनन्द ! यो छन्दलाई प्रहाण गर्ने मार्ग र प्रतिपदा कुन हुन् त ?”

चतुऋद्वि-पाद

“हे ब्राह्मण ! यहाँ भिक्षुले (१) छन्द-समाधि-प्रधान-संस्कार सम्पन्न भई ऋद्विपाद (ऋद्वि विषयको ध्यान) भाविता (ध्यान बढाउनु) गर्दछ, (२) वीर्य-समाधि-प्रधान-संस्कार सम्पन्न भई ऋद्विपाद भाविता गर्दछ, (३) चित्त-समाधि-प्रधान-संस्कार सम्पन्न भई ऋद्विपाद भाविता गर्दछ, (४) वीर्मसा-समाधि-प्रधान-संस्कार सम्पन्न भई ऋद्विपाद भाविता गर्दछ । छन्दलाई प्रहाण गर्ने मार्ग र प्रतिपदा यिनै हुन् ।”

“भो आनन्द ! त्यसो भए, (छन्द) भएकै हुन्छ, न भएको हुँदैन । छन्दले नै छन्दको प्रहाण कसरी हुन सक्ला ? यो हुनै सक्दैन ।”

१—“हे ब्राह्मण ! म तिमीसँगै सोध्ने छु । जस्तो तिमीलाई लाग्दछ त्यस्तै उत्तर देउ । अघि तिमीलाई ‘आराम जाउँ’ भन्ने इच्छा (छन्द) भएको थियो कि थिएन ? अब यस आराममा आइसके पछि तिम्रो त्यो इच्छा (छन्द) प्रतिप्रशब्दिय (शान्त) भयो कि भएन त ?”

“भो आनन्द ! भयो ।”

२—“हे ब्राह्मण ! अघि तिमीलाई ‘आराम जाउँ’ भन्ने जुन वीर्य (प्रयाश) थियो, अब यस आराममा आइसके पछि त्यो वीर्य प्रतिप्रशब्दिय भयो कि भएन त ?”

“भो आनन्द ! भयो ।”

३—“अघि तिमीमा ‘आराम जाउँ’ भन्ने जुन चित्त थियो, अब यस आराममा आइसके पछि त्यो चित्त प्रतिप्रशब्दिय भयो कि भएन त ?”

“भो आनन्द ! भयो ।”

४—“अघि तिमीलाई ‘आराम जाउँ’ भन्ने जुन वीर्मंसा (विमर्श) थियो, अब यस आराममा आइसके पछि त्यो वीर्मंसा प्रतिप्रशब्दिय भयो कि भएन त ?”

“भो आनन्द ! भयो ।”

‘हे ब्राह्मण ! यस्ते प्रकारसंग जुन स्यो भिक्षु क्षीणात्मव भई ब्रह्मचर्यवास पूरा गरिसके पछि, गर्नुपर्ने गरिसके पछि, भार बिसाइसके पछि, स्व-अर्थ प्राप्त गरिसके पछि, परिक्षणी भव संयोजन भई स्वयं अभिज्ञानद्वारा विमुक्त भइसके पछि उसको जुन ‘छन्द’ अरहत् हुनु अगाडि थियो, सो ‘छन्द’ अरहत् फल प्राप्त भइसके पछि त्यहीं नै उपशान्त हुन्छ; जुन ‘वीर्य’ … ‘चित्त’ … ‘वीमंसा’ अरहत् हुनु अगाडि थियो, सो ‘वीर्य’, ‘चित्त’ र ‘वीमंसा’ अरहत् फल प्राप्त भइसके पछि त्यहीं नै उपशान्त हुन्छ । हे ब्राह्मण ! यसो भएमा केठान्दछौ त ? भएकै हुन्छ कि ? न भएको हुन्छ त ?’

“भो आनन्द ! यसो भएमा अवश्य नै भएकै हुन्छ, न भएको हुँदैन ।”

शरणागमन

यति भनेर ऊर्णाभ ब्राह्मणले यसरी प्रार्थना गरे—

“धन्य, भो आनन्द ! धन्य, भो आनन्द !! घोष्टेकोलाई उत्तानो पारिदिवा^{१०}, अङ्घ्यारोमा तेलको बत्ती राखिदिवा आँखा हुनेहरूले रूप देखे क्यै तपाइ आनन्दले मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो । भो आनन्द ! अब म, उनै भगवान् गौतमको शरणमा जाने छु, धर्म र भिक्षुसङ्गको पनि । आजदेखि तपाइ आनन्दले मलाई आजीवनसम्म शरणमा गएको उपासक हो भनी धारणा गर्नुहोस् ।”

X

X

X

१. पृष्ठ १७ मा छै ।

सूत्र :-

पञ्चेन्द्रिय

आवस्तीस्थित जेतवन विहारमा^१ ।

पुनः एक दिन ऊर्णाभ ब्राह्मण जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवान्सँग कुशलवार्ता गरिसके पछि एक छेउमा बसे । अनि उनले भगवान्सँग निम्न कुराहरू सोधे :—

“भो गौतम ! चक्षुरिन्द्रिय, शोत्रेन्द्रिय, धूणेन्द्रिय, जिह्वेन्द्रिय र कायेन्द्रिय—यी पाँच इन्द्रियहरू नाना विषयहरूका र नाना गोचरहरूका हुन्, त यी अन्यमन्य गोचर विषयलाई प्रत्यनुभूति गर्नन् । उक्त नाना विषयहरू र नाना गोचरहरू तथा अन्यमन्य गोचर विषयलाई प्रत्यनुभूति नगर्नेको के प्रतिशरण हुन्छ ?”

“हे ब्राह्मण ! चक्षुरिन्द्रिय, शोत्रेन्द्रिय, धूणेन्द्रिय, जिह्वेन्द्रिय र कायेन्द्रिय—यी पाँच इन्द्रियहरू, नाना विषयहरूका, नाना गोचरहरूका हुन् र यिनले अन्यमन्य गोचर विषयलाई प्रत्यनुभूति गर्दैनन् । उक्त नाना विषयहरू र नाना गोचरहरू तथा अन्यमन्य गोचर विषयलाई प्रत्यनुभूति नगर्नेको मन प्रतिशरण हुन्छ । मनैले ती पाँच इन्द्रिय गोचर विषयलाई प्रत्यनुभूति गर्दैछ ।”

१. सं. नि. ऊर्णाभ ब्राह्मणसुतं ।

“भो गौतम ! मनको के प्रतिशरण हुन्छ त ?”

“हे ब्राह्मण मनको स्मृति (सति) प्रतिशरण हुन्छ ।”

“भो गौतम ! स्मृतिको के प्रतिशरण हुन्छ त ?”

“हे ब्राह्मण ! स्मृतिको विमुक्ति प्रतिशरण हुन्छ ।”

“भो गौतम ! विमुक्तिको के प्रतिशरण हुन्छ त ?”

“हे ब्राह्मण ! विमुक्तिको निर्वाण प्रतिशरण हुन्छ ।”

“भो गौतम ! निर्वाणको के प्रतिशरण हुन्छ त ?”

“हे ब्राह्मण ! प्रश्न भन्दा बाहिर गयौ (अच्चायासि), प्रश्नको अन्त बुझन सकेनौ । निर्वाण, निर्वाणपरायण र निर्वाण परियोसानके निमित्त ब्रह्मचर्य बसिन्छ ।”

अनि ऊर्णभ ब्राह्मण भगवान्‌को उपदेशलाई अभिनन्दन तथा अनुमोदन गरी आसनबाट उठी भगवान्‌लाई अभिवादन तथा प्रदक्षिणा गरी फर्केर गए ।

अनि भगवान्‌ले ऊर्णभ ब्राह्मण गइसके पछि भिक्षुहरूलाई आम-
न्त्रण गर्नु भयो र सोधनु भयो :—

“भिक्षुहरू ! कूटागार (गजुर भएको घर) मा वा कूटागार शाला (Hall) मा सूर्योदय हुँदा पूर्वोक्त्यालहरूबाट सूर्यको कीरण पस्यो भने कहाँ पुग्छ ?

“भन्ते ! पञ्चिमी भित्तामा ।”

“भिक्षुहरू ! त्यस्तै गरी तथागत प्रति ऊर्णाभ ब्राह्मणको श्रद्धा अटल भइ सबयो, बलियो गरी प्रतिष्ठित भइ सबयो र यसले जरो पनि हालिसकेको छ । श्रमण, ब्राह्मण, देवलोक, मृत्युलोक र ब्रह्मलोकमा कसैले पनि उनको श्रद्धालाई हल्लाउन सबदेन । भिक्षुहरू ! यदि ऊर्णाभ ब्राह्मण यस रामय परलोक गए भने, उनमा त्यो संयोजन (बन्धन) छैन जुन संयोजनले उनी फेरि यस लोकमा आउन परोस ।”

—★—



२०. उद्गतशरीर ब्राह्मण

परिचय

उद्गतशरीर (उग्गतसरीर) ब्राह्मण, जातिले उच्च भए छैं धनाढ्य पनि थिए । उनलाई ब्राह्मण महाशाल भन्दथे । ब्राह्मण महा-शाल हुनेसँग ८० कोटिधन हुन्थ्यो । उद्गतशरीर ब्राह्मण कुनै साना-तिना काम गर्न चाहन्नथे र भव्य रूपमा काम गर्न चाहन्न्ये । त्यसैले एक महान्यज्ञको तयारी गरिरहेका थिए । जुन यज्ञमा पाँच प्रकारका प्रत्येक पाँच पाँचशय प्राणीहरू बलिदिनु पर्दथ्यो । ती सबै तयार थिए । उनको भनमा यसप्रकारको यज्ञ-बलिलाई बुद्धले के भन्नु हुँदोरहेछ भन्ने जिज्ञासा पैदा भएकोले बुद्ध कहाँ गई बहाँको राय जान्नचाहे । अतः उनी एक दिन भगवान् बुद्ध कहाँ गई यज्ञबारे प्रश्नहरू सोधेँ, जुन कुरा तल उल्लिखित सूत्रबाट थाहा हुनेछ ।

x Hemma.Digital x

सूत्र :—

यज्ञको तयारी

कौशाम्बीस्थित घोषिताराममा॒ ।

एक समय उद्गतशरीर ब्राह्मणले महायज्ञको तयारी गरिरहेका

१. अ. क. आधारित । २. अं. नि. दुतिय अंगिसुत्तं ।

थिए । त्यस बखतमा, यज्ञमा बलिदिनको निमित्त पाँचशय ऋषभहरू (साँडे) यज्ञस्थलको स्थूणमा (मौलोमा) लगिएका थिए, पाँचशय वत्सतरहरू (बहर)..., पाँचशय वत्सतरी (स्याना स्याना बाढीहरू)..., पाँचशय बोकाहरू..., पाँचशय भेंडाहरू पनि यज्ञमा बलि दिनको निमित्त यज्ञस्थलको स्थूणमा लगिएका थिए । अनि उद्गतशरीर ब्राह्मण जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवान्सँग कुशलवार्ता गरिसके पछि एक क्षेत्रमा बसे । अनि उनले भगवान्सँग यो कुरा सोधे :—

“भो गौतम ! मैले सुनेको छु कि अग्नि आदान गर्नु (यज्ञ होम गर्नु), यज्ञको निमित्त पशुहरूलाई यूपमा (यज्ञको लागि प्राणी बाँधि राख्ने कीलो, मौलोमा) बाँधि राख्नु महत्फल र महानिसंस हुन्छ ।”

“हे ब्राह्मण ! मैले पनि सुनेको छु कि अग्नि आदान गर्नु, यज्ञको निमित्त पशुहरूलाई यूपमा (मौलोमा) बाँधि राख्नु, महत्फल र महानिसंस हुन्छ ।”

दोश्रो र तेश्रो पटक पनि उद्गतशरीर ब्राह्मणले त्यही नै प्रश्न दोहोन्याइ सोधिरहे । भगवान्ले पनि त्यही नै उत्तर दिइरहनु भयो ।

“भो गौतम ! त्यसोभए तपाइको र हामीहरूको सबै विचार (दृष्टि) मिल्दो-जुल्दोरहेछ ।”

यसो भन्दा आयुष्मान् आनन्दले उद्गतशरीर ब्राह्मणलाई यसके भने :—“ हे ब्राह्मण ! तथागतसँग त्यसरी सोधने होइन, बरू यसरी सोधनु पर्दछ कि — ‘भन्ते, म, अग्नि आदान गर्न चाहन्छु, यज्ञको निमित्त

पशुहरू यूपमा (मौलोमा) लैजान चाहन्छु । भो भग गन् ! मलाई अववाद (उपदेश) गर्नुहोस्, अनुशासन गर्नुहोस्, जसले मेरो निम्ति दीर्घकाल-सम्म हित र सुख हुनेछ ।”

अनि उद्गतशरीर ब्राह्मणले भगवान्लाई प्रार्थनापूर्वक यसो भने :—“भो गौतम ! म अग्नि आदान गर्न चाहन्छु, यूपमा (मौलोमा) यज्ञ निमित्तका प्राणीहरू लैजान चाहन्छु । तपाइले मलाई अववाद गर्नुहोस् ! तपाइले मलाई अनुशासन गर्नुहोस् !! जसले मेरो निम्ति दीर्घकालसम्म हित र सुख हुनेछ ।”

यज्ञ अगावै पाप-चेतना

‘हे ब्राह्मण ! अग्नि आदान गर्नेको, यूपमा (प्राणीहरू) बाँधि राख्नेको, यज्ञको अगावै तीनै शस्त्र उठाएको ठहर्छ,—जो अकुशल हुन्छ, दुःखदायी हुन्छ र दुःख विपाकी पनि हुन्छ । कुन तीन शस्त्र भने—(१) काय शस्त्र, (२) बची-शस्त्र र (३) मनः-शस्त्र ।

१—‘हे ब्राह्मण ! अग्नि आदान गर्नेको, यूपमा (प्राणी-हरू) बाँधि राख्नेको यज्ञ-बलि गर्नु अगावै यसप्रकार चित्त उत्पन्न हुन्छ—‘यज्ञको निम्ति यति ऋषभ काटनेछु, यति वत्सतर काटनेछु, यति वत्सतरी काटनेछु, यति ब्रोका काटनेछु, यति भेँडा काटनेछु ।’ उसले यज्ञद्वारा ‘पुण्य गर्नु’ भन्दा भन्दै अपुण्य गर्छ, ‘कुशल गर्नु’ भन्दा भन्दै अकुशल गर्छ, ‘सुगतिको मार्ग पहिल्याउँछु’ भन्दा भन्दै दुर्गतिको मार्ग पहिल्याउँछ । हे ब्राह्मण ! अग्नि आदान गर्नु, यूपमा बाँधि राख्नु भन्दै

यज्ञको अगावै यो पहिलो मनःशस्त्र उठाएको हुन्छ, जो अकुशल हुन्छ, दुःखदायी हुन्छ र दुःख विपाकी पनि हुन्छ ।

२—‘हे ब्राह्मण ! केरि, अग्नि आदान गर्नेको, यूपमा बाँधि राख्नेको, यज्ञ-बलि गर्नु अगावै यस्तो वचन प्रकट हुन्छ—‘यज्ञको निमित्त यति ऋषभ काटनेछु...’ उसले ‘पुण्य गर्नु’ भन्दै भन्दै अपुण्य गर्नु...। हे ब्राह्मण ! अग्नि आदान गर्नु भन्दै, यूपमा बाँधि राख्नु भन्दै, यज्ञको अगावै यो दोशो वची-शस्त्र उठाएको हुन्छ, जो अकुशल हुन्छ, दुःखदायी हुन्छ र दुःख विपाकी पनि हुन्छ ।

३—‘हे ब्राह्मण ! केरि अग्नि आदान गर्नेले, यूपमा बाँधि राख्नेको, यज्ञ-बली गर्नु अगावै आफै पहिलो पटक तत्परताका साथ यज्ञ-बलि गर्न, ऋषभ काटन अधिसर्च, ...वत्सतर काटन अधिसर्च, ...वत्सतरी काटन अधिसर्च, ...बोका काटन अधिसर्च, ...भैँडा काटन अधिसर्च । उसले ‘पुण्य गर्नु’ भन्दै अपुण्य गर्नु, ‘कुशल गर्नु’ भन्दै अकुशल गर्नु, ‘सुगतिको मार्ग पहिल्याउँछु’ भन्दै दुर्गतिको मार्ग पहिल्याउँछ । हे ब्राह्मण ! अग्नि आदान गर्नु भन्दै, यूपमा बाँधि राख्नु भन्दै, यज्ञको अगावै यो तेश्रो काय-शस्त्र उठाएको हुन्छ, जो अकुशल हुन्छ, दुःखदायी हुन्छ र दुःख विपाकी पनि हुन्छ ।

त्याग्नु पर्ने तीन अग्नि

“हे ब्राह्मण ! यी तीन अग्निलाई छाड्नु पर्छ, हटाउनु पर्छ, असेवन गर्नु पर्छ । कुन तीन भने—(१) रागाग्नि, (२) द्वे षाग्नि र (३) मोहाग्नि ।

१—“हे ब्राह्मण ! किन यो रागाग्निलाई छाडनु पर्ने, हटाउनु पर्ने र असेवन गर्नुपर्ने भने—रागले रज्जित तथा अभिभूत (डुबिने) भई, रागप्रस्त चित्तले काय-दुराचार, वचो-दुराचार र मनलाई समेत दुराचारी बनाउँछ । काय, वचन र मनले दुराचार गरी, मरणोपरान्त अपाय, दुर्गति, विनिपात तथा नर्कमा उत्पन्न हुन्छ । त्यसैले यो रागाग्निलाई छाडनु पर्ने र असेवन गर्नुपर्ने ।

२—“हे ब्राह्मण ! किन यो द्वेषाग्निलाई छाडनु पर्ने, हटाउनु पर्ने र असेवन गर्नुपर्ने भने—द्वेषले दुष्ट तथा अभिभूत भई, द्वेषप्रस्त चित्तले काय-दुराचार, वचो-दुराचार, र मनलाई समेत दुराचारी बनाउँछ । काय, वचन र मनले दुराचार गरी, मरणोपरान्त अपाय, दुर्गति, विनिपात तथा नर्कमा उत्पन्न हुन्छ । त्यसैले यो द्वेषाग्निलाई छाडनु पर्ने हटाउनु पर्ने र असेवन गर्नुपर्ने ।

३—“हे ब्राह्मण ! किन यो मोहाग्निलाई छाडनु पर्ने, हटाउनु पर्ने र असेवन गर्नुपर्ने भने—मोहले मूढ तथा अभिभूत भई, मोहप्रस्त चित्तले काय-दुराचार, वचो-दुराचार र मनलाई समेत दुराचारी बनाउँछ । काय, वचन र मनले दुराचार गरी, मरणोपरान्त अपाय, दुर्गति, विनिपात तथा नर्कमा उत्पन्न हुन्छ । त्यसैले यो मोहाग्निलाई छाडनुपर्ने, हटाउनुपर्ने र असेवन गर्नुपर्ने ।

मान्नुपर्ने तीन अग्नि

“हे ब्राह्मण ! यी तीन अग्निलाई सत्कारपूर्वक, गौरवपूर्वक र सम्मानपूर्वक पूजा गरी रात्ररी सुखपरिहरण गर्नुपर्छ । कुन तीन भने—

(१) आहवनीय-अग्नि (आहुनेय), (२) गृहपति-अग्नि र
 (३) दक्षिणेय-अग्नि ।

१—‘हे ब्राह्मण ! कुन चाहिं आहवनीय-अग्नी हो भने—यहाँ जसलाई आमा वा बाबु भनिन्छ उसेलाई आहवनीय-अग्नि भन्छन् । यसको कारण के हो भने-आहूति गर्नु योग्य भएकोले अर्थात् हे आमा ! हे बाबु ! भनी सम्बोधन गर्न योग्य भएकोले, मूल भएकोले अर्थात् जन्मदाता भएकोले, यो आवहनीयाग्निलाई सत्कार सम्मान गरी, गौरव र पूजा गरी, राम्ररी सुख परिहरण गर्नु पर्दछ ।

२—‘हे ब्राह्मण ! कुन चाहिं गृहपति-अग्नि हो भने—यहाँ जसलाई पुत्र वा भार्या, दास वा प्रेष्य अथवा कामदार भनिन्छ त्यसेलाई गृहपति-अग्नि भन्दछन् । यो गृहपति-अग्निलाई सत्कार सम्मान गरी, गौरव र पूजा गरी, राम्ररी सुख परिहरण गर्नु पर्दछ ।

३—‘हे ब्राह्मण ! कुन चाहिं दक्षिणेय-अग्नि हो भने—यहाँ परचादबाट मुक्त भएको, क्षान्ति सुरतमा प्रतिष्ठित भएको, आत्मदमनमा लाग्ने, आत्मशान्ति गर्ने, स्वयम्भलाई निर्वाण गराउने जो श्रमण ब्राह्मणहरू हुन्छन् तिनीहरू नै दक्षिणेय-अग्नि हुन् । त्यसकारण यो दक्षिणेय-अग्निलाई सत्कार सम्मान गरी, गौरव र पूजा गरी, राम्ररी सुख परिहरण गर्नु पर्दछ ।

‘हे ब्राह्मण ! यो काष्टाग्निलाई समय समयमा बाल्नुपर्छ, समय समयमा हेर्नुपर्छ, समय समयमा निभाइ दिनुपर्छ र समय समयमा काल्नुपर्छ ।’

भगवान्‌ले यति भन्नुभए पछि उद्गतशरीर ब्राह्मणले भगवान्‌लाई यसरी प्रार्थना गरे :—

“धन्य, भो गौतम ! धन्य, भो गौतम !! घोष्टेकोलाई उत्तानो पारिदिवा^{१०}, अङ्घ्यारोमा तेलको बत्ती राखिदिवा आँखा हुनेहरूले रूप देखे क्यै तपाइ गौतमले मलाई अनेक प्रकारबाट धर्म प्रकाश पारिदिनु भयो । अब म, तपाइ गौतमको शारणमा पर्छु, धर्म र भिक्षुसङ्घको पनि । आजदेखि तपाइ गौतमले मलाई आजीवनसम्म शरणमा आएको उपासक हो भनी धारणा गर्नुहोस् ।”

भो गौतम ! अब म, ती पाँचशय ऋषभहरूलाई छाडिदिनेछु र उनीहरूलाई जीवन-दान दिनेछु; ती पाँचशय वत्सतरहरूलाई पनि...; ती पाँचशय वत्सतरीहरूलाई पनि...; ती पाँचशय बोकाहरूलाई पनि...; ती पाँचशय भेँडाहरूलाई पनि छाडी दिनेछु र उनीहरूलाई जीवन-दान दिनेछु । अब उनीहरूले हरियो घाँस खाउन् ! शीतल पानी पिउन् ! उनीहरूलाई शीतल हवा पनि लागोस् !



१०. १७ पृष्ठमा भई ।

२१. कन्दरायण ब्राह्मण

परिचय

“आयुष्मान् कात्यायनले आफ्ना ब्राह्म आमालाई पनि आसन-बाट उठी स्वागत सम्मान गर्दैनन्” भन्ने कुरा सुनेको हुँदा कन्दरायण ब्राह्मणले सुनेको कुरामा मात्र विश्वास नगरी स्वयं आयुष्मान् कात्यायन कहाँ गई सो कुरो ‘हो होइन’ भनी सोधेका थिए । त्यसैले कन्दरायण ब्राह्मणले आयुष्मान् कात्यायनसँग, ‘तपाइले जेठापाका बुढाहरूलाई आसनद्वारा निम्त्याउनु हुन्न’ भन्ने कुरा सुनेको थिएँ, ‘यो कुरा तपाइ कात्यायनमा त्यस्तै देखदछु’ भनी सूत्रमा भनिएको हो^१ । अरु कुरा तल उल्लिखित सूत्रबाट स्पष्ट बुझिने छ ।

Dhamma.Digital
X X X

सूत्र :—

बृद्ध र तरुण-भूमि

एक समय आयुष्मान् महाकात्यायन मधुरा (मथुरा) स्थित गुन्धावन (वृन्दावन) मा बस्नु भएको थियो^२ ।

१. अ. क. आधारित । २. अ. नि. समचित्तवग्गो ।

त्यस बेला कन्दरायण ब्राह्मण जहाँ आयुष्मान् महाकात्यायन हुनुहुन्थ्यो त्यहाँ गएर आयुष्मान् महाकात्यायनसँग कुशलवार्ता गरी एक छेउमा बसे । अनि उनले आयुष्मान् महाकात्यायनसँग निम्न कुरा सोधे :—

“भो कात्यायन ! मैले सुनेकोछु कि ‘थमण कात्यायनले आफु भन्दा जेठा, वयोवृद्ध र धेरै उमेर पुगिसकेका बुढाहरूलाई आसनबाट उठेर वा आसन दिएर निम्त्याउनु हुन्न ।’ जुन कुरा सुनेको थिए त्यो त्यस्तै रहेछ । तपाइ कात्यायनले आफुभन्दा जेठा, वयोवृद्ध र धेरै उमेरपुगिसकेका बुढा-हरूलाई अभिवादन पनि गर्नु हुनु हुँदो रहेनछ, आसनबाट पनि उठनु हुनु हुँदो रहेनछ, न आसन दिएर नै निम्त्याउनु हुँदो रहेछ । यो तपाइको निम्ति सुहाउँदैन ।”

“हे ब्राह्मण ! भगवान् अरहत् सम्यक् सम्बुद्धले राम्ररी जानी, राम्ररी हेरी, वृद्ध-भूमि (जुन कारणले वृद्ध वा स्थविर भनिने हो सो कारण) र तरुण-भूमि (जुन कारणले तरुण भनिने हो सो कारण) को कुरा पनि बताउनु भएको छ । जन्मले असी, नब्बे, शय वर्ष पुगेको बुढो भए पनि यदि पञ्चकामविषय (वस्तुकाम, क्लेशकाम) भोग गर्दछ, पञ्चकामविषयको माझमा बस्दछ, पञ्चकामविषयले जलन भई बस्दछ, पञ्चकामविषयको तर्कनाले खान्छ, पञ्चकामविषयको खोजमा उत्साहित हुन्छ भने, त्यो बुढोमा नगनिई उमेर नपुगेकै संख्यामा गनिन्छ । उमेरले कम भएपनि, कालोकेश, भद्रयौबनले युक्त (वेशको प्रथम चरणमा पुगेको तन्नेरी) भएपनि यदि पञ्चकामविषय (वस्तुकाम,

अलेशकाम) भोगदैन, पञ्चकामविषयको माझमा बस्दैन, पञ्चकामविषयले जलन भएर बस्दैन, न त पञ्चकामविषयले खान्छ, न पञ्चकामविषयको खोजमै लागदछ भने, त्यो पण्डित र स्थविरकै संख्यामा गनिन्छ ।

कन्दरायण ब्राह्मणको नमस्कार

यति कुरा सुनेपछि कन्दरायण ब्राह्मण आसनबाट उठी उत्तरासङ्ग एकांश गरी, कमउमेरको (कच्चायन) भिक्षुको चरणमा शीरले अभिवादन गरी भने कि — “तपाइ बृद्ध हुनुहुन्छ, बृद्ध-भूमिमा प्रतिष्ठित हुनु हुन्छ, हामी तन्नेरी, तरुण-भूमिमा छौं ! ”

शरणागमन

यति भनी कन्दरायण ब्राह्मणले आयुष्मान्, महाकात्यायनसँग असरी प्रार्थना गरे :—

“धन्य, भो कात्यायन ! धन्य, भो कात्यायन !! घोप्टेकोलाई उत्तानो पारिंदिवा”० अँध्यारोमा तेलको बत्ती राखिर्दिवा—आँखा हुनेहरूले रूप देखे क्यै तपाइ कात्यायनले मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिर्दिनु भयो । अब म, उनै भगवान्, गौतमको शरणमा जान्छ, धर्म र भिक्षुसङ्गको पनि । आजदेखि तपाइ कात्यायनले मलाई आजीवनसम्म शरणमा गएको उपासक हो भनी धारणा गर्नुहोस् ।”

—★—

१. पृष्ठ १७ मा ज्ञै ।

२२. त्रिकर्णक ब्राह्मण

परिचय

“श्रमण गौतम पण्डित हुनुहुन्छ । वहाँकहाँ गई केही उपदेश सुन्नु पाए हुन्यो” भन्ने विचारले त्रिकर्णक ब्राह्मण एक दिन प्रातः कालको खाना खाइसके पछि अरु पनि महाजनहरूका साथ भगवान् कहाँ गए ।

भगवान् बुद्ध कहाँ उनी पहिले कहिले पनि भएका थिएनन् । उनको मनमा बुद्धले आफुसँग कुराकानि गर्दैनन् कि गर्दैनन् भन्ने शंका थियो । बुद्ध कहाँ पुगेर पनि बुद्धसँग कुनै कुरा गर्न नपाएमा समाजले उपहास गर्नेछ भन्ने पनि उनको मनमा भय थियो । त्यसैले उनले बुद्धसँग कुरा गर्नको निमित्त बुद्ध कहाँ पुगिसके पछि, प्रथमतः आफैले त्रैविद्या ब्राह्मणहरूको प्रशंसा गर्दै कुरा उठाएको हो । जब भगवान्‌ले उनीसँग प्रश्न सोधनु भयो तब त्रिकर्णक ब्राह्मण खुसि भई, भगवान्‌ले सोधनु भएको प्रश्न पनि आफुले जानेकै विषय भएकोले उनले ब्राह्मणहरूका त्रैविद्याबारे सरलतापूर्वक जवाफ दिए ।

पछि भगवान्‌ले बुद्धका धर्ममा त्रिविद्या भन्ने अर्के किशिमको हुन्छ भनी दिनु भएको उपदेश सुनी त्रिकर्णक ब्राह्मण अन्तमा बुद्धको शरणमा गए^१ । अरु विशेष कुरा उल्लिखित सूत्रबाट थाहा हुनेछ ।

×

×

×

सूत्र :—

त्रैविद्य ब्राह्मण

एक समय त्रिकर्णक ब्राह्मण जहाँ भगवान् हुनुहन्थ्यो त्यहाँ गई भगवान्संग कुशलवार्ता गरे^१ । त्यसपछि एक छेउमा बसी भगवान्संग त्रैविद्य ब्राह्मणहरूको वर्णन गरे—“धन्य ! त्रैविद्य ब्राह्मणहरू, धन्य ! त्रैविद्य ब्राह्मणहरू !”

“हे ब्राह्मण ! कुन प्रकारले ब्राह्मणहरू, ब्राह्मणलाई त्रैविद्य भन्द अन्त ?”

“भो गौतम ! यहाँ ब्राह्मणहरू सजातीय आमा बाबुबाट जन्मेका हुन्थन्, शुद्ध गर्भ धारण गरेका हुन्थन्, उनीहरू सातपुस्ता अधिदेवि गर्भ शुद्ध हुँदै आएका हुन्थन् । जातिवादबाट वहिस्कृत र निन्दा नभएका, अध्यापक मन्त्रधर हुन्थन्, तीने वेदमा पारंगत हुन्थन्, निघण्टु, कौस्तुभ, अक्षरप्रभेद र इतिहास समेत पाँचशास्त्र, व्याकरण, लोकायत, लक्षण-शास्त्र पनि उसले जानेका हुन्थन् । यसप्रकार ब्राह्मणहरू त्रैविद्य हुन्थन् ।”

“हे ब्राह्मण ! अर्क प्रकारले ब्राह्मणहरू, ब्राह्मणको त्रिविद्या प्रज्ञापन गर्नन्, अर्क प्रकारले आर्य-विनयमा (यस धर्ममा) त्रिविद्या प्रज्ञापन गर्नएको छ ।”

१. अ. नि. तिकण्णसुत्त ।

“भो गौतम ! कुन प्रकारले आर्यविनयमा त्रिविद्या प्रज्ञापन गरिएको छ त ? जुन प्रकारले आर्यविनयमा त्रिविद्या प्रज्ञापन गरिएको छ, त्यसप्रकार तपाइ गौतमले मलाई धर्मोपदेश गर्नु होस् ।”

ध्यान

“हे ब्राह्मण ! त्यसोभए राम्ररी मन लगाएर सुन, म भन्दछु ।”

“हवस” भनी त्रिकर्णक ब्राह्मणले भगवान्‌लाई प्रत्युत्तर दिइ ।
अनि भगवान्‌ले भन्नु भयो :—

प्रथमध्यान —“हे ब्राह्मण ! यहाँ भिक्षु कामनाबाट अलग भई, अकुशलबाट अलग भई, वितर्क र विचार भएको, एकान्त बास (ध्यान) बाट उत्पन्न प्रीति र सुख भएको प्रथमध्यान प्राप्त गरी उपशम भई बस्दछ ।

द्वितीयध्यान —“फेरि वितर्क र विचारलाई उपशम गरी, अभ्यन्तर सम्प्रसादलाई एकाग्र गरी, वितर्क विचार रहित, समाधिबाट प्राप्त हुने प्रीति-सुख भएको द्वितीयध्यान प्राप्त गरी बस्दछ ।

तृतीयध्यान —“फेरि प्रीतिलाई पनि त्यागेर, उपेक्षित भई, स्मृतिमान्, ज्ञानवान् भई, शरीरले सुख अनुभव गर्छ जसलाई जानीहरू ‘उपेक्षावान्, स्मृतिमान्, सुखपूर्वक बस्ने’ भनी भन्दछन् । त्यस प्रकारको तृतीयध्यान प्राप्त गरी बस्दछ ।

चतुर्थध्यान —“फेरि सौमनस्य दौर्मनस्यलाई पहिले नै अन्त गरी, सुख र दुःखलाई त्यागी, दुःख र सुख नभएको, स्मृति परिशुद्ध भई उपेक्षा भएको चतुर्थध्यान प्राप्त गरी बस्दछ ।

पुर्वानुस्मृति-ज्ञान

“यसप्रकार समाहित चित्त भएपछि, परिशुद्ध, स्वच्छ, निर्मल, क्लेशरहित भएपछि, मृदु कर्मण्य भई, निश्चलतामा पुगेपछि पूर्व-जन्म-स्मरण-ज्ञानतिर चित्त छुकाउँछ र अनेक प्रकार पूर्वजन्मको कुरो अनुस्मरण गर्छ । जस्तै—‘एकजन्म, दुइजन्म, तीनजन्म, चारजन्म, पाँचजन्म, दशजन्म, बीसजन्म, एवं प्रकार शयजन्म सहश्रजन्म, शतसहश्रजन्मको; अनेक संवर्तकल्प विवर्तकल्पको पनि अनुस्मरण गर्दछ’—‘अमुकस्थानमा थिए’, यस्तो नाउँ, यस्तो गोत्र, यस्तो वर्ण, यस्तो आहार-पान, यस्तो सुख दुःख भोग गर्ने, यति आयु थियो । अनि त्यहाँबाट पनि च्युत भई अमुक ठाउँमा जन्मे । वहाँ पनि यस्तो नाउँ, यस्तो गोत्र, यस्तो वर्ण, यस्तो आहार-पान, यस्तो सुख दुःख भोग गर्ने, यति आयु थियो । त्यहाँ-बाट च्युत भई यहाँ जन्मे ।’ यसरी आकार सहित अनेक प्रकार पूर्वजन्मको अनुस्मरण गर्दछ । उसले यही प्रथम-विद्या प्राप्त गर्छ । जसमा अविद्या हुँदैन विद्या हुन्छ, अन्धकार हुँदैन आलोक हुन्छ, अप्रमादी आलस्य रहित भई प्रयत्न गर्दा प्राप्त हुनुपर्ने ज्ञान प्राप्त गरेको हुन्छ ।

च्युति-उत्पत्ति-ज्ञान

“यसप्रकार समाहित चित्त भएपछि, परिशुद्ध स्वच्छ निर्मल, क्लेश रहित भएपछि, मृदु कर्मण्य भई निश्चलतामा पुगेपछि उसले प्राणीको च्युत तथा उत्पत्तिको ज्ञानतिर चित्त छुकाउँछ । उसले दिव्य-विशुद्ध अमानुषी चक्षुले प्राणीहरू च्युत भएका उत्पन्न भएका

देखदछ—‘नीच-उच्च, सुवर्ण-दुर्वण, सुगति-दुर्गतिमा आ-आफ्नो कर्मा-
नुसार जन्मेका प्राणीहरूलाई जान्दछ’—‘यी सत्त्वहरू काय-दुश्चरि-
त्रले युक्त भई, वाक्-दुश्चरित्रले युक्त भई, मनः-दुश्चरित्रले युक्त भई,
आर्यहरूको निन्दागर्ने भई, मिथ्यादृष्टिक भई, मिथ्यादृष्टि सहगत
कर्मले युक्त भई; मरणोपरान्त अपाय, दुर्गति, विनिपात तथा
नर्कमा उत्पन्न भए। यी सत्त्वहरू काय-मुच्चरित्रले युक्त भई, वाक्-मुच्चरि-
त्रले युक्त भई, मनः-मुच्चरित्रले युक्त भई, आर्यहरूलाई अपवाद नगर्ने भई,
सन्दर्क्षदृष्टि युक्त भई, सम्यक्-दृष्टि सहगत कर्मले युक्त भई; मरणो-
परान्त सुगति स्वर्गलोकमा उत्पन्न भए।’ यति दिव्य-विशुद्ध अमानुषी
चक्षुले सत्त्वहरूलाई—च्युत भएका, उत्पन्न भएका, नीच-उच्च, सुवर्ण-दुर्वण
सुगति-दुर्गतिमा आ-आफ्नो कर्मानुसार उत्पन्न भएका देखदछ। उसले
यही द्वितीय-विद्या प्राप्त गरेको हुन्छ। जसमा अविद्या हुँदैन विद्या
हुन्छ, अन्धकार हुँदैन आलोक हुन्छ, अप्रमादी र आलस्य रहित भई,
प्रयत्न गर्दा प्राप्त हुनुपर्ने ज्ञान, प्राप्त गरेको हुन्छ।

आस्त्रव-क्षय-ज्ञान

“पुनः यसप्रकार समाहित चित्त भएपछि, परिशुद्ध, स्वच्छ,
निर्मल, ब्लेशरहित भएपछि, मृदु कर्मण्य भई, निश्चलतामा पुरोपछि,
उसले आस्त्रव क्षय ज्ञानमा चित्त फुकाउँदछ। उसले, ‘यो दुःख हो’ भनी
यथार्थतः बुझदछ, ‘यो दुःख समुदय हो’ भनी यथार्थतः बुझ दछ, ‘यो दुःख
निरोध हो’ भनी यथार्थतः बुझ दछ, ‘यो दुःख निरोधको मार्ग हो’ भनी
यथार्थतः बुझ दछ; ‘यो आस्त्रव हो’ भनी, ‘यो आस्त्रव समुदय हो’ भनी,

“यो आत्मव निरोध हो” भनी, ‘यो आत्मव निरोधको मार्ग हो’ भनी यथार्थतः बुझ दछ । यसप्रकार जानिसके पछि, देखिसके पछि उसको चित्त कामात्मवबाट पनि विमुक्त हुन्छ, भवात्मवबाट पनि विमुक्त हुन्छ, अविद्या-त्मवबाट पनि विमुक्त हुन्छ; विमुक्त भइसके पछि ‘विमुक्त भए’ भन्ने ज्ञान पनि हुन्छ । ‘जाति क्षीण भथो, ब्रह्मचर्यवास पूरा भयो, गनुपत्ने गरिसके, अब उप्राप्त अर्कोजिनम लिनुपत्ने हेतु छंत’ भन्ने ज्ञान पनि हुन्छ । उसले यही तृतीय-विद्या प्राप्त गरेको हुन्छ । जसमा अविद्या हुँदैन विद्या हुन्छ, अन्धकार हुँदैन आलोक हुन्छ, अप्रमादी आलस्य रहित भई प्रथत्न गर्दा प्राप्त हुनुपत्ने ज्ञान, प्राप्त गरेको हुन्छ ।”

यस पछि भगवान्‌ले पुनः निम्न गाथा भन्नु भयो :—

- १—“अनुच्छावच्चसीलस्स, निपकस्स च भायिनो ।
चित्तं यस्स वसीभूतं, एकग्मं सुसमाहितं ॥
- २—“तं वे तमोनुदं धीरं, तेविज्जं मच्चुहायिनं ।
हितं देवमनुस्सानं, आहु सव्वपहायिनं ॥
- ३—“तीहि विज्जाहि सम्पन्नं, असम्मूल्हविहारिनं ।
बुद्धं अन्तिमदेहिनं, तं नमस्सन्ति गोतमं ॥
- ४—“पुच्चेनिवासं यो वेदी, सम्भापायं च पस्सति ।
अथो जातिक्खयंपत्तो, अभिज्जावोसितो मुनि ॥
- ५—“एताहि तीहि विज्जाहि, तेविज्जो होति ब्राह्मणो ।
तमहं वदामि तेविज्जं, नाभ्यं लपितलापनंति ॥”

अर्थ :—

१—“जसको शील उच्च-नीच छैन, जो प्रज्ञावान् ध्यानी छ,
जसको चित्त वशमा छ, जो एकाग्र भई समाहित छ,—

२—“वही अन्धकार नाशक धीर, त्रिविद्या, मृत्युञ्जय, देवमनुष्यको
हितकर, सबै त्यागिसकेका,—

३—“त्रि-विद्या युक्त, ज्ञानवान्, अन्तिमदेहधारी बुद्ध गौतम-
लाई, (लोकले) नमस्कार गर्दछ ।

४—“जसले पूर्वजन्मको ज्ञान बुझ छ, जसले स्वर्ग र अपायलाई
देखदछ, जो अभिज्ञानद्वारा जाति-क्षय प्राप्त गरी मुनि भै सकेको छ,—

५—“हे ब्राह्मण, यही त्रिविद्याले त्रैविद्या हुन्छ, त्यसैलाई म
त्रि-विद्या भन्दछु; अरुले सुनेको भनेकोलाई भन्दिन ।”

“हे ब्राह्मण ! आर्य-विनयमा यसैलाई त्रि-विद्या भन्दछन् ।”

“भो गौतम ! ब्राह्मणहरूको त्रि-विद्या र आर्य-विनय (बुद्ध
धर्म) को त्रि-विद्या भिन्न भिन्न रहेछ । जुन आर्यविनयको त्रि-विद्या
हो, त्यसको दाँजोमा ब्राह्मणहरूको त्रि-विद्या सोरह भागमा एकभाग
यनि रहेन छ ।”

यति भनी ब्राह्मणले बुद्धसँग यसरी प्रार्थना गरे :—

शरणागमन

“धन्य, भो गौतम ! धन्य, भो गौतम ! ! ! ० तपाइ गौतमले मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो । अब म, तपाइ गौतमको शरण पर्दू, धर्म र भिक्षुसङ्गको पनि । आजदेखि तपाइ गौतमले मलाई आजीवनसम्म शरणमा आएको उपासक हो भनी धारणा गनु होस् ।”



Dhamma.Digital

२३. द्रोण ब्राह्मण

परिचय

त्यस बखतमा भगवान् बुद्ध कोशलराज्य अन्तरगतको उकटा (उत्कृष्ट) नगरबाट सेतब्य नगरतिर जाँदै हुनुहुन्थ्यो । शावस्तीबाट निकटतम नगर सेतब्य थियो । सेतब्य भएर नै शावस्ती जानुपर्दथ्यो । सेतब्यको उत्तरतिरको हिमालय पहाडको छेउमा उकटा (उत्कृष्ट) नगर थियो ।

अङ्गुत्तर अर्थकथानुसार द्रोण ब्राह्मण यश र कीर्तिले सम्पन्न थिए । यिनी तीनवेद, व्याकरण, इतिहास र लक्षण शास्त्रमा निपुण थिए । एक दिन यी पाँचशय शिष्यहरूका साथ बहुमूल्य लुगाहरू लगाई उकटा-बाट कुनै कामको निम्ति निस्के । जाँदा जाँदै बाटोमा उनले भगवान् बुद्धको पदचिन्हमा चक्राङ्कित रेखा देखेर द्रोण ब्राह्मण आश्र्वय चकित भए । अनि भगवान्लाई भेटाउन उक्त पदचिन्हको पीछा गरे । भगवान् बाटोको छेउ एकातिरको एक रूखमुनी बस्नु भएको थियो । द्रोण ब्राह्मण पदचिन्हको पछिलागाँदै जाँदा रूखमुनी बस्नु भएको बुद्धलाई देखेर त्यहीं गए ।

अनि उनले बुद्धसँग अतीत वाक्यले वा वर्तमान वाक्यले प्रश्न जगरी अनागत वाक्यले प्रश्न गरे कि — ‘तपाइ देवता हुने हुनुहुन्छ कि

इत्यादि । बुद्धले पनि प्रश्न अनुसारको उत्तर अनागत वाक्यमै दिनु भयो ।

द्रोण ब्राह्मणको बुद्धसँग यो पहिलो भेट थियो । दोश्रो भेटमा अङ्गुत्तर निकायको द्रांणसूत्र अनुसार पाँचथरी ब्राह्मणहरूको उपदेश सुनी द्रोण ब्राह्मणको जात्याभिमान हट्टै गएको कुरा सूत्रबाट स्पष्ट देखिन्छ । उनले बुद्धको शरणलिई उपासकत्व प्रहृण गरेको कुरा पनि यहींनै देखिन्छ ।

दीर्घनिकाय अर्थकथानुसार द्रोण ब्राह्मण न केवल यश सम्पन्न मात्र थिए बल्कि उन्डै समस्त जम्बुद्विपका राजपरिवारहरू उनका शिष्य-त्वमा थिए । शायद यसैले होला, उनले भगवान् बुद्ध परिनिर्वाण भइसके पछि, भगवान्को शरीर-धातुका कारणले कुशीनगरका मल्लहरूका उद्यानमा, झगडा हुन लागेको बेलामा सबैलाई सम्झाउन सकेको ।

त्यस बखतमा त्यहाँ विभिन्न देशका प्रतिनिधिहरूले भगवान्को शरीर-धातुको माँग गरिरहेका थिए । कुशीनगरका मल्लहरूले भने आफ्नो इलाकामा भगवान् परिनिर्वाण भएको हुँदा अवशेष शरीर-धातु न दिने भन्ने कुरा चलाएका थिए । यसै कारणले त्यहाँ ठूलो झगडा भइरहेको थियो ।

द्रोण ब्राह्मण त्यस बेला कुशीनगरमै थिए र उनले झगडा भइरहेको कुरो सुनी सभामा गई सबैलाई सम्झाए । सबैले आफ्ना सम्मानित द्रोण आचार्यको कुरा माने । त्यसपछि उनले बुद्धको शरीरधातुलाई आठ भाग लगाई सबैलाई बराबर गरी बाँडिदिने प्रस्ताव राखे । यस प्रस्तावलाई सबैले स्वीकार गरे । धातु-विभाजन-कार्य उनैलाई नै सुम्पदिए । उनले

शरीर-धातुलाई बराबर आठभाग नापो बाँडिदिए ।

उक्त नाप्ने भाँडालाई 'तुम्ब' भनिन्थ्यो । चारमाना जति अटाउने तुम्बा जत्रो 'तुम्ब' लाई 'द्रोणी' पनि भन्दछन् । दुइनालिको एक तुम्ब वा द्रोणी हुन्छ । एकनालिको एक कुरुवा हुन्छ । शरीर-धातु जस्मा सोरह नाल भएको कुरा अर्थकथामा उल्लेख भएको पाइन्छ । शरीर-धातु नापेको 'तुम्ब' द्रोण ब्राह्मणले मागेर लिएका थिए । यो नाप्ने भाँडे मागेर लिनाको कारण स्पष्ट गर्दै अर्थकथाचार्य बुद्धघोषले निम्न कुरा उल्लेख गर्नु भएको छः—

'शरीर-धातु नाप्नु भन्दा अगावै द्रोण ब्राह्मणले भगवान्को एउटा दाँहिने दन्तधातु आफ्नो फेटामा लुकाएका थिए, तर सो दन्त-धातु शक्देवेन्द्रले चोरमायि चकार गरे । त्यसेले लाचार भई द्रोण ब्राह्मणले अन्तमा 'तुम्ब' मागेर लिएका हुन्^१ ।'

द्रोण ब्राह्मणले सो 'तुम्ब' लाई निधान गरी स्तूप बनाई महोत्सव मनाएको कुरा सूत्रबाटै स्पष्ट बुझिन्छ ।

X

X

X

सूत्र :—

चक्राङ्कित पदचिन्ह

एक समय भगवान् उक्कटा र सेतव्यको बीचमा पर्ने बाटोबाट जाँदै हुनुहुन्थ्यो^२ ।

१. अ. क. आधारित । २. अं. नि. दोणसुत्त ।

त्यस बखत द्रोण ब्राह्मण पनि त्यसैबाटो भई जाँदै थिए । अनि द्रोण ब्राह्मणले बाटामा, बुद्धको पदचिन्हमा चक्राङ्कित रेखा देखे । सो चक्रचिन्हमा हजारवटा आरा (तेसीं रेखा) र भित्री तथा बाहिरी गोलाइ रेखा पनि राम्ररी देखिन्थयो । यस्तो देखेर उनको मनमा यस्तो लाग्यो :—

“आश्र्वय ! अद्भुत !! यो पद-चिन्ह मनुष्यको हुनै सकदैन !”

त्यस बखत भगवान् बाटो छोडेर एक रुखमुनी स्मृति सहित पलेटीकसी ध्यान-मुद्रामा बस्नु भएको थियो । द्रोण ब्राह्मणले उक्त पद-चिन्ह हेर्दै जाँदा, उनले एक रुखमुनी प्रसन्न तथा सुन्दर मुद्रामा, दर्शनीय लीलामा, शान्त चित्तले, उत्तम-दमथ-समथ-अनुप्राप्त गरी अर्थात् दान्ते-न्द्रिय, गुप्तेन्द्रिय, संयतेन्द्रिय भई महापुरुष लीलाले पलेटी मारी बसिरहनु भएको भगवान्-लाई देखे । अनि जहाँ भगवान् बस्नु भएको थियो त्यहाँ गई भगवान्-सँग निम्न कुरा सोधे :—

Dhamma.Digital

“तपाइ देवता हुने हुनुहुन्छ कि ?”

“हे ब्राह्मण ! न म देवता हुने हुँ ।”

“तपाइ गन्धर्व हुने हुनुहुन्छ कि ?”

“हे ब्राह्मण ! न म गन्धर्व हुने हुँ ।”

“तपाइ यक्ष हुने हुनुहुन्छ कि ?”

“हे ब्राह्मण ! न म यक्ष हुने हुँ ।”

“त्यसोभए तपाइ मनुष्य हुने हुनुहुन्छ कि ?”

“हे ब्राह्मण ! न म मनुष्य नै हुनें हुँ ।”

द्रोण :—

‘देवता हुने हो कि’ भनी सोधदा, ‘देवता हुने होइन’; ‘गन्धब्द हुने हो कि’ भनी सोधदा, ‘गन्धब्दं पनि हुने होइन’; ‘यक्ष हुने हो कि’ भनी सोधदा, ‘यक्ष पनि हुने होइन’; ‘मनुष्य हुने हो कि’ भनी सोधदा, ‘मनुष्य पनि हुने होइन’ भनी भन्नु हुन्द्य। त्यसोभए तपाइ के हुने हुनु हुन्द्य त ?”

“हे ब्राह्मण ! जुन मेरा आस्त्रवहरू हुन्, यदि ती अप्रहीण भएका भए देवता पनि हुनेथिएँ, अब ती मेरा आस्त्रवहरू क्षय भैसके, तालवृक्ष छेदन छैँ जरैसमेत उखेली फ्याकिदिई सक्ने, पुनः सम्भव तथा उत्पन्न नहुने गरिसक्ने । जुन मेरा आस्त्रवहरू छन्, यदि ती अप्रहीण भएका भए गन्धब्द पनि हुने थिएँ, ...यक्षपनि हुने थिएँ, ...मनुष्य पनि हुने थिएँ । अब ती मेरा आस्त्रवहरू क्षय भैसके, तालवृक्ष छेदन छैँ जरैसमेत उखेली फ्याकिदिई सक्ने, पुनः सम्भव तथा उत्पन्न नहुने गरिसक्ने । जस्तो कि उत्पल वा पद्म वा मुण्डरिक फूल पानीमा उत्पन्न भई, पानीमै संवर्धन भई, पानीले छुन नसक्ने गरी, पानी भन्दा माथि आई बस्दछ, त्यस्तै गरी म, यस लोकमा जात्मी, यसै लोकमा संवर्धन भई, यस लोकलाई जिती, लोकले छुन नसक्ने गरी बसेको छु । हे ब्राह्मण ! त्यसैले मलाई बुद्ध भनी जान ।”

यति भन्नु भई पुनः निम्न गाथा भन्नु भयो :—

१ “येन देवूपपत्यस्स, गन्धब्दो वा विहङ्गमो ।
यक्खत्त येन गच्छेयं, मनुस्सत्त च अब्बजे ।
ते मय्ह आस्वा खीणा, विधस्ता विनली कता ॥

२—“पुरुषरीकं यथा वग्गु, तोयेन नुपलिम्पति ।
नुपलिम्पाभि लोकेन, तस्मा बुद्धोस्मि ब्राह्मणा’ति ।”

अर्थः—

१—“जुन हेतुले देवता, गन्धर्व वा विहङ्गम हुने हो अथवा जुन हेतुले यक्षत्वमा वा मनुष्यत्वमा जाने हो; ती मेरा आत्मवहरू क्षीण भई-सके, विध्वंश भईसके, बन्धनबाट मुक्त भईसके ।

२—“जस्तो पुण्डरिक-फूल पानीले छुन नसक्ने गरी पानी भन्दा माथि गएको हुन्छ, त्यस्तै मलाई लोक-धर्मले छुन सक्दैन; त्यसो हुनाले, हे ब्राह्मण ! म बुद्ध हुँ ।”

X X X

Dhamma.Digital

सूत्रः—

जातिवादबाट निष्कलंकित ब्राह्मण

अर्को एक समयमा द्रोण ब्राह्मण जहाँ भगवान् हुतुहुन्थ्यो त्यहाँ गई भगवान्‌लाई सम्मोदन गरी एक छेउमा बसेः । त्यसपछि द्रोण ब्राह्मण ने भगवान्‌सँग निम्न कुरा सोधे :—

१. अं. नि दोणसुत्तं ।

“भो गौतम ! मैले सुनेको छु कि, ‘अमण गौतम, (आफुभन्दा) जेठा, वयोवृद्ध र धेरै उमेर पुगिसकेका ब्राम्हणहरूलाई अभिवादन गर्नु हुन्न, आसनबाट उठनु हुन्न, न त आसन नै दिई निम्त्याउनु हुन्न’। यो कुरो तपाइँमा त्यस्तै देखदछु । तपाइ गौतमले आफुभन्दा जेठा, वयोवृद्ध र धेरै उमेर पुगिसकेका ब्राम्हणहरूलाई न अभिवादन गर्नु हुन्न, न आसनबाट उठनुहुन्न, न आसन नै दिई निम्त्याउनु हुन्न । यो तपाइँको लागि सुहाँउदैन ।”

“हे द्रोण ! तिमी पनि ब्राम्हणहुँ भन्दछौ ?”

“भो गौतम ! साँच्चै भन्ने हो भने मलाई नै, ... जातिवादले अकलंकित, अध्यापक मन्त्रधर ... लक्षण शास्त्रमा निपुण ब्राम्हण भन्नु योग्य छ । किनभने—‘म सजातीय आमा बाबुबाट जन्मोको छु, शुद्ध गर्भ धारण गरेको छु, बाजे बराज्यूका सातपुस्ता अगाडिदेखि जातिवादले कलङ्कित भएको छैन । त्यस्तैगरी म अध्यापक, मन्त्रधर, तीनवेद पारंगत, निघण्डू, कौस्तुभ, अक्षर प्रभेद, इतिहास सहित पाँचग्रन्थ र पदशास्त्र, व्याकरण, लोकायत (भौतिकविद्या) लक्षण शास्त्रमा पनि निपुण छु ।”

ब्राह्मणका पूर्वज

“हे द्रोण जुन ती ब्राम्हणहरूका पूर्वज मन्त्रकर्ता र मन्त्र प्रवर्तक ऋषिहरू थिए तिनीहरूकै पुराना मन्त्रपद, गीत, प्रोक्त र संहिताहरू-लाई हालका अष्टक, वामक, वामदेव, विश्वामित्र, यमदग्नि, अग्निरस,

(अङ्गरस) भारद्वाज, वशिष्ठ, कश्यप, र भृगु आदि ब्राह्मणहरू सोही अनुसार अनुगायन, अनुभाषण र अनुवाचन गर्दछन् । यिनीहरूले पाँचथरी ब्राह्मणहरू प्रज्ञापन गरेकाछन् । जस्तै—(१) ब्रह्मसम, (२) देवसम, (३) मर्यादी, (४) सम्भन्न-मर्यादी र (५) ब्राह्मण-चण्डाल । यी मध्ये तिमी कुनचार्ह ब्राह्मण ह्यौ त ?”

पाँचथरी ब्राह्मण

“भो गौतम ! हामी ती पाँचथरी ब्राह्मणहरू जान्दैनौं । केवल— ब्राह्मण मात्र भन्न जान्दछौं । यदि तपाइ गौतमले पाँचथरी ब्राह्मणहरूका बारेमा धर्मोपदेश दिनु भए राम्रो हुने थियो । जुन उपदेश सुनी सो पाँचथरी ब्राह्मणहरूका बारेमा जान्न सक्ने थियौं ।”

“हे ब्राह्मण ! त्यसो भए राम्ररी मनलगाएर सुन, म भन्दछु ।”

“हवस्” भनी द्रोण ब्राह्मणले जवाफ दिएपछि भगवान्‌ले भन्नु भयो :—

१—“हे द्रोण ! कसरी ब्राह्मण ‘ब्रह्म समान’ हुन्छ भने—सजातीय आमा बाबुबाट जन्मेको, शुद्धगर्भ धारणगरेको, सातपुस्तासम्भका बाजे बराजुहरू जातिवादबाट अबहिष्कृत तथा निष्कलंकित हुन्छन् । उ अठ-चालीस वर्षसम्म कुमार-ब्रह्मचर्य पालन गरी मन्त्र अध्ययन गर्छ । अठचालीस वर्षसम्म कुमार-ब्रह्मचर्य पालन गरी मन्त्र अध्ययन गरी आचार्यको आचार्य-दक्षिणा, अधर्मतापूर्वक होइन धर्मतापूर्वक खोजी गर्छ । यहाँ धर्मतापूर्वक भनेको के हो भने—न क्रषीकर्मद्वारा, न व्यापारद्वारा, न

गौपालनद्वारा, न राजा को चाकरीद्वारा, न सर्कारी नोकरीद्वारा, न अरु कुनै शिल्पद्वारा धन उपार्जन गर्छ, बल्कि भिक्षापात्रलाई हेला नगरी भिक्षाटन-द्वारा मात्रै धन उपार्जन गर्छ । (यस्तै धनलाई नै धर्मतापूर्वक उपार्जित धन भनिन्छ) यस किसिमले उपार्जित दक्षिणा (धन) आचार्यलाई दिइसके पछि उ केश दान्ही क्षौरगरी कषाय वस्त्र धारण गरी घरबाट त्यागी अनगारिक भई प्रव्रजित हुन्छ । यसरी प्रव्रजित भइसके पछि प्रथमदिशा तरफ मैत्री-चित्त फैलाई बस्दछ । त्यस्तै द्वितीय, तृतीय, चतुर्थ, उर्ध्व-अधो-मध्य-तीर्थ, सर्वत्र सबैलोकमा सबै प्रकारले मैत्री सहगत चित्त फैलाई बस्दछ । त्यस्तै गरी मैत्री सहगत विपुल-चित्त फैलाई, मैत्री सहगत महान-चित्त फैलाई, मैत्री सहगत अप्रमाण-चित्त फैलाई, अवैरी, अद्वेषी भई बस्दछ । त्यस्तै गरी करुणा सहगत-चित्त फैलाई...मुदिता सहगत-चित्त फैलाई ... उपेक्षा सहगत-चित्त फैलाई बस्दछ । प्रथमदिशा तरफ उपेक्षा-चित्त फैलाई बस्दछ । त्यस्तै द्वितीय ... सर्वत्र सबै लोकमा सबै प्रकारले उपेक्षा सहगत-चित्त...अप्रमाण सहगत चित्त फैलाई, अवैरी, अद्वेषी भई बस्दछ । यो चार ब्रह्मविहार भाविता गरी (ध्यान बंडाई) मृत्यु पछि सुगति ब्रह्मलोकमा उत्पन्न हुन्छ । हे द्रोण ! यसप्रकारको ब्राह्मण 'ब्रह्मसमान' हुन्छ ।

२—“हे द्रोण ! कसरी ब्राह्मण 'देवसमान' हुन्छ भने—सज्जातीय आमा बाबुबाट जन्मेको, शुद्धगर्भ धारणगरेको, सातपुस्तासम्मका बाजे बराजुहरू जातिवादबाट अबहिस्कृत तथा निष्कलंकित हुन्छन् । उ अठ-चालीस वर्षसम्म कुमार-ब्रह्मचर्य पालन गरी मन्त्र अध्ययन गर्छ । अठचालीस वर्षसम्म कुमार-ब्रह्मचर्य पालन गरी मन्त्र अध्ययन गरी

आचार्यको आचार्य-दक्षिणा, अधर्मतापूर्वक होइन धर्मतापूर्वक खोजी गर्छ । यहाँ धर्मतापूर्वक भनेको के हो भने—न कृषीकर्मद्वारा...बाहिक भिक्षान् पात्रलाई हेला नगरी भिक्षाटनद्वारा मात्र धन उपार्जन गर्छ । (त्यस्तै धनलाई धर्मतापूर्वक उपार्जित धन भनिन्छ) यस किसिमले उपार्जित दक्षिणा (धन) आचार्यलाई दिइसके पछि अधर्मतापूर्वक होइन धर्मतापूर्वक स्त्री खोजी गर्छ । यहाँ धर्मतापूर्वक भनेको के हो भने—न कथद्वारा, न विक्रयद्वारा (उसले) स्त्री खोजदछ, बल्कि ब्राह्मणीकन्यालाई नै जल तर्पण गरी^१ ल्याउँछ । उ ब्राह्मणी कहाँ मात्र जान्छ । क्षत्रिणी कहाँ, वैश्या कहाँ, शूद्रिणी कहाँ, कसाइनी कहाँ, वेणिनी (बेत तथा बाँसको काम गर्ने) कहाँ, सर्किनी कहाँ, पुक्कुसिनी (ओइलिएको फूल आदि फ्याक्ने काम गर्ने) कहाँ जाँदैन; (क) न गर्भिणी कहाँ जान्छ, (ख) न दूधख्वाउने (बच्चा पाएको) कहाँ जान्छ, (ग) न अ-ऋतुमती कहाँ जान्छ ।

“(क) हे द्रोण ! गर्भिणी कहाँ किन जान्न भन्ने—गर्भिणी कहाँ गयो भने, त्यसबाट जन्मेको बालक वा बालिका बहुबीजबाट जन्मेको भन्ने हुन्छ । त्यसैले गर्भिणी कहाँ जाँदैन ।

“(ख) हे द्रोण ! दूधख्वाउने कहाँ किन जाँदैन भने—दूध

१. ब्राह्मणीको खोज गर्दै ब्राह्मणी कन्या भएको घरमा गई, मैले ४८ वर्षसम्म कुमार-ब्रह्मचर्य पालन गरेको पुण्य तपाइहरूलाई दिन्छु । तपाइहरूले मलाई कन्या दिनुहोस् भनी मार्गदछ । त्यस अनुमार जल तर्पण गरी कन्या दान लिने ।

खाउने (बच्चा पाएकी) कहाँ गयो भने असुचि (पाइरहेका बालक वा बालिका) सिहार्न गएको भन्ने हुन्छ । त्यसैले दूधखाउने कहाँ जाँदैन ।

“(ग) हे द्रोण ! आ-ऋतुमती कहाँ किन जाँदैन भने—ब्राह्मणलाई ब्राह्मणी चाहिने सन्तानको निमित्त हो । यदि ब्राह्मण आ-ऋतुमती कहाँ गयो भने त्यसको त्यो स्त्री कामको लागि, कुडाको लागि, रतिको लागि मात्र हुन जान्छे, सन्तानको लागि हुन्न । त्यसैले उ आ-ऋतुमती कहाँ जाँदैन ।

‘त्यसैले उ ऋतुमती कहाँ गई मैथुन उत्पन्न (सन्तान जन्माउनु) गर्छ । सन्तान जन्मे पर्छ, केश दाढ्ही खौरगरी, कषायवस्त्र धारण गरी, घरबार त्यागी अनगारिक भई प्रब्रजित हुन्छ । यसरी प्रब्रजित भइसके पर्छि कामरागबाट अलग भई^० प्रथम^० द्वितीय^० तृतीय^० चतुर्थध्यान प्राप्त गरी बस्दछ । यी चार ध्यान भाविता गरी (बढाई) मृत्युपर्छि सुगति स्वर्णलोकमा उत्पन्न हुन्छ । हे द्रोण ! यसप्रकारको ब्राह्मण ‘देव-समान’ हुन्छ ।

३—‘हे द्रोण ! कसरी ब्राह्मण ‘मर्यादी’ हुन्छ भने—सजातीय आमा बाबुबाट जन्मेको, शुद्धर्गभ धारण गरेको, सातपुस्तासम्मका बाजे बराजुहरू जातिवादबाट अबहिष्कृत तथा निष्कलंकित हुन्दैन् । अठ-चालीस वर्षसम्म कुमार बृह्महर्चर्य पालन गरी मन्त्र अध्ययन गर्छ ।

आठचालोस वर्षसम्म कुमार ब्रह्मचर्य पालन गरी मन्त्र अध्ययन गरी आचार्यको आचार्य-दक्षिणा अर्धमतापूर्वक होइन धर्मतापूर्वक खोजी गर्छ । यहाँ धर्मतापूर्वक भनेको के हो भने—न कृषीकर्मद्वारा...बल्कि भिक्षापात्रलाई हेला नगरी भिक्षाटनद्वारा मात्र धन उपार्जन गर्छ । (यस्तै धनलाई धर्मतापूर्वक उपार्जित धन भनिन्छ) यस किसिमले उपार्जित दक्षिणा (धन) आचार्यलाई दिइसके पछि अर्धमतापूर्वक होइन धर्म-तापूर्वक नै स्त्री खोजी गर्छ । यहाँ धर्मतापूर्वक भनेको के हो भने—न क्रयद्वारा, न विक्रयद्वारा (उसले) स्त्री खोजदछ, बल्कि ब्राम्हणी कन्या-लाई नै जल तर्पण गरी ल्याउँछ । ब्राम्हणी कहाँ मात्र जान्छ । क्षत्रिणी कहाँ ... जाँदैन; (क) न गर्भिणी कहाँ ... जान्छ ।

“(क) हे द्रोण ! गर्भिणी कहाँ किन जान्न भने—गर्भिणी कहाँ गयो भने ... बुद्धीजवाट जन्मेको भन्ने हुन्छ । त्यसैले गर्भिणी कहाँ जाँदैन ।

“(ख) हे द्रोण ! दूधख्वाउने कहाँ किन जाँदैन भने...असुचि सिहार्न गएको भन्ने हुन्छ । त्यसैले दूधख्वाउने कहाँ जाँदैन ।

“(ग) हे द्रोण ! अ-ऋतुमतीकहाँ किन जाँदैन भने—ब्राम्हण-लाई ब्राम्हणी चाहिने सन्तानको निमित्त हो । ... त्यसैले अ-ऋतुमती कहाँ जाँदैन ।

‘त्यसैले उ ऋतुमती कहाँ गई मैथुन उत्पन्न (सन्तान जन्माउनु) गर्छ । सन्तान जन्मेपछि त्यही सन्तान-स्नेहमा ममता गरी, इच्छा गरी

कुटुम्ब स्थापना गरी बस्दछ । घर-बार त्यागी प्रवर्जित हुँदैन । तर पुराना ब्राह्मणहरूको मर्यादा राखेर बस्दछ । त्यो मर्यादालाई अतिक्रमण गर्दैन । जहाँसम्म पुराना ब्राह्मणहरूका मर्यादा छन् त्यस भित्र बसी, त्यसमन्दा बाहिर न जाने भएकाले उसलाई 'मर्यादी' भनिएको हो । हे द्रोण ! यस प्रकारको ब्राह्मण 'मर्यादी' हुन्छ ।

४—'हे द्रोण ! कसरी ब्राह्मण 'सम्भन्न मर्यादी' हुन्छ भने— सजातीय आमा बाबुबाट जन्मेको... निष्कलंकित हुन्छन् । अठचालीस वर्षसम्म ब्रह्मचर्य पालन गरी ... आचार्यको आचार्य दक्षिणा (धन) अधर्मतापूर्वक होइन धर्मतापूर्वक खोजी गर्छ । यहाँ धर्मतापूर्वक भनेको के हो भने— न कृषीद्वारा... बल्कि भिक्षापात्रलाई हेला नगरी भिक्षाटन-द्वारा मात्रै धन उपार्जन गर्छ । यस किसिमले उपार्जित दक्षिणा (धन) आचार्यलाई दिइसके पछि धर्मतापूर्वक भए पनि, अधर्मतापूर्वक भए पनि, क्रयबाट भए पनि, विक्रयबाट भए पनि, जल तर्पण गरेर भए पनि नगरेर भए पनि स्त्री खोजी गर्छ । उ ब्राह्मणी कहाँ पनि, क्षत्रिनी कहाँ पनि, वैश्या कहाँ पनि, शूद्रिनी कहाँ पनि, चाण्डालनी कहाँ पनि, कसाइनी कहाँ पनि, सर्किनी कहाँ पनि, पुक्कुसिनी कहाँ पनि, गर्भिणी कहाँ पनि, दूध ख्वाउने कहाँ पनि, ऋतुमती कहाँ पनि अ-ऋतुमती कहाँ पनि जान्छ । उसकी स्त्री कामको लागि पनि, कृडाको लागि पनि, रतिको लागि पनि, सन्तानको लागि पनि हुन्छे । जुन पुराना ब्राह्मणहरूका मर्यादा थियो, त्यसको वास्ता नराखी, मर्यादा भंग गर्छ । पुराना ब्राह्मणहरूका मर्यादामा नबसी मर्यादा उल्लंघन गरेकाले नै उसलाई 'सम्भन्न-मर्यादी' भानेको हो । हे द्रोण ! यस प्रकारको ब्राह्मण 'सम्भन्न-मर्यादी'

हुन्छ ।

५—‘हे द्रोण ! कसरी ब्राह्मण ‘चण्डाल’ हुन्छ भने—सजातीय आमा बाबुबाट जन्मेको … निष्कलंकित हुन्छन् । अठचालीस वर्षसम्म ब्रह्मचर्य पालन गरी … आचार्यको आचार्य दक्षिणा (धन) खोजी गर्छ—धर्मतापूर्वक पनि, अधर्मतापूर्वक पनि; कृषीकर्मद्वारा पनि, व्यापार-द्वारा पनि, गौपालनद्वारा पनि, राजाको चाकरीद्वारा पनि, सर्कारी नोकरीद्वारा पनि, अन्यतर शिल्पादिद्वारा पनि; भिक्षापात्रलाई हेला नगरी भिक्षाठनद्वारा पनि धन उपार्जन गर्छ । यस किसिमले उपार्जित गरेको दक्षिणा (धन) आचार्यलाई दिइसके पछि धर्मतापूर्वक भए पनि, अधर्मतापूर्वक भए पनि, क्रयबाट भए पनि, विक्रयबाट भए पनि, जलतर्पण गरेर भए पनि नगरेर भए पनि स्त्री खोजी गर्छ । ब्राह्मणी कहाँ पनि, क्षत्रिनी कहाँ पनि, … अ-ऋतुमती कहाँ पनि जान्छ । उसकी स्त्री कामको लागि पनि, … सन्तानको लागि पनि हुन्छे । सबै कामद्वारा जीविका गर्दछ । उसलाई ‘अरु ब्राह्मणहरू यसो भन्दछन्—‘हे पुरुष ! किन तिमीले ‘ब्राह्मण हुँ’ भन्दै सबै प्रकारका काम गरी जीविका गरेको ?’ यसको जवाफ उ यसरी दिन्छ—‘भो पुरुष ! आगोले शुची अशुची दुवैलाई जलाउँछ, तर आगोलाई शुची अशुचीको दाग नलाग्ने छैं सबै काम गरेर पनि ब्राह्मण जीविका गर्छ, त्यसले उसलाई दाग लान्दैन ।’ सबै कामद्वारा जीविका गर्न हुनाले उसलाई ‘ब्राह्मण-चण्डाल’ भनिएको हो । हे द्रोण ! यस प्रकारको ब्राह्मण ‘ब्राह्मण-चण्डाल’ हुन्छ ।

“हे द्रोण ! जो ती ब्राह्मणहरूका पूर्वज मन्त्रकर्ता र मन्त्र प्रव-

तंक ऋषिहरू थिएः ... यिनीहरूले पाँचथरी ब्राह्मणहरू प्रज्ञापन गरेका
छन् । जस्तै—(१) ब्रह्मसम, (२) दंवसम, (३) मर्यादी, (४)
सम्भन्न-मर्यादी र (५) ब्राह्मण-चण्डाल । यी मध्ये तिमी कुनचाहि
ब्राह्मण ह्वौ त ?”

“भो गौतम ! त्यसो हो भने त हामीहरू ब्राह्मण-चण्डलको
स्तरमा पनि रहेनछौं ।”

धन्य, भो गौतम ! धन्य, भो गौतम !! घोष्टेकोलाई उत्तानो
पारिदिदा, छोपिएकोलाई उघारिदिदा, बाटो भुलेकोलाई बाटो देखाइदिदा,
आँध्यारोमा तेलको बत्ती राखिदिदा — आँखा हुनेहरूले रूप देखे ये,
तपाइ गौतमले मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो । अब
म, तपाइ गौतमको शरण पर्नु, धर्म र भिक्षुसङ्घको पनि । आजदेखि
तपाइ गौतमले मलाई आजीवनसम्म शरणमा आएको उपासक हो भनी
स्वीकार गर्नुहोस् ।

X X X

धातु विभाजन

त्यस बखतमा भगवान् परिनिवर्ण भई सक्नु भएको थियो ।
कुशीनगरका मल्लहरूका शालोद्यानमा सात देशका प्रतिनिनिधिहरू
भगवान्को शरीर-धातु लिनका लागि आएका थिए । भगवान्को शरीर-

१. हेर पृष्ठ १४४ ।

धातुकोबारे क्षगडा भइरहेको थियो । त्यसै बखत द्रोण ब्राह्मण पनि त्यहाँ
पुगेर सभाषद्वार्ड निम्न कुरा भनी क्षगडा छिनिदिए ।

X

X

X

सूत्र :—

कुशीनगरका^१ मल्लहरूले भेला भएका सभागणलाई यसो
भने :—

“भगवान् हाम्रो ग्रामक्षेत्रमा परिनिर्वाण हुनु भयो, हामी भग-
वान्को शरीर-धातुको भाग दिन्नौ ।”

यो कुरा सुनेर द्रोणब्राह्मणले त्यो सभागणलाई गाथाद्वारा यस्तो
भने :—

१—“सुणन्तु भोन्तो मम एकवाचं,
अह्नौकं बुद्धो अहु खन्ति वादो ।
न हि साधु यं उत्तम पुगलस्स,
सरीरभागे सिया सम्पहारो ॥

२—“सब्बेव भोन्तो सहिता समग्गा,
सम्मोदमाना करोमट्ट भागे ।
वित्थारिका होन्तु दिसासु थूपा,
बहू जना चक्खुमतो पसन्ना’ति ॥”

१. दी. नि. सरीरधातुविभाजनं ।

अर्थ :—

१—“तपाइहरू मेरो एक वचन सुन्नुहोस् ! हाम्रो बुद्ध क्षान्ति-वादी हुनुहुन्थ्यो । उत्तम पुरुषको शरीर-भागको कारणले सम्प्रहार हुनुयो राम्रो होइन ।

२—“तपाइ हामी सबै एकछन्द र एकमत भई, परस्पर प्रसन्न भई आठ भाग गरौं । धेरै जना चक्षुमान् बुद्धप्रति प्रसन्न छन् । त्यसैले सबै दिशामा स्तूपको विस्तार होस् !”

“हे ब्राह्मण ! त्यसो भए तपाइले नै भगवान्को शरीर-धातु समानरूपले आठभागमा विभाजन गरिदिनु होस्” भनी उपस्थित भएका सबैले भने ।

“हुन्छ” भनी द्रोण ब्राह्मणले त्यो सभाषद्वाई उत्तरदिई भगवान्को शरीरधातु आठभागमा बराबर विभाजित गरी सङ्घगणसँग यस्तो अनुरोध गरे :—

“तपाइहरूले मलाई यो ‘तुम्ब’ दिनुहोस्, म पनि यो ‘तुम्ब’ राखी स्तूप बनाई महोत्सव गर्नेछु ।”

द्रोण ब्राह्मणलाई ‘तुम्ब’ दिए । द्रोण ब्राह्मणले पछि सो ‘तुम्ब’ राखी स्तूप बनाई महोत्सव मनाए ।

—★—

२४. लोकायतिक ब्राह्मण

[भौतिक शास्त्री एक वितण्डवादी ब्राह्मण ।]

सूत्र :—

श्रावस्तीस्थित जेतवन विहारमा ।

एक दिन लोकायतिक ब्राह्मण भगवान् कहाँ गई, सम्मोदन गरी एक छेउमा बसे । एक छेउमा बसेका लोकायतिक ब्राह्मणले भगवान्सँग निम्न प्रश्नहरू सोधे :—

“भो गौतम ! के त सबै छ कि ?”

“हे ब्राह्मण ! ‘सबै छ’ भन्नु नै पहिलो लोकायत हो ।

“भो गौतम ! के त सबै छैन कि ?”

“हे ब्राह्मण ! ‘सबै छैन’ भन्नु नै दोश्रो लोकायत हो ।”

“भो गौतम ! के त सबै एकत्र हो कि ?”

“हे ब्राह्मण ! ‘सबै एकत्र हो’ भन्नु नै तेश्रो लोकायत हो ।”

“भो गौतम ! के त सबै पृथक हो कि ?”

“हे ब्राह्मण ! ‘सबै पृथक हो’ भन्नु पनि चौथो लोकायत हो ।”

पुनश्च बुद्ध भन्नु हुन्छ :—

१. सं. नि. लोकायतसुत्त ।

“हे जाह्यण ! यी दुवै (छ भन्नेर छैन भन्ने) मध्ये बीचको बाटो अपनाई तथागतले धर्मोपदेश गर्दछ ।

प्रतीत्यसमुत्पाद

“(१) अविद्याको कारणले (२) संस्कार (कुरालाकुश) हुन्छ, संस्कारको कारणले (३) विज्ञान (पुनर्जन्म हुने चित्त) हुन्छ, विज्ञानको कारणले (४) नाम-रूप (पञ्चस्तन्ध) हुन्छ, नाम-रूपको कारणले (५) षडायतन (चक्षु, श्रोत, ध्राण, जिह्वा, काय र मन) हुन्छ, षडायतनको कारणले (६) स्पर्श हुन्छ, स्पर्शको कारणले (७) वेदना (सुख वेदना, दुःख वेदना, नसुख-नदुःख=उपेक्षा वेदना) हुन्छ, वेदनाको कारणले (८) तृष्णा (कामलोक तृष्णा, भवलोक तृष्णा, विभव=अरूपलोक तृष्णा) हुन्छ, तृष्णाको कारणले (९) उपादान (पुनः पुनः लिने आशा) हुन्छ, उपादानको कारणले (१०) भव (जन्म हुने हेतु) हुन्छ, भवको कारणले (११) जाति (इन्द्रिय सहित जन्म हुनु) हुन्छ, (१२) जातिको (जन्मसके पछि) कारणले जरा, मरण, शोक सन्ताप, दुःख दौर्मनस्य उपायास सम्भव हुन्छ । यसरी केवल दुःखस्तन्धको मात्र समुदय (उत्पन्न) हुन्छ ।

“(१) अविद्याकै अनवशेष गरी विराग र निरोध भएपछि (२) संस्कार निरोध हुन्छ, संस्कार निरोध भएपछि (३) विज्ञान निरोध हुन्छ, विज्ञान निरोध भएपछि (४) नाम-रूप निरोध हुन्छ, नाम-रूप निरोध भएपछि (५) षडायतन निरोध हुन्छ, षडायतन निरोध भएपछि

(६) स्पर्श निरोध हुन्छ, स्पर्श निरोध भएपछि (७) वेदना निरोध हुन्छ, वेदना निरोध भएपछि (८) तृष्णा निरोध हुन्छ, तृष्णा निरोध भएपछि (९) उपादान निरोध हुन्छ, उपादान निरोध भएपछि (१०) भव निरोध हुन्छ, भव निरोध भएपछि (११) जाति (जन्म) निरोध हुन्छ, जाति (जन्म) निरोध भएपछि (१२) जरा, मरण, शोक सन्ताप, दुःख दौर्मनस्थ उपायास निरोध हुन्छ । यसरी सबै दुःखस्कन्ध निरोध हुन्छ ।”

भगवान्‌को यी उपदेश सुनेर लोकायतिक ब्राह्मणले भगवान्‌सँग यसरी प्रार्थना गरे :—

“धन्य, भो गौतम ! धन्य, भो गौतम^१ !! ० । आजदेखि तपाङ्ग गौतमले मलाई आजीवनसम्म शरणमा आएको उपासक हो भनी धारणा गर्नुहोस् ।

Dhamma.Digital

—★—

१. १७ पृष्ठमा ज्ञै ।

२५. नवकर्मिक भारद्वाज ब्राह्मण परिचय

भारद्वाज गोत्रका नवकर्मिक नामक एक ब्राह्मण जड्डलमा काठ कटानी गराई, नगरमा पैठारी गरी जीविका गर्दथे । जंगलमा उनको घर पनि थियो । धेरै मानिसहरूलाई काम लगाउँदै थिए । बुद्धलाई त्यस्तो जड्डलभा एकलै आनन्दसँग बसिरहेको देखेर उनलाई आश्र्वय लाग्यो । अनि बुद्धसँग त्यसरी बस्नाको कारण सोधपुछ गरिसके पछि भगवान् बुद्धबाट पाएका उपदेशका प्रेरणाले उपासकत्व ग्रहण गरे । अरु कुरा तलको सूत्रमै उल्लेख भएको छ ।

X X X

सूत्र : -

Digitized by srujanika@gmail.com

मिक्षुहरू के काम गर्छन् ?

एक समय भगवान् कोशलराज्यको एक जड्डलमा बस्नु अएको थियो^१ ।

त्यस बखत नवकर्मिक भारद्वाज ब्राह्मण पनि त्यसे जड्डलमा काम गराइरहेका थिए । नवकर्मिक भारद्वाज ब्राह्मणले भगवान्लाई

सं नि. नवकर्मिकसुत्तं ।

अन्यतर सालको रुखमुनी सीधा शरीर गरी, मुख अगाडि स्वृति राखी पलेटीमारी बसीरहनु भएको देखेर उनको मनमा यस्तो लाग्यो :—

“म त यस जड्डलमा कामकाज गराई बसेको छु । यी श्रमण गौतम यस जड्डलमा के गराई अभिरमण भई बसीरहेका रहेद्धन् ?”

यस्तो विचार गरी नवकर्मिक भारद्वाज ब्राह्मण भगवान् कहाँ गई भगवान्‌सँग गाथाद्वारा निम्न कुरा सोधे :—

“के नु कम्मन्ता करीयन्ति, भिक्खु सालबने तव ।
यदेकको अरजन्स्मि, रति विन्दति गोतमो ॥”

अर्थ :—

“भिक्षुहरू शालबनमा बसी के काम गर्द्धन् ? एकलै यस जड्डलमा बसी, तपाइ गौतमले केमा मन लगाउनु भएको छ ?”

बुद्ध :—

Dhamma.Digital

“न मे वनस्मि करणीयमत्थि,
उच्चिन्नमूलं मे वनं विसूकं ।
स्वाहं वने निब्बनथो विसङ्गो,
एको रमे अरति विप्पहाया’ति ॥”

अर्थ :—

‘यो जड्डलमा मेरो केही पनि काम छैन, बन जड्डललाई मैले निमूल (सखाप) पारिसकें, म फार-पात र काँडा नभएको बनमाछु,

राग, द्वे षलाई पन्छाई, एकलै वैराग्य-सुखरूपी बनमा मनलगाई बसेकोछु ।”

यति भन्नु भएपछि नवकर्मिक भारद्वाज आहुणले भगवान् संग यसरी प्रार्थना गरे :—

“धन्य, भो गौतम ! धन्य, भो गौतम ! ! ! ० आजदेखि तपाइ गौतमले मलाई आजीवनसम्म शरणमा आएको उपासक हो भनी स्वीकार गर्नुहोस ?”



२६. ब्रह्मायु ब्राह्मण

परिचय

ब्रह्मायु ब्राह्मण विदेहराज्यको राजधानी मिथिला नगरका एक सुप्रसिद्ध तथा प्रख्यात ब्रह्मोद्धार विद्वान् थिए । त्रिवेद र अरु शास्त्रहरूमा यनि निपुण थिए । उनी १२० वर्षका थिए । शरीर छिपिए क्षेँ उनको ज्ञान पनि परिपक्व भइसकेको थियो । गुणी जनहरूको स्वागत सम्मान गर्नमा उनी खुरी मान्दथे ।

त्यस समयमा भगवान् बुद्धको यश कीर्ति पनि निकै फैलिसकेको थियो । ब्रह्मायु ब्राह्मण बुद्धको यश र कीर्तिका कुराकानी सुनी प्रफुल्लित भएका थिए । उनमा शद्वा थियो, ज्ञान थियो तथा प्रज्ञा थियो । आफ्नो विद्वताको कारणले ब्रह्मायु ब्राह्मणले आपना शिष्य उत्तर माणवलाई बुद्धकहाँ गई बुद्धको शरीरमा बत्तीस महापुरुष लक्षण तथा अरु गुणहरू छन् कि छैनन् भनी जाँच्न पठाए ।

उत्तर माणव बीस वर्षभन्दा कमै उमेरका एक युवक थिए । तैपनि उनले त्रिवेद तथा अरु शास्त्रहरूको पुरा अध्ययन गरी सकेका थिए । बुद्धलाई कुनप्रकार हेर्ने कुनप्रकार परीक्षा गर्ने भनी उनले आफ्ना गुरु ब्रह्मायु ब्राह्मणसँग सोध्दा उनलाई ब्रह्मायु ब्राह्मणले बत्तीस महा-पुरुष लक्षण सम्बन्धी वेदमा (मन्त्रमा) आएका कुराहरू सम्झाए ।

थी बत्तीस लक्षणले युक्त भएका महापुरुषहरू यातो चक्रवर्ती राजा हुन्थे। यातो प्रवर्जित भई अरहत् सम्यक् सम्बुद्ध हुन्थे भनी बताए। त्यस पछि उत्तर माणव बुद्धकहाँ जान मिथिला शहरबाट निस्केर गए। बुद्धकहाँ पुगी बुद्धको शरीरमा बत्तीस महापुरुष लक्षणहरू छन् कि छैनन् भनी परीक्षा गर्दा भगवान् बुद्धको शरीरमा सम्पूर्ण बत्तीस लक्षणहरू दिघमान पाई उनी प्रसन्न भए।

उत्तर माणवले विचारगरे कि आपनो गुरु ब्रह्मायु ब्राह्मणले, “मलाई भगवान् बुद्ध बत्तीस महापुरुष लक्षणहरूले युक्त हुनु भएको छ कि छैन परीक्षा गरी आउनू भन्नु भएको छ। सम्भवतः यदि वहाँले बुद्धको आचरणबारे कुनै कुरा सोध्नु भएको खण्डमा आफुले जवाफ दिन सकिन भने राम्रो हुने छैन” भन्ने विचार लिई सात महीनासम्म बुद्धको पीछा गरी वहाँको आचरण पनि हेरे। जहाँ जहाँ बुद्ध जानुहुन्थ्यो त्यहाँ त्यहाँ उनी पनि जान्थ्ये अर्थात् पदानुपदिक भएर बुद्धको खुवाई, लवाई, हिडाई, बसाई तथा बोलाई सम्बन्धी सबै स्वभाव हेरे। बुद्धको बोलि�-वचन तथा चाल-बलनमा उनले कतै कुनै त्रुटी देखेनन्। सात महीनासम्म लगातार बुद्धको ध्याया समान भई वहाँकै आश्रयमा बसे। नुहाउने बेलामा, मुखधुने बेलामा, दिसा पिसाब गर्ने बेलामा र राजपरिवारहरूका साथ वार्तालाप गर्ने बेला बाहेक उनले न हेरेको र न देखेको बेला थिएन। यसो भएता पनि बुद्धको ध्यान-भावनाबारे भने उनले विशेष केही जान्न सकेनन्। किनकि वहाँको ध्यान-भावनाबारेको परीक्षा थोरै समयमा चार्न सकिने कुरा थिएन। आपना गुरु ब्रह्मायु ब्राह्मण अत्यधिक वयोवृद्ध भइसक्नु भएको ख्याल गरी, ‘यो भन्दा बढी के हेर्नु छ र’ भनी उत्तर

माणव सातमहीना वित्तिसके पछि फक्केर गए । यस बीचमा उनले भगवान् बुद्धका स्वभाव तथा आचरणहरूबाट कुनै असन्तोष हुनु पर्ने कारण फेला पारेनन् । यी उत्तर माणवले त केवल सातमहीनासम्म परीक्षा गरे र केही त्रुटी देखेनन्, किन्तु वशवर्ती मार देवपुत्रले सात वर्षसम्म लगातार परीक्षा गर्दा पनि कुनै त्रुटी भेटाउन नसकेको कुराको उल्लेख निम्न कुराले प्रष्ट गर्छ ।

“सत्तवस्सानि भगवन्तं, अनुबन्धं पदापदं ।
ओतारं नाधिगच्छसं, सम्बुद्धस्स सतीमतो’ति ॥”

अर्थ : —

“सात वर्षसम्म मैले भगवान्को पीछा गरें,
स्मृतिमान् सम्बुद्धको मैले कुनै त्रुटी देखिन ।”

आफ्नो शिष्य उत्तर माणव फक्केर आए पछि ब्रह्मायु ब्राह्मणले उनीद्वारा जम्मै कुरा सुने । ब्रह्मायु ब्राह्मण आफ्नो शिष्यको पाणिडत्यता-पूर्ण उत्तर सुनी अत्यन्त प्रसन्न भए । अनि त्यहींबाटै बुद्ध बस्नु भएको दिशातिर हेरी हातजोरी बुद्धलाई तीनपटक नमस्कार गरे ।

केही समय पछि भगवान् बुद्ध मिथिला शहरमा पाल्नु हुँदा बुद्धकहाँ गई शरणागत उपासक भई अनागामी मार्गफल अवबोध गरे । अरु कुरा तलको सूत्रमै स्पष्ट छ ।

x

x

x

सूत्र :—

विदेहमा चारिका

यस्तो मैले सुने^३ ।

एक समय भगवान् विदेहराज्यमा पाँचशय भिक्षुहरूका साथ चारिका गर्दै हुनुहुन्थ्यो ।

त्यस बखत ब्रह्मायु ब्राह्मण विदेहदेशको राजधानी मिथिलामा बसेका थिए । ब्रह्मायु ब्राह्मण एकशय बीस वर्षका बुढा थिए । त्रिवेद पारंगत, निघण्टू^{२०} आदि लक्षणशास्त्रमा निपुण थिए । “श्रमण गौतम पाँचशय भिक्षुहरूका साथ चारिका गर्दै हुनुहुन्थ्य । वहाँ भगवान् अरहत् सम्यक् सम्बुद्ध^{३०} हुनुहुन्थ्य, भन्ने भगवान् गौतमको कीर्ति-शब्द आकाशमा गुञ्जिनरहेको छ । वहाँले देव ब्रह्मसहित यस लोकका जनतालाई स्वयं साक्षात्कार गर्नु भएको सत्य धर्मको उपदेश दिनु हुन्थ्य । वहाँले आदिकल्याण, मध्य कल्याण, परियोसान कल्याण हुने, अर्थ-व्यञ्जनसहित, परिपूर्ण तथा परिशुद्ध भएको ब्रह्मचर्य (श्रेष्ठचर्या) प्रकाशगरी उपदेश दिनु हुन्थ्य । त्यस्ता अरहत्को दर्शन गर्नु कल्याणकरहो” भन्ने खबर सुने ।

१. म. नि. ब्रह्मायुसुत्त^१ । २, हेर पृष्ठ ८१ ।

३. हेर पृष्ठ ४० ।

उत्तर माणवलाई बुद्धकहाँ पठाए

त्यस बखतमा ब्रह्मायु ब्राह्मणको तीन वेद पारंगत,^{३०} निघण्टू आदि लक्षणशास्त्रमा निपुण भएका उत्तर नामक माणवक शिष्य थिए । उनलाई बोलाई ब्रह्मायु ब्राह्मणले यो कुरा अन्हाए —

‘हे उत्तर ! श्रमण गौतम शाक्य , शाक्यकुलबाट प्रवर्जित भई पाँचशय भिक्षुहरूका साथ विदेहमा चारिका गर्दै हुनुहुन्छ । वहाँ भगवान् गौतमको यस्तो कीर्ति शब्दहरू आकाशमा गुञ्जिजरहेका छन् ।— ‘वहाँ भगवान् अरहत् सम्यक् सम्बुद्ध हुनुहुन्छ^{३०}, देव मनुष्यको शास्ता हुनुहुन्छ बुद्ध हुनुहुन्छ । वहाँले आदि-मध्य-अन्त्य कल्याण हुने उपदेश दिनु हुन्छ । त्यस्ता अरहत्को दर्शन गर्नु कल्याणकरहो ।’ हे तात ! तिमी आऊ, श्रमण गौतम कहाँ जाऊ । वहाँ गई श्रमण गौतमको यी कीर्ति शब्दहरू साँच्चै भएर नै फैलिएका हुन् अथवा होइनन् जाँचगर । भगवान् बुद्ध (जस्तो भनिएको छ) त्यस्तै हुनुहुन्छ वा हुनुहुन्न खँड । जसबाट हामीहरूले बुद्धलाई राम्ररी चिन्न सकौ !’

चक्रवर्ति राजाको समरत्न

‘हे गुरु ! मैले श्रमण गौतमलाई त्यस्तै हुनुहुन्छ कि हुनुहुन्न भनी कसरी जान्ने ?’

‘हे उत्तर ! हाम्रा मन्त्रहरूमा (वेदहरूमा) बत्तीस महापुरुष लक्षणका कुराहरू आएका छन्, जुन लक्षणहरूले युक्तहुने सहापुरुषको

१. हेर पृष्ठ ८१ । २. हेर पृष्ठ ४० ।

दुवै मात्र गति हुन सक्दछन् । यदि घरमा बस्दछ भने धार्मिक चक्रवर्ति राजा हुन्छ, चतुर्द्विप विजेता भई जनपदहरूलाई स्थायित्वमा राख्दछ । सप्तरत्न सम्पन्न हुन्छ । ती सप्तरत्नहरू यीने हुन् :— (१) चक्र-रत्न, (२) हस्ति-रत्न, (३) अश्व-रत्न, (४) मणि-रत्न, (५) स्त्री-रत्न, (६) गृहपति-रत्न र (७) परिणायक-रत्न । त्यस्तै शूर बोर शत्रुविजेता एकहजार भन्दा बढी पुत्रहरू हुन्छन् । उसले यो पृथ्वीको सागरसम्म दण्ड तथा शस्त्र रहित धर्मतापूर्वक विजय गर्द । यदि उ घर-बाट छोडी प्रवर्जित भयो भने अरहत् सम्यक् सम्बुद्ध हुन्छ । राग-द्वेष-मोहबाट निर्लिप्त हुन्छ । हे तात ! म मन्त्रदाता हुँ, तिमी मन्त्र ग्राहक हौ ।”

बुद्धकहाँ उत्तर माणव

“हवस” भनी ब्रह्मायु ब्राह्मणलाई अधिवादन र प्रदक्षिणा गरी उत्तर माणव विदेहतिर चारिका गर्दै जहाँ भगवान् बस्नु भएको थियो त्यहाँ पुगे । त्यस पछि भगवान्‌लाई सम्मोदन गरी एक छेउमा बसे । एक छेउमा बसीरहेका उत्तर माणवले भगवान्‌को शरीरमा भएका बत्तीस लक्षणमध्येका लक्षणहरूको जाँच गर्न थालदा उनले गुह्येन्द्रिय र रसनेन्द्रिय (जिभो) बाहेक अरू जस्तै लक्षणहरू विद्यमान भएका देखे । तर न देखिएका दुइ महापुरुष लक्षणहरूकोबारेमा उनलाई भएको शंका समाधान हुनसकेको थिएन । त्यस बखतमा भगवान्‌को मनमा यस्तो लाग्यो — ‘यो उत्तर माणवले ममा भएका गुह्यपुरुषेन्द्रिय र पूर्णजिह्वा (जिभो) बाहेक अरू सबै बत्तीस महापुरुष लक्षणहरू देखिसके ।’ त्यस

पछि भगवान्‌ले त्यस्तो ऋद्धि-अभिसंस्कार गर्नु भयो कि जसबाट उत्तर माणवले गुह्यपुरुषेन्द्रिय देख्न सकुन् । यस पछि भगवान्‌ले आफ्नो जिभ्रो निकाली नाकको दुवै प्वालभित्र पठाउनु भयो, दुवै कानसम्म पनि पुच्याइ दिनु भयो र ललाट मण्डललाई समेत ढाकिदिनु भयो । यत्तिकैमा उनको मनको शंका निवारण भयो र उनले यस्तो सोचे : —

“श्रमण गौतम बत्तीस महापुरुष लक्षणहरूले सुसम्पन्न हुनुहुन्छ । अब श्रमण गौतमको इर्यापथहरू^१ जानको निमित्त वहाँको पछि पछि लाग्नु पन्यो, अनुबन्धन गर्नु पन्यो ।” मनमा यस्तो विचार गरी उत्तर माणवले श्रमण गौतमको सात महीनासम्म छाया समान भई पीछा गरे ।

सात महीनासम्ममा बुद्धको परीक्षा गरीसके पछि उत्तर माणव मिथिला शहरमै फक्केर गए । त्यसपछि ब्रह्मायु ब्राह्मणकहाँ गई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका उत्तर माणवसँग ब्रह्मायु ब्राह्मणले सोधे : —

“हे उत्तर ! कसोहो त, भगवान्, गौतमको गुणहरू, लक्षणहरू भएकै हो कि अथवा होइन ? भएकै गुणबाट कीर्ति फैलिएको हो कि अथवा होइन ? साँच्चै वहाँ भगवान्, त्यस्तै गुणवान्, हुनुहुन्छ कि अन्यथा हुनुहुन्छ त ?”

“हे गुरु ! श्रमण गौतमको यश कीर्ति भएकै गुणबाट फैलिएको हो, अन्यथा होइन । श्रमण गौतम उस्तै नै गुणवान्, हुनुहुँदो रहेछ,

१. उठनु, बस्नु, हिडनु र लेट्नु ।

अन्यथा होइन । वहाँ गौतममा बत्तीस महापुरुष लक्षणहरू पनि सुसम्पन्ननै छन् । यथा :—

बत्ती॥ महापुरुष लक्षण

- १—“भगवान् बुद्धको पाद सुप्रतिष्ठित छन्; यो पनि महापुरुष भगवान् गौतमको महापुरुष लक्षण हो ।
- २—“पैतलामा सहन तेसरोचिन्ह, भित्री, बाहिरी घेरा चिन्ह र नाभि सहित सर्वप्रकारले परिपूर्ण चक्र चिन्ह छ ।
- ३—“सो भगवान्को कुकुर्च्चा लामाछन् ।
- ४—“... औंलाहरू लामाछन् ।
- ५—“... मृदु-तरुण-हस्त-पाद छन् ।
- ६—“... जाल हस्त-पाद छन् (रुचालको दण्डी रुँ बराबर भएका औंलाहरू छन्) ।
- ७—“... गोली गाँठा माथि छन् ।
- ८—“एणिजङ्ग छ (एणी भन्ने मृगको जस्तो कम्मर छ) ।
- ९—“न निहुरिकन उभिएर नै भगवान् गौतमले दुवै घुँडा हातले छुन सक्नु हुन्छ ।
- १०—“... प्रतिच्छङ्ग भएको पुरुषेन्द्रिय छ ।
- ११—“... सुर्वर्ण वर्ण समान कञ्चन त्वचा छ ।
- १२—“सो भगवान्को छुवि (छालाको माथिल्लो भाग) सूक्ष्म (चिल्लो) छ । त्यसैले वहाँको शरीरमा धूलो बस्दैन, मयल पर्दैन ।

१३—“... यौटा रोम कूपमा यौटा यौटा मात्र रौं छ ।

१४—“भगवान्‌को रोम उधर्वायि छ । ती रोमहरू अञ्जनी स-
मान नीला छन् । दाहिनेतिर भुमरी परी दुप्या माथितिर
फर्केका छन् ।

१५—“... ब्रह्म-भृजु अर्थात् शरीर बिल्कुल सीधा छ ।

१६—“समस्थान^१ पुष्ट छन् ।

१७—“... सिंह-पूर्वार्ध-काय अर्थात् सिंहको जस्तो पूर्वार्ध
काय चौडा छ ।

१८—“... चितरंस अर्थात् दुवै काँध परिपुष्ट छन् ।

१९—“... न्यग्रोध (बरको रुख) परिमण्डल के जति
आङ्ग उचाइ छ, त्यतिनै चौडाइ छ; जति आङ्ग चौडाइ छ
त्यति नै उचाइ छ ।

२०—“... समवर्तित स्कन्ध अर्थात् राम्ररी गोल परेको
गर्धन छ ।

२१—“... रसगगसग्गि अर्थात् तुरन्तै स्वाद हरण गर्न सक्ने
जिञ्चो छ ।

२२—“... सिंहको जस्तो हनु (बंगरा) छ ।

२३—“... चालिस बटा दाँतहरू छन् ।

२४—“... सम (बराबर मिलेका) दन्त छन् ।

२५—“... दाँतहरू छिद्र नपरेका ठन्न मिलेका छन् ।

२६—“... सेता दाँत छन् ।

१. दुइ हात, दुइ खुट्टा, दुइ काँध र आँगसहि गर्धन ।

२७—“... जिन्हो लामो छ ।

२८—“... ब्रह्मस्वर (कोइलीको जस्तो स्वर) छ ।

२९—“... अभिनील (आलसको फूलकोरंग जस्तो) नेत्र छन् ।

३०—“... बाल्दाको जस्तो परेला छन् ।

३१—“... भमुकन्तरमा (न्हातिकामा) मसीनो, कपास जस्तो सेतो, नरम रोमराजी छ ।

३२—“सो भगवान्‌को उष्णीष शीर्ष अर्थात् शुकुट जस्तो शीर छ ।

“उक्त बत्तीस महापुरुष लक्षणहरूले भगवान् गौतम सुसम्पन्न हुनुहुन्छ ।”

ईर्यापथ

“हिंडदा सेरि भगवान् पहिले दाँया खुट्टानै राख्नु हुन्छ । न अति लामो न अति छोटो तरिकाले पाइला चाल्नु हुन्छ । न छिटो न ढीलो हिडनु हुन्छ । घुँडाले घुँडा छुवाई हिडनु हुन्छ, न गोली गाँठाले गोली गाँठा ठक्कर ख्वाई हिडनु हुन्छ । हिडदाखेरि न तिघ्रा उचाल्नु हुन्छ, न कुकाउनु हुन्छ । न दरो पार्नु हुन्छ, न लूलो पार्नु हुन्छ । शरीरको तल्लो भागमात्र चलाई हिडनु हुन्छ, शरीरको बलले हिडनु हुन्छ । यता उता हेर्दा जम्मै शरीर फर्काई हेर्नु हुन्छ । न माथि हेर्नु हुन्छ, न तल हेर्नु हुन्छ, न यता-उता हेर्नु हुन्छ; युग मात्र (चारहात जति-सम्म) हेर्नु हुन्छ । त्यसभन्दा टाढा ज्ञान-चक्षुले हेर्नु हुन्छ ।

‘धरभित्र पस्दा भगवान्‌ले न शरीर ठाडो पार्नु हुन्छ, न घुँका-उनु हुन्छ । न शरीर दरो पार्नु हुन्छ, न लूलो पार्नु हुन्छ । न आसनमा टाढैबाट बस्न खोज्नु हुन्छ, न नजिकबाटै । न हातले टेकी आसनमा बस्नु हुन्छ । न आशनमा शरीर फालेर बस्नु हुन्छ ।

“धरभित्र बसिरहँदा हात-खुट्टा चलाइरहनु हुन्न । न घुँडामाथि घुँडा राखी बस्नु हुन्छ, न गोली गाँठामाथि गोलीगाँठा राखी बस्नु हुन्छ । गालामा हात राखेर पनि बस्नु हुन्न । ससंकित भई बस नुहुन्न, कम्पित भई बस्नु हुन्न, न थर थर कामी बस्नु हुन्छ, न त्रासलिई बस्नु हुन्छ । बल्कि निर्भिक, अत्रस्त, शान्त दान्त भई बस्नु हुन्छ ।

‘पत्तोदक (पात्र धुने पानी) ग्रहण गर्दा न पात्र धेरै उचाल्नु हुन्छ, न तल पार्नु हुन्छ । न अगाडि लैजानु हुन्छ, न पछाडि सारनु हुन्छ । पानी लिदा न धेरै लिनु हुन्छ, न थोरै । खल मल्लपारी पात्र धुनु हुन्न । वलटाई पलटाई गरेर पनि पात्र धुनु हुन्न । पात्र भुझ्मा राखी हात धुनु हुन्न । हात धुँदा पात्र, पात्र धुँदा हात धुइने गरी हात धुनु हुन्छ । पात्रको पानी न टाढा न नजीक फाल्नु हुन्छ, न छर्केर नै फाल्नु हुन्छ ।

“भोजन ग्रहण गर्दा न पात्रलाई माथि उचाल्नु हुन्छ, न तल लैजानु हुन्छ । न अगाडि सारनु हुन्छ, न पछाडि सारनु हुन्छ । न धेरै भोजन लिनु हुन्छ, न थोरै लिनु हुन्छ । व्यञ्जन पनि प्रमाण मात्रामा लिनु हुन्छ । व्यञ्जन मात्रै खानु हुन्न । दुइ तीन पटक चपाए पछि मात्र निल्नु हुन्छ । कुनै पनि नचपाइएका सीतोहरू पेटमा जान्नन् । मातका

कुनै पनि सीता वा टुक्रा मुखमा अडकिएका हुँदैनन् । (एक गाँस सिद्धिए पछि मात्र) अर्को गाँस लिनु हुन्छ । स्वाद लिएर खानु हुन्छ, किन्तु रसास्वादमा मन अल्काएर होइन ।

“आठ अङ्गले युक्त भईकन भगवान् आहार ग्रहण गर्नु हुन्छ :—‘(१) न कृडाको लागि, (२) न बलवान् हुनको लागि, (३) न सुन्दर बन्धको लागि, (४) न विशूषित हुनको लागि, (५) केवल यो शरीर यापनको लागि, (६) जिघच्छा (भोक) मेटाउनको लागि, (७) शुद्धचर्या (ब्रह्मचर्या) रक्षाको लागि र (८) पुरानो वेदना हटाई नयाँ वेदना उत्पन्न हुन नदिनको लागि, जीवन निर्वाह चलाउनको लागि र निरवद्य तथा कुशल जीवन यापन गर्नको लागि ।’

“भोजन सिद्धिए पछि पात्र धुनलाई पानी लिदा न पात्र धेरे उचाल्नु हुन्छ, न तलै पार्नु हुन्छ, … न छक्केर नै फाल्नु हुन्छ । भोजन गरिसके पछि पात्र भुइमा राख्नु हुन्न । न टाढा राख्नु हुन्छ, न नजीक । पात्र नचाँहिने जस्तो पनि गर्नु हुन्न, न पात्रलाई काखीमै च्यापी राख्नु हुन्छ ।

“भोजन सिद्धिए पछि भगवान्ले भुक्तानुमोदन उपदेश दिनु हुन्छ । वहाँले (उपदेश गर्नु हुँदा) न त्यस भोजनलाई निन्दा गर्नु हुन्छ, न अर्को भोजनको आशा राख्नु हुन्छ, बल्कि धर्मउपदेशले मात्र त्यस परिषद्लाई धर्म दर्शाउनु हुन्छ, ग्रहण गराउनु हुन्छ, उत्साहित पार्नु हुन्छ र प्रसन्न पार्नु हुन्छ । त्यस पछि परिषद्वाट उठेर जानु हुन्छ ।

फर्केर जाँदा न चाँड़ जानु हुन्छ, न ढोलो जानु हुन्छ, न हतार मानेर नै जानु हुन्छ ।

‘भगवान्‌को चीवर-वस्त्र न धेरै माथि सरेको हुन्छ, न धेरै तल । न शरीरमा टन्न परेको हुन्छ, न खुकुलो हुन्छ । शरीरबाट न बतासले चीवर उडाउन्छ । वहाँको शरीरमा धूलो पनि बस्दैन ।

“भगवान् विहारमा गई आसनमा बस्नु हुन्छ । बसेर खुट्टा धुनु हुन्छ । खुट्टा धुंदा न रान्नो गर्नको लागि कुनै चीजले दल्नु हुन्छ । खुट्टा धोई शरीरलाई सीधा राखी, स्मृति अगाडि राखी पलेटीमारी बस्नु हुन्छ । कसेको कुभलो चिताएर बस्नु हुन्न, बल्कि सबैको हितचिन्तन-नगरी बस्नु हुन्छ । विहारमा आउनेहरूलाई उपदेश दिनु हुन्छ । त्यो परिषद्वलाई फुर्कुन्याउनु हुन्न, न अप्रसाद नै गराउनु हुन्छ, बल्कि धर्मकथाद्वारा परिषद्वलाई धर्म प्रकाश गर्नु हुन्छ, ग्रहण गराउनु हुन्छ, उत्साहितपार्नु हुन्छ र प्रसन्नपार्नु हुन्छ ।

“वहाँको मुखबाट अष्टाङ्ग सम्पन्न घोष निस्किन्छ :—‘(१) स्पष्ट, (२) बुझन सकिने, (३) मञ्जु, (४) श्वरणीय, (५) विन्दू, (६) अविक्षिप्त, (७) गम्भीर र (८) सुन्न सकिने घोष (आवाज) ।’ जुन स्वरले भगवान् गौतम बोल्नु हुन्छ, त्यो स्वर परिषद्वाट बाहिर जाँदैन । भगवान्‌को उपदेशबाट प्रसन्न भई आसनबाट उठी भगवान्लाई नमस्कार गरी पुनः पुनः फर्की भगवान्लाई हेर्दै हेर्दै (मानिसहरू) जान्छन् ।

“हे गुरु ! हामीले भगवान् गौतमलाई हिडिरहनु भएको पनि देख्यौं, उभिइ रहनु भएको पनि देख्यौं, घरभित्र पस्नु भएको पनि देख्यौं,

घरभित्र तूष्णिभावले बस्नु भएको पनि देख्यौं, घरमा खाइरहनु भएको पनि देख्यौं, भोजन पछि तूष्णि भई बस्नु भएको पनि देख्यौं, अनुमोदन गर्नु भएको पनि देख्यौं, विहारमा फक्केको पनि देख्यौं, विहारमा पुगी तूष्णि भई बस्नु भएको पनि देख्यौं, विहारमा आएका परिषद्लाई धर्मो-पदेश गर्नु भएको पनि देख्यौं। भगवान् गौतम इत्यादि कुराहरूले सुसम्पन्न भएको हामीले देख्यौं, अङ्ग यो मन्दा पनि धेरै छन् ।”

ब्रह्मायु ब्राह्मणको बुद्ध-दर्शन

यति कुरा सुनिसके पछि ब्रह्मायु ब्राह्मण आसनबाट उठी उत्तरासङ्ग एकांश गरी जहाँ भगवान् हुनुहुन्थ्यो त्यस तरफ हेरी, हातजोरी नमस्कार गरी उनले तीन पटक निम्न उदान भने :—

“नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।”

अर्थ :—

“वहाँ भगवान् अरहत् सम्यक् सम्बुद्धलाई नमस्कार ।”

यति उद्गार वाक्य प्रकाश गरी, “शायद कुनै दिन भगवान् गौतमसँग भेट पनि हुनसक्छ, त्यस बेला वहाँसँग केही कुराकानी पनि हुनसक्छ” भनी मनमनै विचार गरे ।

भगवान् पनि विदेहराज्यमा अनुपूर्व चारिका गर्दै मिथिला नगरमा आइपुग्नु भयो । त्यस बेला भगवान् मिथिलाको मखादेव-

आम्रबनमा बस्नु भएको थियो । अनि मिथिलाका ब्राह्मणहरूले यस्तो सुने :—

“श्रमण गौतम शाक्यपुत्र शाक्यकुलबाट प्रवजित भई विदेहमा चारिकागर्दै, पाँचशय भिक्षुहरूका साथ मिथिलामा आइपुग्नु भएको छ । वहाँ अहिले मिथिलाको मखादेव आम्रबनमा बस्नु भएको छ । सो भगवान् गौतमको यस्तो कीर्तिशब्द फैलिएको छ—‘सो भगवान् अरहत् सम्यक् सम्बूद्ध हुनुहुन्छ’^{३०} वहाँले स्वयं बोध गर्नु भएको धर्मोपदेश देव ब्रह्मसहित मनुष्यहरूलाई दिनु हुन्छ । वहाँले आर्द्ध-मध्य-अन्त्य कल्पाण हुने ... ब्रह्माचर्यको प्रकाश गर्नु हुन्छ । त्यस्ता अरहतको दर्शन गर्न जानु कल्पाणकर हो ।” यी कुराहरू सुनी मिथिलाका ब्राह्मणहरू भगवान् कहाँ गए । अनि तिनीहरू मध्ये केहीले भगवान्लाई अभिवादन गरी एक छेउमा बसे, केहीले नमस्कार गरी ... केहीले सम्मोदन गरी ... केहीले नाम र गोत्र सुनाई ... केही चुपचाप भई एक छेउमा बसे ।

ब्रह्मायु ब्राह्मण पनि—“श्रमण गौतम ... मखादेव आम्रबनमा बस्नु भएको छ” भन्ने कुरा सुनी आफ्ना धेरै श्रावकहरूसँग मखादेव आम्रबनमा गए । त्यहाँ पुग्नु भन्दा अगाडि नै ब्रह्मायु ब्राह्मणको मनमा यस्तो लाग्यो —“पूर्व सूचना विना भगवान् गौतमको दर्शन गर्न जानु मेरो निमित्त उचित छैन ।” यति विचार आएपछि ब्रह्मायु ब्राह्मणले एक माणवलाई बोलाई यस्तो कुरा अह्वाए—“जाऊ माणव ! तिमी श्रमण गौतम कहाँ गई मेरो वचनबाट क्षेम कुशल कुरा सोध — ‘ब्रह्मायु ब्राह्मण

१. हेरपृष्ठ ४० ।

भगवान् गौतमको क्षेम कुशल कुरा सोऽद्ध छ^{१०} यति भनिसके पछि यस्तो निवेदन गर कि—‘मौ गौतम ! ब्रह्मायु ब्रह्मण जीर्ण, वृद्ध, बैंस विति-सकेको एकशय बीस वर्ष पुगिसकेको, तीन वेदमा पारंगत^{१०} छ । यति ब्राह्मण गृहपतिहरू मिथिलामा बस्दछन्, तिनीहरू मध्ये भोगसम्पत्तिमा पनि, मन्त्रादि शास्त्रहरूमा पनि ब्रह्मायु ब्राह्मण श्रेष्ठ, उत्तम र अग्रगण्य छ । आयुमा पनि ब्रह्मायु ब्राह्मण नै जेठो छ र यश कीर्तिमा पनि । सो ब्रह्मायु ब्राह्मण तपाइ गौतमको दर्शनाभिलाषी छ ।’

“हवस” भनी सो माणव जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई सम्मोदन गरिसके पछि एक छेउमा बसे । एक छेउमा बसेका सो माणवले भगवान्लाई ब्रह्मायु ब्राह्मणले भनी पठाएका कुराहरू निवेदन गरे । अनि, “ब्रह्मायु ब्राह्मण जे उचित ठान्दछन् त्यसै गरून्” भन्ने कुराको जवाफ भगवान्ले दिनु भयो ।

त्यसपछि ब्रह्मायु ब्राह्मण कहाँ गई सो माणवले यसो भने—“श्रमण गौतमबाट अवकाश प्राप्त गरिसकेको छु । अब जे इच्छा छ सोहो गर्नु होस् ।”

यसपछि ब्रह्मायु ब्राह्मण भगवान्कहाँ गए । भगवान्कहाँ बसिरहेका परिषद्ले ब्रह्मायु ब्राह्मण आइरहेको ताडैबाट देखे । त्यस्ता नामी ख्यातीप्राप्त ब्राह्मण आइरहेको देखेर बस्ने ठाउँ खाली गरिदिए । ब्रह्मायु ब्राह्मणले परिषद्लाई भने :—

१. हेर पृष्ठ ८१ ।

“भो, भो, तपाइहरू आ-आपना ठाउँमा बस्नुहोस् । म यहाँ अमण गौमतको नजिकै बस्ने छु ।”

गुह्येन्द्रिय देखाउन अनुरोध

यसो भन्दै ब्रह्मायु ब्राह्मण भगवान्को नजिकै गई भगवान्सँग सम्मोदन गरी एक छेउमा बसे । अनि उनले भगवान्को शरीरमा बत्तीस महापुरुष लक्षणहरू हेर्न थाले । उनले भगवान्को शरीरमा दुइवटा लक्षण बाहेक अरू जम्मै देखे । दुइ महापुरुष लक्षणमा शंका थियो । निःसन्देह हुनसकेका थिएनन् । ती हुन् गुह्यपुरुषेन्द्रिय र जिभ्रो । अनि ब्रह्मायु ब्राह्मणले भगवान्सँग गाथाद्वारा अनुरोध गरे :—

- १—‘ये मे द्वर्त्तिसाति सुता, महापुरिस लक्खणा ।
दुवे तेसं न पस्सामि, भोतो कायस्मि गोतम ॥
- २—‘कच्चि कोसोहितं भोतो, वस्थुगुह्यं नरुत्तम ।
नारीसमानसह्या, कच्चि जिह्वा न दस्सका ॥
- ३—‘कच्चि पहूतजिह्वोसि, यथा तं जानियामसे ।
निन्नामयेतं पहूतं, कछ्वं विनय नो इसे ॥
- ४—‘दिट्ठधम्म हितत्थाय, सम्परायसुखाय च ।
कतावकासा पुच्छाम, यं किञ्चिं अभिपत्थितं’ति ॥”

अर्थ :—

१—‘जुन मैले बत्तीस महापुरुष लक्षणहरूको बारेमा सुनेको थिएँ, ती मध्ये तपाइका शरीरमा दुइवटा लक्षणहरू देख्न सकिन ।

२—‘वस्त्र आच्छादित नारो आह्वान गर्ने तपाइ नरोत्तमको
पुरुषेन्द्रिय र जिह्वेन्द्रिय म देख्दिन ।

३—“तपाइको जिभो लामो छ कि छैन भनी जान्नका लागि र
शंकानिवारणका लागि, जिभो निकालन सक्नु हुन्छ कि ?

४—“यदि अबकाश दिनु भएमा, दृष्टधर्म-हित हुने अथवा
सम्परायिक-सुख हुने मध्ये कुनै एक कुरा पनि सोधन चाहन्छु ।”

त्यस बेला भगवान्‌को मनमा पनि यस्तो लाग्यो—‘ब्रह्मायु
ब्राह्मणले पुरुषेन्द्रिय र रसनेन्द्रिय यी दुइ लक्षणहरू बाहेक अरू सबै
लक्षणहरू देखिसके । यी दुइ महापुरुष लक्षणबारे शंका गरिरहेका छन्,
निश्चिन्त हुनसकेका छैनन् ।’ यति विचार गरिसके पछि भगवान्‌ले
त्यस्तो ऋद्धि अभिसंस्कार गर्नु भयो जसबाट ब्रह्मायु ब्राह्मणले पुरुषे
न्द्रिय देखन सकुन् । त्यसै अनुसार भगवान्‌ले आपनो जिभो निकाली
नाकको दुवै प्वालभित्र पठाउनु भयो र दुवै कानसभ्म पनि पुच्याइ दिनु
भयो । यसरी देखाइसके पछि भगवान्‌ले ब्रह्मायु ब्राह्मणलाई भन्नुभयोः—

१—“ये ते द्वृत्तिसा ति सुता, महापुरिस लक्खणा ।

सबै ते मम कायस्मि, मा ते कह्नाहु ब्राह्मण ॥

२—“अभिभजेयं अभिभजातं, भावेतव्यं च भावितं ।

पहातव्यं पहीनं मे, तस्मा बुद्धोस्मि ब्राह्मण ॥

३—“दिट्ठधर्महितत्थाय, सम्परायसुखाय च ।

कतावकासो पुच्छस्सु, यंकिञ्चि अभिपत्थितं ति ॥”

आर्थ :—

१—“हे ब्राह्मण ! जो तिमीले बत्तीस महापुरुष लक्षणहरूबारे सुनेका छौ, ती सबै मेरा शरीरमा छन्, तिमीले यस्मा शंका गर्नु पर्दैन ।

२—“हे ब्राह्मण ! जानुपर्ने जानिसकै, गर्नु पर्ने ध्यान गरिसकै, छोड्नु पर्ने छोडिसकै, त्यसैले म बुद्ध हुँ ।

३—“सन्दृष्टिक र सम्परायिकमुख मध्ये जे इच्छा लाग्दै सोध, म अवकाश दिन्छु ।”

सम्परायिकबारे प्रश्न

यो कुरा सुनी ब्रह्मायु ब्राह्मणको मनमा—“थ्रमण गौतमले अवकाश दिनु भयो । थ्रमण गौतमसँग के सोधौ ? — दृष्ट-धर्मबारे सोधौ कि सम्परायिकबारे ? ” भन्ने कल्पना भएपछि ब्रह्मायु ब्राह्मणले पुनः यसरी विचारगरे—“सन्दृष्टिक कुराहरूबारे म स्वयं कुशल छु । अरूहरू पनि म कहाँ आई इहलोकको कुरा सोढू छन्, त्यसो हुनाले थ्रमण गौतमसँग सम्परायिकबारे कै कुरा सोधनु पन्यो ।” यति विचार गरी ब्रह्मायु ब्राह्मणले भगवान्सँग गाथाद्वारा निम्न कुरा सोधे :

१—“कथं खो ब्राह्मणो होति, कथं भवति वेदगू ।
तेविज्जो भो कथं होति, सोत्थियो किन्ति वुच्चति ॥

२—“अरहं भो कथं होति, कथं भवति केवली ।
मुनि च भो कथं होति, बुद्धो किन्ति पवुच्चतीति ॥”

अर्थ :—

१—“कसरी ब्राह्मण हुन्छ ? कसरी जान्ने हुन्छ ? कसरी त्रैविद्य हुन्छ ? श्रोत्रीहरू के भन्दछन् ?”

२—“अरहं कसरी हुन्छ ? कसरी केवली हुन्छ ? कसरी मुनि हुन्छ ? कसलाई बुद्ध भन्दछन् ?”

त्यस पछि भगवान्‌ले ब्रह्मायु ब्राह्मणलाई गाथाद्वारा उत्तर दिनु भयो :—

१—“पुर्वेनिवासं यो वेदि, सग्गापायं च पस्सति ।

अथो जातिक्षयं पत्तो, अभिज्ञा वोसितो मुनि ॥

२—‘चित्तं विसुद्ध’ जानाति, मुत्तं रागेहि सब्बसो ।

पहीनजातिमरणो, ब्रह्मचरियस्स केवली ।

पारगू सब्बधम्मानं बुद्धो तादी पवुच्चती’ति ॥”

अर्थ :—

१—“हे ब्राह्मण ! जसले पूर्वजन्मलाई जान्दछ र स्वर्ग नरक-लाई देखदछ, जसले जातिक्षय प्राप्त गरेको छ, जो ज्ञानी अन्तिमदेह धारी छ;

२—‘जसले चित्त-विशुद्धि जान्दछ, जो सबै रागबाट मुक्तछ, जसको जाति-मरण प्रहीण भइसक्यो, जो ब्रह्मचर्यद्वारा केवली छ, जो

सबै धर्मबाट पारंगत छ (त्यो) निश्चल हुने (पुरुष) लाई बुद्ध भन्दै
छन् ।”

ब्रह्मायु ब्राह्मणको भक्ति

यति कुरा सुनेर, ब्रह्मायु ब्राह्मण आसनबाट उठी उत्तरासङ्गम
एकांश गरी भगवान्को चरणमा शीरले ढोगी, भगवान्को चरण कम-
लमा म्वाइखाए । हातले पनि परामर्श गरे । आफ्नो नाउँ पनि सुनाए—
“भो गौतम ! म ब्रह्मायु ब्राह्मण हुँ, म ब्रह्मायु ब्राह्मण हुँ !” त्यहाँ
जस्ता भद्ररहेका परिषद्धरूपे बडो अचम्म, आश्र्वय मानेर यसो भने—
“आश्र्वय ! अद्भुत !! यस्तो नामी, यशस्वी ब्रह्मायु ब्राह्मणले पनि
थसरी परम भक्ति देखाउँछन् !” भगवान्ले ब्रह्मायु ब्राह्मणलाई भन्नु
भयो—“हे ब्राह्मण ! भयो, भयो, पुग्यो ! उठ ! आफ्नो आसनमा
बस ! ममाथि चित्त प्रसन्न गरेको पुग्यो !” यति सुनी ब्रह्मायु ब्राह्मण
आसनबाट उठेर आफ्नो आसनमा बसे ।

ब्रह्मायु ब्राह्मणलाई धर्मविवोध

त्यस पछि भगवान्ले ब्रह्मायु ब्राह्मणलाई आनुपूर्विकथा सुनाउनु
भयो, यथा :— दानकथा, शीलकथा, स्वर्गकथा; कामवासनाको दोषता,
तुच्छता, संक्लिष्टता र नैष्ठकम्यको गुण । जब भगवान्ले ब्रह्मायु ब्राह्मणको
चित्त ‘उपयुक्त भयो, मृदु भयो, नीवरण (आवरण) रहित भयो,
प्रकुलिलत भयो, प्रसन्न भयो’ भनी जान्नु भयो, तब आफ्ने खोजी गरी
पाएको (सामं उक्कंसितं) धर्मोपदेश दिनु भयो—‘यो दुःख हो, यो दुःख

समुदय हो, यो दुःख निरोध हो, यो दुःख निरोधको मार्ग हो ।” जसरी मैलो नभएको, सफा र सुकिलो बस्त्रमा रंगले राम्ररी समात्थ, त्यस्तै गरी ब्रह्मायु ब्राह्मणलाई त्यहीं, आसनमै विरज-वीतमल-धर्मचक्षु लाभ भए—“जे जति समुदय धर्मका हुन् ती जस्मै निरोध धर्म हुन्” भन्ने ज्ञान पनि अवबोध भयो । ब्रह्मायु ब्राह्मणले बुद्ध-धर्ममा दृष्टधर्म, प्राप्त धर्म, विदित धर्म र गम्भीररूपले धर्मलाई बुझिसके पछि निःशक्ति, निश्चिन्त र वैशारद्य भई, धर्मबारे कसैको सहायता न चाहिने भएपछि भगवन्सँग यसरी प्रार्थना गरे :—

“धन्य, भो गौतम ! धन्य, भो गौतम !! घोष्टेकोलाई उत्तानो पारिदिदा,^{१०} अन्धकारमा तेलको बत्ती राखिदिदा आँखा हुनेहरूले रूप दैखे भै, तपाइ गौतमले मलाई अनेक प्रकारबाट धर्म प्रकाश पारिदिनु भयो । अब म, तपाइ गौतमको शरणमा पर्छु धर्म र भिक्षुसङ्गको पनि । आजदेखि आजीवनसम्म तपाइ गौतमको शरणमा आएको उपासक हो भनी स्वीकार गर्नुहोस् ! भोलिको निमित्त भिक्षुहरू सहित, मेरो निमन्त्रणा पनि स्वीकार गर्नुहोस् !” भगवान्ले तूष्णिभावद्वारा निम्तो स्वीकार गर्नु भएको बुझी ब्रह्मायु ब्राह्मण आसनबाट उठी भगवान्लाई अभिवादन र प्रदक्षिणा गरी फर्केर गए ।

ब्रह्मायु ब्राह्मणको भोजन-दान

ब्रह्मायु ब्राह्मणले त्यो रात बितेपछि आफ्नो घरमा प्रणीत खाद्य भोज्य

१. पृष्ठ १७ मा ज्ञै ।

तयारपारी भगवान्‌लाई समयको सूचना दिन पठाए—“भोजन तयार भयो, भोजनको समय भयो ।”

अनि भगवान् पूर्वाण्ह समयमा चीवर-वस्त्र धारण गरी पात्र-चीवर ग्रहण गरी, जहाँ ब्रह्मायु ब्राह्मणको घर थियो त्यहाँ जानु भयो । त्यहाँ भिक्षुहरू सहित भगवान् बिच्छच्छाइ राखेको आसनमा बस्नु भयो । ब्रह्मायु ब्राह्मणले एक हप्तासम्म बुद्धप्रसुख भिक्षुसङ्गलाई प्रणीत खाद्य भोज्य आफ्ने हातले सन्तर्पित गरे । भगवान् त्यस सप्ताह ब्रितिसके पछि विदेहमा चारिकार्थ जानु भयो ।

अनागामी ब्रह्मायु ब्राह्मण

ब्रह्मायु ब्राह्मण, भगवान् जानु भएको केही दिन पछि परलोक भए । केही भिक्षुहरू भगवान्‌कहाँ गई भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका ती भिक्षुहरूले भगवान्‌सँग निम्न कुरा सोधे :—

“भन्ते ! ब्रह्मायु ब्राह्मण परलोक भए । उनको कस्तो गती, कस्तो अभिसम्पराय भयो होला ?”

“हे भिक्षुहरू ! ब्रह्मायु ब्राह्मण पण्डित थिए, उनले धर्मानुधर्म प्रतिपादन गरे, धर्मको कारणले मलाई कष्ट दिएनन् । ब्रह्मायु ब्राह्मण पाँच अधोगामिनी संयोजन^१ क्षयगरी औपपातिक (ब्रह्मलोकमा उत्पन्न)

१. सत्कायदृष्टि, विचिकित्सा, शीलव्रतपरामर्श, कामचञ्चन्द एवं ब्यापाद-संयोजन ।

भएका छन्, त्यहीं नै परिनिर्वाण हुने छन्, कोरि त्यस लोकबाट “यहाँ आउने छैनन्।”

भगवान्‌ले यति भन्नु भए पछि, खुशी तथा प्रसन्नताका साथ भिक्षुहरूले भगवान्‌लाई अभिनन्दन गरे ।

—★—



२७. चड्की ब्राह्मण

परिचय

कोशलराज्यको ओपसाद् गाउँको एक समृद्धशाली ख्याति प्राप्त ब्राह्मणकुलमा चड्की ब्राह्मणको जन्म भएको थियो । पछि उनी कोशल राजाका पाँचजना पुरोहितहरू^१ मध्ये प्रमुख हुन पुगे । यी पाँचजना मध्ये चड्की ब्राह्मणको नाउँ पनि सुत्तनिपात, मजिक्षमनिकाय, अङ्गुत्तर-निकाय तथा दीर्घनिकायमा उल्लेख भएको पाइन्छ । यिनले कोशल राजाबाट भूसम्पत्ति तथा पशुसम्पत्ति पनि पाएका थिए । साथै कोशल राजाबाट प्राप्त अधिकारद्वारा कर पनि उठाएर लिन्थे । गाउँको झगडा-हरू पनि हेर्थे र अपराधीहरूलाई दण्ड पनि दिन्थे । अतः यिनी गाउँका अधिपति नै थिए ।

राजाले लालमोहर लगाइ दिएको भूसम्पत्ति र पशुसम्पत्तिबाट यी धनपति, भूपति भए । यिनकहाँ हात्ती, घोडा, गाइबस्तुहरू धेरै थिए । त्यसैले यी जनाकीर्ण मात्र नभई बहु कृत्य पनि थिए । स्वेत छत्रधारी भई ऐस आराममा बस्थे । शोगविलाशको कुनै कमी थिएनन् । यिनका सेक्रेटरी, खजाञ्चीहरू हुनुको साथै घरमा पालो पहराको बन्दोबस्त थिनि थियो । दिउसो सुत्नु ठूला ठूला पुरीहितहरूको दैनिक चर्यानि थियो ।

१. चड्की, तारुक्ख, पोक्खरसाति, जानुस्सोणी र तौदेय्य ब्राह्मण ।

एक दिन उपरि प्रासादमा सुतिरहेका चड्की ब्राह्मणले ब्राह्मण-हरूकाँफौजका फौज मिली ओपसाद गाउँबाट बाहिर गइरहेका देखे । ती ब्राह्मणहरू बुद्धकहाँ जाने भन्ने सुनी आफु पनि, ती ब्राह्मणहरूले रोकदा रोकदै बुद्धकहाँ गएबाट चड्की ब्राह्मण शिष्टसम्पन्न देखिन्छन् । उनले गरेको बुद्धवर्णनबाट चड्की ब्राह्मण बहुश्रुत तथा सामयिक परिस्थितिको पुरा जानकारी राख्ने मध्येका एकहुन् भन्ने कुरा स्पष्ट देखिन्छ । बुद्धप्रति उनको ठूलो अद्वारहेको देखिन्छ । किन्तु त्रिपिटकमा भने उनले बुद्धको शरणलिएको कुरा कहीं पनि देखिन्दैन ।

कापटिक माणव

बुद्धकहाँ बुढा, बुढाहरू कुराकानी गरिरहँदा उनको साथमा गएका सोरह वर्षीय कापटिक माणवले बीच बीचमा कुराकाटी बोल्नाले कापटिक माणवको तरुणपनको स्वभाव व्यक्त भएको देखिन्छ । चड्की ब्राह्मणले, “बुद्धसँग कुरागर्न यिनी समर्थ छन्” भनेर भनेका हुनाले यसबाट कापटिक माणवको विद्वत्ता देखिन्छ । कापटिक माणवको तरुणपनको कारणले गर्दा विद्वत्ता भन्दा इच्छा प्रबल देखिन्थ्यो । जस्तोकि त्यस उमेरका प्राय सबैजसो तरुण युवकहरूमा यस्तै स्वभाव पाइन्छ । बुद्धले यीनको कुरा गर्ने ताच्छिल्यलाई रोकनुहुँदा कापटिक माणवको मनमा युवापनको अहंकारले चोट लागेको जस्तो अनुभव भएकोले उनी बुद्धसँग खूब वाद-विवाद गर्न चाहन्थे । बुद्ध धैर्यवान् तथा कारणिक त हुँदै हुनुहुन्थ्यो । अतः बुद्धले उनको आकांक्षा पूरा गरिदिने मौका प्रदान गर्नु भयो । यस पछि माणवले बुद्धसँग प्रश्न सोधे । जुन कुरा सूत्रमा उल्लेख भएकै छ ।

अन्तमा कापटिक माणव बुद्धको दयापूर्ण तथा सरल ढंगका उपदेशहरू सुनी अत्यन्त प्रभावित भए । बुद्धकोबारेमा आफुमा अघि भएका अज्ञानतालाई पनि स्वीकार गरी बुद्धकै शरण पर्नगए^१ । अरू कुरा तलका सूत्रबाट स्पष्ट हुनेछ ।

X

X

X

सूत्र : -

चड्की ब्राह्मण

यस्तो मैले सुने^२ ।

एक समय भगवान् धेरै भिक्षुहरूसँग कोशल राज्यमा चारिका गाउँ ओपसाद भन्ने कोशल ब्राह्मणहरूका गाउँमा पुन्नु भयो । त्यहाँ भगवान् ओपसाद गाउँको उत्तरपट्ठि देवबन^३ शालबनमा बस्नु भएको थियो ।

त्यस बखत चड्की ब्राह्मण, जनाकीर्ण, त्रिण-काष्ट-उदक-धान्य सम्पन्न, कोशल राजाबाट पाएको राजभोग; राज-प्रदत्त ब्रह्म-प्रदत्त

१. अ. क. आधारित । २. म. नि. चड्कीसुत्त ।

३. यस बनमा देवबली पूजा गर्थै त्यसैले यस बनलाई देव-बन भनिएको हो । शाल वृक्षहरूको बन भएको हुँदा शालबन पनि भनिएको हो ।

(दिइसके पछि हरण गर्न नपाउने) ओपसाद गाउँमा बस्दथे । ओपसाद गाउँका ब्राह्मणहरूले सुनेकि—“थमण गौतम शाक्यपुत्र, शाक्यकुलबाट प्रवजित भई, कोशलदेशमा चारिका गर्दै, धेरै मिक्षुहरूका साथ ओपसाद गाउँमा आइपुगी, ओपसाद गाउँको उत्तरपट्टि देवबन शाल-बनमा बस्नु भएको छ । सो भगवान् गौतमको यस्तो कल्याण कीर्ति शब्द फैलिरहेको छ—“सो भगवान् अरहत् सम्यक् सम्बुद्ध हुनुहुन्थ्यौ ।”

अनि ओपसादका ब्राह्मणहरू गाउँबाट निस्की जमातका जमात मिली उत्तरपट्टिको देवबन शालबनतिर गइरहेका थिए । त्यस बखतमा चड्डी ब्राह्मण प्रासादको माथिल्लो तलामा दिवाशंख्या गरिरहेका थिए । चड्डी ब्राह्मणले प्रासादको माथिल्लो भागबाट ओपसाद गाउँका ब्राह्मण गृहस्थीहरू ओपसादबाट निस्की जमातका जमात भई ओपसादको उत्तर पट्टिको देवबन शालबनतिर गइरहेका देखे । देखेर क्षत्त^२ (द्वारपाल) लाई बोलाई सोधे—‘हे क्षत्त ! ओपसादका ब्राह्मण गृहस्थीहरू ओपसादबाट निस्की ओपसादको उत्तरपट्टिको देवबन शालबनतिर किन लागि रहेका !’

“भो चड्डी ! थमण गौतम शाक्यपुत्र शाक्यकुलबाट प्रवजित भई, कोशलदेशमा चारिका गर्दै अहिले ओपसाद गाउँमा आइपुग्नु भई, ओपसाद गाउँको उत्तरपट्टिको देवबन शालबनमा बस्नु भएको छ । सो भगवान् गौतमको यस्तो कल्याण कीर्ति शब्द फैलिरहेको छ कि—‘सो

१. पृष्ठ १६४ मा ज्ञै ।

२. शूद्रबाट क्षत्रिय कुलमा जन्मेका वर्णसंकर मानिस ।

भगवान् अरहत् सम्यक् सम्बुद्ध हनुहन्त्वा०।' भगवान् गौतमको दर्शनार्थ उनीहरू जाँदैछन् ।"

"हे क्षत्त ! त्यसो भए तिसी ओपसादका ब्राह्मण गृहस्थीहरू कहाँ गई यसो भन—‘चड्की ब्राह्मण यसो भन्दछ—‘तपाइहरू केहीछिन पर्खनुहोस्, चड्की ब्राह्मण पनि श्रमण गौतमको दर्शनार्थ जान चाहन्छ ।’”
 “हवस” भनी प्रत्युत्तर दिई जहाँ ओपसादका ब्राह्मण गृहस्थीहरू थिए त्यहाँ गई—‘केही छिन पर्खनु होस्, चड्की ब्राह्मण पनि श्रमण गौतमको दर्शनार्थ जान चाहनु हुन्छ’ भनी सो क्षत्तले भने ।

त्यस बखतमा विभिन्न देशहरूका पाँचशय जति ब्राह्मणहरू केही कामले ओपसादमा आएका थिए । ती ब्राह्मणहरूले सुने कि—‘चड्की ब्राह्मण श्रमण गौतमको दर्शनार्थ जाँदै छन् ।’” अनि ती ब्राह्मणहरू चड्की ब्राह्मणकहाँ गई सोधे :—“साँच्चै तपाइ पनि श्रमण गौतमको दर्शनार्थ जानु हुने रे, हो ?”

“हे ब्राह्मणहरू ! साँच्चै हो ।”

चड्की-वर्णन

“भो चड्की ! तपाइ श्रमण गौतमको दर्शनार्थ न जानुहोस् । तपाइ श्रमण गौतमको दर्शनार्थ जान उचित्त छैन, बरू श्रमण गौतम नै तपाइको दर्शनार्थ आउन उचित्त हुने छ । जे भए पनि तपाइ सजातीय

आमा बाबुबाट जन्मेको हुनुहुन्छ, १० सातपुस्तादेखि जातिवादद्वारा निन्दा, अपवाद भएको छैन । जो तपाइ सजातीय आमा बाबुबाट जन्मिनु भएको हुनुहुन्छ, त्यस कारणले पनि तपाइ श्रमण गौतमको दर्शनार्थ जान उचित छैन, बरू श्रमण गौतम नै तपाइको दर्शनार्थ आउन उचित हुने छ । तपाइ धनी-महाधनी-महाभोगी हुनुहुन्छ, ..., तपाइ तीन वेदमा पारंगत हुनुहुन्छ, ... तपाइ अभिरूप, दर्शनीय, प्रासादिक, परमवर्ण सुन्दरताले सम्पन्न; ब्रह्मवर्णले युक्त, ब्रह्माको जस्तो शरीर हुनु भएको अर्थात् तपाइका अङ्ग प्रत्यङ्ग सबै दर्शनीय छन्, ... तपाइ शीलवान्, वृद्धशीलले सम्पन्न हुनुहुन्छ, ... तपाइ सुन्दर-मधुर-गुणयुक्त भाषी, स्पष्ट भाषी, दोषरहित कुरा गर्नु हुन्छ, अर्थ बुझ्ने गरी बोल्नु हुन्छ, ... तपाइ धेरेको आचार्य प्राचार्य हुनुहुन्छ, ... तीनशय माणवकहरूलाई मन्त्र (वेद) पढाउनु हुन्छ, ... तपाइ राजा प्रसेनजितद्वारा सत्कृत-गुरुकृत-मानित-पूजित-अपचित हुनुहुन्छ, ... तपाइ ब्राह्मण पुष्करसातीद्वारा पनि सत्कृत ... अपचित हुनुहुन्छ त्यस कारणले पनि तपाइ श्रमण गौतमको दर्शनार्थ जान उचित छैन, बरू श्रमण गौतम नै तपाइको दर्शनार्थ आउन उचित हुने छ । जो तपाइ जनाकीर्ण, त्रीण-काष्ठ-उदक-धान्यसम्पन्न भई, कोशल राजाबाट पाएको राजभोग; राजदिन (प्रदत्त) ब्रह्मदिन (प्रदत्त) भोग गरी ओपसाद गाउँमा बस्नु भएको छ, त्यस कारणले पनि तपाइ श्रमण गौतमको दर्शनार्थ जानु उचित छैन, बरू श्रमण गौतमण नै तपाइको दर्शनार्थ आउनु उचित हुने छ ।”

१. पृष्ठ १३१ मा ज्ञैं ।

बुद्ध-वर्णन

यी कुरा सुनेर चङ्गीब्राह्मणले ती ब्राह्मणहरूलाई यसो भने—
 “हे ब्राह्मणहरू ! मेरो पनि केही कुरा सुन्नुहोस् ! हामी नै श्रमण गौतमको दर्शनार्थ जानु उचित छ, किन्तु श्रमण गौतम हामीकहाँ आउनु उचित छैन ! यसको कारण के भने —

१—“श्रमण गौतम सजातीय आमा बाबुबाट जन्मनु भएको छ, परिशुद्ध गर्भधारण गर्नु भएको छ, सातपुस्तादेखि पितामह युगललाई जातिवादद्वारा निन्दा उपहास भएको छैन। जो श्रमण गौतम सजातीय आमा बाबुबाट जन्मनु भएको छ, परिशुद्ध गर्भधारण गर्नु भएको छ, सातपुस्तादेखि पितामह युगललाई जातिवादद्वारा निन्दा, उपहास भएको छैन, यस कारणले पनि श्रमण गौतम हामीकहाँ दर्शनार्थ आउनु उचित छैन बरू हामी नै श्रमण गौतमको दर्शनार्थ जानु उचित छ ।

२—“श्रमण गौतम, भूमिगत, आकाशगत, भरिपूर्ण भएको हिरण्य सुवर्ण छाडेर प्रव्रजित हुनु भएको छ । यस कारणले पनि...हामी नै...जानु उचित छ ।

३—“श्रमण गौतम, तन्नेरी युवा छँदा छँदै, सूक्ष्मकालो केश हुँदा हुँदै, भद्र यौवनको अवस्थामै घर-बार त्यागी प्रव्रजित हुनु भएको छ । यस कारणले पनि ... हामी नै ... जानु उचित छ ।

४—“श्रमण गौतम, आमा बाबुको इच्छा नभइकनै, आमा बाबु आँसु बहाइ रुँदा रुँदै, केश दान्ही क्षौर गरी, कषाय वस्त्रधारण

गरी, घर-बार त्यागी प्रवर्जित हुनु भएको छ । यस कारणले पनि ... हामी नै ... जानु उचित छ ।

५—“श्रमण गौतम, अतिसुन्दर हुनुहुन्छ, दर्शनीय, प्रासादिक, परमवर्ण सुन्दरताले सुसम्पन्न; ब्रह्मवर्णले युक्त, ब्रह्मसमानको शरीर हुनु भएको अर्थात् वहाँको अङ्ग प्रत्यङ्ग सबै दर्शनीय छन् । यस कारणले पनि ... हामी नै ... जानु उचित छ ।

६—“श्रमण गौतम, शीलवान्, आर्यशील, कुशलशील, कुशल-शील-गुणले सुसम्पन्न हुनुहुन्छ । यस कारणले पनि ... हामी नै ... जानु उचित छ ।

७—“श्रमण गौतम, कल्याणवाची, मधुरभाषी, गुणयुक्त-स्पष्ट-भाषी, दोषरहित कुरा गर्ने र अर्थ बुझ्ने गरी कुरा गर्ने हुनुहुन्छ । यस कारणले पनि ... हामी नै ... जानु उचित छ ।

८—“श्रमण गौतम धेरैको आचार्य प्राचार्य हुनुहुन्छ । यस कारणले पनि ... हामी नै ... जानु उचित छ ।

९—“श्रमण गौतम, क्षीण कामरागी, क्षीण प्रपञ्च-चापत्यता हुनुहुन्छ । यस कारणले पनि ... हामी नै ... जानु उचित छ ।

१०—“श्रमण गौतम कर्मवादी, क्रियावादी, कुभलो नचिताउने तथा ब्राह्मण सन्तानहरूको समेत हेतैषी हुनुहुन्छ । यस कारणले पनि ... हामी नै ... जानु उचित छ ।

११—“श्रमण गौतम दीन-हीन क्षत्री कुलाबाट होइन किन्तु उच्च क्षत्री कुलाबाट प्रवर्जित हुनु भएको छ । यस कारणले पनि ... हामी नै ... जानु उचित छ ।

१२—“श्रमण गौतम निर्दोषी उच्च क्षत्री कुलबाट प्रवर्जित हुनु भएको छ । यस कारणले पनि …हामी नै … जानु … उचित छ ।

१३—“श्रमण गौतम धनी, महाधनी, महाभाग्यवान् कुलबाट प्रवर्जित हुनु भएको छ । यस कारणले पनि … हामी नै … जानु उचित छ ।

१४—“श्रमण गौतमकहाँ राष्ट्र बाहिरबाट पनि जनपद बाहिरबाट पनि (कुरा) सोधन आउँछन् । यस कारणले पनि … हामी नै … जानु उचित छ ।

१५—“अनेक सहस्र देवताहरू प्राणले बुद्धको शरणमा गएका छन् । यस कारणले पनि … हामी नै … जानु उचित छ ।

१६—“श्रमण गौतमको, ‘वहाँ भगवान् अरहत् सम्यक् सम्बुद्ध हुनुहुन्छ’^{१०}, भन्ने कल्याण कीर्ति शब्द फइलिएको छ । यस कारणले पनि… हामी नै … जानु उचित छ ।

१७—“श्रमण गौतम बत्तीस महापुरुष लक्षणहरूले सुसम्पन्न हुनुहुन्छ । यस कारणले पनि … हामी नै जानु उचित छ ।

१८—“मगध विस्विसार राजा स्त्री, पुत्रहरू सहित प्राणले श्रमण गौतमको शरणमा गएका छन् । यस कारणले पनि … हामी नै … जानु उचित छ ।

१०. पृष्ठ १६४ मा ज्ञै ।

१९—“प्रसेनजित कोशल राजा स्त्री पुत्रहरू सहित प्राणले श्रमण गौतमको शरणमा गएका छन् । यस कारणले पनि … हामी नै … जानु उचित छ ।

२०—‘ब्राह्मण पुष्करसाती स्त्री पुत्रहरू सहित आजीवन श्रमण गौतमको शरणमा गएका छन् । यस कारणले पनि … हामी नै … जानु उचित छ ।

२१—“श्रमण गौतम ओपसादमा आइपुग्नु भई ओपसादको उत्तरपट्टिको देवबन शालबनमा बस्नु भएको छ । जो कोइ श्रमण वा ब्राह्मणहरू हाम्रो गाउँ-क्षेत्रमा आउँछन् भने उनीहरू हाम्रा अतिथीहरू हुन्छन् । अतिथीहरूलाई हामीले सत्कार-गौरव-मान र पूजा गर्नुपर्छ । जो श्रमण गौतम अहिले ओपसादमा आउनु भई, ओपसादको उत्तरपट्टिको देवबन शालबनमा बस्नु भएको छ, वहाँ हाम्रा अतिथी हुनुहुन्छ । हाम्रा अतिथीलाई हामीले सत्कार-गौरव-मान-पूजा गर्नुपर्छ । त्यसैले श्रमण गौतम हामीकहाँ दर्शनार्थ आउनु उचित छैन, किन्तु हामी नै श्रमण गौतमको दर्शनार्थ जानु उचित छ । यत्तिकै मात्र म श्रमण गौतमको गुण जान्दछु, तर श्रमण गौतमको गुण अप्रमाण छन् । यी गुणहरू मध्ये यौंटे गुण मात्रले युक्त भएता पनि श्रमण गौतम हामीकहाँ दर्शनार्थ आउनु उचित छैन, योग्य छैन; बल्कि हामी नै श्रमण गौतमको दर्शनार्थ जानु उचित छ, योग्य छ । त्यसो हुनाले हामी सबै श्रमण गौतमको दर्शनगर्न जाऊँ !”

यति कुरा सुनाइसके पछि चड्की ब्राह्मण धेरै ब्राह्मणहरूका साथ जहाँ भगवान् हुनुहुन्यो त्यहाँ गए । अनि भगवान्सँग सम्मोदन गरी एक छेउमा बसे ।

कापटिक माणवको प्रश्न

त्यस बखतमा भगवान् बुढा बुढा ब्राह्मणहरूका साथ केही क्षेम कुशलका कुराकानी गरिरहनु भएको थियो । त्यस समयमा कापटिक नामक माणवक, शीर मुण्डित, जन्मले सोरह वर्ष भएका, तीनै वेदमा पारंगत, निघण्टू, कौस्तुभादि शास्त्र जान्ने, त्यस परिषद्मा बसेका थिए । बुढा बुढा ब्राह्मणहरू भगवान्‌सँग कुराकानी गरिरहेको बेलामा कापटिक माणव बीच बीचमा कुरा काट्थे । अनि भगवान्‌ले कापटिक माणवलाई, “आयुष्मान भारद्वाज ! बुढा बुढा ब्राह्मणहरू कुराकानी गरिरहँदा बीच बीचमा कुराकाटी कुरा नगर, कुरा न सिद्धिएसम्म पर्खिरहू !” भनी भन्नु भयो ।

भगवान्‌को यो कुरा सुनी चड्की ब्राह्मणले भगवान्‌सँग यस्तो निवेदन गरे—“तपाइ गौतमले कापटिक माणवलाई रोक्नु नभए पनि हुन्छ । कापटिक माणव कुलीन् हुन्, बहुश्रुत, फण्डित तथा सुवक्ता पनि हुन् । उनी तपाइ गौतमसँग यस कुरामा तर्क वितर्क पनि गर्न सक्छन् ।”

अनि भगवान्‌को मनमा लाग्यो कि—“ब्राह्मणहरू अवश्य पनि कापटिक माणवद्वारा त्रिवेद-प्रवचनबारे कुरा गराउन चाहन्दैन्, त्यसैले कापटिक माणवलाई अधिसारी रहेका हुन् ।”

त्यस बेला कापटिक माणवको मनमा यस्तो लाग्यो—“जब श्रमण गौतमको आँखा ममाथि पर्ला तब म श्रमण गौतमसँग प्रश्न गरौंला ।”

१. स्या. कापलिक, सिं. कापठिक ।

भगवान्‌ले कापटिक माणवको मनको कुरा थाहापाई कापटिक माणवमाथि आँखा लगाउनु भयो ।

यही नै सत्य हो !

कापटिक माणवको मनमा — “श्रमण गौतमले मलाई हेरिरहेका छन्, किन म श्रमण गौतमसँग प्रश्न नगरौं ?” भन्ने लागे अनुसार भगवान्‌सँग निम्न प्रश्न सोधे :—

“भो गौतम ! जहाँसम्म मलाई लागदछ, ‘ब्राह्मणहरूका जुन पुराना मन्त्रपदहरू छन्, यस्तो ‘यस्तो भने भन्ने’ परम्परा छ, वचन समू-हरू पिटक सम्पदा) छन्, तिनीहरूमा ब्राह्मणहरू पूर्ण निष्ठा राख्द-छन् कि ‘यही नै सत्य हो, अरु तुच्छ हुन् ।’ यसबारे तपाइ गौतम के भन्नु हुन्छ ?”

‘हे भारद्वाज ! के त ब्राह्मणहरूका मध्येबाट कुनै पनि एकजना ब्राह्मणले — ‘म यो जान्दछु, मैले यो देखेकोछु, यही नै सत्य हो, अरु जम्मै तुच्छहुन्’ भनी भनेका छन् त ?’

“भो गौतम, छैनन् ।”

“हे भारद्वाज ! के त ब्राह्मणहरूका मध्येबाट कुनै एउटा आचार्यल अथवा प्राचार्यले अथवा आचार्यहरूका सातपुस्ता मध्येका कुनै पनि एकजना ब्राह्मणले, ‘म यो जान्दछु, मैले यो देखेकोछु, यही नै सत्य हो, अरु जम्मै तुच्छहुन्’ भनी भनेका छन् त ?”

“भो गौतम ! छैनन् ।”

“हे भारद्वाज ! जुन ब्राह्मणहरूका पूर्वज मन्त्रकर्ता, मन्त्र प्रदातंक ऋषिहरू थिए, जसका पुराना मन्त्रपद, गीत, प्रवृत्ति, संहिता, अहिलेका अष्टुक, वामक, वामेदव, विश्वमित्र, यमदग्नि, अङ्गीरस, भारद्वाज, वशिष्ठ, काश्यप, तथा भृगुहरूले अनुगायन, अनुभाषण, अनुवाचन गर्छन्, के त यो ब्राह्मणहरूले, ‘हामी यो जान्दछौं, हामीले यो देखेकाछौं, यही नै सत्य हो, अरू जम्मै तुच्छहुन्’ भनी भनेका छन् त ?”

“भो गौतम ! छैनन् ।”

अन्धवेणु परम्परा

“हे भारद्वाज ! त्यसो भए ब्राह्मणहरूका मध्येबाट कुनै एउटाले पनि, ‘म यो जान्दछु, मैले यो देखेकोछु, यही नै सत्य हो, अरू जम्मै तुच्छहुन्’ भनी भनेका छैनन्, कुनै एउटा आचार्य-प्राचार्यले पनि—‘म यो जान्दछु मैले यो देखेकोछु, यही नै सत्य हो, अरू जम्मै तुच्छहुन्’ भनी भनेका छैनन्, न त कुनै ब्राह्मणहरूका पूर्वज मन्त्रकर्ता … अष्टुक … भृगुहरूले नै—‘हामी यो जान्दछौं, हामीले यो देखेकाछौं, यही नै सत्य हो, अरू जम्मै तुच्छ (झूठ) हुन्’ भनी भनेका छन् । यस कारण यो कुरात जस्तो कि — अन्धवेणु परम्परामा^१ पहिलोले पनि देखदैन, बीचकोले

१. अन्धाहरूका एक जमात कुनै एक ठाउँमा बसेका थिए । एउटा बदमासले उनीहरूलाई देखेर यहाँ बस्नुभन्दा फलानो ठाउँमा खान पिउन

पनि देखैन् पछिल्लोले पनि देखैन्; त्यस्तै हे भारद्वाज ! ब्राह्मणहरूले भनेका कुराहरू पनि अन्धवेणु परम्परा जस्तै हुन्—पहिलो (आचार्य)ले पनि देखेको छैन, बीचकाले पनि, पछिल्लोले पनि देखेका छैन । भार-द्वाज ! अब के भन्छौ त, यसो भएको हुँदा ब्राह्मणहरूको श्रद्धा अमूलकै हुँदैन त ?”

“भो गौतम ! ब्राह्मणहरू न केवल श्रद्धाले मात्र उपासना गर्छन्, अपितु अनुश्रव (सुनेर) द्वारा पनि उपासना गर्छन् ।”

प्रत्येक पाँचधर्मका दुइ फल

“हे भारद्वाज ! पहिले तिमी श्रद्धामा गयौ, अब अनुश्रव अन्दछौ । यसैलोकमा यी पाँच धर्मका फल दुइ दुइ प्रकार हुन्छन् । कुन पाँच भने ? — (१) श्रद्धा, (२) रुचि, (३) अनुश्रव, (अनुस्सव), (४) आकार परि-वितर्क र (५) दृष्टि-निध्यान-क्षमता (धर्म-लाई राम्ररी हेनै क्षमता) । उक्त पाँच धर्मका फल दुइ दुइ प्रकारका यसै लोकमा हुन्छन् ।

१—“हे भारद्वाज ! सु-श्रद्धा (राम्ररी श्रद्धा) त गर्दछ, तर

प्रसस्त पाइन्छ भनी अर्को ठाउँको नाउँ बताइदियो । यो सुनी ती अन्धा-हरूले त्यहाँजाने बाटो देखाइदिन अनुरोध गरे । सो बदमासले उनीहरूको हातमा भएको बाँसको लट्टी उसले उसलाई, उसले उसलाई समाल लगाई, एक जङ्गलमा ‘यही बाटो हो’ भनी छाडिदियो । उनीहरू न यता न उता भए । यसै उक्तिज्ञाई ‘अन्धवेणु परम्परा’ भन्दछन् ।

त्यो (श्रद्धापात्र) रित्त-तुच्छ-मृषा हुन्छ; सु-श्रद्धा भने गर्दैन किन्तु त्यो भूत (भएके), तच्छ (तथ्य) हुन्छ, अन्यथा हुन्न।

२—“सु-रुचि (राग्ररी रुचि) त लिन्छ, तर त्यो (रुचि-विषय) रित्त-तुच्छ-मृषा हुन्छ; सु-रुचि भने लिंदैन, किन्तु त्यो भूत, तथ्य हुन्छ, अन्यथा हुन्न।

३—“सु-अनुश्रव (राग्ररी श्रवण) त गर्दैछ, तर त्यो (सुन्ने विषय) रित्त-तुच्छ-मृषा हुन्छ; सु-अनुश्रव भने गर्दैन, किन्तु त्यो भूत, तथ्य हुन्छ, अन्यथा हुन्न।

४—“सु-परिवितर्कित (राग्ररी तर्कनागरेको) त गर्छ, तर त्यो (तर्कना विषय) रित्त, तुच्छ, मृषा हुन्छ; सु-परिवितर्कित भने हुन्न, किन्तु त्यो भूत, तथ्य हुन्छ, अन्यथा हुन्न।

५—“सु-निध्यान (राग्ररी हेन्ने) त गर्छ, तर त्यो (हेन्ने विषय) रित्त, तुच्छ, मृषा हुन्छ; सु-निध्यान भने गर्दैन किन्तु त्यो भूत, तथ्य हुन्छ, अन्यथा हुन्न।

“हे भारद्वाज ! सत्यानुरक्षा गर्ने विज्ञपुरुषले एकदम ‘यही नै सत्य हो अरु तुच्छ (कूठ) हुन्’ भनी निष्कर्षमा जानु हुन्न।”

कसरी सत्यानुरक्षा हुन्छ ?

“कहिलेसम्म सत्यको अनुरक्षा हुन्छ र कहिलेसम्म अनुरक्षा गर्छ अन्नेबारे हामी तपाइ गौतमसंग सोदृशैँ।”

१—“हे भारद्वाज ! कुनै पुरुषको श्रद्धा हुन्छ, उसले ‘यस्तो मेरो श्रद्धा छ’ भनी भन्दा सत्यको अनुरक्षा हुन्छ, तर त्यत्तिकैले ‘यही नै सत्य हो अरु तुच्छ हुन्’ भनी एकदम निष्कर्षमा जानु हुन्न ।

२—“हे भारद्वाज ! कुनै पुरुषको रुचि हुन्छ, उसले ‘यस्तो मेरो रुचि छ’ भनी भन्दा सत्यको अनुरक्षा हुन्छ, तर त्यत्तिकैले ‘यही नै सत्य हो अरु तुच्छ हुन्’ भनी एकदम निष्कर्षमा जानु हुन्न ।

३—“हे भारद्वाज ! कुनै पुरुषले अनुश्रव गर्छ, उसले ‘यस्तो मेरो अनुश्रव छ’ भनी भन्दा सत्यको अनुरक्षा हुन्छ, तर त्यत्तिकैले ‘यही नै सत्य हो अरु तुच्छ हुन्’ भनी एकदम निष्कर्षमा जानु हुन्न ।

४—“हे भारद्वाज ! कुनै पुरुषले आकार परिवितर्क गर्छ, ‘यस्तो मेरो आकार परिवितर्क छ’ भनी भन्दा सत्यको अनुरक्षा हुन्छ, तर त्यत्तिकैले ‘यही नै सत्य हो अरु तुच्छ हुन्’ भनी एकदम निष्कर्षमा जानु हुन्न ।

५—“हे भारद्वाज ! कुनै पुरुषमा दृष्टि-निध्यान-क्षमता हुन्छ, उसले ‘यस्तो मेरो दृष्टि-निध्यान-क्षमता छ’ भनी भन्दा सत्यको अनुरक्षा हुन्छ, तर त्यत्तिकैले ‘यही नै सत्य हो अरु तुच्छ हुन्’ भनी एकदम निष्कर्षमा जानु हुन्न ।

“हे भारद्वाज ! यत्तिकैले सत्यको अनुरक्षा हुन्छ, यत्तिकैले सत्यको अनुरक्षा गर्छ, यत्तिकैले हामी सत्यानुरक्षाकोबारे प्रज्ञापन गर्छौ तर यत्तिले मात्र सत्यानुबोध हुँदैन ।”

कसरी सत्यानुबोध हुन्छ ?

“भो गौतम ! यतिसम्मले सत्यानुरक्षा हुन्छ, यतिसम्मले सत्यानुरक्षा गर्छ भन्ने हामीले पनि देख्यौं (सुन्यौं) । कतिसम्मले सत्यानुबोध हुन्छ र कतिसम्मले सत्यानुबोध गर्दछ भन्नेबारे हामी तपाइ गौतमसँग सोद्धल्लौं ।”

१ - लोभरहित—‘हे भारद्वाज ! यहाँ कुनै भिक्षु कुनै गाउँको वा निगमको आश्रयलिई बस्दछन् । उनकहाँ गृहपति वा गृहपतिपुत्र गई, लोभनीय विषय, द्वेषणीय विषय र मोहनीय विषय — यी तीन विषयमा जाँच गर्छ । यी आयुष्मान्मा त्यस्ता लोभनीय विषयहरू छन् कि छैनन्, जुन लोभनीय विषय हुँदा—‘न जानिकनै जानें, न देखिकनै देखेँ’ भन्दै अरुलाई पनि त्यस कुरामा विश्वास दिलाउँछन्, जसबाट उनीहरूको दीर्घकालसम्म अहित र दुःख हुन सक्छ । यी भिक्षुलाई परीक्षा गर्दा यस्तो कुरा थाहपाउँछ कि—‘यी आयुष्मान्मा लोभनीय विषयहरू छैनन्’, जुन कुरा भएको भए, ‘न जानिकनै जानें, न देखिकनै देखेँ’ भन्दै अरुलाई पनि विश्वास दिलाउथे होलान् र जसबाट उनीहरूको पनि दीर्घकालसम्म अहित र दुःख हुन्थ्यो होला । यी आयुष्मान्माको कायिक-वाचिक आचरण पनि अलोभीकै जस्तै छ । यी आयुष्मान्माले दिने धर्मोपदेश पनि गम्भीर, दुर्दर्श (देख्न गान्हो), दुरनुबोध, शान्त, प्रणीत, अतर्कावचर (तर्कले मात्र न भेट्ने), निपुण, पण्डित वेदनीय (पण्डितहरूले जान्न सक्ने) छ; यस्तो धर्मको उपदेश त लोभीले दिन सक्दैन ।

२ - द्वैषरहित—‘हे भारद्वाज ! यसरी परीक्षा गर्दा जब उनलाई

लोभनीय विषयहरूबाट विशुद्ध पाउँछ तब फेरि उनीमा द्वे बणीय विषयहरू छन् कि छैनन् भनी परीक्षा गर्नु पर्छ । यी आयुष्मान्‌मा त्यस्ता द्वे बणीय विषयहरू छन् कि छैनन्, जुन द्वे बणीय विषय हुँदा... अहित र दुःख हुन सक्छ । यी भिक्षुलाई परीक्षा गर्दा यस्तो कुरा थाहापाउँछ कि—‘यी आयुष्मान्‌मा द्वे बणीय विषयहरू छैनन्’, कायिक-वाचिक आचरण पनि अद्वेषीकै जस्तै छ । यी आयुष्मानले दिने धर्मोपदेश पनि गम्भीर ... पण्डित वेदनीय छ; यस्तो धर्मको उपदेश त द्वेषीले दिन सक्दैन ।

३— मोहरहित — ‘हे भारद्वाज ! यसरी परीक्षा गर्दा जब उनलाई द्वे बणीय विषयहरूबाट विशुद्ध पाउँछ तब फेरि उनीमा मोहनीय विषयहरू छन् कि छैनन् भनी परीक्षा गर्नु पर्छ । यी आयुष्मान्‌मा त्यस्ता मोहनीय विषयहरू छन् कि छैनन्, जुन मोहनीय विषय हुँदा... अहित र दुःख हुन सक्छ । यी भिक्षुलाई परीक्षा गर्दा यस्तो कुरा थाहापाउँछ कि—‘यी आयुष्मान्‌मा मोहनीय विषयहरू छैनन्’,... कायिक-वाचिक आचरण पनि निर्मोहीकै जस्तै छ । यी आयुष्मान्‌ले दिने धर्मोपदेश पनि गम्भीर ... पण्डित वेदनीय छ; यस्तो धर्मको उपदेश त मोहीले दिन सक्दैन ।

‘हे भारद्वाज ! यसरी परीक्षा गर्दा जब उनलाई मोहनीय विषयहरूबाट विशुद्ध पाउँछ तब उनीमाथि (१) श्रद्धा राख्द छ, श्रद्धा भए पछि (२) नजिक जान्छ, नजिक गए पछि (३) उपासना गर्छ, उपासना गरेपछि (४) कान थाप्छ, कान थापेपछि (५) धर्म सुन्दछ, धर्म सुनेपछि (६) सुनेको धर्मलाई धारण गर्छ, धारण गरेपछि (७) धर्मको अर्थ परीक्षा गर्छ, अर्थ परीक्षा गर्दा (८) धर्म-

लाई राम्ररी हेने सक्ने क्षमता हुन्छ (निधान क्षमता), धर्मलाई हेने क्षमता भए पछि (९) छन्द (धर्मनुसार काम गर्ने इच्छा) हुन्छ, छन्द भए पछि (१०) उत्साह हुन्छ, उत्साह भए पछि (११) तुलना गर्छ, तुलना गरेपछि (१२) पराक्रम (धर्म फल पाउने कोशिस) गर्छ, पराक्रम गर्दै यही शरीरले परमसत्यको साक्षात्कार गर्छ र प्रज्ञा-ज्ञानद्वारा प्रतिवेध गरी हेर्छ । हे भारद्वाज ! यत्तिकैले सत्यानुबोध हुन्छ, यत्तिकैले सत्यानुबोध गर्छ, यत्तिकैले हामी सत्यानुबोधकोबारे प्रज्ञापन गर्दछौं; तर यत्तिले मात्र सत्यानुप्राप्ति हुँदैन । ”

कसरी सत्यानुप्राप्ति हुन्छ ?

“भो गौतम ! यत्तिसम्मले सत्यानुबोध हुन्छ, यत्तिसम्मले सत्यानुबोध गर्छ भन्ने हामीले पनि देख्यौं (सुन्यौं) । कतिसम्मले सत्यानुप्राप्ति हुन्छ र कतिसम्मले सत्यानुप्राप्ति गर्छ भन्नेबारे हामी तपाइ गौतमसँग सोद्धछौं । ”

“हे भारद्वाज ! यही धर्मलाई सेवन गर्दा, भावना (ध्यान) गर्दा, बढाउँदै लैजाँदा सत्यानुप्राप्ति हुन्छ । यत्तिकैले सत्यानुप्राप्ति हुन्छ, यत्तिकैले सत्यानुप्राप्ति गर्छ, यत्तिकैले हामी सत्यानुप्राप्तिकोबारे प्रज्ञापन गर्दछौं । ”

“भो गौतम ! यत्तिकैले सत्यानुप्राप्ति हुन्छ, यत्तिकैले सत्यानुप्राप्ति गर्दछ भन्ने हामीले पनि देख्यौं (सुन्यौं) । सत्यानुप्राप्तिको लागि

कुन धर्म (कुरो) बहूपकारी हुन्छ भन्नेबारे हामी तपाइ गौतमसँग सोझ्छौं ।”

१—“हे भारद्वाज ! सत्यानुप्राप्तिको लागि पराक्रम (पधान) बहूपकारी हुन्छ । यदि पराक्रम नगरेको भए, न सत्यानुप्राप्ति हुन्थ्यो । पराक्रम गर्ने हुँनाले नै सत्यप्राप्ति हुन्छ । अतः सत्यानुप्राप्तिको लागि पराक्रम बहूपकारी हुन्छ ।

“भो गौतम ! पराक्रमको लागि कुन धर्म बहूपकारी हुन्छ त ?”

२—“हे भारद्वाज ! पराक्रमको लागि तुलना बहूपकारी हुन्छ । यदि तुलना न गरेको भए, न पराक्रम गर्थ्यो । तुलना गर्ने हुँनाले नै पाराक्रम हुन्छ । अतः पराक्रमको लागि तुलना बहूपकारी हुन्छ ।”

“भो गौतम ! तुलनाको लागि कुन धर्म बहूपकारी हुन्छ त ?”

३—“हे भारद्वाज ! तुलनाको लागि उत्साह बहूपकारी हुन्छ । यदि उत्साह नगरेको भए, न तुलना गर्थ्यो । उत्साह गरेको हुँनाले नै तुलना गर्छ । अतः तुलनाको लागि उत्साह बहूपकारी हुन्छ ।

“भो गौतम ! उत्साहको लागि कुन धर्म बहूपकारी हुन्छ त ?”

४—“हे भारद्वाज ! उत्साहको लागि छन्द (गरौं भन्ने इच्छा) बहूपकारी हुन्छ । यदि छन्द नभएको भए, न उत्साह हुन्थ्यो । छन्द भएको हुँनाले नै उत्साह हुन्छ । अतः उत्साहको लागि छन्द बहूपकारी हुन्छ ।”

“भो गौतम ! छन्दको लागि कुन धर्म बहूपकारी हुन्छ त ?”

५—“हे भारद्वाज ! छन्दको लागि धर्म-निध्यान-क्षमता (धर्मलाई राम्ररी हेनें क्षमता) बहूपकारी हुन्छ । यदि धर्म-निध्यान-क्षमता न भएको भए, न छन्द हुन्थ्यो । धर्म-निध्यान-क्षमता भएकोले नै छन्द हुन्छ । अतः छन्दको लागि धर्म-निध्यान-क्षमता बहूपकारी हुन्छ ।”

“भो गौतम ! धर्म-निध्यान-क्षमताको लागि कुन धर्म बहूपकारी हुन्छ त ?”

६—“हे भारद्वाज ! धर्म-निध्यान-क्षमताको लागि अर्थोपपरी-क्षण बहूपकारी हुन्छ । यदि अर्थोपपरीक्षण न गरेको भए, न धर्म-निध्यान-क्षमता हुन्थ्यो । अर्थोपपरीक्षण गर्ने हुँनाले नै धर्म-निध्यान-क्षमता हुन्छ । अतः धर्म-निध्यान-क्षमताको लागि अर्थोपपरीक्षण बहूपकारी हुन्छ ।”

“भो गौतम ! अर्थोपपरीक्षणको लागि कुन धर्म बहूपकारी हुन्छ त ?”

७—“हे भारद्वाज ! अर्थोपपरीक्षणको लागि धर्म-धारण बहूपकारी हुन्छ । यदि धर्म-धारण न गरेको भए, न अर्थोपपरीक्षा गर्थ्यो । धर्म-धारण गरेको हुँनाले नै अर्थोपपरीक्षण गर्दछ । अतः अर्थोपपरीक्षणको लागि धर्म-धारण बहूपकारी हुन्छ ।”

“भो गौतम ! धर्म-धारणको लागि कुन धर्म बहूपकारी हुन्छ त ?”

८—“हे भारद्वाज ! धर्म-धारणको लागि धर्म-श्रवण बहूपकारी हुन्छ । यदि धर्म-श्रवण न गरेको भए, न धर्म-धारण हुन्थ्यो । धर्म-श्रमण गरेको हुँनाले नै धर्म-धारण हुन्छ । अतः धर्म-धारणको लागि धर्म श्रमण बहूपकारी हुन्छ ।”

“भो गौतम ! धर्म-श्रवणको लागि कुन धर्म बहूपकारी हुन्छ त ?”

९—‘हे भारद्वाज ! धर्म-श्रवणको लागि कान थाप्नु (सोताक धान) बहूपकारी हुन्छ । यदि कान न थापेको भए, न धर्म-श्रवण गर्थ्यो । कान थाप्ने हुँनाले नै धर्म-श्रवण गर्छ । अतः धर्म-श्रवणको लागि कान थाप्नु बहूपकारी हुन्छ ।’

“भो गौतम ! कान थाप्नका लागि कुन धर्म बहूपकारी हुन्छ त ?”

१०—“हे भारद्वाज ! कान थाप्नको लागि उपासना (सत्संगत) बहूपकारी हुन्छ । यदि उपासना न गरेको भए, न कान थाप्न्यो । उपासना गरेको हुँनाले नै कान थाप्छ । अतः कान थाप्नको लागि उपासना बहूपकारी हुन्छ ।”

“भो गौतम ! उपासनाको लागि कुन धर्म बहूपकारी हुन्छ त ?”

११—“हे भारद्वाज ! उपासनाको लागि नजिक जानु बहूपकारी हुन्छ । यदि नजिक न गएको भए, न उपासना गर्थ्यो । नजिक जाने भएको हुँनाले नै उपासना गर्छ । अतः उपासनाको लागि नजिक जानु बहूपकारी हुन्छ ।”

“भो गौतम ! नजिक जानको लागि कुन धर्म बहूपकारी हुन्छ त ?”

१२—“हे भारद्वाज ! नजिक जानको लागि श्रद्धा बहूपकारी हुन्छ । यदि श्रद्धा न भएको भए, न नजिक जान्थ्यो । श्रद्धा हुँनाले नै नजिक जान्छ । अतः नजिक जानको लागि श्रद्धा बहूपकारी हुन्छ ।”

कापाटिक माणवको शरणागमन

“भो गौतम ! सत्यानुरक्षणबारे हामीले तपाइ गौतमसँग सोध्यौं सत्यानुरक्षणबारे तपाइ गौतमले हामीलाई बताइ दिनु भयो । हामी त्यो रुचाउँछौं, स्वीकार पनि गछौं”; त्यसबाट हामी सन्तुष्ट पनि छौं । सत्यानु- बोधबारे ... सत्यानुत्पत्तिबारे ... सत्यानुत्पत्तिको लागि उपकार हुने धर्मकोबारे हामीले तपाइ गौतमसँग सोध्यौं, त्यसबारे तपाइ गौतमले हामीलाई बताइ पनि दिनु भयो । त्यो पनि हामी रुचाउँछौं, स्वीकार पनि गछौं”; त्यसबाट हामी सन्तुष्ट पनि छौं । जे जति हामीले तपाइ गौतमसँग सोधेका थियौं, तो सबै तपाइ गौतमले हामीलाई बताइदिनु भयो; त्यो पनि हामी रुचाउँछौं, स्वीकार पनि गछौं र त्यसबाट पनि हामी सन्तुष्ट नै छौं । भो गौतम ! अधिसम्म हामीले (तपाइ गौत- मकोबारे), “यो नीच, कृष्ण, ब्रह्माको पैतालाबाट निस्केको (शूद्र), श्रमणक, मुण्डकले के धर्म जान्दो हो !” भनी भन्थ्यौं ।

अब, तपाइ गौतमको धर्मोपदेशद्वारा मेरो मनमा तपाइ गौतमले श्रमण-प्रेम उत्पन्न गराइ दिनु भयो । श्रमणहरूमा हुनुपर्ने श्रमण-प्रसाद् पनि उत्पन्न गराइ दिनु भयो । श्रमणहरूप्रति हुनुपर्ने श्रमण-गौरव पनि उत्पन्न गराइ दिनु भयो । धन्य, भो गौतम ! धन्य, भो गौतम !! जरतो कि — घोटेकोलाई उत्तानो पारिदिंदा, छोपिएकोलाई उघारिदिंदा, बाटो भुलेकोलाई बाटो देखाइदिंदा, अङ्घारोमा तेलको बत्ती राखिदिंदा आँखा हुनेहरूले रूप देख्दछन्, त्यस्तै गरी तपाइ गौतमले मलाई अनेक

अकारबाट धर्म प्रकाश गरिदिनु भयो । अब म, तपाइ गौतमको शरण यद्धु, धर्म र भिक्षुसङ्घको पनि । आजदेखि तपाइ गौतमले मलाई आजी-वनस्प्ति शरणमा आएको उपासक हो भनी स्वीकार गर्नुहोस् । ”

—★—



२८. एसुकारी ब्राह्मण

[एसुकारी ब्राह्मणले जातिमा ‘ब्राह्मण नै’ श्रेष्ठ छ भनी भन्दा अगवान्‌ले त्यसको निषेध गर्नु भयो ।]

सूत्र :—

चार परिचर्या (सेवा नियम)

यस्तो मैले सुने^१ । —

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिक महाजनको जेतवन आराम (विहार) मा बस्नु भएको थियो ।

त्यस बछतमा एसुकारी ब्राह्मण भगवान् कहाँ गई सम्मोदन गरी एक छेउमा बसे । अनि उनले भगवान्‌सँग निम्न कुराहरू सोधे :—

“भो गौतम ! ब्राह्मणहरू निम्न चार परिचर्या (सेवा नियम) प्रज्ञापन गर्नन् (बताउँ छन्) —

“(१) ब्राह्मण-परिचर्या, (२) क्षत्री-परिचर्या, (३) वैश्य-परिचर्या र (४) शूद्र-परिचर्या ।

१. म. नि. एसुकारीसुत्तं ।

१—“भो गौतम ! यहाँ ब्राह्मणहरू, ब्राह्मणको परिचर्या यसरी गर्नुपर्छ भनी बताउँछन्—‘ब्राह्मणले ब्राह्मणको परिचर्या (सेवा) गर्नुपर्छ, क्षत्रीले ब्राह्मणको परिचर्या गर्नुपर्छ, वैश्यले ब्राह्मणको परिचर्या गर्नुपर्छ र शूद्रले ब्राह्मणको परिचर्या गर्नुपर्छ ।’ यस प्रकार ब्राह्मणहरू ‘ब्राह्मण-परिचर्या’ बताउँछन् ।

२—“भो गौतम ! यहाँ ब्राह्मणहरू, क्षत्रीको परिचर्या यसरी गर्नुपर्छ भनी बताउँछन्—‘क्षत्रीले क्षत्रीको परिचर्या गर्नुपर्छ, वैश्यले क्षत्रीको परिचर्या गर्नुपर्छ, शूद्रले क्षत्रीको परिचर्या गर्नुपर्छ ।’ यस प्रकार ब्राह्मणहरू ‘क्षत्री-परिचर्या’ बताउँछन् ।

३—“भो गौतम ! यहाँ ब्राह्मणहरू, वैश्यको परिचर्या यसरी गर्नुपर्छ भनी बताउँछन्—‘वैश्यले वैश्यको परिचर्या गर्नुपर्छ, शूद्रले वैश्यको परिचर्या गर्नुपर्छ ।’ यस प्रकार ब्राह्मणहरू ‘वैश्य परिचर्या’ बताउँछन् ।

४—“भो गौतम ! यहाँ ब्राह्मणहरू, शूद्रको परिचर्या यसरी गर्नुपर्छ भनी बताउँछन्—‘शूद्रले नै शूद्रको परिचर्या गर्नुपर्छ । अरु कसले शूद्रको परिचर्या गर्ला ?’ यस प्रकार ब्राह्मणहरू ‘शूद्र-परिचर्या’ बताउँछन् । यी चार प्रकारका परिचर्या ब्राह्मणहरू प्रज्ञापन गर्छन् ; यसमा तपाइ गौतम के भन्नुहुन्छ ?”

ब्राह्मणहरूलाई कसले अनुमति दिए ?

“हे ब्राह्मण ! के सत्तारका सबै मानिसहरूले यी चार परिचर्याहरू (सेवानियम) बनाउन ब्राह्मणहरूलाई अनुमता (आज्ञापत्र, अनुमति, वचन) दिएका छन् त ?”

“भो गौतम ! छैनन् ।”

“हे ब्राह्मण ! जस्तो कि – आफ्नो भन्ने केही न भएको, कुनै अन्नसम्पत्ति न भएको दरिद्री मानिसलाई, उराको इच्छा विरुद्ध – ‘हे पुरुष ! यो मांस भाग तिङ्गोखाना हो, यसको पैसा तिमीले तिनुं पर्छ’ भनी (जबर्जस्तीसँग) भाग लगाइ दिन्छ; त्यस्तै ब्राह्मणहरूले पनि कसैको अनुज्ञा (आज्ञापत्र, अनुमति, वचन) विना नै यो चार परिच्याहरू (सेवा नियम) प्रज्ञापन गरेको ठहरिन्छ ।

असल-कमसल परिचर्या

“हे ब्राह्मण ! म जम्मै परिचर्या गर्नुपर्छ भनी भन्दिन, न त जम्मै परिचर्या गर्नु पर्दैन भनी भन्दछु । जुन परिचर्या गर्दा, जुन परिचर्याको हेतुले कुभलो हुन्छ, भलो हुँदैन; त्यस्तो परिचर्यालाई गर्नुपर्छ भनी भन्दिन । जुन परिचर्या गर्दा, जुन परिचर्याको हेतुले भलो हुन्छ, कुभलो हुँदैन; त्यस्तो परिचर्या गर्नुपर्छ भनी भन्दछु ।

“हे ब्राह्मण ! यदि यहाँ कुनै क्षत्रीसँग – ‘जुन परिचर्या गर्दा, जुन परिचर्याको हेतुले भलो हुँदैन, कुभलो हुन्छ; जुन परिचर्या गर्दा, जुन परिचर्याको हेतुले कुभलो हुँदैन, भलो हुन्छ’ यस मध्ये कुनचार्हि परिचर्या तिमी गर्न चाहन्छौ ? भनी सोद्वा अवश्यमेव उसले – ‘जुन परिचर्या गर्दा, जुन परिचर्याको हेतुले कुभलो हुन्छ, भलो हुँदैन’ त्यस्तो परिचर्या म गर्न चाहन्न र ‘जुन परिचर्या गर्दा, जुन परिचर्याको हेतुले भलो हुन्छ, कुभलो हुँदैन’ त्यस्तो परिचर्या गर्न चाहन्छु भनी भन्ने छ ।

त्यस्तै गरी ब्राह्मणसँग सोधे पनि, ... वैश्यसँग सोधे पनि, ... शूद्रसँग सोधे पनि 'जुन परिचर्या गर्दा, जुन परिचर्याको हेतुले कुभलो हुन्छ, भलो हुँदैन' त्यस्तो परिचर्या म गर्न चाहन्न र 'जुन परिचर्या गर्दा जुन परिचर्याको हेतुले भलो हुन्छ, कुभलो हुँदैन' त्यस्तो परिचर्या गर्न चाहन्छु भनी अवश्यमेव उसले भन्ने छ ।

"हे ब्राह्मण ! न म उच्चकुलीनताले श्रेष्ठ हुन्छ भनी भन्छु, न उच्चकुलीनताले नीच हुन्छ भनी भन्छु । न उच्चवर्णले श्रेष्ठ हुन्छ भनी भन्छु, न उच्चवर्णले नीच हुन्छ भनी भन्छु । न ठूलो भोगसम्पत्ति हुनाले श्रेष्ठ हुन्छ भनी भन्छु, न ठूलो भोगसम्पत्ति हुनाले नीच हुन्छ भनी भन्छु । किन भने ? — यहाँ कुनै पुरुष उच्चकुलको भएर पनि प्राणी हिंसक हुन्छ, अदिन्नादायी हुन्छ, काममिथ्याचारी हुन्छ, मृषावादी हुन्छ, पैशून्यवादी (चुकुली गर्ने) हुन्छ, परुषवादी (रुखो शब्द बोल्ने) हुन्छ, सम्प्रलापी (काम नलाग्ने कुरा गर्ने) हुन्छ, लोभी हुन्छ, द्वेषी हुन्छ र मिथ्यादृष्टिक हुन्छ । त्यसैले म उच्चकुलीनताले श्रेष्ठ हुन्छ भनी भन्दिन । फेरि यहाँ कुनै पुरुष उच्चकुलीन भएर प्राणी हिंसाबाट अलग रहन्छ, अदिन्नादानबाट अलग रहन्छ, काममिथ्याचारबाट अलग रहन्छ, मृषावादबाट अलग रहन्छ, पैशून्यवादबाट अलग रहन्छ, निर्लोभी हुन्छ, निर्द्वेषी हुन्छ र सम्यक्दृष्टिक हुन्छ । त्यस्तै गरी यहाँ कुनै पुरुष उच्चवर्ण भएर पनि ..., ठूलो भोगसम्पत्ति भएर पनि प्राणी हिंसक हुन्छ ... मिथ्यादृष्टिक हुन्छ । त्यसैले म उच्चवर्ण तथा ठूलो भोगसम्पत्तिले श्रेष्ठ हुन्छ भनी भन्दिन । फेरि यहाँ कुनै पुरुष उच्चवर्ण भएर ... ठूलो भोगसम्पत्ति

भएर प्राणी हिंसाबाट अलग रहन्छ, ... सम्यक्‌दृष्टिक हुन्छ । त्यस्तैले म उच्चवर्ण तथा ठूलो भोगसम्पत्तिले नीच-हेय हुन्छ भनी पनि भन्दिन ।

“हे ब्राह्मण ! म जस्तै परिचर्या गर्नुपर्छ भनेर पनि भन्दिन, न त जस्तै परिचर्या गर्नु पर्दैन भनी भन्नु । जुन परिचर्या गर्दा, जुन परिचर्याको हेतुले श्रद्धा बढदछ, शील बढदछ, श्रुति बढदछ, त्याग बढदछ र प्रज्ञा बढदछ – सोही परिचर्या गर्नुपर्छ भन्दछ । जुन परिचर्या गर्दा, जुन परिचर्याको हेतुले श्रद्धा बढदैन, शील बढदैन, श्रुति बढदैन, त्याग बढदैन र प्रज्ञा बढदैन त्यस्तो परिचर्या गर्नु पर्दैन भनी भन्दछ ।”

चार प्रकारका धन

यति भन्नु भएपछि, एसुकारी ब्राह्मणले भगवान्‌सँग फेरि यो कुरा सोधे :—

“भो गौतम ! ब्राह्मणहरू चार प्रकारका धन प्रज्ञापन गर्नन्
(बताउँछन्)—

(१) ब्राह्मणको स्व-धन, (२) क्षत्रीको स्व-धन, (३) वैश्यको स्व-धन र (४) शूद्रको स्व-धन ।”

१—‘भो गौतम ! यहाँ ब्राह्मणहरू, भिक्षाटन नै ब्राह्मणको ‘स्व-धन’ हो भनी भन्दछन् । यदि ब्राह्मणले स्व-धन भएको भिक्षाटनलाई अवज्ञा (हेला) गरी भिक्षाटन छोड्चो भने; चोरी गर्ने, अकृत्यकारी (अकर्तव्य गरेबाट समाजबाट बहिष्कृत) गौपालक भै हुन्छ । यो पहिलो ब्राह्मणको ‘स्व-धन’ हो भनी ब्राह्मणहरू प्रज्ञापन गर्नन् ।

२—“भो गौतम ! यहाँ ब्राह्मणहरू, धनुर्विद्या नै क्षत्रीको ‘स्व-धन’ हो भनी भन्दछन् । यदि क्षत्रीले स्व-धन भएको धनुर्विद्या-लाई अवज्ञा गर्छ भने; चोरी गर्ने, अकृत्यकारी गौपालक भई हुन्छ । यो दोश्रो क्षत्रीको ‘स्व-धन’ हो भनी ब्राह्मणहरू प्रज्ञापन गर्छन् ।

३—“भो गौतम ! यहाँ ब्राह्मणहरू, कृषी तथा गौपालन नै वैश्यको ‘स्व-धन’ हो भनी भन्दछन् । यदि वैश्यले स्व-धन भएको कृषी तथा गौपालनलाई अवज्ञा गर्छ भने; चोरी गर्ने, अकृत्यकारी गौपालक भई हुन्छ । यो तेश्रो वैश्यको ‘स्व-धन’ हो भनी ब्राह्मणहरू प्रज्ञापन गर्छन् ।

४—“भो गौतम ! यहाँ ब्राह्मणहरू, घाँस र दाउरा काट्नु नै शूद्रको ‘स्व-धन’ हो भनी भन्दछन् । यदि शूद्रले स्व-धन भएको घाँस-दाउरा काट्ने कामलाई अवज्ञा गर्छ भने; चोभी गर्ने, अकृत्यकारी गौपालक भई हुन्छ । यो चौथो शूद्रको ‘स्व-धन’ हो भनी ब्राह्मणहरू प्रज्ञापन गर्छन् । यी चार प्रकारका धनहरू ब्राह्मणहरू प्रज्ञापन गर्छन् । यसमा तपाइ गौतम के भन्नु हुन्छ ?”

“हे ब्राह्मण ! के यी चार प्रकारका धन प्रज्ञापन गर्न संसारका मानिसले ब्राह्मणहरूलाई अनुज्ञा दिएका छन् त ?”

“भो गौतम ! छैनन् ।”

“हे ब्राह्मण ! त्यसो भए जस्तो कि—आपनो भन्ने केही नभएको, कुनै अन्नसम्पत्ति नभएको दरिद्री मानिसलाई, उसको इच्छाको विरुद्ध—

“ हे पुरुष ! यो मांसभाग तिम्रो खाना हो, यसको पैसा तिमीले तिर्नु-पछं भनी (जबर्जस्तीसँग) भाग लगाइ दिन्छ; त्यस्तै ब्राह्मणहरूले पनि कसैको अनुज्ञा (आज्ञापत्र, अनुमति, बचन) विना नै यी चार प्रकारका ‘स्व-धन’ प्रज्ञाप्रन गरेको ठहरिन्छ ।

“ हे ब्राह्मण ! मैले आर्य-लोकोत्तर-धर्मलाई पुरुषको ‘स्व-धन’ भनी प्रज्ञापन गर्दछु । यदि पुराना आमा बाबुका कुलवंशहरू अनुस्मरण गन्धो भने जहाँ जहाँ आत्मभावको प्रादुर्भाव हुन्छ त्यहाँ त्यहाँ सोही नै संज्ञा हुन जान्छ । क्षत्रीकुलमा भए, क्षत्रीकुलकै संज्ञा; ब्राह्मणकुलमा भए, ब्राह्मणकुलकै संज्ञा; वैश्यकुलमा भए, वैश्यकुलकै संज्ञा तथा शूद्र-कुलमा भए, शूद्रकुलकै संज्ञा हुन जान्छ । जस्तो कि -- जुन जुन प्रत्यय-बाट (जुन वस्तुबाट) आगो हुन्छ, सोही प्रत्यय (बस्तु) को संज्ञा हुन जान्छ । काठबाट भएको आगो भए ‘काष्ठाग्नि’ भन्ने संज्ञा हुन्छ, सकलिकबाट (छचाकन्) भएको आगो भए ‘सकलिकाग्नि’ भन्ने संज्ञा हुन्छ, त्रिणबाट भएको आगो भए ‘त्रिणाग्नि’ भन्ने संज्ञा हुन्छ, गोमय (गुईठा) बाट भएको आगो भए ‘गोमयाग्नि’ भन्ने संज्ञा हुन्छ । यस्तै गरी जहाँ जहाँ आत्मभावको प्रादुर्भाव हुन्छ त्यहाँ त्यहाँ सोही नै कुलको संज्ञा हुन जान्छ । जस्तै—क्षत्रीकुलमा जन्म भए ‘क्षत्री’ भनी, ब्राह्मणकुलमा जन्म भए ‘ब्राह्मण’ भनी, वैश्यकुलमा जन्म भए ‘वैश्य’ भनी र शूद्रकुलमा जन्म भए ‘शूद्र’ भनी गिन्ति गरिन्छ, ‘शूद्र’ अन्ने संज्ञा हुन जान्छ ।

चारैवर्ण भिक्षु हुन सक्छन्

“ हे ब्राह्मण ! क्षत्रीकुलबाट पनि घर-बार छाडी प्रवर्जित भई,

तथागतदेशित धर्म-विनयमा आई प्राणी हिंसाबाट अलग भई बस्छ, अदिन्नादानबाट अलग भई बस्छ, अब्रह्मचर्यबाट अलग भई बस्छ, मृषा-वादबाट अलग भई बस्छ, पैशून्यवादबाट अलग भई बस्छ, परघवादबाट अलग भई बस्छ, सम्प्रलापबाट अलग भई बस्छ, निर्लोभी भई बस्छ, निर्द्वेषी भई बस्छ, सम्यक्दृष्टिक भई बस्छ, न्यायकुशल धर्मको आराधक भई बस्छ ।

“ब्राह्मणकुलबाट पनि घर-बार छाडी प्रवर्जित भई, तथागत-देशित धर्म-विनयमा आई प्राणी हिंसाबाट अलग भई बस्छ, ... न्यायकुशल धर्मको आराधक भई बस्छ । ‘वैश्यकुलबाट’ पनि, ... ‘शूद्रकुलबाट’ पनि घर-बार छाडी प्रवर्जित भई तथागतदेशित धर्म-विनयमा आई प्राणी हिंसाबाट अलग भई बस्छ, ... न्यायकुशल धर्मको आराधक भई बस्छ ।

“हे ब्राह्मण ! के त ब्राह्मणले मात्र यस प्रदेशमा (यो संसारमा) अवैरी भई, अद्वेषी भई मैत्री भावना गर्न सक्छ कि क्षत्री, वैश्य तथा शूद्रले पनि मैत्री भावना गर्न सक्छ ?”

“भो गौतम ! होइन । क्षत्री, ब्राह्मण, वैश्य तथा शूद्रले पनि यस प्रदेशमा (यो संसारमा) अवैरी भई, अद्वेषी भई मैत्री भावना गर्न सक्छन् । सबै चारवर्णले अवैरी, अद्वेषी भई मैत्री भावना गर्न सक्छन् ।”

“हे ब्राह्मण ! त्यसैले यहाँ क्षत्रीकुलबाट प्रवर्जित भएर पनि, ... ब्राह्मणकुलबाट प्रवर्जित भएर पनि, ... वैश्यकुलबाट प्रवर्जित भएर पनि, ... शूद्रकुलबाट प्रवर्जित भएर पनि तथागतदेशित धर्म-विनयमा

आई प्राणी हिंसाबाट पनि, ... सम्प्रलापबाट पनि अलग भई बस्न सकछ, निर्लोभी भएर पनि बस्न सकछ, ... न्यायकुशल धर्मको आराधक भएर पनि बस्न सकछ ।

“हे ब्राह्मण ! के ब्राह्मणले मात्र सोत्तिसिनार्नि (स्नान चूर्ण=साबुन) लिई, नदीमा गई मैलो फालन सकछ कि क्षेत्री, वैश्य तथा शूद्रले पनि स्नान चूर्ण लिई, नदीमा गई मैलो फालन सकछ त ?”

“भो गौतम ! होइन । क्षत्रीले पनि, ... ब्राह्मणले पनि, ... वैश्यले पनि, ... तथा शूद्रले पनि ... सकछ । सबै चारवर्णले पनि स्नान चूर्ण लिई, नदीमा गई मैलो फालन सक्छन् ।”

“हे ब्राह्मण ! त्यस्तै क्षत्रीकुलबाट पनि, ... ब्राह्मणकुलबाट पनि, ... वैश्यकुलबाट पनि, ... तथा शूद्रकुलबाट पनि घर-बार छाडी प्रव्रजित भई ... प्राणी हिंसाबाट पनि ... सम्प्रलापबाट पनि अलग भई बस्न सकछ, निर्लोभी भई ... न्यायकुशल धर्मको पनि आराधक भई बस्न सकछ ।

दृष्टान्त—“हे ब्राह्मण ! यदि यहाँ कुनै अभिषेक प्राप्त राजाले, विभिन्न जातिका एक शय पुरुषहरूलाई एकत्रित गरी यसो भने—‘जो यहाँ क्षत्रीकुलमा, ब्राह्मणकुलमा, राजन्यकुलमा जन्मनु भएका हुनुहुन्छ तपाइ-हरू यहाँ आउनुहोस् ! तपाइहरूले शालको काठबाट, सल्लाको काठबाट, चन्दनको काठबाट, पदुम (रुख कमल) को काठबाट, अरणीद्वारा आगो बाल्नुहोस् ! तेज (ज्वाला) निकाल्नुहोस् ! ; जो यहाँ

चण्डालकुलमा, नेषादकुलमा, वेणुकुलमा, सार्केकुलमा, पुक्कुसकुलमा जन्मेका छौ, तिमीहरू पनि यहाँ आऊ ! तिमीहरूले पनि, कुकुरलाई ख्वाउने द्रोणीको काठबाट, सुगुरलाई ख्वाउने द्रोणीको काठबाट, धोबीको द्रोणीबाट तथा एरण्डक (अँणिल) काठबाट अरणीद्वारा आगो बाल ! तेज (ज्वाला) निकाल !'

"हे ब्राह्मण ! जो क्षत्रीकुलमा, ब्राह्मणकुलमा तथा राजन्यकुलमा जन्मेका छन्, तिनीहरूले शालको काठबाट ... अरणीद्वारा निकालेको आगो अर्थात् ज्वाला हो, त्यो मात्र अर्चिमान्, वर्णमान् तथा प्रभास्वर हुन्छ र आगोले लिनुपर्ने काम पनि लिन्छन् कि जो ती चण्डालकुलमा... जन्मेका छन् तिनीहरूले कुकुरलाई ख्वाउने द्रोणीको काठबाट ... अरणीद्वारा निकालेको आगो अर्थात् ज्वाला हो, त्यो पनि अर्चिमान्, वर्णमान् तथा प्रभास्वर हुन्छ र आगोले लिनुपर्ने काम पनि लिन सक्छन् त ? यहाँ के भन्दौ त ?"

"ओ गौतम ! होइन। जो क्षत्रीकुलमा ... जन्मेका छन् ती महानुभावहरूले जुन शालको काठबाट ... निकालेको आगो हो, त्यो पनि अर्चिमान् ... हुन्छ तथा आगोद्वारा लिनुपर्ने काम पनि लिन सकिन्छ, त्यस्तै जो चण्डालकुलमा ... जन्मेका छन् तिनीहरूले जुन कुकुरलाई ख्वाउने द्रोणीको काठबाट ... निकालेको आगो हो त्यो पनि अर्चिमान् नै... हुन्छ तथा आगोद्वारा लिनुपर्ने काम पनि लिन सकिन्छ । ती सबै अग्नि अर्चिमान्, वर्णवान्, प्रभास्वर हुन्छन् र ती सबै आगाबाट आगोद्वारा लिनुपर्ने काम पनि लिन सकिन्छ ।"

“हे ब्राह्मण ! त्यरतै यहाँ क्षत्रीकुलबाट पनि, ... ब्राह्मणकुलबाट पनि, ... वैश्यकुलबाट पनि, ... शूद्रकुलबाट पनि घर-बार छाडी ... प्राणी हिंसाबाट पनि ... सम्प्रलापबाट पनि अलग भई बस्न सकछ र निर्लोभी भई ... न्यायकुशल धर्मको पनि आराधक भई बस्न सकछ ।”

शरणागमन

यति भन्नु भएपछि, एसुकारी ब्राह्मणले भगवान्सँग यसरी प्रार्थना गरे :—

“धन्य, भो गौतम ! धन्य, भो गौतम ! ! ! ० आजदेखि तपाइ गौतमले मलाई आजीवनसम्म शरणमा आएको उपासक हो भनी स्वीकार गर्नुहोस् ।”

—★—
Dhamma.Digital

२६. शुभ माणव तोदेयपुत्र

*परिचय

तोदेय ब्राह्मण

श्रावस्ती नजिकमै 'तुदी' भन्ने गाउँथियो । यस गाउँको मालिक तोदेय नामक ब्राह्मण थिए । 'तुदी' गाउँको मालिक भएको हुनाले उनलाई तोदेय भनिएको हो । तोदेय ब्राह्मण प्रसेनजित कोशल राजाको पाँच पुरोहित मध्येका एक थिए । उनले कोशलराजाबाट अनेक गाउँ, खेत र धनसम्पत्ति पाएका थिए । उनीसँग ४५ करोड धन सम्पत्ति थियो ।

तोदेय ब्राह्मण श्रावस्ती नजिकैको गाउँमा बसे तापनि उनले कहिले पनि बुद्धलाई वा भिक्षुसङ्घलाई एक डाढु यागु वा एक पन्थू भात पनि दानको रूपमा दिन सकेनन् । उनी परम कंजूस थिए । दिएर नसिद्धिने केही छैन भन्ने उनको सिद्धान्त भएकोले उनले जीवनमा कसैलाई केही दिनुपर्छ भन्ने कुरालाई नै सम्झन चाहन्नथे । करोडपति भएर पनि उनी अत्यन्त कञ्जुसी जीवन बिताउँथे । सिधा लिन बाहेक सिधा दिन जानेकै थिएनन् । उनी परलोक भएपछि आफ्नै घरमा कुकुर भएर जन्मे । तोदेय ब्राह्मणका छोरा, शुभ माणव यो कुकुरलाई

अति प्यारो गर्थे । आफने ओष्ठचान्मा सुताउँथे । आफने हातले थालमा खाना राखी खाउँथे, पिलाउँथे । भुइमा राख्न दिन्नथे ।

शुभ माणव

एक दिन शुभ माणवको कुशल संस्कार उपयुक्त भएको देखी भगवान् शुभ माणवको घरमा एकलै भिक्षाको निमित्त जानुभयो । त्यसबेला शुभ माणव तोदेय्यपुत्र बाहिर गएका थिए । शुभ माणवको घर द्वारमा भगवान् भिक्षाको लागि उभिनु भयो । त्यसबेला घरबाट कुकुर निस्की बुद्धलाई फ्लॉटला जस्तो गरी भुक्न थाल्यो । बुद्धले कुकुरलाई, ‘अघि तँ ब्राह्मण छँदा मलाई ‘भो, भो’ भन्दै उपहास गर्दथिस् । अहिले पनि तँ भुक्दैछस्’ भनी भन्नु भयो । यति सुन्नासाथ कुकुर लुखकपरी, पुच्छर टाँगमुनि हाली, घरभित्र गई अगेनाको खरानीमा गुँडुल्की याउरेभई, टाउको लुकाई बस्यो । अनि उसको चालादेखी, मालिकको डरले घरका नोकर चाकरहरूले त्यसलाई ओष्ठचान्मा त्याउन कत्ति कोशिस गरे तर सकेनन् ।

शरीर रान्नो भएकोले तोदेय्य पुत्रलाई ‘शुभ माणव’ भन्थे । बालककाल देखिनै ‘माणव’ (युवक) भनिएकोले बुद्धेसकालसम्म पनि उनलाई ‘माणव’ शब्दले नै पुकारथे । शुभ माणव सामुद्रिक विद्यामा कुशल थिए । बाहिरबाट घर फर्केपछि उनले आफ्नो प्यारो कुकुर पुच्छर तथा टाउको लुकाई अगेनानिर खरानीमा गुँडुलिकएर बसिरहेको देखेर, नोकर-चाकरहरूलाई ‘कसले यहाँ बस्न दिएको !’ भनी गाली

गरे । नोकर-चाकरहरूले कुकुर स्वयं त्यहाँ बस्न गएको कुरा बताउँदै घटित घटनाको कुरा जस्मै सुनाए ।

बुद्धले आफ्नो पितालाई ‘कुकुर’ भने भन्ने कुरा सुनेर शुभ माणव बुद्धसँग खूब रिसाउँदै ‘यी श्रमण मुण्डकहरू मुखमा जे आउँछ सोही बोल्छन् । कसरी मेरा पिताले कुकुरको जन्म लिए होलान् ? मेरा पिता त स्वर्गमा पुगे होलान् ! यसको पुर्षच्छेको निमित्त म श्रमण गौतमकहाँ नगई छोडिदिन’ भनी रिसाएर शुभ माणव तोदेय्य पुत्र बुद्धकहाँ गए । त्यहाँ गई, “तपाइले मेरो पितालाई ‘कुकुर’ भई जन्मेको भन्नु भएको साँच्चै हो ?” भनी सोधे । बुद्धले “साँच्चै हो” भनी जवाफ दिनु भयो । माणव छन रिसाए । अनि उनले “जथाभावी भन्नु ठीक छैन, त्यसो भन्नलाई, के प्रभाण छ ?” भनी रिसाएर सोधे । भगवान्ले मैत्रीपूर्वक, “तिन्हो पिताले तिमीलाई कुनै कुरा नबताएको छ कि छैन ?” भनी शुभ माणवसँग सोधनु भयो । उत्तरमा शुभ माणवले, “एक लाख जाने सुवर्णमाला, एक लाख जाने सुवर्णको खराऊ, एक लाख जाने सुवर्णको भाँडो र एक लाख असर्फी फलानो ठाउँमा राखेको छ भनी बताउनु भएको छैन” भनी भने । हे माणव ! त्यसो भए तिमीले त्यो कुकुरलाई मधु मिसिएको दूध र भात खाऊ र जब उ सुत्थ्र अर्थात् अलि अलि निदाउने बेलामा उसँग, “ती बस्तुहरू कहाँ राखेको छ ?” भनी सोध । कुकुरले जहाँ राखेकोछ, त्यहाँ गई खुट्टाले खोली देखाउने छ । यसपछि तिमी आफै जान कि मैले बताएको कुरा सत्य हो कि होइन ।

शुभ माणव बुद्धको कुरा सुनी अत्यन्त अचम्म भए । माणवले

मनमा सोचेकि— “साँच्चिकै बुद्धले नजानेको भए, यर्ति दृढताका साथ, निर्भीक भई यस्तो भन्न सक्ने थिएनन् । अबश्यमेव यो कुरा सत्य होला !” पुनः उनले मनमा विचार गरे— “यदि बुद्धले भन्नु भएको कुरा सावित भएमा मैले धन पाउने छु, सावित नभएमा बुद्धको खूब उपहास र निन्दा गर्नेछु ।” यस्तो विचारगरी माणव घरफर्को बुद्धले भन्नु भएछैं गरे । माणवले भूमिमा गाडिराखेको धन जस्मै पाए । माणव खूब खुशी भई बुद्धसँग निकै प्रसन्न भए । प्रसन्नताका साथ उनको मनमा त्रास पनि भयो “अहो ! मनुष्यबाट च्युत भई पशु-योनिमा पनि जन्म हुने रहेछ ! के भएर यस्तो हुँदो रहेछ ?” भन्ने मनमा प्रश्न उठ्यो । अन्तस्करणमा चिन्ता पैदा भयो । जिज्ञासा बढदै गयो । ज्ञानको द्वार खुल्न लाग्यो । अनि उनले भगवान्कहाँ गई यो जीवनमा किन उच्च नीच हुँदो रहेछ भन्ने विषयमा चौध प्रश्नहरू सोधेऽ ; जुन कुरा तल चूलकम्भविभङ्ग सूत्रमा उल्लेख भएकोछ ।

Dhamma.Digital
X X X

चूलकम्भविभङ्ग सूत्रको धर्मोपदेश सुनी शुभ माणव तोदेय्य पुत्र बुद्धको शरणमा गइसकेका थिए । कुनै एक समय शुभ माणव, कुनै कामले श्रावस्ती नगरमा एक गृहस्थीको घरमा बसेका थिए । बुद्धको शरणमा गएको कुरा सुनी ब्राह्मणहरूले शुभ माणवलाई विभिन्न कुराहरू सुनाएका थिए । त्यसमध्ये— ‘त्यागी हुनु भन्दा गृहस्थी भई बस्तु नै

१. अ. क. आधारित ।

कल्याणकर छ र त्यागीको भन्दा गृहस्थीको काम नै महत्कलदायी हुन्छ” भन्ने इत्यादि कुरा पनि थिए । यस्ता कुराले गर्दा शुभ माणवको मनमा केही शंका उपशंका उठन थाल्यो । जो स्वाभाविक नै थियो । एक दिन उनको मनमा ब्राह्मणहरूले सुनाइ राखेका कुराको सम्झना भयो । यस बारे उनी बुद्धसँग छलफल गर्न चाहन्थे । “भगवान् बुद्ध सर्वश्रेष्ठ पुरुष हुनुहुन्छ” भन्ने कुरा उनलाई थाहा नै थियो । तैपनि आफु बसेको घरको गृहपतिले के भन्दो रहेछन् भन्ने विचारगरी सो गृहपतिसँग सोधे— “हे गृहपति ! कसकहाँ गई आज सत्संगत गरे बेश होला ?” यो कुरा सुनी गृहपतिले कुनै संकोच नगरी एकै चोटि, “बुद्धकहाँ गएर सत्संगत गर्नु नै बेश हुनेछ” भन्ने सल्लाह दिए । यसबाट शुभ माणवको मनलाई बढी टेवा मिल्यो । अनि शुभ माणव तोदेयपुत्र भगवान्कहाँ गए । आफ्नो मनमा लागिरहेका विभिन्न शंका समाधानको लागि बुद्धसँग सोधे । बुद्धले पनि उनको सन्देह शंकाहरू दूर हुने गरी हेतुसहित जवाफ दिनु भयो । जवाफमात्र दिनु नभई कुशलधर्महरूलाई टेवा हुने अरू पनि धर्मोपदेश दिनु भयो । भगवान्को उपदेश सुनी माणव अत्यन्त प्रसन्न, प्रफुल्लित तथा गद्गद भई भगवान्लाई प्रदक्षिणागरी, चरण-कमलमा ढोगी ‘‘मेरो धेरै काम छ’’ भन्दै फर्केर गए^३ । यसबारेका कुराहरू मजिम्फमनिकायका शुभ सूत्रमा उल्लेख भए बमोजिम तल उल्लेख गरिएको छ ।

X X X X

१ अ. क. आधारित ।

आयुष्मान् आनन्दसङ्ग

४५ वर्षसम्म माणव कल्याण गरी ८० वर्षको उमेर पुरा भइसकेपछि भगवान् बुद्ध कुशीनगरस्थित मल्लहरूका शालोदयानमा परिनिर्वाण हुनु भएको थियो । भगवान् परिनिर्वाण हुनुहुँदा आयुष्मान् आनन्द अत्यन्त दुःखी भई रावडवाट मुक्त हुन सक्नु भएको थिएन । तर “अनित्य संसारमा कुनै पनि बस्तु आफुले भनेकै पाइँदैन” भन्ने बुद्धको उपदेश स्मरणगरी मनमा धैर्यगरी आयुष्मान् आनन्द भगवान्‌को भिन्ना-पात्र र चीवरहरू हातमा लिई, कुशीनगरवाट सीधा श्रावस्ती-स्थित जेतवन विहारमा जानु भएको थियो । भगवान् परिनिर्वाण भएको दिन देखि आयुष्मान् आनन्दले राम्रो आराम पाउन सक्नु भएको थिएन । अनेकौं भक्तजन, उपासक र उपासिकाहरूलाई धैर्यदिने काममा व्यस्त हुनुहुन्थ्यो । अतएव वहाँको शारीरिक स्वास्थ्य अनुकूल थिएन त्यसैले जेतवन विहारमा आइपुग्नु भएको एक दुइ दिन पछि वहाँले क्षीरविरेचन लिनु भएको थियो । संयोग वश सोही दिन शुभ माणव तोदेय्य पुत्रले निष्ठो गर्न पठाएका थिए ।

त्यसबेला शुभ माणव आफ्नो तुदी गाउँबाट श्रावस्ती नगरमा आई बसिरहेका थिए । भगवान् परिनिर्वाण भएको दुःखद खबर सुनी माणवको मनमा अनेक धर्मचिन्तन भएको थियो । भगवान् परिनिर्वाण हुनु भएपछि भगवान्‌का उपदेशहरू के कसो हुनेहुन् भन्ने तर्कनाका साथ भगवान् जीवित हुनुहुँदा वहाँले के कस्ता धर्मोपदेशहरू दिनु भयो, कसरी यी उपदेशहरू जनतालाई ग्रहण गराउन लगाउनु भयो, कुन

धर्मलाई भगवान् धेरै प्रशंसा गर्नु हुँदो रहेछ भन्ने इत्यादि कुराहरू मनमा लागिरहेका थिए । आयुष्मान् आनन्द भगवान्‌को दीर्घकालसम्म सेवा-ठहल गर्ने तथा भगवानका साथमा छाया समान भई बस्नु भएको थियो भन्ने कुरा सबैमा विदितै थियो । त्यसैले माणवको मनमा आयुष्मान् आनन्दसँग आफ्नो मनमा लागेका कुराहरू सोधनको निमित्त खूब इच्छा भएको थियो । “विहारमा आजकल मानिसहरूको धेरै भीड छ, घरैमा नित्याई शान्त बातावरणमा कुरा गर्न पाए हुन्थ्यो” भन्ने लागे अनुसार शुभ माणवले मानिस पठाइ निम्तो गरे । तर त्यसैदिन जुलाफ लिनु भएको हुनाले आयुष्मान् आनन्दले त्यस मानिस-लाई—“आज मैले औषधि पिएकोछु, भोजि भए पनि समय हेरी आउन सकछु” भनी दीर्घनिकायको शुभ सूत्रमा भनिएको हो । जुन सूत्र तल उल्लेख भएकोछ ।

भोलिपल्ट आयुष्मान् आनन्द घरमा आउनु भएपछि, भगवान् परिनिर्वाण भएको दुःखद घटनाबारे अत्यन्त संवेगपूर्वक आयुष्मान् आनन्दसँग सुख दुःख क्षेमकुशलको कुराकानी सकिएपछि, भोजनोप्रान्त शुभ माणव एक छेउमा बसे । अनि उनले आयुष्मान् आनन्दसँग आफ्नो मनमा लागिरहेका कुराहरू सोधे । आयुष्मान् आनन्दले पनि एक एक कुरा छुट्चाई, सारा बुद्ध वाणीको सारांशलाई तीन भाग गरी माणव-लाई, सन्तुष्टपारी उपदेशहरू सुनाउनु भयो । जुन कुराहरू तल सूत्रमा उल्लेख भएका छन् ।

X X X X

सूत्र :—

शुभ माणवको प्रश्न

यस्तो मैले सुनेँ ।

एक समय भगवान् शावस्तीस्थित अनाथपिण्डिक महाजनको जेतवन आराम (विहार) मा बस्नु भएको थियो ।

त्यस बखतमा त्यहाँ तोदेय्य ब्राह्मणको पुत्र शुभ माणव जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवान्सँग सम्मोदन गरी एक छेउमा बसे । एकछेउमा बसेका शुभ माणव तोदेय्य पुत्रले भगवान्सँग निम्न कुराहरू सोधे :—

“भो गौतम ! के हेतु के प्रत्यय होला, जो कि मनुष्यहरूमा मनुष्य भैकनै कुनै उच्च र कुनै नीच देखिन्छन् ? यहाँ अल्पायु पनि देखिन्छन्, दीर्घायु पनि देखिन्छन्; बहुरोगी पनि देखिन्छन्, अल्परोगी पनि देखिन्छन्; दुर्वर्ण (कुरुप) पनि देखिन्छन्, सुवर्ण (राम्रो) पनि देखिन्छन्; अल्पशक्ति भएका पनि देखिन्छन्, महाशक्ति भएका पनि देखिन्छन्; अल्पभोगी (अल्प सम्पत्ति भएका) पनि देखिन्छन्, महाभोगी पनि देखिन्छन्; नीच कुलीन पनि देखिन्छन्, उच्चकुलीन पनि देखिन्छन्; अबुद्धिवान पनि देखिन्छन्, बुद्धिवान पनि देखिन्छन् । भो गौतम ! यसप्रकार मनुष्यहरूमा मनुष्य भैकनै उच्च-नीच हुनाको हेतु-प्रत्यय के होलान् ?”

१. म. नि. चूलकम्मविभज्जसुत्तं ।

कर्मद्वारा विभाजित

‘हे माणव ! सत्त्वहरूको कर्म आपनो हुन्छ, कर्म दायाद (कर्म-विपाक) हुन्छ, कर्म योनि (जन्मको कारण) हुन्छ, कर्म बन्धु (कर्म नै बन्धु) हुन्छ, कर्म प्रतिशरण (कर्म नै शरण) हुन्छ, कर्मले नै सत्त्वहरूलाई उच्च-नीचतामा विभाजन गर्छ ।’

‘तपाइ गौतमले विस्तारपूर्वक भन्नु नभई संक्षेपमा भन्नु भएको यस कुराको अर्थ विस्तारपूर्वक मैले बुझन सकिन । यदि तपाइ गौतमले मलाई त्यस किसिमले धर्मोपदेश गर्नुभए बेश हुने थियो, जसलेगर्दा तपाइले संक्षेपमा भन्नु भएको उपदेशको अर्थ विस्तारपूर्वक बुझ्न सकदथे ।’

‘हे माणव ! त्यसो भए सुन ! म भन्दछु । राघ्री मन लगाऊ !’ ‘हवस’ भनी शुभ माणवले भगवान्लाई प्रत्युत्तर दिए । अनि भगवान्ले निम्न कुरा भन्नु भयो :—

१—‘हे माणव ! यहाँ कुनै स्त्री वा पुरुष प्राणी-हिंसक हुन्छ—रौद्र, लोहितपाणी (रगतले हात मुङ्खिएको), काट-मारमा लाग्ने, प्राणीप्रति निर्दर्यो तथा त्यस्ता कर्ममा मन लगाई, त्यस्तै कर्म ग्रहण गरी बस्छ । सो मरणपछि अपाय, दुर्गति, विनिपात तथा नर्कमा उत्पन्न हुन्छ । यदि सो मरणपछि अपाय, दुर्गति, विनिपात तथा नर्कमा उत्पन्न नभई, मनुष्यत्वमा आयो भने जहाँ जहाँ जन्मन्छ, त्यहाँ त्यहाँ

अल्पायु हुन्छ । हे माणव ! प्राणीहिंसा, रौद्रता, लोहितपाणी, काट-मार तथा प्राणीप्रति निर्दयी हुनाले अल्पायुताको मार्गमा पुन्याई दिन्छ ।

२—‘हे माणव ! यहाँ कुनै स्त्री वा पुरुष प्राणी-हिंसा छाडी प्राणी-हिंसाबाट अलग भई— दण्डरहित, शस्त्ररहित, लज्जालु, दयालु भई सबै सत्वहरूप्रति हितानुकम्पी भइ त्यस्ता कर्ममा मनलगाई त्यस्तै कर्म ग्रहण गरी बस्छ । त्यो मरणपछि सुगति, स्वर्गलोकमा उत्पन्न हुन्छ । यदि त्यो मरणपछि सुगति, स्वर्गलोकमा उत्पन्न नभई, मनुष्यत्वमा आयो भने जहाँ जहाँ जन्मन्छ, त्यहाँ त्यहाँ दीर्घायु हुन्छ । प्राणी-हिंसा छाडी, प्राणीहिंसाबाट अलग भई— दण्डरहित, शस्त्ररहित, लज्जालु तथा दयालु भई सबै सत्वहरूप्रति हितानुकम्पी भई बस्नाले दीर्घायुताको मार्गमा पुन्याई दिन्छ ।

३—‘हे माणव ! यहाँ कुनै स्त्री वा पुरुष सत्वहरूलाई सास्ती दिने स्वभावको हुन्छ— हातले, लटीले, दण्डले र शस्त्रले तथा त्यस्ता कर्ममा मन लगाई, त्यस्तै कर्म ग्रहणगरी बस्छ । त्यो मरणपछि अपाय... नर्कमा उत्पन्न हुन्छ । यदि त्यो मरणपछि अपाय... नर्कमा उत्पन्न नभई, मनुष्यत्वमा आयो भने जहाँ जहाँ जन्मन्छ, त्यहाँ त्यहाँ बहुरोगी हुन्छ । सत्वहरूलाई सास्ती दिने स्वभावको हुनाले... बहुरोगिताको मार्गमा पुन्याई दिन्छ ।

४—‘हे माणव ! यहाँ कुनै स्त्री वा पुरुष सत्वहरूलाई, हातले, लटीले, दण्डले तथा शस्त्रले सास्ती दिने हुँदैन तथा न त्यस्ता कर्ममा

मनलगाई, त्यस्तै कर्म ग्रहणगरी बस्छ । त्यो मरणपछि सुगति, स्वर्गलोकमा उत्पन्न हुन्छ । यदि सो मरणपछि सुगति, स्वर्गलोकमा उत्पन्न नभई, मनुष्यत्वमा आयो भने जहाँ जहाँ जन्मिन्छ, त्यहाँ त्यहाँ निरोगी हुन्छ । सत्त्वहरूलाई...सास्ती नदिनाले निरोगिताको मार्गमा पुन्याइ दिन्छ ।

५—‘हे माणव ! यहाँ कुनै स्त्री वा पुरुष क्रोधीहुन्छ, रिसाहा हुन्छ र सानो कुरामा पनि धेरै रिसाउँछ— क्रोधगर्भ, द्रोहगर्भ, रिसबोकिरहन्छ, कोप, द्वेष र अप्रसन्नता प्रकटगर्भ । सो मरणपछि अपाय... नर्कमा उत्पन्न हुन्छ । यदि सो मरणपछि अपाय... नर्कमा उत्पन्न नभई, मनुष्यत्वमा आयो भने जहाँ जहाँ जन्मिन्छ, त्यहाँ त्यहाँ दुर्वर्गण (कुरुप) हुन्छ । क्रोध, रिस तथा सानो कुरामा पनि धेरै रिसाउँनाले दुर्वर्गताको मार्गमा पुन्याइ दिन्छ ।

६—‘हे माणव ! यहाँ कुनै स्त्री वा पुरुष अक्रोधी, अरिसाहा र जति भने पनि रिसाउँदैन — क्रोध, द्रोह, रिसबोकेर तथा कोप, द्वेष र अप्रसन्नता प्रकट गर्दैन । सो मरणपछि सुगति, स्वर्गलोकमा उत्पन्न हुन्छ । यदि सो मरणपछि सुगति, स्वर्गलोकमा उत्पन्न नभई मनुष्यत्वमा आयो भने, जहाँ जहाँ जन्मिन्छ, त्यहाँ त्यहाँ सुन्दर (राम्रो) हुन्छ । अक्रोधी, अरिसाहा र जतिभने पनि नरिसाउँनाले... सुन्दरताको मार्गमा पुन्याइ दिन्छ ।

७—‘हे माणव ! यहाँ कुनै स्त्री वा पुरुष ईर्ष्यालु चित्तको हुन्छ— अरूपलाई प्राप्त हुने लाभ, सत्कार, गौरव, मान, बन्दना र पूजामा

ईर्ष्यागर्ढ, द्वेषगर्ढ र मनमा ईर्ष्याराखि छाड्छ । सो मरणपछि अपाय, ... नर्कमा उत्पन्न हुन्छ । यदि सो मरणपछि अपाय... नर्कमा उत्पन्न नभई मनुष्यत्वमा आयो भने, जहाँ जहाँ जन्मिन्छ, त्यहाँ त्यहाँ अल्पशक्ति भएको हुन्छ । ईर्ष्यालु चित्त हुनाले... अल्पशक्तिकाको मार्गमा पुन्याइ दिन्छ ।

८— “हे माणव ! यहाँ कुनै स्त्री वा पुरुष अनिर्ष्यालु मनको हुन्छ — अरुलाई प्राप्त हुने लाभ, सत्कार, गौरव, मान, वन्दना र पूजामा ईर्ष्या गर्दैन, द्वेष गर्दैन, न मनमा ईर्ष्याराखि छाड्छ । सो मरणपछि सुगति, स्वर्गलोकमा उत्पन्न हुन्छ । यदि सो मरणपछि सुगति, स्वर्गलोकमा उत्पन्न नभई मनुष्यत्वमा आयो भने, जहाँ जहाँ जन्मिन्छ, त्यहाँ त्यहाँ महाशक्तिवान हुन्छ । अनिर्ष्यालु मनको हुनाले... महाशक्तिवानको मार्गमा पुन्याइ दिन्छ ।

९— ‘हे माणव ! यहाँ कुनै स्त्री वा पुरुष दाता हुन्न — श्रमण वा ब्राह्मणलाई अन्न-पान-बस्त्र-यान-माला-गन्ध-विलेपन, शैय्या, वास-स्थान र प्रदीप दान दिन्दैन । सो मरणपछि अपाय, ... नर्कमा उत्पन्न हुन्छ । यदि सो मरणपछि, ... नर्कमा उत्पन्न नभई मनुष्यत्वमा आयो भने, जहाँ जहाँ जन्मिन्छ, त्यहाँ त्यहाँ अल्पभोगी (दरिद्री) हुन्छ । अदाता हुनाले... अल्पभोगिताको मार्गमा पुन्याइ दिन्छ ।

१०— ‘हे माणव ! यहाँ कुनै स्त्री वा पुरुष दाता हुन्छ — श्रमण वा ब्राह्मणलाई अन्न-पान-बस्त्र-यान-माला-गन्ध-विलेपन, शैय्या,

वासस्थान र प्रदीप दान दिन्छ । सो मरणपछि सुगति, स्वर्गलोकमा उत्पन्न हुन्छ । यदि सो मरणपछि सुगति, स्वर्गलोकमा उत्पन्न नभई मनुष्यत्वमा आयो भने, जहाँ जहाँ जन्मिन्छ, त्यहाँ त्यहाँ महाभोगी (धनी) हुन्छ । दाता हुनाले...महाभोगको मार्गमा पुन्याइ दिन्छ ।

११— 'हे माणव ! यहाँ कुनै स्त्री वा पुरुष ठाडो र अतिमानि हुन्छ— अभिवादन गर्न पर्नेलाई अभिवादन, आसनबाट उठनु पर्नेलाई आसनबाट, आसनदिन पर्नेलाई आसन, बाटोदिन पर्नेलाई बाटो, सत्कार गर्नपर्नेलाई सत्कार गर्दैन र गौरव-मान-पूजा गर्नपर्नेलाई गौरव-मान-पूजा गर्दैन सो मरणपछि अपाय, ... नर्कमा उत्पन्न हुन्छ । यदि सो मरणपछि अपाय, ... नर्कमा उत्पन्न नभई मनुष्यत्वमा आयो भने, जहाँ जहाँ जन्मिन्छ, त्यहाँ त्यहाँ नीचकुलोन हुन्छ । ठाडो र अतिमानि हुनाले नीचकुलताको मार्गमा पुन्याइ दिन्छ ।

Dhamma.Digital

१२— 'हे माणव ! यहाँ कुनै स्त्री वा पुरुष ठाडो नभई अनतिमानी हुन्छ— अभिवादन गर्नु पर्नेलाई अभिवादन, आसनबाट उठनु पर्नेलाई आसनबाट, आसन दिनपर्नेलाई आसन, बाटोदिनु पर्नेलाई बाटो, सत्कार गर्नु पर्नेलाई सत्कार गर्छ र गौरव-मान-पूजा गर्नु पर्नेलाई गौरव-मान-पूजा गर्छ । सो मरणपछि सुगति, स्वर्गलोकमा उत्पन्न हुन्छ । यदि सो मरणपछि सुगति, स्वर्गलोकमा उत्पन्न नभई मनुष्यत्वमा आयो भने, जहाँ जहाँ जन्मिन्छ, त्यहाँ त्यहाँ उच्चकुलीन हुन्छ । ठाडो नभई अनतिमानी हुनाले...उच्चकुलीनताको मार्गमा पुन्याइ दिन्छ ।

१३—‘हे माणव ! यहाँ कुनै स्त्री वा पुरुष, श्रमण वा ब्राह्मण कहाँ गई सोधपुछ गर्दैन — ‘भन्ते ! कुशल भनेको, अकुशल भनेको, सावद्य भनेको, निरवद्य भनेको, सेवन गर्नु पर्ने र असेवन गर्नु पर्ने भनेको के हो ? के गरे मलाई दीर्घकालसम्म अहित र दुःख हुनेछ र के गरे मलाई दीर्घकालसम्म हित र सुख हुनेछ ?’ सो मरणपछि अपाय,… नर्कमा उत्पन्न हुन्छ । यदि सो मरणपछि अपाय,… नर्कमा उत्पन्न नभई मनुष्यत्वमा आयो भने, जहाँ जहाँ जन्मिन्छ, त्यहाँ त्यहाँ अबुद्धिवान (मूर्ख) हुन्छ । श्रमण वा ब्राह्मणकहाँ गई सोधपुछ नगर्नाले… अबुद्धिवानताको मार्गमा पुन्याइ दिन्छ ।

१४—‘हे माणव ! यहाँ कुनै स्त्री वा पुरुष, श्रमण वा ब्राह्मण-कहाँ गई सोधपुछ गर्दै—‘भन्ते ! कुशल भनेको, अकुशल भनेको, सावद्य भनेको, निरवद्य भनेको, सेवन गर्नु पर्ने र असेवन गर्नु पर्ने भनेको के हो ? के गरे मलाई दीर्घकालसम्म अहित र दुःख हुनेछ र के गरे मलाई दीर्घकालसम्म हित र सुख हुनेछ ?’ सो मरणपछि सुगति, स्वर्गलोकमा उत्पन्न हुन्छ । यदि सो मरणपछि सुगति, स्वर्गलोकमा उत्पन्न नभई मनुष्यत्वमा आयो भने, जहाँ जहाँ जन्मिन्छ, त्यहाँ त्यहाँ प्रज्ञावान हुन्छ । श्रमण वा ब्राह्मणकहाँ गई सोधपुछ गर्नाले… महाप्रज्ञावानताको मार्गमा पुन्याइ दिन्छ ।

‘हे माणव ! यसप्रकार अत्यायुतामा पुन्याइ दिने मार्गले अत्यायुतामा, दीर्घायुतामा पुन्याइदिने मार्गले दीर्घायुतामा, बहुरोगी-

तामा पुन्याइदिने मार्गले बहुरोगीतामा, निरोगीतामा पुन्याइदिने मार्गले निरोगीतामा, दुर्वर्णतामा पुन्याइदिने मार्गले दुर्वर्णतामा, सुवर्ण-तामा पुन्याइदिने मार्गले सुवर्णतामा, अल्पशक्तितामा पुन्याइदिने मार्गले अल्पशक्तितामा, महाशक्तितामा पुन्याइदिने मार्गले महाशक्ति-तामा, अल्पभोगीतामा पुन्याइदिने मार्गले अल्पभोगीतामा, महाभोगी-तामा पुन्याइदिने मार्गले महाभोगीतामा, नीचकुलीनतामा पुन्याइ-दिने मार्गले नीचकुलीनतामा, उच्चकुलीनतामा पुन्याइदिने मार्गले उच्चकुलीनतामा, अबुद्धिवानतामा पुन्याइदिने मार्गले अबुद्धिवानतामा र प्रज्ञावानतामा पुन्याइदिने मार्गले प्रज्ञावानतामा पुन्याइ दिन्छ । त्यसो हुनाले, हे माणव ! सत्वहरूको कर्म आपनो हुन्छ, कर्म दायाद (विपाक) हुन्छ, कर्म योनि (जन्मको कारण) हुन्छ, कर्म बन्धु हुन्छ, कर्म प्रतिशरण हुन्छ, कर्मले नै सत्वहरूलाई उच्चनीचतामा विभाजित गर्छ ।”

Dhamma Digital शरणागमन

भगवान्‌को यति कुरा सुनी, शुभ माणव तोदेव्यपुत्रले भगवान्-लाई यसरी प्रार्थना गरे :—

‘धन्य, भो गौतम ! धन्य, भो गौतम !! घोष्टेकोलाई उत्तानो-पारिदिदा,’— अँध्यारोमा तेलको वत्ती राखिर्दिदा— आँखा हुनेहरूले रूप देखेक्छैं तपाइ गौतमले मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु

भयो । अब म, तपाइ गौतमको शरणमा पछु, धर्म र भिक्षुसङ्को पनि । आजदेखि तपाइ गौतमले मलाई आजीवनसम्म शरणमा आएको उपासक हो भनी धारणा गर्नु होस् !”

× × × ×

सूत्र :—

गृहस्थी र प्रवजितको कर्मक्षेत्रमा प्रमेद

यस्तो मैले सुनेः । —

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिक महाजनको जेतवन विहारमा बस्नु भएको थियो ।

त्यस बखत शुभ माणव तोदेय्यपुत्र श्रावस्ती नगरमा केही कामले एक गृहपतिको घरमा बसेका थिए । अनि शुभ माणव तोदेय्यपुत्र जुन गृहस्थीको घरमा बसेका थिए उनैसंग यो कुरा सोधे :—

“हे गृहपति ! मैले सुनेको छु कि श्रावस्तीनगर, अरहत्हरूले खालि छैन । आज कुन श्रमण ब्राह्मणको सतसंगत गर्नौ ?”

“भन्ते ! श्रावस्ती नगरस्थित अनाथपिण्डिक महाजनको जेतवन विहारमा भगवान् बस्नु भएको छ । उनै भगवान्-संग सतसंगत गर्नु-होस् !”

१. म. नि. सुभसुत्तं ।

अनि शुभ माणव तोदेय्यपुत्र सो गृहपतिको कुरा सुनी जहाँ
भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । अनि भगवान्‌सँग सम्मोदनीय कुरा
सकिए पछि एक छेउमा बसे । त्यस पछि शुभ माणव तोदेय्यपुत्रले भग-
वान्‌सँग निम्न प्रश्न गरे :—

“भो गौतम ! ब्राह्मणहरू यसो भन्दछन् कि—‘गृहस्थ, न्याय-
कुशल-धर्मको आराधक बन्न सक्छ, प्रव्रजित बन्न सक्दैन ।’ यसमा तपाइ
गौतम के भन्नु हुन्छ ?”

“हे माणव ! यहाँ म विभज्यवादी (छुटचाइ छुटचाइ भन्ने)
छु, न कि एकांशवादी (एकतर्फी) । चाहे गृहस्थ होस्, चाहे प्रव्रजित
होस्—मिथ्या (गलत) प्रतिपत्तिमा लाग्नेलाई म प्रशंसा गर्दिन ।
चाहे गृहस्थी होस्, चाहे प्रव्रजित होस्—मिथ्या प्रतिपत्ति र मिथ्या
प्रतिपत्याधिकरण हेतुमा लाग्ने चाहिं न्याय-कुशल-धर्मको आराधक बन्न
सक्दैन । चाहे गृहस्थी होस्, चाहे प्रव्रजित होस्—सम्यक् प्रतिपत्तिमा
लाग्नेलाई म प्रशंसा गर्दूँ । चाहे गृहस्थी होस् चाहे प्रव्रजित होस्—सम्यक्
प्रतिपत्ति र सम्यक् प्रतिपत्याधिकरण हेतुमा लाग्ने चाहिं न्याय-कुशल-
धर्मको आराधक बन्न सक्छ ।”

“भो गौतम ! ब्राह्मणहरू यसो भन्दछन् कि—‘गृहस्थीको कर्म-
क्षेत्र विशाल, धेरै गर्नु पर्ने, धेरै आवश्यकता र ठूलो अभिभार भएकोले
उसलाई महत्फल प्राप्त हुन्छ । प्रव्रजितको कर्मक्षेत्र सानो, धेरै गर्ने
नपर्ने, थोरै आवश्यकता र कम अभिभार भएकोले उसलाई कम फल
प्राप्त हुन्छ ।’ यसमा तपाइ गौतम के भन्नु हुन्छ ?”

“हे माणव ! यहाँ पनि म विभज्यवादी छु, न एकांशवादी ।”

(क)—“हे माणव ! यहाँ (१) गृहस्थीको कर्मक्षेत्र विशाल, धेरै गर्नुपर्ने धेरै आवश्यकता र ठूलो अभिभार त हुन्छ तर असफल भएमा अल्पफल सिद्ध हुन्छ; (२)... सफल भएमा महत्कल सिद्ध हुन्छ ।

(ख)—“हे माणव ! यहाँ (१) गृहस्थीको कर्मक्षेत्र भने सानो, धेरै गर्नु नपर्ने, थोरै आवश्यकता र कम अभिभार हुन्छ तर असफल भएमा अल्पफल सिद्ध हुन्छ; (२)... सफल भएमा महत्कल सिद्ध हुन्छ ।

(क) १—“हे माणव ! कुनचाहिं कर्मक्षेत्र—विशाल, धेरै गर्नुपर्ने, धेरै आवश्यकता र ठूलो अभिभार भएर पनि असफल हुँदा अल्पफल सिद्ध हुन्छ भने—यही कृषीकर्मक्षेत्र विशाल, धेरै गर्नुपर्ने, धेरै आवश्यकता र ठूलो अभिभार भएर पनि असफल हुँदा अल्पफल सिद्ध हुन्छ ।

(क) २—“हे माणव ! कुनचाहिं कर्मक्षेत्र—विशाल, धेरै गर्नुपर्ने, धेरै आवश्यकता र ठूलो अभिभार भएर पनि सफल हुँदा महत्कल सिद्ध हुन्छ भने—यही कृषीकर्मक्षेत्र विशाल, धेरै गर्नुपर्ने, धेरै आवश्यकता र ठूलो अभिभार भएर पनि सफल हुँदा महत्कल सिद्ध हुन्छ ।

(ख) १—“हे माणव ! कुनचाहिं कर्मक्षेत्र—सानो, धेरै गर्नु नपर्ने, थोरै आवश्यकता र कम अभिभार भएर पनि असफल हुँदा

अल्पफल सिद्ध हुन्छ भने—यही वाणिज्य कर्मक्षेत्र—सानो, धेरै गर्नु नपर्ने, थोरै आवश्यकता र कम अभिभार भएर पनि असफल हुँदा अल्पफल सिद्ध हुन्छ ।

(ख) २—‘हे माणव ! कुनचाहिं कर्मक्षेत्र—सानो, धेरै गर्नु नपर्ने, थोरै आवश्यकता र कम अभिभार भएर पनि सफल हुँदा महत्फल सिद्ध हुन्छ भने—यही वाणिज्य कर्मक्षेत्र—सानो, धेरै गर्नु नपर्ने, थोरै आवश्यकता र कम अभिभार भएर पनि सफल हुँदा महत्फल सिद्ध हुन्छ ।

३—‘हे माणण ! जस्तो कि—कृषीकर्मक्षेत्र—विशाल, ...ठूलो अभिभार भएर पनि असफल हुँदा अल्पफल सिद्ध हुन्छ, त्यस्तै घरगृहस्थीको कर्मक्षेत्र पनि विशाल, ... ठूलो अभिभार भएर पनि असफल भएमा अल्पफल सिद्ध हुन्छ ।

b—‘हे माणव ! जस्तो कि—कृषीकर्मक्षेत्र—विशाल, ...ठूलो अभिभार भएर पनि सफल हुँदा महत्फल सिद्ध हुन्छ, त्यस्तै घरगृहस्थीको कर्मक्षेत्र पनि विशाल, ... ठूलो अभिभार भएर पनि सफल भएमा महत्फल सिद्ध हुन्छ ।

c—‘हे माणव ! जस्तो कि—वाणिज्य कर्मक्षेत्र—सानो, ...कम अभिभार भएर पनि असफल हुँदा अल्पफल सिद्ध हुन्छ, त्यस्तै प्रवर्जितको कर्मक्षेत्र पनि सानो, ... कम अभिभार भएर पनि असफल भएमा अल्पफल सिद्ध हुन्छ ।

d— “हे माणव ! जस्तो कि — वाणिज्य कर्मक्षेत्र—सानो, ... कम अभिभार भएर पनि सफल हुँदा महत्फल सिद्ध हुन्छ, त्यरै प्रवजितको कर्मक्षेत्र पनि सानो, ... कम अभिभार भएर पनि सफल भएमा महत्फल सिद्ध हुन्छ ।”

पाँच-धर्म

“भो गौतम ! ब्राह्मणहरू पुण्य गर्नको लागि र कुशल आराधनाको लागि पाँच-धर्म प्रज्ञापन गर्नन् ।”

“हे ब्राह्मण ! ब्राह्मणहरू जुन पाँच-धर्म पुण्य र कुशल आराधनाको लागि प्रज्ञापन् गर्नन्, सो धर्महरू यदि तिमीले आपत्ति मान्दैनै भने यो परिषद्मा बताइ दिए बेशा हुने थियो ।”

“भो गौतम ! तपाइ वा तपाइ जस्तो बरनु भएको ठाउँमा बताउन मलाई कुनै आपत्ति छैन ।”

“हे माणव ! त्यसो भए भन !”

“भो गौतम ! ब्राह्मणहरू, पुण्य र कुशल आराधना गर्नलाई—
 (१) सत्य पहिलो धर्म प्रज्ञापन गर्नन्, (२) तप दोशो धर्म...
 (३) ब्रह्माचर्य तेशो धर्म, ... (४) अध्ययन चौथो धर्म... र (५)
 त्याग पाँचौ धर्म प्रज्ञापन गर्नन् । यी पाँच-धर्महरू पुण्य गर्नको लागि र
 कुशल आराधनाको लागि ब्राह्मणहरू प्रज्ञापन गर्नन् । यसमा तपाइ गौतम
 कि भन्नु हुन्छ ?”

अन्धवेणु परम्परा

“हे माणव ! के ब्राह्मणहरू मध्येबाट कुनै एउटाले पनि धस्तो भनेको छ त ?—‘मैले यी पाँच-धर्म स्वयं अभिज्ञान साक्षात्कार गरी यसको विपाक पनि भन्दछु !’”

“भो गौतम ! छैन ।”

“हे माणव ! ब्राह्मणहरू मध्येबाट कुनै एउटा ब्राह्मणाचार्यले, ... कुनै एउटा ब्राह्मणाचार्य प्राचार्यले अथवा सातपुस्ता भित्रका आचार्य महायुगलहरू मध्येबाट कसैले भनेको छ त ?—‘मैले यी पाँच-धर्मलाई स्वयं अभिज्ञान साक्षात्कार गरी यसको विपाक पनि भन्दछु !’”

“भो गौतम ! छैन ।”

“हे माणव ! के त जो ब्राह्मणहरूका पूर्वज मन्त्रकर्ता,^{१०} थिए, जसका पुराना मन्त्रपद,^{१०} अहिलेका अष्टक,...भृगुहरूले अनुगायन,... गर्घन्, यी ब्राह्मणहरूले यसो भनेका छन् त ?—‘हामी यी पाँच-धर्मलाई स्वयं अभिज्ञान साक्षात्कार गरी यसको विपाक पनि भन्दछौं !’”

“भो गौतम ! छैन ।”

“हे माणव ! त्यसो भए ब्राह्मणहरूका मध्येबाट कुनै एउटा पनि त्यस्तो रहेनछ जसले यस्तो भन्न सकछ—‘मैले यी पाँच-धर्मलाई स्वयं अभिज्ञान साक्षात्कार गरी यसको विपाक पनि भन्दछु ।’ ब्राह्मणहरू मध्येबाट कुनै एउटा ब्राह्मणाचार्य पनि,... कुनै एउटा ब्राह्मणाचार्य

१. हेर १४४ पृष्ठमा ।

प्राचार्य पनि अथवा सातपुस्ता भित्रका आचार्य महायुगलहरू मध्येकाट पनि; जो ब्राह्मणहरूका पूर्वज मन्त्रकर्ता, ...थिए, ...उनिहरूले पनि यसो भनेका रहेन छन्—‘हामी यी पाँच धर्मलाई स्वयं अभिज्ञान साक्षात्कार गरी यसको विपाक पनि भन्दछौं !’ जस्तो कि—अन्धवेणु परम्परामा^१ लानेहरूले कुँ पहिलोले पनि देखदैन, बीचकोले पनि देखदैन, पछिलोले पनि देखदैन; त्यस्तै ब्राह्मणहरूले भनेका पनि अन्धवेणु परम्परा जस्तै पहिलोले पनि देखदैन, बीचकोले पनि देखदैन र पछिलोले पनि देखदैन।”

अलौकिक धर्म देखने कोही छैनन्

“भगवान्‌ले अन्धवेणु परम्पराको उपमा देखाई भन्नु हुँदा, शुभ माणव तोदेय्यपुत्र असन्तुष्ट तथा कुपित भई भगवान्‌लाई होच्याउँदै, भगवान्‌लाई नै गालि गर्दै—‘धर्मण गौतम खराब रहेछन्’ भन्दै यसो भने—‘भो गौतम ! उपमन्य,^२ शुभगवनिक^३ पुष्करसाती ब्राह्मण यसो भन्छन् कि—‘यहाँ केही थर्मण ब्राह्मणहरू उत्तरीय-मनुष्यधर्म (अलौकिक धर्म), आर्यज्ञान दर्शनको विशेषता छ भनी त्यसै दावा गर्छन् । यिनीहरूका यी भनाइहरू केवल हास्यास्पद मात्र हुन्, नाम मात्रका हुन्, खोक्रा मात्र हुन्, तुच्छ मात्र हुन् । मनुष्य भइक्न उत्तरीय मनुष्य धर्म, आर्य-ज्ञान दर्शनको विशेषतालाई कसरी खुश्न सक्लान्, देखन सक्लान् वा साक्षात्कार घर्न सक्लान् ! यो कुरा हुनै सक्लान्।’”

१. हेर १९७ पृष्ठमा ।

२. गोत्रको नाम । ३. उक्कटाको शुभग भन्ने बनको मालिक ।

“हे माणव ! उपमन्य शुभगवत्तिक पुष्करसाती ब्राह्मणले सबै श्रमण ब्राह्मणहरूका चित्तलाई आपना चित्तले थाहा पाउँछन् त ?”

“भो गौतम ! पुष्करसाती ब्राह्मणले आपनै पूर्णिका दासीको चित्तलाई त जान्दैनन् भने, सबै श्रमण ब्राह्मणहरूका चित्तलाई कसरी जान्नान् ?”

जात्यान्ध — “हे माणव ! कुनै जात्यान्ध पुरुषले कालो, सेतो रूप देख्दैन, नीलो … पहेलो … रातो … मजेठी रूपलाई देख्दैन; सम विषम देख्दैन, तारा … चन्द्रमा … सूर्यलाई देख्दैन। अनि उसले यसो भन्छ — ‘कालो, सेतो रूपै छैन, कालो, सेतो रूप देख्ने मानिसहरू पनि छैनन् ; नीलो रूपै छैन … पहेलो रूपै छैन, रातो रूपै छैन, मजेठी रूपै छैन, सम विषम पनि छैन, तारा … चन्द्रमा … सूर्य पनि छैनन्, न सूर्य देख्ने मानिस नै छ ।’ किनभने ‘मलाई थाहा छैन, म देख्दिन, त्यसैले त्यस्ता रूपहरू छैनन्’ भनी भनेदेखि, के उसले भनेको कुरा ‘ठीक हो’ भनी भन्न सकिएला त ?”

“भो गौतम ! सर्किदैन। ‘काला सेता रूप छैन्, काला सेता रूपलाई देख्ने पनि छैन् ; … सूर्य पनि छ, सूर्यलाई देख्ने पनि छैन्। ‘मलाई थाहा छैन, म देख्दिन, त्यसैले त्यो छैन’ भनी भन्दा उसले ‘ठीक’ भनेको भनी भन्न सर्किदैन।”

“हे माणव ! त्यसै उपमन्य शुभगवत्तिक पुष्करसाती ब्राह्मण अनि अन्धा, आँखा नभएका हुन्, त्यसैले उनले उत्तरीय-मनुष्यधर्म,

आर्थ-ज्ञान-दर्शनको विशेषतालाई देख्न सक्लान वा साक्षात्कार गर्न सक्लान् भनी भन्ने कारण नै छैन ।

लोकसंवृत्ति

‘हे माणव ! जो महाशाल कोशल ब्राह्मणहरू हुन्—जस्तो कि चङ्की ब्राह्मण, तारुक्ष ब्राह्मण, पुष्करसाती ब्राह्मण, जानुश्रोणी ब्राह्मण, तिङ्ग पिता तोदेय्य ब्राह्मण—यिनीहरूले जो लोकसंवृत्ति (लोक व्यवहार) अनुसार भनेको श्रेय कि लोकसंवृत्ति विपरीत भनेको श्रेय त ! यसमा तिमी के भन्छौ त ?’

“भो गौतम ! लोकसंवृत्ति अनुसार भनेकै श्रेय ।”

‘मन्त्र-अनुसार भनेको श्रेय कि मन्त्र विपरीत भनेको श्रेय त ?’

“भो गौतम ! मन्त्र अनुसार भनेकै श्रेय ।”

‘प्रतिसंख्यान (रास्त्री विचार) गरी भनेको श्रेय कि अप्रतिसंख्यान गरी भनेको श्रेय त ?’

“भो गौतम ! प्रतिसंख्यान गरी भनेकै श्रेय ।”

‘अर्थ-सहित भनेको श्रेय कि अर्थ रहित भनेको श्रेय त ?’

“भो गौतम ! अर्थ-सहित भनेकै श्रेय ।”

‘हे माणव ! यदि यसो हो भने, पुष्करसाती ब्राह्मणले भनेको कुरा लोकसंवृत्ति अनुरूप भयो कि लोकसंवृत्ति विपरीत भयो त ?’

“भो गौतम ! लोकसंवृत्ति विपरीत भयो ।”

“मन्त्र-अनुरूप भयो कि, मन्त्र विपरीत भयो त ?”

“भो गौतम ! मन्त्र विपरीत भयो ।”

“प्रतिसंख्यान युक्त भयो कि प्रतिसंख्यान विपरीत भयो त ?”

“भो गौतम ! प्रतिसंख्यान विपरीत भयो ।”

“अर्थ-सहित भयो कि, अर्थ रहित भयो त ?”

“भो गौतम ! अर्थ रहित भयो ।”

पञ्चनीवरण—“हे माणव ! यी पाँच नीवरण (आवरण) हुन् । कुन पाँच भने - (१) कामच्छन्द (काम विषय इच्छा) नीवरण, (२) व्यापाद (द्वेषभाव) नीवरण, (३) थीनमिद्ध (शारीरिक तथा मानसिक आलस्यपन) नीवरण, (४) उद्बृच्छ-कुकुच्छ (कायिक तथा मानसिक अस्थिरता, Restless) नीवरण, तथा (५) विच्चिकिच्छा (द्विविधा) नीवरण । यी पाँच नीवरणले (आवरणले) उपमन्य शुभगवनिक पुष्करसाती द्वाहृण ढाकिएका छन्, रोकिएका छन्, चारैतिरबाट बाँधिएका छन् । अतः उनले उत्तरीय मनुष्यधर्म, आर्यज्ञान-दर्शन-विशेषतालाई जान्न सबलान्, पाउन सबलान्, देखन सबलान्, र साक्षात्कार गर्न सबलान् भनी भन्ने कारण नै छैन ।

पञ्चकाम—“हे माणव ! यी पाँच कामगुण (काम बन्धन) हुन् । कुन पाँच भने—(१) चुक्षु-विज्ञेय रूप—इष्ट, कान्त मनाप (मनलाग्ने), प्रियरूप, कामूपसंहित (काम विषय उत्पन्न गर्ने), रजनीय । (२) श्रोत-विज्ञेय शब्द—इष्ट, कान्त...रजनीय । (३) द्वाण-विज्ञेय गन्ध—इष्ट, कान्त...रजनीय । (४) जिह्वा-विज्ञेय रस—

इष्ट, कान्त...रजनीय । (५) काय-विज्ञेय स्पर्श—इष्ट, कान्त, मनाप, प्रियरूप, कामपुरसंहित, रजनीय । यी पाँच कामगुण = काम बन्धन हुन् । यी पाँच काम-बन्धनमा पुष्करसाती ब्राह्मण जेलिएका छन्, मुछिएका छन्, डुबेका छन्, पञ्चकाम विषयको दोष देख्न न सकी, मुक्त हुन न सकी, काम विषय भोग गर्दैछन् । उनले उत्तरीय-मनुष्यधर्म, आर्य-ज्ञान-दर्शन-विशेषतालाई जान्न सक्लान्, देख्न सप्लान्, स्वयं साक्षात्कार गर्न सक्लान्, भनी भन्ने कारण नै छैन ।

‘हे माणव ! जुन तृण-काष्ठबाट बालिएको आगो र तृण काष्ठ विना बालिएको जुन आगो हो, ती मध्ये कुन चाहिं आगो अर्चिमान्, वर्णवान् र प्रभास्वर हुन सक्छ ?’

“भो गौतम ! यदि तृण-काष्ठ विना आगो बाल्न सकिन्छ भने, सोही आगो अधिक अर्चिमान्, वर्णवान् र प्रभास्वर हुन सक्छ ।”

“हे माणव ! श्रृद्धिवान् (अलौकिक ध्यान शक्ति हुने) बाहेक अरु कसैले पनि तृण-काष्ठ विना आगो बाल्न सक्ला भनी भन्न सम्भव छैन । जस्तो तृण-काष्ठबाट आगो बल्द्य, त्यरतै पञ्चकामगुणबाट उत्पन्न हुने प्रीति (आनन्द) भन्दछु । जस्तो तृण-काष्ठ विना बल्ने आगो हो, त्यरतै काम विषय रहित, अकुशल विषय रहित उत्पन्न हुने प्रीति भन्दछु ।

“हे माणव ! कुन चाहिं सो प्रीति हो जो काम विषय रहित, अकुशल विषय रहित उत्पन्न हुन्छ ? — यहाँ भिक्षु, काम विषयबाट अलग

भई^{१०} प्रथम ध्यानमा उपसम्पन्न भई बस्छ । यही त्यो प्रीति हो जो काम विषय रहित, अकुशल विषय रहित उत्पन्न हुन्छ । फेरि सो भिक्षु वितर्क विचारलाई निरोध गरी ... द्वितीय ध्यान प्राप्त गरी बस्छ । यही त्यो प्रीति हो जो काम विषय रहित, अकुशल विषय रहित उत्पन्न हुन्छ ।

“हे माणव ! यहाँ ब्राह्मणहरू, पुण्य गर्न र कुशल आराधनाको लागि जुन पाँच-धर्म प्रज्ञापन गरेका छन्, यस मध्ये कुन चार्हि धर्मलाई महत्कलदायी भनी बताउँछन् त ?”

“भो गौतम ! ब्राह्मणहरू पुण्य गर्न र कुशल आराधनाको लागि जुन पाँच-धर्म बताएका छन्, ती मध्ये त्यागलाई महत्कलदायी भनी बताउँछन् ।”

अनुकम्पा-दान

“हे माणव ! यहाँ के भन्थौ त ? जस्तो कि—कुनै ब्राह्मण कहाँ महायज्ञ भएको हुन्छ । त्यहाँ दुइ जना ब्राह्मणहरू, फलानाको ‘महायज्ञमा अनुभोग गरौं (भोज खाउँ)’ भनी जान्नन् । अनि एक ब्राह्मणको मनमा — ‘अहो ! भोजनागारमा मैले मात्र अग्रासन, अग्रपिण्ड र अग्रजल पाए हुन्थ्यो, अरुले नपाए हुन्थ्यो’ भन्ने हुन्छ । तर अकै ब्राह्मणले अग्रासन, अग्रपिण्ड र अग्रजल पाउँछ । अनि सो ब्राह्मण, ‘अर्कैले अग्रासन,

१. हेर पृष्ठ १३२ मा ।

अग्रपिण्ड र अग्रजल पायो, मैले पाइन' भनी रिसाएर असन्तुष्ट हुन्छ ।
यस्तोलाई ब्राह्मणहरू के विपाक भन्छन् त ?”

“भो गौतम ! दानदिदा ब्राह्मणहरूले ‘अरु रिसाउन्, अरु
असन्तुष्ट हुन् !’ भनी दान दिँदैनन् । बरु अनुकम्पास्वभावले नै दान
दिन्छन् ।”

“हे माणव ! त्यसो भए, ‘अनुकम्पा स्वभावले दिने दान’ ब्राह्म-
णहरूको ‘छैटौं’ दान वस्तु भयो ।”

“भो गौतम ! यसो भए, ‘अनुकम्पा स्वभावले दिने दान’
ब्राह्मणहरूको ‘छैटौं’ दान वस्तु हुन्छ हो ।”

“हे माणव ! ब्राह्मणहरूले जुन पाँच-धर्म पुण्य गर्न र कुशल
आराधना गर्नका लागि बताएका छन्, ती पाँच-धर्म तिमीले कसकहाँ
धेरै देखदछौं त ? गृहस्थी कहाँ कि प्रव्रजित कहाँ त ?”

“भो गौतम ! ती पाँच-धर्म … प्रव्रजित कहाँ धेरै देखदछु,
गृहस्थी कहाँ कम देखदछु । गृहस्थीको कर्मक्षेत्र—विशाल, धेरै गर्नुपर्ने,
धेरै आवश्यकता र ठूलो अभिभार हुन्छ, त्यसैले उ सँधै सबै ठाउँमा
सत्यवादी हुन सक्दैन; प्रव्रजितको कर्मक्षेत्र—सानो, धेरै गर्न नपर्ने, थोरै
आवश्यकता र कम अभिभार हुन्छ, त्यसैले उ सँधै, सबै ठाउँमा सत्यवादी
हुन सक्छ । गृहस्थीको कर्मक्षेत्र—विशाल … र ठूलो अभिभार हुन्छ,
त्यसैले उ सँधै, सबै ठाउँमा तपरबी हुन सक्दैन; …ब्रह्मचारी हुन सक्दैन;

… स्वाध्यायी हुन सक्दैन, … र त्यागी पनि हुन सक्दैन । प्रवर्जितको कर्मक्षेत्र — सानो, धेरै गर्न नपर्ने, थोरै आवश्यकता र कम अभिभार हुन्छ, त्यसैले उ सधैँ, सबै ठाउँमा तपस्वी हुन सक्छ, … ब्रह्मचारी हुन सक्छ, … स्वाध्यायी हुन सक्छ, … र त्यागी पनि हुन सक्छ । भो गौतम ! त्यसैले जुन् पाँच-धर्म ब्राह्मणहरूले प्रज्ञापन गरेका छन्, ती पाँच-धर्महरू प्रवर्जितहरूमा बहुल देखदछु, गृहस्थीहरूमा कम देखदछु ।”

“हे माणव ! ब्राह्मणहरूले जुन पाँच-धर्म पुण्य गर्न र कुशल आराधनाको लागि प्रज्ञापन गरेका छन्, त्यस पुण्यकर्म र कुशल आराधनाको अभिवृद्धिका लागि अवैर, अद्वेष चित्त सहायक सिद्ध हुन्छ । हे माणव ! यहाँ भिक्षु सत्यवादी हुन्छ । ‘सत्यवादी हु’ भनी भन्न सकदा उसलाई प्रीति हुन्छ, धर्मज्ञान हुन्छ, धर्मज्ञान युक्तभए पछि प्रमोद हुन्छ । जो त्यो कुशलूपसंहित प्रमोद-चित्त हो, त्यसको अभिवृद्धिको निमित्त अवैर, अद्वेषचित्त सहायक सिद्ध हुन्छ । त्यस्तै गरी यहाँ भिक्षु तपस्वी हुन्छ । ‘तपस्वी हु’ भनी भन्न सकदा उसलाई प्रीति हुन्छ, धर्मज्ञान हुन्छ, धर्मज्ञान युक्तभए पछि प्रमोद हुन्छ । जो त्यो कुशलूपसंहित प्रमोद-चित्त हो, त्यसको अभिवृद्धिको निमित्त अवैर, अद्वेषचित्त सहायक सिद्ध हुन्छ । त्यस्तै गरी यहाँ भिक्षु ब्रह्मचारी हुन्छ । ‘ब्रह्मचारी हु’ भनी भन्न सकदा, … ‘स्वाध्यायी हु’ भनी भन्न सकदा, उसलाई प्रीति हुन्छ, धर्मज्ञान हुन्छ, धर्मज्ञान युक्तभए पछि प्रमोद हुन्छ । जो त्यो कुशलूपसंहित प्रमोद-चित्त हो, त्यसको अभिवृद्धिको निमित्त अवैर, अद्वेषचित्त सहायक सिद्ध हुन्छ । जुन पाँच-धर्म … ब्राह्मणहरूले प्रज्ञापन गरेका छन्, त्यसको अभिवृद्धिको निमित्त अवैर,

अद्वेषचित्त सहायक सिद्ध हुन्छ ।”

ब्रह्मलोक पुग्ने मार्ग

यति कुरा सुनिसके पछि, शुभ माणव तोदेय्यपुत्रले भगवान् सँग निम्न कुरा सोधे :—

“श्रमण गौतम, ‘ब्रह्मलोकमा पुग्ने बाटो जान्नु हुन्छ’ भन्ने कुरा मैले सुनेको छु ।”

“हे माणव ! नलकार गाउँ यहाँबाट टाडा छ कि नजिक छ ?”

“यहाँबाट नजिक छ ।”

“हे माणव ! यहाँ नलकार गाउँमा जन्मी, त्यहीं हुक्की ठुलो भएको कुनै पुरुषसँग, त्यसै गाउँमा बस्ने कुनै मानिसले सोही गाउँको बाटो सोधेमा, उसलाई बताउनकोनिमित्त कुनै शंका, सन्देह अथवा अलमलिनु पर्ने कारण छ कि ?”

“भो गौतम ! छैन ।”

“किन नि ?”

“किन कि, सो पुरुष नलकार गाउँमै जन्मी उहीं नै हुक्केको हुनाले, उसलाई नलकार गाउँको सबै बाटाहरू राख्न सँग थाहा छ ।”

“हे माणव ! जस्तो कि—नलकार गाउँमा जन्मी त्यहीं हुक्केर ठुलो भएको पुरुषलाई त्यहींकै बाटा सोद्धा अकमकाउनु पर्ने कुनै कारण

हुँदैन, त्यस्तै तथागतलाई ब्रह्मलोकबारे वा ब्रह्मलोकपुग्ने प्रतिपदाबारे सोद्वा अलमलिनुपनें कुनै कारणै रहुँदैन। हे माणव ! म ब्रह्मालाई पनि जान्दछु, ब्रह्मलोक पनि जान्दछु, ब्रह्मलोक (ब्रह्मसहव्यतं) जाने प्रतिपदा पनि जान्दछु। यो प्रतिपदा साधनगरी जति ब्रह्मलोकमा उत्पन्न भए ती पनि म जान्दछु ।”

“भो गौतम ! ‘तथागतले ब्रह्मलोक पुग्ने मार्गको पनि उपदेश गर्नुहुन्छ’ भन्ने कुरा मैले सुनेको छु। यदि तथागतले मलाई ब्रह्मलोक पुग्ने मार्गबारे उपदेश गर्नु भए बेश हुने थियो ।”

“हे माणव ! त्यसो भए सुन ! राम्ररी मनदिई सुन ! म भन्दनु ।” “हवस” भनी शुभ माणव तोदेय्यपुत्रले भगवान्लाई प्रत्युत्तर दिएपछि भगवान्‌ले निम्न उपदेश दिनु भयो :—

ब्रह्मविहार—“ब्रह्मलोक पुग्ने बाटो कुन हो भने—माणव ! यहाँ भिक्षु, मैत्री युक्त चित्तलाई एक दिशा फैलाई बस्छ, तथा द्वितीय दिशा, तृतीय दिशा, चतुर्थ दिशा, फैलाई बस्छ । माथि, तल, बीच, सबै ठाउँमा, सबैतिर, सबै प्रकारले सबै लोकमा मैत्री युक्त चित्तलाई फैलाई बस्छ, त्यस्तै गरी मैत्री विपुल चित्तलाई …, मैत्रिमहान चित्तलाई …, मैत्री अप्रमाण चित्तलाई फैलाई बस्छ, अबैरी, अव्यापद्य (अद्वेष) चित्त फैलाई बस्छ । यसप्रकार ध्यान गरी मैत्री चित्तलाई त्यहीं मात्र सीमित नराखी, अप्रमाण मैत्री-चित्त गरी भावना (ध्यान) गर्छ । जस्तो कि - कुनै बलवान् शंखफुक्ने मानिसले अल्पप्रयासले नै चारैतिर सुन्ने गरी शंख बजाउँन सक्छ, त्यस्तै गरी … मैत्री युक्त चित्तलाई एक दिशा

फैलाई बस्छ, तथा द्वितीय दिशा ... सबै प्रकारले सबै लोकमा मैत्री युक्त चित्तलाई फैलाई बस्छ, त्यस्तै गरी ... अवैरी, अव्यापध्य चित्त फैलाई बस्छ । ... त्यहीं मात्र सीमित नराखी अप्रमाण मैत्री चित्त गरी भावना गर्छ । यो पनि ब्रह्मकहाँ पुग्ने मार्ग हो ।

‘हे माणव ! फेरि भिक्षु, करुणा युक्त चित्तलाई पनि एक दिशा फैलाई बस्छ... मुदिता युक्त चित्तलाई पनि एक दिशा फैलाई बस्छ..., उपेक्षा युक्त चित्तलाई पनि एक दिशा फैलाई बस्छ, तथा द्वितीय दिशा... सबै प्रकारले सबै लोकमा उपेक्षा युक्त चित्तलाई फैलाई बस्छ, त्यस्तै गरी उपेक्षा विपुल चित्तलाई ... , उपेक्षा महान् चित्तलाई ..., उपेक्षा अप्रमाण चित्तलाई फैलाई बस्छ; ... प्रसप्रकार ध्यान गरी उपेक्षा चित्तलाई त्यहीं मात्र सीमित नराखी, अप्रमाण उपेक्षा चित्त गरी भावना गर्छ । जस्तो कि — कुनै बलवान् शंखफुक्ते मानिसले... शंख बजाउँन सक्छ, त्यस्तै गरी ... अप्रमाण उपेक्षा चित्त गरी भावना गर्छ । यो पनि ब्रह्मकहाँ पुग्ने मार्ग हो ।’

शरणागमन

भगवान्‌ले यति भन्नु भएपछि, शुभ माणव तोदेय्यपुत्रले भगवान्‌सँग यसरी प्रार्थना गरे :— “आश्र्य ! भो गौतम ! आश्र्य ! भो गौतम !! जस्तो कि — घोष्टेकोलाई उत्तानो पार्विदिदा, छोपिएकोलाई उघारिदिदा, बाटो भुलेकोलाई बाटो देखाइदिदा, अन्धकारमा तेलको बत्ती राखिदिदा आँखा हुनेहरूले रूप देख्छन्, त्यस्तै गरी तपाइ गौतमले

मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो । म भगवान् गौतमको शरण पर्छु, धर्म र सङ्घको पनि । आजदेखि तपाइ गौतमले मलाई आजीवनसम्म शरणमा आएको उपासक हो भनी स्वीकार गर्नुहोस् ！”

यस पछि शुभ माणव तोदेय्यपुत्रले भगवान्सँग “हवस् त, हामी जान्छौं । हामीहरूको धेरै कामकाज छ ” भनी अनुरोध गरे ।

“जे उचित सम्झौ, सो गर” भनी भगवान्ले भन्नु भयो ।

अनि शुभ माणव तोदेय्यपुत्र, भगवान्को भाषणलाई अभिनन्दन अनुमोदन गरी आसनबाट उठी भगवान्लाई अभिवादन तथा प्रदक्षिणा गरी फर्केर गए ।

जानुश्रोणी ब्राह्मणसँग भेट

त्यस बखतमा जानुश्रोणी ब्राह्मण निवार सेतो अश्वरथमा बसी श्रावस्तीवाट बाहिर जाँदै थिए । जानुश्रोणी ब्राह्मणले टाढैबाट शुभ माणव तोदेय्यपुत्रलाई आइरहेको देखेर उनीसँग सोधे :—“हे भारद्वाज ! शुद्ध मध्यान्ह समयमा कहाँबाट आइरहेको ?”

“उनै श्रमण गौतम कहाँबाट आइरहेको छु ।”

“हे भारद्वाज ! तपाइ श्रमण गौतमको प्रज्ञा-व्यक्तताबारे के सोच्चु हुन्छ नि ? वहाँ पण्डित हुनुहुन्छ कि ?”

“ओ ! म को हुँर ! कसले श्रमण गौतमको प्रज्ञा-व्यक्तताबारे

बुद्धन सकला र ? बुद्धन सकने व्यक्ति पनि त त्यतिकै हुन पर्ला नि,
जसले श्रमण गौतमको प्रज्ञालाई बुद्धन सकोस् !”

“तपाइले त श्रमण गौतमको बडो उदारभावले प्रशंसा गर्नु
भयो नि !”

“भो ! श्रमण गौतमको प्रशंसा गर्न सक्ने म कोहुँ र ? जति
प्रशंसा गरे पनि श्रमण गौतम देव मनुष्यहरू भन्दा श्रेष्ठ नै हुनुहुन्छ ।
ब्राह्मणहरूले जुन पाँच-धर्म पुण्य गर्न र कुशल आराधनाका निम्नि प्रज्ञा-
पन गरेका छन् त्यसमा पनि अभिवृद्धि गर्न अवैर र अद्वेषचित्त
सहायक सिद्ध हुने कुरा वहाँले बताउनु हुनुहुन्छ ।”

यति कुरा सुनी जानुश्रोणी ब्राह्मण निक्खर सेतो अश्वरथबाट
ओऽर्ही उत्तरासङ्ग एकांश गरी, जहाँ भगवान् हुनुहुन्थ्यो त्यतैतिर फर्की,
हातजोडी, नमस्कार गरी, प्रफुल्लित भई निम्न वाक्य प्रकाश गरे :—

“प्रसेजित कोशल राजाको लाभ हो ! राजा प्रसेनजित कोश-
लको सुलाभ हो !! जसको राज्यमा तथागत सम्यक् सम्बुद्ध बस्नु
भएको छ !”

×

×

×

सूत्र : —

आयुष्मान् आनन्दलाई निम्तो

यस्तो मैले सुनेः । —

एक समय आयुष्मान् आनन्द भगवान् परिनिर्वाण भएको

१. दी. नि. सुभसुत्तं ।

केही दिन पछि श्रावस्तीस्थित अनाथपिण्डिक महाजनको जेतवन निहारमा बस्नु भएको थियो ।

त्यस बखत शुभ माणव तोदेय्यपुत्र कुनै कामले श्रावस्ती नगरमा बसेका थिए । अनि शुभ माणव तोदेय्यपुत्रले एक माणवलाई बोलाई यसो भने :—

“हे माणव ! तिमी यहाँ आऊ । तिमी जहाँ श्रमण आनन्द हुनुहुन्थ्य त्यहाँ गई, श्रमण आनन्दलाई मेरो वचनले क्षेमकुशल तथा संचो छ छैन सोध—‘शुभ माणव तोदेय्यपुत्र, तपाइ आनन्दलाई सँचो विसँचो छ छैन भनी सोद्द छ’ भन । यति सोधिसके पछि यो पनि निवेदन गर कि—अनुकम्पा राखी ‘तपाइ आनन्द शुभ माणव तोदेय्यपुत्रको निवासस्थानमा पाल्नु भए बेश हुन्थ्यो ।’”

“हवस्” भनी सो माणव, शुभ माणव तोदेय्यपुत्रलाई प्रत्युत्तर दिई जहाँ आयुष्मान् आनन्द हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ गई आयुष्मान् आनन्दलाई सम्मोदन गरे । सम्मोदनीय कुराकानी सिद्धिए पछि एक छेउमा बसे । अनि उनले आयुष्मान् आनन्दलाई यस्तो निवेदन गरे :—

“शुभ माणव तोदेय्यपुत्रले तपाइ आनन्दको क्षेमकुशल तथा सँचो विसँचोको कुरा सोधी यसो पनि निवेदन गरेका छन् कि—‘अनुकम्पा राखी तपाइ आनन्द शुभ माणव तोदेय्यपुत्रको निवासस्थानमा पाल्नु भए बेश हुने थियो ।’”

यसरी निवेदन गर्दा आयुष्मान् आनन्दले सो माणवलाई यसो

भन्नु भयो—“हे पुरुष ! आज मैले औषधि पिएको छु, आज उचित समय छैन । उचित समय हेरी भोलि पनि आउन सक्छु ।”

“हवस्” भनी सो माणव आयुष्मान् आनन्दको कुरा सुनी आस-नबाट उठेर जहाँ शुभ माणव तोदेय्यपुत्र थिए त्यहाँ गए । अनि आयुष्मान् आनन्दले भन्नु भएको कुरा जम्मै बताए । भोलि पाल्नु हुनको निमित्त आयुष्मान् आनन्दले स्वीकृति दिनु भएको कुरा पनि अवगत गराए ।

आयुष्मान् आनन्द त्यो रात द्वितिसके पछि भोलिपल्ट, पूर्वाण्ह समयमा चीवर-वस्त्र लगाई, पात्र-चीवर ग्रहण गरी चेतक भिक्षु सहित अरु भिक्षुहरू पछाडि लगाई जहाँ शुभ माणव तोदेय्यपुत्रको निवास-स्थान हो त्यहाँ गई, बिच्छियाइ राखेको आसनमा बस्नु भयो ।

आयुष्मान् आनन्दसँग शुभ माणवको प्रश्न

शुभ माणव तोदेय्यपुत्र आयुष्मान् आनन्दकहाँ आई सम्मोदन तथा कुशलवार्ता गरिसके पछि एक छेउमा बसे । एक छेउमा बसेका शुभ माणव तोदेय्यपुत्रले आयुष्मान् आनन्दसँग निम्न कुराहरू सोधे :—

“दीर्घकालसम्म तपाइ आनन्द भगवान्‌को सेवक हुनुहुन्थ्यो, भगवान् गौतमको साथमै बस्नु भएको थियो । तपाइलाई थाहा हुनुपर्छ कि भगवान् गौतम कुनचाहीं धर्मको वर्णवादी हुनुहुन्थ्यो, कुनचाहीं धर्म जनतालाई ग्रहण गर्न लगाउनु हुन्थ्यो र कुनचाहीं धर्ममा जनताल ई राख्नु हुन्थ्यो वा प्रतिष्ठित गराउनु हुन्थ्यो ?”

तीन धर्मस्कन्ध

‘हे माणव ! तीन धर्मस्कन्ध^१को भगवान् वर्णवादी हुनुहुन्थ्यो । यही धर्म जनतालाई ग्रहण गर्न लगाउनु हुन्थ्यो र त्यसैमा जनतालाई राख्नु हुन्थ्यो वा प्रतिष्ठित गराउनु हुन्थ्यो । कुनचाहीं तीन भने—(१) आर्य-शीलस्कन्ध, (२) आर्य-समाधिस्कन्ध र (३) आर्य-प्रज्ञास्कन्ध । यिनै तीन धर्मस्कन्धको भगवान् गौतम वर्णवादी हुनुहुन्थ्यो, यही धर्म जनतालाई ग्रहण गर्न लगाउनु हुन्थ्यो र यसै धर्ममा जनतालाई राख्नु हुन्थ्यो वा प्रतिष्ठित गराउनु हुन्थ्यो ।’

१—आर्य-शीलस्कन्ध

‘कुनचाहीं त्यो आर्य (उत्तम) शीलस्कन्ध हो जसको भगवान् गौतम वर्णवादी हुनुहुन्थ्यो ? ...’

‘हे माणव ! यहाँ तथागत अरहत् सम्यक् सम्बुद्ध लोकमा जन्मिनु हुन्छ । वहाँले देवसहित^२० मनुष्यहरूलाई स्वयं अभिज्ञान साक्षात्कार गरी धर्मोपदेश गर्नु हुन्छ । वहाँले आदि-मध्य-अवशान कल्पाण हुने ... परिशुद्ध ब्रह्मचर्य प्रकाश गर्नु हुन्छ । गृहपति वा गृहपतिपुत्र वा अरु कुनै कुलमा जन्म हुनेले सो धर्म श्रवण गर्छ । धर्म सुनेर उसको मनमा श्रद्धा उत्पन्न हुन्छ । श्रद्धा प्रतिलाभ गरेपछि उसले मनमा यस्तो

१. उपनिषद्मा — ‘त्रयो धर्मस्कन्धा यज्ञोऽध्ययनं दानमिति’ ।

२. हेर पृष्ठ १६४ मा ।

विचार गर्छ कि—‘घरवास बाधापूर्ण छ, प्रवजित हुनु खुला आकाशा जस्तो छ। घरमाबसी एकदम शंख जस्तै सफा भई परिषूर्ण, परिशुद्ध गरी ब्रह्मचर्य पालन गर्न सम्भव हुँदैन। अतः म केश दाही क्षौरगरी घर-बार छाडी कषायबस्त्र धारणगरी प्रवजित हुन पन्यो।’ पछि सो पुरुष, थोरै वा धेरै धोगसम्पत्ति त्यागी, धेरै वा थोरै ज्ञातिबन्धुहरू तथा घरबाट छाडी केश दाही क्षौरगरी, कषायबस्त्र धारणगरी प्रवजित हुन्छ। प्रवजित भइसकेपछि प्रातिमोक्ष^१ शील युक्तभइ, आचरण, गोचर (भिक्षामाग्ने क्षेत्र) सम्पन्नभई, अणुमात्र दोषसँग पनि भयदर्शीभई, शिक्षापद ग्रहणगरी, शिक्षापद राङ्गरी रक्षा (पालन) गरी बस्थ। शरीर र वचनले कुशल कार्यमा सम्पन्नभई, शुद्ध जीविकागरी, शील र सदाचार सम्पन्नभई, इन्द्रिय दमनगरी, स्मृतिवान तथा सन्तुष्ट भई बस्थ।

“हे माणव ! कसरी सो भिक्षु शीलसम्पन्न हुन्छ भने—

१—“यहाँ भिक्षु, प्राणीहिंसा त्यागी प्राणीहिंसाबाट अलग भई बस्थ। दण्डरहित, शस्त्ररहित, लज्जालु, दयालु तथा सबैप्राणी प्रति हितानुकम्पी भई बस्थ। यो पनि शील हो।

२—“चौरकर्म त्यागी चौरकर्मबाट अलगभई बस्थ। केवल कसैले दिएको वस्तु ग्रहण गर्छ, कसैले दिएको वस्तुको प्रतीक्षा गर्छ। यसरी पवित्रात्मा भई बस्थ। यो पनि शील हो।

१. भिक्षुहरूले पालन गर्नु पर्ने शिक्षानियम।

३— “अब्रह्मचर्यं त्यगी ब्रह्मचारी भई मैथुनकर्मबाट अलग भई बस्छ ।...

४— ‘मृषावादं त्यगी मृषावादबाट अलग भई बस्छ । सत्यवादी, सत्यकुरामा बसी तथा विश्वसनीय यथार्थ कुरा गर्छ ।...

५— “चुक्ली लगाउने बानी त्यागी चुक्ली लगाउने कुराबाट अलग भई बस्छ । यिनीहरूलाई भेदगर्न (छुट्ट्याउन) यताको कुरा सुनेर उता भन्न जाँदैन, तिनीहरूलाई भेदगर्न उताको कुरा सुनेर यता भन्न आउँदैन । भैश्मिन्न भएकालाई मिलाउँन, भेल मिलाप भएकालाई प्रोत्साहन गर्न; भेल मिलापमा आनन्दित हुने, भेल मिलापमा खुशी मान्ने र भेल मिलाप हुने कुरा गर्ने हुन्छ ।...

६— “पर्षवाचा (चित्तदुख्ने कुरा) त्यागी पर्षवाचाबाट अलग भई बस्छ । जुन वाचा निर्दोषपूर्ण, सुन्दा आनन्द लाग्ने, प्रेमीय हृदयज्ञम्, सबैलाई मन फर्ने र सबैले रुचाउने हो त्यस्तो वाचा बोल्दछ ।...

७— “सम्प्रलाप (व्यर्थ कुराकानी) वाचा त्यागी सम्प्रलाप वाचाबाट अलग भई बस्छ । कालवादी (समयोचित बोल्ने), भूतवादी (सत्य कुरा बोल्ने), अर्थवादी (सार्थक कुरा बोल्ने), धर्मवादी (धर्मको कुरा बोल्ने), विनयवादी (सदाचार नियमको कुरा बोल्ने), निधानवर्ति (मनमा राखिराख्न योग्य) कुरा गर्छ । उचितसमय विचारगरी, केलाई-केलाई सार्थक कुरा गर्छ ।...

- ८- ‘बीज र जीव नाशहुने कुराबाट टाढै बस्थ ।...
- ९- “रातपर्नु भन्दा अगाडि विकाल भोजनबाट विरत भई
एक छाक (दिनको) भोजन गर्दै ।...
- १०- “नाँच-गान बाजा तथा अन्य प्रदर्शन हेने कामबाट अलग
रहन्छ ।...
- ११- “माला-सुगन्ध-लेपन, धारण (अलंकार लगाउने) मण्डन
(राज्ञोगर्ने), विभूषणबाट अलग रहन्छ ।...
- १२- “उच्चासन, महासनबाट अलग रहन्छ ।...
- १३- “सून, चाँदी ग्रहण गर्ने कामबाट अलग रहन्छ ।...
- १४- “काँचो धान्यवर्ग ग्रहण गर्ने कामबाट अलग रहन्छ ।...
- १५- “काँचो मासु ग्रहण गर्ने कामबाट अलग रहन्छ ।...
- १६- “स्त्री, कुमारी ग्रहण गर्ने कामबाट अलग रहन्छ ।...
- १७- “दासी, दास ग्रहण गर्ने कामबाट अलग रहन्छ ।...
- १८- “भे डा, बाखा ग्रहण गर्ने कामबाट अलग रहन्छ ।...
- १९- “कुखुरा, सुगुर ग्रहण गर्ने कामबाट अलग रहन्छ ।...
- २०- “हात्ती, गाई, घोडा, घोडी ग्रहण गर्ने कामबाट अलग
रहन्छ ।...
- २१- “खेत, मालसामान ग्रहण गर्ने कामबाट अलग रहन्छ ।...
- २२- “दौत्य कामबाट अलग रहन्छ ।...
- २३- “क्रय विक्रयबाट अलग रहन्छ ।...

२४— “तराजु, ढक, माना-पाथोमा छल-कपट गर्ने कामबाट
अलग रहन्छ ।...

२५— ‘घूस लिने-दिने, छल-कपट गर्ने, छक्याउने, नकली सुन
चाँदी बनाउने कामबाट अलग रहन्छ ।...

२६— “छेदन (हात खुट्टा काटने), वध (माने, पिट्ने), बन्धन
(बाँधने), लुटने, डाँकामाने कामबाट अलग रहन्छ । यो पनि
शील नै हो ।

“हे माणव ! जस्तो कि— कुनै कुनै श्रमण ब्राह्मणहरू श्रद्धाले
दिएको भोजन खाई मिथ्यातरिकाले निम्न तिरश्रीन (हीन) विद्या-
द्वारा जीविका गर्न्छन् :—

“(१) शान्ति-स्वस्ति (कुनै देवस्थलमा गई मेरो यस्तो
यस्तो काम पूराहोस् भनी प्रार्थना गर्ने) कामबाट जीविका गर्न्छन्,
(२) प्रणिधान (सो प्रार्थना गरेको काम पूरा भएपछि गर्ने पूजा)
कर्मबाट जीविका गर्न्छन्, (३) भूत साधन गर्ने कामबाट जीविका
गर्न्छन्, (४) मन्त्र साधन गर्ने कामबाट जीविका गर्न्छन्, (५) मन्त्रद्वारा
पुरुषलाई नपुँसक बनाउने, नपुँसकलाई पुरुष बनाउने कामबाट...,
(६) गृहप्रतिष्ठान कर्म (घर बनाउनको लागि जगमा पूजा गर्ने
काम) बाट..., (७) बलीकर्म (जगमा बली चढाउने काम)
बाट..., (८) आचमनकर्म (पानी मुखमा लिई मुख शुद्धिगर्ने
काम) बाट..., (९) स्नानकर्म बाट,.... (१०) होमकर्म
बाट,... (११) वमनकर्म (औषधिद्वारा वमन गराउने काम)

बाट,... (१२) विरेचनकर्म बाट,... (१३) उर्ज्जविरेचनकर्म बाट,... (१४) अधोविरेचन कर्म बाट,... (१५) शिरविरेचनकर्म (कपाल दुख्नेलाई औषधि दिने काम) बाट,... (१६) कर्णतेल (कानमा हाल्ने तेल बनाइदिने काम) बाट,... (१७) आँखा सेकने काम (आँखामा सेक् लगाउने औषधि दिने काम) बाट,... (१८) नस दिने कामबाट,... (१९) गाजल दिने कामबाट,... (२०) प्रत्यक्षज्ञ (औषधिको गाजल) दिने कामबाट,... (२१) छुरा द्वारा औषधिगर्ने कामबाट,... (२२) छुरा र कैचीले औषधि गर्ने कामबाट,... (२३) बालचिकित्सा बाट,... (२४) जरी बुटीको औषधि दिनेकाम बाट, (२५) लागू छुट्ने औषधि दिने कामबाट जीविका गर्नन् । यस किसिमका तिरश्वीन विद्याले युक्त मिथ्याजीविकाबाट अलग भएको हुन्छ । हे माणव ! जुन श्रमण ब्राह्मणहरू उपर्युक्त प्रकारले जीविका गर्नन् त्यस्तो प्रकारले सो भिक्षुले जीविका गर्दैन । यो पनि शील नै हो ।

“यसरी शील सम्पन्न हुने सो भिक्षुले शील-सदाचारबारे कसैबाट र कुनैबाट पनि भय देख्दैन अर्थात् शील-सदाचारबारे कसैले केही भङ्गान् कि भन्ने भनमा भय हुँदैन । जस्तो कि — मूर्धाभिषिक्त क्षत्री राजाले सबै शत्रुमाथि विजय गरेपछि पुनः शत्रुबाट हुने कुनै पनि भय देख्दैन, त्यस्तै सो विक्षुले पनि शील-सदाचार बारे कतैबाट पनि भय देख्दैन । सो भिक्षु यस्तो आर्य उत्तम शील सम्पन्न भई आफ्नो अभ्यन्तर-मा अनवदय सुखको स्वानुभव गर्न । हे माणव ! यस किसिमले शील-

सम्पन्न हुन्थ्ये । यही नै त्यो शीलस्कन्ध हो जसको भगवान् वर्णवादी हुनुहुन्थ्यो । यही शील जनतालाई ग्रहणगर्न लगाउनु हुन्थ्यो र यसै शीलमा जनतालाई राख्नु हुन्थ्यो वा प्रतिष्ठित गराउनु हुन्थ्यो । यो भन्दा अङ अरु बढी गर्नु पर्नेछन् ।”

“भो आनन्द., आश्चर्य ! अद्भुत !! सोही आर्य-शीलस्कन्ध परिपूर्ण छ, अपरिपूर्ण छैन । यस्तो परिपूर्ण आर्य-शीलस्कन्ध यहाँ भन्दा बाहिर अरु श्रमण ब्राह्मणहरूकहाँ म देखिदन । यदि यस्तो परिपूर्ण आर्य-शीलस्कन्ध यहाँ भन्दा बाहिरका अरु श्रमण ब्राह्मणहरूले आफुमा देखेका भए उनीहरू यत्तिमै सन्तुष्ट हुने थिए र यसो भन्ने थिए—‘यत्तिले नै पर्याप्त छ, यत्तिले नै भरिपूर्णछ । श्रमणत्वको निमित्त पनि यत्तिकैले पुराछ, यो भन्दा बढता अरु गर्नु पर्ने केही छैन ।’ तर तपाइ आनन्द ‘यो भन्दा अङ अरु बढी गर्नु पर्ने छन्’ भनी भन्नु हुन्छ ।”

२—आर्य समाधिस्कन्ध

“भो आनन्द ! कुनचाहिं त्यो आर्य समाधिस्कन्ध हो जसको भगवान् गौतम वर्णवादी हुनुहुन्थ्यो ? ...”

इन्द्रियसंयम — “हे माणव ! कसरी भिक्षु इन्द्रिय वशमा राखदछ भने — ‘यहाँ भिक्षु, चक्षुले रूप देखेर निमित्तग्राही (आकार प्रकार हेरी, रात्रो नराम्रो भनी आसक्त हुने) हुँदैन, न अनुव्यञ्जनग्राही (आसक्त भई अङ्गप्रत्यङ्ग, हाउ-भाउ हेने) हुन्छ । जुन चक्षुरिन्द्रिय

असंयमी हुँदा मनमा पाप र क्लेश उत्पन्न हुन्छ, त्यसको निवारणको लागि चक्षुरिन्द्रिय संयम गर्छ । श्रोतले शब्दसुनी निमित्तग्राही हुँदैन, न अनुव्यञ्जनग्राही हुन्छ । जुन श्रोतेन्द्रिय असंयमी हुँदा मनमा पाप र क्लेश उत्पन्न हुन्छ, त्यसको निवारणको लागि श्रोतेन्द्रिय संयम गर्छ । ग्राणले गन्ध लिई निमित्तग्राही हुँदैन, न अनुव्यञ्जनग्राही हुन्छ । जुन घ्राणेन्द्रिय असंयमी हुँदा मनमा पाप र क्लेश उत्पन्न हुन्छ, त्यसको निवारणको लागि घ्राणेन्द्रिय संयम गर्छ । जिह्वाले रसास्वाद गरी निमित्तग्राही हुँदैन, न अनुव्यञ्जनग्राही हुन्छ । जुन जिह्वेन्द्रिय असंयमी हुँदा मनमा पाप र क्लेश उत्पन्न हुन्छ, त्यसको निवारणको लागि जिह्वेन्द्रिय संयम गर्छ । कायले स्पर्शगरी निमित्तग्राही हुँदैन, न अनुव्यञ्जनग्राही हुन्छ । जुन कायेन्द्रिय असंयमी हुँदा मनमा पाप र क्लेश उत्पन्न हुन्छ, त्यसको निवारणको लागि कायेन्द्रिय संयम गर्छ । मनले मनको विषय जानी निमित्तग्राही हुँदैन, न अनुव्यञ्जनग्राही हुन्छ । जुन मनेन्द्रिय असंयमी हुँदा मनमा पाप र क्लेश उत्पन्न हुन्छ, त्यसको निवारणको लागि मनेन्द्रिय संयम गर्छ ।' यस किमिससँग इन्द्रिय संयमले युक्तभई आफ्नो अभ्यन्तर हृदयले शान्ति-मुख अनुभव गर्छ । यसरी सो भिक्षुले इन्द्रियसंयम गर्छ ।

सम्प्रजन्यज्ञान— 'हे माणव ! कसरी भिक्षु, मृति-सम्प्रजन्य ज्ञान (आफ्नो सन्ततिमा सचेत र जागरूक मई बस्ने) ले युक्तभई बस्दछ भने— 'यहाँ भिक्षु, जाँदा र आउँदा सचेत भई होस-राखी हिडछ, अगाडि र यता उता हेर्दा सचेत भई होसराखी हेर्छ,

हात खुट्टा खुम्च्याउँदा र पसारदा सचेतभई होसराखी चलाउँछ,
सझाउनि^१ पात्र-चीवर धारणगर्दा सचेत भई होसराखी लगाउँछ,
खाँदा र पिउँदा, चाटेर खाँदा सचेत भई होसराखी खान्छ, हिंडदा,
उठदा, बस्दा, सुतदा, ब्यूफिरहँदा, कुरागर्दा र चुपलागेर बस्दा सचेत भई
होसराखी बस्छ ।' यसरी भिक्षु स्मृति-सम्प्रजन्य ज्ञानले युक्त भई
बस्छ ।

सन्तोषी—‘हे माणव ! कसरी भिक्षु, सन्तुष्ट भएको हुन्छ
भने—‘यहाँ भिक्षु, पेट भर्ने जति भोजनले र शरीर ढाक्न पुग्नेजति
चीवर वस्त्रले सन्तुष्ट हुन्छ । जहाँ जहाँ जान्छ आफ्नो सबै परिष्कार-
हरू^२ लिएर जान्छ । जस्तो कि चराचुरुङ्गी उडेर जाँदा आफ्नो पखेटा-
को साथ उडेर जान्छ त्यस्तैगरी भिक्षु पनि जहाँ जहाँ जान्छ आफ्नो सबै
परिष्कारहरू लिएर जान्छ ।’ यसरी सो भिक्षु सन्तोषी हुन्छ ।

“हे माणव ! अनि सो भिक्षु,— यी आर्य-शीलस्कन्धले,
आर्य-इन्द्रिय संयमले, आर्य-स्मृति-सम्प्रजन्य ज्ञानले र आर्य-सन्तुष्टताले
युक्तभई,— एकान्त निर्जन शयनासनमा (सुतने बस्ने ठाउँभएको
स्थानमा) बस्छ । जङ्गल, रुखमुनी, पर्वत, कन्दरा (पानीको छरना
भएका ठाउँ), पहाडी-गुफा, श्मसान, जङ्गलको बाटो, खुलाठाउँ र
पराले छाप्रोमा पनि बस्छ । शिक्षाटन सिद्धिएपछि, भोजनोपरान्त उ

१. भिक्षुहरूले लाउने दोबर कपडाको चीवर-वस्त्र

२. तीन चीवर, भिक्षा-पात्र, सियो, धागो, कमरपेटी र पानीछाने ।

शारीरलाई सीधाराखी, पलेटीमारी, मुख अगाडि स्मृति^३ राखी बस्छ ।

पञ्चनीवरण — “(१) अभिध्या हटाई, अनभिध्याभावले युक्त भई, अभिध्याबाट चित्त परिशुद्धगरी बस्छ । (२) व्यापाद (द्वेषभाव) हटाई, अव्यापाद भावले युक्तभई, व्यापादबाट चित्त परिशुद्धगरी बस्छ । (३) थीनमिदू अर्थात् शारीरिक मानसिक आलस्यपन-हटाई, जाग्रत भई आलोकसंज्ञी^४ तथा स्मृति / होस) लाई थातमा राखी, आलस्यपनबाट चित्त परिशुद्ध गरी बस्छ । (४) उद्भव कुकुच्च अर्थात् शारीरिक र मानसिक अस्थिर र अशान्तपन-पनलाई बढाई आफ्नो अध्यन्तरलाई परमशान्त गरी, शारीरिक तथा मानसिक अस्थिर-अशान्तपनबाट चित्त परिशुद्ध गरी बस्छ । (५) विचिकिच्छा अर्थात् शंका-उपशंका हटाई, निःशंकी भई, शंकाबाट चित्त परिशुद्धगरी बस्छ ।

पाँच दृष्टान्त

१— “हे माणव ! जस्तो कि — कुनै पुरुषले कर्जालिई काममा लगाउँछ । उसको काम सफल हुन्छ । उसले लिएको कर्जा चुक्तागरी दिन्छ । दार-भरणको निमित्त अरू धन पनि बचेको हुन्छ । अनि उसको मनमा यस्तो हुन्छ कि— ‘अघि मैले कर्जा लिएको थिएँ । अब मेरो

१. श्वास-प्रश्वासमा होसराख्नु अर्थात् जानिकन श्वास-प्रश्वास गर्नु ।

२. उज्यालोपन देखिने एकप्रकारको ध्यान ।

काम सफल भयो । लिएको कर्जा पनि चुक्तागरी भइसको । दार-भरणको लागि मसँग अरू धन पनि बचेको छ ।' यस्तो विचार गर्दा उसको मनमा अपार प्रीति र प्रामोद्य उत्पन्न हुन्छ ।

२- 'हे माणव ! जस्तो कि— बिरामी भएको, रोगले सारै पीडितभई दुःखी भएको; भात पनि खान नसक्ने, बल पनि नभएको कुनै पुरुषको रोग निको भइसकेपछि, भात पनि खान सक्ने र शरीरमा बल पनि भइसकेपछि, उसको मनमा यस्तो हुन्छ कि— 'अघि म रोगी थिएँ, रोगले सारै पीडित थिएँ, भात पनि खान सकिन्नथै, शरीरमा बल पनि थिएन । अब मेरो रोग निको भइसक्यो, भात पनि खान सक्ने, शरीरमा बल पनि भयो ।' यस्तो विचार गर्दा उसको मनमा अपार प्रीति र प्रामोद्य उत्पन्न हुन्छ ।

३- 'हे माणव ! जस्तो कि— जेलमा परेको कुनै पुरुष, पछि शरीरको कुनै हानी-नोक्सानी विना, धन-जनको नोक्सानी विना, सकुशल जेलबाट मुक्त हुँदा उसको मनमा यस्तो लाग्छ— 'अघि म जेलमा थुनिएको थिएँ, अब म त्यस जेलबाट शरीरको कुनै हानी-नोक्सानी विना, ... सकुशल जेलबाट मुक्त भएँ ।' यस्तो विचार गर्दा उसको मनमा अपार प्रीति र प्रामोद्य उत्पन्न हुन्छ ।

४- 'हे माणव ! जस्तो कि— दास भएको, स्वाधिन न भएको, पराधीन भई आफुखुसी कहीं जान नपाउने कुनै पुरुष, केही दिन पछि त्यस दासत्वबाट मुक्तभई स्वाधीन हुन्छ, आफुखुसी जहाँ

पनि जान सकदा उसको मनमा यस्तो लाग्छ— ‘अधि म दासत्वमा थिएँ, पराधीन थिएँ, आफुखुसी कहीं जान सकिदनथे । अब म दासत्वबाट मुक्त भएँ, स्वाधीन भएँ, आफुखुसी जहाँ पनि जान सक्छु ।’ यस्तो विचारगदा उसको मनमा अपार प्रीति र प्रामोदय उत्पन्न हुन्छ ।

५— “हे भारद्वाज ! जस्तो कि— कुनै पुरुष धनसम्पत्तिलिई मरुभूमिको लामो बाटोमा गइरहेको हुन्छ— जहाँ खान पिउन केही पनि पाइँदैन, जहाँ अनेक प्रकारको भय हुन्छ । पछि उ मरुभूमिबाट सकुशल पारगरी, क्षेम तथा भय नभएको गाउँघरमा आइपुगदा उसको मनमा यस्तो लाग्छ— ‘अधि म धनसम्पत्तिलिई मरुभूमिको लामोबाटो-बाट आइरहेको थिएँ... अब म मरुभूमिको बाटो पार गरि सकें, क्षेम तथा भय नभएको गाउँघरमा आइपुगिसकें ।’ यस्तो विचारगदा उसको मनमा अपार प्रीति र प्रामोदय उत्पन्न हुन्छ ।

‘हे माणव ! त्यस्तैगरी सो भिक्षुले पनि— पाँचनीवरण-लाई— कर्जाबाट, रोगबाट, जेलबाट, दासत्वबाट र मरुभूमिबाट पार गरे छै, पाँच नीवरणबाट आफुलाई मुक्त भएको देख्छ । आफुमा पाँच नीवरण नभएको पाउँदा उसको मनमा अपार प्रीति तथा प्रामोदय उत्पन्न हुन्छ । प्रीति-चित्त भएपछि शरीर प्रशब्द (शान्त) हुन्छ, शरीर प्रशब्द भएपछि सुखानुभव हुन्छ, शान्त तथा सुखी भएको चित्त समाधिष्ठ हुन्छ ।

प्रथम ध्यान— “अनि सो भिक्षु, कामदिष्यबाट अलगभई,

वितर्क-विचार सहित, एकान्त वासबाट प्राप्त प्रीति र सुखलेयुक्त प्रथम-ध्यान प्राप्तगरी बस्त्र । अनि उसको शरीरजम्मै एकान्तवासबाट प्राप्त प्रीति र सुखले स्नेहित हुन्छ, व्याप्त हुन्छ, परिपूर्ण हुन्छ र सबैतिर स्पर्शित हुन्छ । उसको कुनै पनि शरीरको भाग एकान्तवासबाट प्राप्त प्रीति र सुखले स्पर्श नभएको हुँदैन ।

दृष्टान्त—“हे माणव! जस्तो कि— कुनै नाउ वा उसको अन्ते-वासीले काँसको भाँडामा स्नानचूर्ण राखी, पानीले अलि-अलिगरी भिजाउँछ । उसले स्नानचूर्ण अलि-अलि भिजाउँदै मुछै, भाँडाबाट बाहिर नपोखी सम्पूर्णरूपले भिजाउँछ र एक पिण्ड पार्छ । त्यस्तैगरी सो भिक्षुको शरीरजम्मै, एकान्तवासबाट प्राप्त प्रीति र सुखले स्नेहित हुन्छ, व्याप्त हुन्छ, परिपूर्ण हुन्छ र सबैतिर स्पर्शित हुन्छ । उसको शरीरको कुनै पनि भाग एकान्तवासबाट प्राप्त प्रीति र सुखले स्पर्श नभएको हुँदैन । जो भिक्षु, कामविषयबाट अलग भई, … एकान्तवास-बाट प्राप्त प्रिती र सुखले युक्त भएको प्रथम-ध्यानमा बस्त्र, जसको जम्मै शरीर, एकान्तजन्य प्रीति र सुखले स्नेहित हुन्छ, … स्पर्शित हुन्छ र जसको कुनै पनि शरीरको भाग सो एकान्तजन्य प्रीति र सुखले स्पर्श नभएको हुँदैन — यो पनि समाधि नै हो ।

द्वितीय-ध्यान—“फेरि हे माणव ! सो भिक्षु, वितर्क-विचार-लाई उपशान्तगरी, वितर्क-विचार रहित, अभ्यन्तर सम्प्रसाद र एकाग्र चित्तले युक्त, समाधिज प्रीति र सुखले युक्त द्वितीय-ध्यान प्राप्तगरी बस्त्र । अनि उसको शरीर जम्मै समाधिज प्रीति र सुखले स्नेहित

हुन्छ, व्याप्त हुन्छ, परिपूर्ण हुन्छ र सबैतिर स्पर्शित हुन्छ । उसको कुनै पनि शरीरको भाग समाधिज प्रीति र सुखले स्पर्श नभएको हुँदैन ।

दृष्टान्त— “हे माणव ! जस्तो कि — माझमा मूल भएको कुनै गम्भीर जलाशय छ । त्यसको पूर्व, पश्चिम, दक्षिण र उत्तरबाट पानी आउने स्रोत नभएको, किन्तु सोही नै जलाशयको (भित्र भएको) मूलबाट शीतल पानीको स्रोतधार फुटी, माथि आई जलाशय जम्मै स्नेहित हुन्छ, व्याप्त हुन्छ, परिपूर्ण हुन्छ, र सबैतिर पानीको स्रोतधारले स्पर्शित हुन्छ । जलाशयको कुनै पनि भाग पानीको स्रोतधारले स्पर्श नभएको हुँदैन । त्यस्तैगरी सो भिक्षुको शरीरजम्मै समाधिज प्रीति र सुखले स्नेहित हुन्छ, … स्पर्शित हुन्छ । उसको शरीरको कुनै पनि भाग समाधिज प्रीति र सुखले स्पर्श नभएको हुँदैन । जो भिक्षु वितर्क-विचारलाई उपशान्तगरी, वितर्क विचार रहित, … समाधिज प्रीति र सुखले युक्त द्वितीय-ध्यानमा बस्छ, जस्को जम्मै शरीर, समाधिज प्रीति र सुखले स्नेहित हुन्छ, … स्पर्शित हुन्छ र जसको कुनै पनि शरीरको भाग सो समाधिज प्रीति र सुखले स्पर्श नभएको हुँदैन, यो पनि समाधि नै हो ।

तृतीय-ध्यान— ‘फेरि हे माणव ! सो भिक्षु, प्रीति पनि त्यागी, स्मृति-सम्प्रजन्य शारीरिक सुखानुभवगरी, उपेक्षी भई, आर्यहरू-द्वारा ‘उपेक्षी स्मृतिवान् सुखविहारी’ भनिने तृतीय ध्यान प्राप्त गरी बस्छ । अनि उसको शरीर जम्मै नैष्ठ्रीतिक सुखले स्नेहित हुन्छ, व्याप्त हुन्छ, परिपूर्ण हुन्छ र सबैतिर स्पर्शित हुन्छ । उसको कुनैपनि शरीरको भाग नैष्ठ्रीतिक सुखले स्पर्श नभएको हुँदैन ।

दृष्टान्त— “हे माणव ! जस्तो कि— उत्पल समुदाय, पझ्म समुदाय, पुण्डरिक समुदाय अथवा कुनै उत्पल, पञ्च पुण्डरिक पानीमा उत्पन्न भई, पानीमै वृद्धि भइरहेको नालको टुप्पोमा पनि, फेदमा पनि, बीचमा पनि शीतल पानीले स्नेहित हुन्छ, … स्पर्शित हुन्छ । नालको कुनै प्रनि भाग पानीले स्पर्श नभएको हुँदैन । त्यस्तैगरी सो भिक्षुको शरीरजम्मै नैष्ठ्रीतिक सुखले स्नेहित हुन्छ, … स्पर्शित हुन्छ । उसको शरीरको कुनै पनि भाग नैष्ठ्रीतिक सुखले स्पर्श नभएको हुँदैन । जो भिक्षु प्रीति पनि त्यागी, स्मृति-सम्प्रजन्य शारीरिक सुखानुभवगरी उपेक्षी भई, … तृतीय-ध्यान प्राप्तगरी बस्छ, जसको जम्मै शरीर, नैष्ठ्रीतिक सुखले स्नेहित हुन्छ, … स्पर्शित हुन्छ र जसको कुनै पनि शरीरको भाग सो नैष्ठ्रीतिक सुखले स्पर्श नभएको हुँदैन,— यो पनि समाधि नै हो ।

चतुर्थ-ध्यान— “फेरि हे माणव ! सो भिक्षु, सुखलाई पनि त्यागी, दुःखलाई पनि त्यागी, पहिले तै सौमनस्य (मानसिक सुख), दौर्मनस्य (मानसिक दुःख) को अन्तगरी; सुख-दुःख न भएको उपेक्षा-स्मृति परिशुद्धगरी चतुर्थ-ध्यान प्राप्तगरी बस्छ । अनि उ यही शरीरमै परिशुद्ध, ज्योतिर्मय चित्त फैलाई बस्छ । उसको कुनै पनि भाग शरीरको परिशुद्ध तथा ज्योतिर्मय चित्तले स्पर्श नभएको हुँदैन ।

दृष्टान्त— “हे माणव ! जस्तो कि— कुनै पुरुष सेतो कपडाले आफ्नो शरीर जम्मै शीरदेखि ढाकेर बस्दा उसको शरीरका कुनै पनि भाग नढाकिएको हुँदैन, त्यस्तैगरी सो भिक्षु, सुखलाई पनि त्यागी,

दुःखलाई पनि त्यागी, ... चतुर्थध्यान प्राप्तगरी बस्छ । उ यही शरीरमै परिशुद्ध ज्योतिर्मय चित्त फैलाई बस्छ । उसको कुनै पनि शरीरको भाग फरिशुद्ध तथा ज्योतिर्मय चित्ताले स्पर्श नभएको हुँदैन । जो भिक्षु, सुखलाई पनि त्यागी, दुःखलाई पनि त्यागी, ... चतुर्थध्यानमा बस्छ, जो यही शरीरमै परिशुद्ध, ज्योतिर्मय चित्त फैलाई बस्छ, जसको शरीरको कुनै पनि भाग परिशुद्ध तथा ज्योतिर्मय चित्ताले स्पर्श नभएको हुँदैन, — यो पनि समाधि नै हो ।

“हे माणव ! यही नै सो आर्य-समाधिस्कन्ध हो जसको भगवान् वर्णवादी हुनुहुन्थ्यो । यही समाधि जनतालाई ग्रहण गर्न लगाउनु हुन्थ्यो र यसै समाधिमा जनतालाई राख्नु हुन्थ्यो वा प्रतिष्ठित गराउनु हुन्थ्यो । यो भन्दा अझ अरु बढी गर्नु पर्ने छन् ।”

“भो आनन्द, आश्रव्य ! अद्भुत !! सोही आर्य-समाधि-स्कन्ध परिपूर्ण छ, अपरिपूर्ण छैन । यस्तो परिपूर्ण आर्य-समाधि-स्कन्ध यहाँभन्दा बाहिर अरु श्रमण ब्राह्मणहरू कहाँ म देखिदन । यदि यति परिपूर्ण आर्य-समाधिस्कन्ध यहाँभन्दा बाहिरका अरु श्रमण ब्राह्मणहरूले आफुमा देखेका भए उनीहरू यत्तिकैले सन्तुष्ट हुने थिए र यसो भन्ने थिए — ‘यत्तिकैले पर्याप्त छ, यत्तिकैले भरिपूर्ण छ । श्रमणत्वको निमित्त पनि यत्तिकैले पुग्छ, यो भन्दा बढता अरु गर्नु पर्ने केही छैन ।’ तर तपाइ आनन्द ‘यो भन्दा अझ अरु बढी गर्नु पर्ने छन्’ भनी भन्नु हुन्छ ।

३—आर्य-प्रज्ञास्कन्ध

“भो आनन्द ! कुनचाहि त्यो आर्य प्रज्ञास्कन्ध हो जसको अगवान् गौतम वर्णवादी हुनुहुन्थ्यो, जो जनतालाई ग्रहण गर्न लगाउनु हुन्थ्यो र जसमा जनतालाई राख्नु हुन्थ्यो वा प्रतिष्ठित गराउनु हुन्थ्यो ?”

१—चित्तज्ञान— ‘हे माणव ! सोही भिक्षु उपरोक्त आकारले समाहित चित्त, परिशुद्ध चित्त, ज्योतिर्मय चित्त, मलरहित चित्त, व्य्लेशरहित चित्त, मृदुचित्त, कर्मप्यचित्त र निश्चलचित्त भएपछि ज्ञान-दर्शनको लागि चित्त अघि बढाउँछ, चित्त नमाउँछ । त्यस बखत उसले यस्तो कुरा थाहा पाउँछ— ‘यो मेरो शारीरिकरूप भौतिक चारमहाभूतहरू (पृथ्वी, आप, तेज, वायु) बाट बनेको, आमा बाबुको कारणले भएको, खाद्यपदार्थले संवर्धन भएको, बालककालमा छेदन-परिमार्जन-भेदन-विघ्वंशन तथा अनित्य स्वभाव भएको, यसै शरीरमा यो विज्ञान (चित्त) बसेको छ, यसैमा प्रतिबद्ध छ ।’

टृष्णान्त — “हे माणव ! जस्तो कि अष्टांशगरी राज्ञरी कुँदेको, सफा-निर्मल-चमकदार, मैलो नभएको, सर्वप्रकारबाट सम्पन्न भएको शुभ्रजातको वैदूर्य मणिमा, नीलो वा पहेलो, सेतो वा पाण्डुरङ्गको धागो राखी,— त्यसलाई अँखा हुँने पुरुषले हातमा राखी चारैतरबाट हेर्दा उसले— यो यस्तो हो भनी थाहा पाउँछ; यस्तैगरी सो भिक्षुले— ‘यो मेरो शारीरिकरूप भौतिक चार महाभूतबाट बनेको, … अनित्य

स्वभाव भएको यसै शरीरमा यो विज्ञान (चित्त) बसेको छ, यसैमा प्रतिबद्ध छ' भनी देख्छ, हेर्छ । जो उपरोक्त आकारले हेरिन्छ— यो पनि प्रज्ञा नै हो ।

२— मनोमय-ज्ञान—“सो भिक्षुले उपरोक्त आकारले समाहित चित्त, … निश्चलचित्त भएपछि मनोमय-काय निर्माणको लागि चित्त अधि बढाउँछ, चित्त नमाउँछ । उसले यो शरीरबाट अलगै अर्कै अङ्गः प्रत्यङ्गः युक्त, पूर्ण इन्द्रिय सहित मनोमय भौतिक रूप निर्माण गर्छ ।

दृष्टान्त—“जस्तो कि— इषिका (डाँठ) बाट मुञ्ज (बोका) निकाल्छ । अनि उसलाई थाहा हुन्छ कि— ‘यो मुञ्ज हो, यो इषिका हो । भिन्नै मुञ्ज हो, भिन्नै इषिका हो । इषिकाबाटै मुञ्ज निकालिएको हो ।

अथवा —

“जस्तो कि— कुनै पुरुषले तरवार मियानबाटै निकाल्छ । अनि उसलाई यो थाहा हुन्छ कि— ‘यो तरवार हो, यो मियान हो । तरवार भिन्नै हो, मियान भिन्नै हो । मियानबाटै तरवार निकालिएको हो ।’

अथवा —

“जस्तो कि— कुनै पुरुषले पेटारीबाटै सर्प छिक्छ । अनि उसलाई यो थाहा हुन्छ कि— ‘यो सर्प हो, यो पेटारी हो । सर्प भिन्नै

हो, पेटारी भिन्न हो । पेटारीबाट सर्व छिकिएको हो ।' यस्तैगरी हे माणव ! सो भिक्षुले... यो शरीरबाट अलगै अङ्गप्रत्यङ्गयुक्त, पूर्ण इन्द्रिय सहित मनोमय भौतिकरूप निर्माण गर्छ । यसरी...मनोमय भौतिकरूप निर्माणगर्नु पनि प्रज्ञा नै हो ।

३- भृद्धिमय-ज्ञान —“सो भिक्षुले उपरोक्त आकारले समाहित चित्त ... निश्चलचित्त भएपछि विविध ऋद्धि प्राप्तिको लागि चित्त अधिक बढाउँछ, चित्त नमाउँछ । उसले अनेक प्रकारको भृद्धि प्राप्त गर्छ — एक भइकन पनि धेरै हुन्छ, धेरै भइकन पनि एक हुन्छ । प्रकट पनि हुन्छ, अन्तरधान पनि हुन्छ । आकाशमा हिडे क्षेत्र भित्ता, परखाल, पर्वतमा पनि तछोई वार-पार गर्छ । पानीमा डुबकी लगाए क्षेत्र पृथ्वीमा पनि डुब्छ, माथि पनि आउँछ । पृथ्वीमा हिडने क्षेत्र पानीमा पनि पानीले नभिजने गरी हिड्छ । त्यस्तो महातेजस्वी चन्द्र-सूर्यलाई पनि हातले परामर्श गर्छ, परिमार्जन गर्छ । ब्रह्मलोकसम्म पनि आफ्नो शरीरले बशमा राख्छ ।

दृष्टान्त —“हे माणव ! जस्तो कि—कुनै सिपालु कुमालेले वा उसका अन्तेवासीले राघ्ररी मुखेको माटोले जस्तो इच्छा हुन्छ त्यस्तो भाँडो बनाउँछ ।

अथवा —

“कुनै सिपालु दन्त (हस्ति दन्त) कारले वा उसको अन्तेवासीले राघ्ररी तयार पारिसकेको (हस्ति) दन्तलाई जस्तो किसिमको बनाउन मनलाग्छ त्यस्तै किसिमको (वस्तु) बनाउँछ ।

अथवा—

“कुनै सिपालु सुनारले वा उसको अन्तेवासीले राम्ररी परिशोधन गरेको सुनबाट जस्तो इच्छा हुन्छ त्यस्तै (गहना) बनाउँछ । यस्तै-गरी हे माणव ! सो भिक्षुले ... अनेक प्रकारको ऋद्धि प्राप्त गर्छ ... ब्रह्मलोकसम्म पनि आफ्नो शरीरले वशमा राख्छ । यसरी ... ब्रह्म-लोकसम्मलाई आफ्नो शरीरले वशमा राख्न सक्नु पनि प्रज्ञा नै हो ।

४- दिव्यश्रोत ज्ञान — “सो भिक्षुले उपरोक्त आकारले समाहित चित्त ... निश्चलचित्त भएपछि दिव्य-श्रोतधातु प्राप्तिका लागि चित्त अधि बढाउँछ, चित्त नमाउँछ । उसले अलौकिक विशुद्ध दिव्य-श्रोतधातुले देवताहरूको पनि, मनुष्यहरूको पनि—दुवै शब्द,—टाढाबाट पनि नजिकबाट पनि सुन्दछ ।

दृष्टान्त — “हे माणव ! जस्तो कि— कुनै पुरुष लामोबाटो गइरहेको बेलामा (कसैले बजाएको) भेरी-शब्द पनि, मृदङ्ग-शब्द पनि, शंख-शब्द पनि, प्रणवक-शब्द पनि, डमरू-शब्द पनि सुन्दछ । यी शब्दहरू सुनेर उसको मनमा यस्तो हुन्छ—‘यो भेरी-शब्द हो, ...यो प्रणवक-शब्द हो’ । यस्तैगरी, हे माणव ! सो भिक्षुले ... अलौकिक विशुद्ध दिव्य-श्रोतधातुले देवताहरूको पनि, मनुष्यहरूको पनि—दुवै शब्द—टाढाबाट पनि नजिकबाट पनि सुन्दछ । यसरी...सुन्नु पनि प्रज्ञा नै हो ।

५- परचित्त ज्ञान — “सो भिक्षुले उपरोक्त आकारले समाहित चित्त,... निश्चलचित्त भएपछि परचित्त-ज्ञान (अर्काको मनको कुरा

जानु) को लागि चित्त अघि बढाउँछ, चित्त नमाउँछ । उसले पर-सत्त्व र पर-पुद्गलको चित्तलाई आफ्नो चित्तले थाहा पाउँछ—रागसहित चित्त-लाई, राग सहित चित्त भनी थाहा पाउँछ; राग रहित चित्तलाई, राग रहित चित्त भनी थाहा पाउँछ, सदोष चित्तलाई, सदोष चित्त भनी थाहा पाउँछ; निर्दोष चित्तलाई, निर्दोष चित्त भनी थाहा पाउँछ; मोह सहित चित्तलाई, मोह सहित चित्त भनी थाहा पाउँछ; मोह रहित चित्तलाई, मोह रहित चित्त भनी थाहा पाउँछ; संक्षिप्त (सूक्ष्म) चित्तलाई, संक्षिप्त (सूक्ष्म) चित्त भनी थाहा पाउँछ; विक्षिप्त चित्तलाई, विक्षिप्त चित्त भनी थाहा पाउँछ; महत् (ठूलो) चित्तलाई, महत् चित्त भनी थाहा पाउँछ; अमहत् (स्थानो) चित्तलाई, अमहत् चित्त भनी थाहा पाउँछ; स-उत्तर चित्तलाई, स-उत्तर चित्त भनी थाहा पाउँछ; अनुत्तर चित्तलाई, अनुत्तर चित्त भनी थाहा पाउँछ; समाहित चित्तलाई, समाहित चित्त भनी थाहा पाउँछ; असमाहित चित्तलाई, असमाहित चित्त भनी थाहा पाउँछ; विमुक्त चित्तलाई, विमुक्त चित्त भनी थाहा पाउँछ; अविमुक्त चित्तलाई, अविमुक्त चित्त भनी थाहा पाउँछ ।

दृष्टान्त—‘हे माणव ! जसरी — कुनै नवकल पार्न पनें स्वभावका स्त्री, पुरुष वा युवा ऐनामा वा परिशुद्ध, निर्मल, स्वच्छ पानीको पात्रमा आफ्नो मुख हेर्दा; मैलो परेकोलाई मैलो परेको छ, सफाइ भने सफाइ भनी थाहा पाउँछ; यस्तैगरी सो निक्षुले ... पर-सत्त्व र पर-पुद्गलको चित्तलाई आफ्नो चित्तले थाहा पाउँछ; राग सहित चित्तलाई, राग सहित-चित्त भनी, ... अविमुक्त चित्तलाई, अविमुक्तचित्त भनी थाहा पाउँछ । यसरी ... थाहा पाउनु पनि प्रज्ञा नै हो ।

६- पूर्वानुस्मरण-ज्ञान—“सो भिक्षुले उपरोक्त आकारले समाहित चित्त, ... निश्चलचित्त भएपछि पूर्वजन्मको कुरा थाहा पाउनको लागि चित्त अघि बढाउँछ, चित्त नमाउँछ । उसले अनेक प्रकारले पूर्व-जन्मको कुरा थाहा पाउँछ अनुस्मरण गर्छ । जस्तो कि—‘एक जन्म, दुइ जन्म ... दश जन्म ... शय जन्म ... सहश्र जन्म, एक लाख जन्म; अनेक संवर्त कल्प (प्रलय), अनेक विवर्त कल्प (शृष्टि), अनेक संवर्त-विवर्त कल्प (प्रलय र शृष्टि) अनुस्मरण गर्छ, थाहा पाउँछ—‘फलाना ठाउँमा थिएँ, यस्तो नाउँ, यस्तो गोत्र, यस्तो वर्ण, यस्तो आहारपान, यस्तो सुख दुःख, यति आयु थियो । त्यहाँबाट च्युत भई फलाना ठाउँमा जन्म भयो, त्यहाँ पनि :—यस्तो नाउँ, यस्तो गोत्र, ... यति आयु थियो । त्यहाँबाट पनि च्युत भई यस ठाउँमा जन्म भयो ।’ यसरी आकार प्रकार सहित अनेक पूर्वजन्मको कुरा अनुस्मरण गर्छ ।

दृष्टान्त—“हे माणव ! जस्तो कि—कुनै पुरुष आपनो गाउँ-बाट अर्को गाउँमा जान्छ, त्यहाँबाट पनि अर्को गाउँमा जान्छ, त्यस गाउँबाट फेरि आफ्ने गाउँमा आउँछ । आने उसले यस्तो अनुस्मरण गर्छ कि—‘म आपनो गाउँबाट फलाना गाउँमा गएँ, वहाँ यसरी उभिएको थिएँ यसरी बसेको थिएँ, यस्तो कुरा गरे, यसरी चुपलागे; वहाँबाट पनि म फलाना गाउँमा गएँ, त्यहाँ पनि यसरी उभिएको थिएँ, यसरी बसें, यसरी कुरा गरे, यसरी चुपलागे; त्यहाँबाट म फेरि आफ्ने गाउँमा आएँ ।’ यस्तैगरी, हे माणव ! सो भिक्षुले...अनेक प्रकारले पूर्वजन्मको कुरा थाहा पाउँछ, ... अनुस्मरण गर्छ । यसरी पूर्वजन्मको कुरा अनुस्मरण गर्नु पनि प्रज्ञा नै हो ।

७- दिव्य-चक्षु-ज्ञान—“से भिक्षुले उपरोक्त आकारले समाहित चित्त, ... निश्चलचित्त भएपछि प्राणीहरूको च्युत (मरण) र उत्पत्ति (जन्म) जान्नको लागि चित्त अघि बढाउँछ, चित्त नमाउँछ । उसले अलौकिक, विशुद्ध दिव्यचक्षुद्वारा सत्त्वलाई देख्छ, जन्म हुने, मरण हुने प्राणीलाई देख्छ,—हीन अवस्थामा, रास्त्रो अवस्थामा; सुगतिमा, दुर्गतिमा; आ-आफ्ना कर्मानुसार गएका प्राणीहरूलाई याहा पाउँछ, देख्छ —‘यी सत्त्वहरू कायिक दुराचारले, वाचिक दुराचारले र मानसिक दुराचारले युक्त भएका; आर्यहरूलाई अपवाइ गर्ने, मिथ्यादृष्टि भएका (गलतधारणा भएका), मिथ्यादृष्टि युक्त काम गर्ने — यिनीहरू मरणो-परान्त अपाय, दुर्गति, निनिपात, नर्कमा उत्पन्न भए । यी सत्त्वहरू काय सदाचारी, वज्ञन सदाचारी र मन सदाचारी भई, अर्थहरूलाई निन्दा उपहास नगर्ने भई, सम्यक् दृष्टिक, सम्यक् दृष्टि युक्त काय गरी मरणोपरान्त सुगति, स्वर्णलोकमा उत्पन्न भए ।’ यसरी उसले अलौकिक, विशुद्ध दिव्य-चक्षुले हीन-प्रणीत, सुवर्ण-दुर्वर्णतामा उत्पन्न भएका, मरण भएका सत्त्वहरूलाई देख्दछ । सुगति-दुर्गतिमा आ-अपना कर्मानुसार गएका सत्त्वहरूलाई पनि जान्दछ ।

दृष्टान्त —‘हे म.णव ! जस्तो कि — चौबाटोको बीचमा भएको घरमा, आँखा भएको कुनै पुरुष उभिइरहैऽ (त्यहाँबाट उसले) मानि-सहरू घरभित्र पसेका पनि, निस्केका पनि, सडकको बाटोमा यताउता हिँडिरहेका पनि, चौबाटोको बीचमा बसिरहेका पनि देख्छ । अनि उसको मनमा यस्तो लाग्छ —‘यी मानिसहरू घरभित्र पस्दछन्, निस्किन्छन्, सडकको बाटोमा यताउता हिँडिरहैन्, चौबाटोको बीचमा बस्दछन् ।’

यस्तैरी हे माणव ! सो भिक्षुले ... विशुद्ध दिव्य-चक्षुद्वारा ... सुगति-
दुर्गंतिमा आ-आप्ना कर्मनुसार गएका सत्त्वहरूलाई जान्दछ, देखदछ ।
यसरी कर्मनुसार गएका सत्त्वहरूलाई जान्न सक्नु पनि प्रज्ञा नै हो ।

८- आस्त्रवक्ष्य-ज्ञान — ‘सो भिक्षुले उपरोक्त आकारले समाहित-चित्त, परिगुद्ध-चित्त, ज्योतिर्मय-चित्त, मलरहित-चित्त, क्लेश रहित-चित्त, मृदु-चित्त, कर्मण्य-चित्त र निश्चल-चित्त भएपछि आस्त्रव-क्ष्य-ज्ञानको लागि चित्त अघि बढाउँछ, चित्त नमाउँछ । उसले ‘यो दुःख हो’ भनी यथार्थतः बोधगर्छ । ‘यो दुःख समुदय हो’ भनी यथार्थतः बोधगर्छ । ‘यो दुःख निरोध हुने मार्ग हो’ भनी यथार्थतः बोधगर्छ । ‘यो दुःख आस्त्रव हो’ भनी..., ‘यो आस्त्रव समुदय हो’ भनी,... ‘यो आस्त्रव निरोध हो’ भनी... ‘यो आस्त्रव निरोध हुने मार्ग हो’ भनी यथार्थतः बोधगर्छ । यसरी देखेपछि, यसरी अबबोध भएपछि उसको चित्त कामास्त्रवबाट पनि, भवास्त्रवबाट पनि, अदिद्यास्त्रवबाट पनि विमुक्त हुन्छ । विमुक्त भएपछि ‘विमुक्त भए’ भन्ने ज्ञान पनि हुन्छ । ‘जाति (जन्म) क्षीण भयो, ब्रह्मचर्यवास पूरा भयो, गर्नुपर्ने गरिसकै, अब उप्राप्त यहाँ आउनु पर्ने हेतुछैन’ भन्ने ज्ञान पनि हुन्छ ।

दृष्टान्त — ‘हे माणव ! जस्तो कि—कुनै पहाडमाथि स्वच्छ,
प्रसन्न तथा निर्मल जलाशय छ । वहाँ कुनै आँखा भएको पुरुष जलाशयको
तीरमा बसी उसले पानीमा सिपी, शंख, हुङ्गा, काठ तथा माछाहरू पनि
यताउता गैरहेका, बसिरहेका देख्छ । अनि उसको मनमा यस्तो हुन्छ—

‘यो जलाशय स्वच्छ, प्रसन्न तथा निर्मल छ । यहाँ सिंपी, शंख, काठ, दुङ्गा छन्, माछाहरू पनि यताउता डुलिरहेका छन्, बसिरहेका छन् ।’
 यस्तैगरी हे माणव ! सो भिक्षुले समाहित चित्त, ... निश्चलचित्त भए पछि आस्त्रव-क्षय-ज्ञानको लागि चित्त अघाडि बढाउँछ, चित्त नमाउँछ । उसले ‘यो दुःख हो’ भनी ... ‘यो आस्त्रव निरोध हुने मार्ग हो’ भनी यथार्थरूपले अवबोध गर्छ । यसरी अवबोध भएपछि उसको चित्त कामास्त्रवबाट पनि ... अविद्यास्त्रवबाट पनि विमुक्त हुन्छ । विमुक्त भएपछि ‘विमुक्त भए’ भनी जानी ‘अब उप्रान्त यहाँ आउनु पन्ने हेतुछैन’ भन्ने पनि उसलाई ज्ञान हुन्छ । यसरी... अवबोध गर्न सक्नु पनि प्रज्ञा नै हो ।

“हे माणव ! यही नै त्यो ‘आर्य-प्रज्ञास्कन्ध हो’ जसको भगवान् वर्णवादी हुनुहुन्थ्यो, यही प्रज्ञा जनतालाई ग्रहण गर्न लगाउनु हुन्थ्यो र यसै प्रज्ञामा जनतालाई राख्नु हुन्थ्यो वा प्रतिष्ठित गराउनु हुन्थ्यो । यो भन्दा बढी अरू कुनै गर्नुपन्ने छैन ।”

Dhamma.Digital

‘आश्र्वय ! आनन्द, अद्भुत !! आनन्द ! सो आर्य-प्रज्ञास्कन्ध परिपूर्ण छ, अपरिपूर्ण छैन । यस्तो परिपूर्ण आर्य-प्रज्ञास्कन्ध यहाँ (बुद्ध-धर्म) बाट बाहिर अरू थमण ब्राह्मणहरूकहाँ म देखिदिन । अब यो भन्दा बढी अरू गर्नुपन्ने पनि छैन । धन्य ! भो आनन्द, धन्य !! भो आनन्द ! ... अब म उनै भगवान् गौतमको शरण पर्नु, धर्म र भिक्षु-सङ्घको पनि । मलाई तपाइ आनन्दले आजीवनसम्म शरणमा आएको उपासक हो भनी धारणा गर्नुहोस् ।”

—★—

३०. पुष्करसाती ब्राह्मण

परिचय

पुष्करसाती ब्राह्मणलाई एक ऋषिले शास्त्र विद्या पढाएका थिए । उनी अत्यन्त प्रभावशाली थिए । उनले चाँडैनै विद्या सिके । विद्याध्ययनको साथै उनले वशीकरण मन्त्र पनि सिके । यस विद्यामा यिनले चाँडैनै सिद्धि पाएका थिए ।

एक दिन पुष्करसातीको विद्रोहा तथा प्रभावशालिता देखाउन कोशल नरेश प्रसेनजितकहाँ उनलाई उनका गुरु ऋषिले लगे । उनको व्यक्तित्व र शास्त्र तथा विद्याको चमत्कार देखी राजा निकै प्रभावित भए । प्रभावित भएर राजाले उनलाई उकट्टा महानगर ब्रह्मदानको रूपमा प्रदान गरे । साथ साथ नगर ब्यवस्थापिकाको स्वामित्व समेत सुम्पेँ । त्यसैले उनी उकट्टा महानगरको स्वामि मानिएका हुन् । उकट्टा नगरमा शुभग भन्ने सुन्दर बन थियो । कतै कतै पुष्करसाती ब्राह्मण शुभग बनका मालिक हुन् भन्ने पनि उल्लेख भएको पाइन्छ^१ । नगरको मालिक हुनाले सजाय जरीमाना दिने काम पनि गर्थे । कूत उठाई आफै लिन्थे । यसप्रकार कोशल राजाले प्रदानगरेको चल तथा अचल सम्पत्तिबाट उनी समृद्ध भए । पछि गएर पुष्करसाती ब्राह्मण कोशलराज्यमा मात्र

१. म. सुभसुत्तं ।

नभई जम्बुद्वीपमा समेत सुप्रसिद्ध, ख्याति प्राप्त तथा अग्रगम्य पुरोहित भए ।

कोशल राजाका पाँचजना पुरोहित ब्राह्मणहरू मध्ये पुष्करसाती ब्राह्मणमा विशिष्टता देखिन्छ । ब्राह्मणहरूको जाति शुद्धि गर्नु पर्दा यी पाँच मध्ये चड्डी, तारक्ष, जानुश्रोणी र तोदेय्य पुरोहित ब्राह्मणहरू पुष्करसाती ब्राह्मणको उकटा नगरमा भेला हुन्थे । मन्त्र शुद्धि गर्नु पर्दा उकटा बाहिर इच्छानङ्गल वनखण्डमा भेला हुन्थे । यिनीहरू छ छ महीनामा एक एक पटक भेला हुन्थे^१ ।

पुष्करसाती ब्राह्मणको शरीर-वर्णन कुद्धघोष आचार्यले अर्थ कथामा बडो उत्कृष्टरूपले गर्नु भएको छ । वहाँको कथनानुसार पुष्कर-साती ब्राह्मणको शरीर-वर्ण – सेतो पोखरी र मन्दिरमा राखिएको रजत-तोरण र इन्द्रनील माणिक्य जस्तो शरीरले, चन्द्रमण्डलमा छायिरहेको बादल जस्तो केशले, नील उत्पल जस्तो आँखाले, सुलुक्क परेको नाकले, शरीर प्रभाणानुसार चटकक परेका हात खुट्टाले सु-शोभित भएका थिए ।

पुष्करसाती ब्राह्मण कुन ढाँचाले बस्दथे भन्ने कुरा सूत्रबाट पनि अनुमान गर्न सकिन्छ । उनमा जात्याभिमान त छैंदै थियो । यो त सबै ब्राह्मणहरूमा हुने जन्मसिद्ध संस्कार हो भने पनि हुन्छ । उनका प्रमुख शिष्य अम्बष्ट मागवमा त यस्ता दुर्गुणहरू, तन्नेरिपनको कारणले यस बढता भएको कुरा बुद्धसँग गरेको कुराकानीको ढँगबाटै बुझिन्छ । यति-

१. म. नि. अटुकथा ।

सम्म जात्याभिमान थियो भन्ने कुरो स्वयं अम्बष्ठ माणवले आफ्नै मुखबाट शोक्यखलकले बेवास्ता गरेकोबारे बकेको कुरा सूत्रमा स्पष्ट उल्लेख भएको छौंदैछ । भगवान्‌ले युक्ति तथा न्यायपूर्ण तरिकाले उनको अहंमन्यतालाई निर्मदन गरी जाति-गोत्र खोज्ने मानिसमध्ये क्षत्री-त्वको महत्ता सम्बन्धी उदाहरण प्रस्तुत गर्नु भयो । बुद्धको उद्देश्य कसैको अहंमन्यतालाई मात्र निर्मदन गर्नमा सीमित नभई, शीतल हृदयले करुणापूर्वक त्यस्ता अन्ध विश्वासीको प्रज्ञा-चक्षु खोलिदिई प्रकाशमा ल्याउनु पनि हो । अन्यमा अम्बष्ठ माणवले बुद्धको अगाडि विनम्र भई ज्ञान-चक्षु खोली बुद्धबाट अनेक गम्भीर धर्मोपदेश पनि सुने । पछि अम्बष्ठ माणव सन्तुष्ट भई आफ्ना गुरु पुष्करसाती ब्राह्मणकहाँ गई यथार्थ कुरा सुनाए ।

अम्बष्ठ माणवको कुरा सुनी पुष्करसाती ब्राह्मणको हृदयमा अगुल्टो छोतेको जस्तो भयो र रिसले अम्बष्ठ माणवलाई त्यहीं नै लात्तले हिर्काइ पल्टाइ दिए । यस्ति गर्दा पनि उनको मनमा शान्ति हुन सकेन । आकुमा कुष्टरोग भएबाट कोशल राजासँग पर्दा भित्रबसी कुराकानी गरेको रहस्य समेत बुद्धले थाहा पाएको कुराले उनी भन् लज्जित भए । तर त्यक्तिका असभ्यवाचाद्वारा अम्बष्ठ माणवले बुद्धलाई गालिगर्दा पनि बुद्धमा कुनै क्षोभ उत्पन्न नभई उल्टै निश्चल, शान्त तथा सहिष्णुताको ज्वलन्त उदाहरण पाएकाले, ब्राह्मण बुद्धप्रति प्रसन्न नभई बस्न सकेनन् । बुद्ध-प्रति उनको मनमा पानीको मूल फुटे छै, शद्धाको मूल फुटेर आयो । हृदय परिवर्तन भयो । अतः ‘रात पन्थो भोलि गए पनि हुन्छ’ भनी उनलाई अरूले रोकदै पनि चिराक लिई भगवान्‌कहाँ गए ।

बत्तीस महापुरुष लक्षणबारे आपनो शिष्य अम्बष्ठको कुरामा मात्र निर्भर नगरी स्वयं आफुले पनि बुद्धको परीक्षागरे । बत्तीस महापुरुषलक्षणले सुसम्पन्न भएको भगवान्‌को शरीरदेखी पुष्करसातीको शंका उपशंका निवारण भएपछि अतिप्रसन्न भई भगवान्‌लाई निम्तो पनि गरे । शरण-शोल ग्रहण गर्दा पुष्करसाती ब्राह्मणले आफुले मात्र ग्रहण नगरी सबै परिवारलाई समेत ग्रहण गराए । यसरी परिवारै समेत एकैपटक शरणागमनको घोषणा गर्नु चाहिं यहाँ एक विशेषता हुन आएको छ । भोजनोपरान्त बुद्धका उपदेश सुनी स्वयं साक्षात्कार धर्मचक्षु प्राप्त गरी स्नोतापन्न-मार्गफल प्राप्तिबाट सबै प्रकारका मिथ्याधारणालाई तिलाङ्जली दिए^१ । अरु कुरा सूत्रबाट बुझिने छ ।

पुष्करसाती ब्राह्मणका प्रमुख शिष्यहरू मध्ये त्रिपिटकमा उल्लेख भएका शिष्यहरू यसप्रकार छन् :—

(१) अम्बष्ठ माणव, (२) वाशिष्ठ माणव,^२ (३) शुभ माणव तोदेयपुत्र^३ र (४) छत्रपाणि माणव^४ ।

पुष्करसाती ब्राह्मणलाई दिव्यावदानमा पुष्करसारी भनिएको छ^५ ।

X

X

X

१. अ. क. आधारित ।

२. म. नि. वासेद्वसुत्तं, सुत्त नि. वासेद्वसुत्तं ।

३. म. नि. सुभसुत्तं । ४. विमानवथु अटुकथा । ५. D.P.P.

सूत्र :—

अम्बष्ट माणवलाई बुद्धकहाँ पठाए

यस्तो मैले सुनेः ।

एक समय भगवान् पाँचशय भिक्षु समूहका साथ कोशलराज्यमा चारिका गर्दै इच्छानङ्गल भन्ने कोशल ब्राह्मणहरूको गाउँमा पुग्नु भई इच्छानङ्गलको इच्छानङ्गल वनखण्डमा बस्नु भएको थियो ।

त्यस बछत पुष्करसाती ब्राह्मण जनाकीर्ण...कोशल राजाबाट पाएको^१० सम्पत्ति भोग गरेर उबकट्टामा बसेका थिए । त्यसै समयमा पुष्करसाती ब्राह्मणले यस्तो सुने—“श्रमण गौतम शाक्यपुत्र शाक्यकुलबाट प्रव्रजित भई, कोशलराज्यमा चारिका गर्दै पाँचशय भिक्षु समूहका साथ इच्छानङ्गलमा आई पुग्नु भई इच्छानङ्गल वनखण्डमा बस्नु भएको छ ।” भगवान् गौतमको यस्तो कल्याणकीर्ति शब्द फैलिरहेको छ—“वहाँ भगवान् अरहत् सम्यक् सम्बुद्ध हुनुहुन्छ^२० । त्यस्ता अरहत्को दर्शन गर्नु कल्याणकर हो ।”

त्यस बछतमा पुष्करसाती ब्राह्मणको अम्बष्ट माणव भन्ने शिष्य थिए । जो अध्यापक, मन्त्रधर, तीनै वेदमा पारंगत थिए र यस्तो

१. दी. नि. अम्बट्टमुत्तं ।

२. हेर पृष्ठ १८७ मा । ३. हेर पृष्ठ ४० मा ।

मान्यता समेत पाएका थिए कि — आफ्ना त्रैविद्य आचार्यहरूले—“जो म जान्दछु, त्यो तिमी जान्दछौ; जो तिमी जान्दछौ, सो म जान्दछु ।”

पुष्करसाती ब्राह्मणले अम्बष्ठ माणवलाई बोलाई—“हे तात, अम्बष्ठ ! यहाँ श्रमण गौतम ... इच्छानङ्गलको इच्छानङ्गल वनखण्डमा बस्नु भएको छ । वहाँ भगवान् गौतमको यस्तो कीर्ति शब्द फैलिएको छ — ‘वहाँ भगवान् अरहत् सम्यक् सम्बुद्ध हुनुहुन्छ’^{१०} । त्यस्ता अरहत्को दर्शन गर्नु कल्याणकर हो । तिमी आऊ जहाँ श्रमण गौतम हुनुहुन्छ वहाँ जाऊ । त्यहाँ गर्दा, ‘जस्तो श्रमण गौतमको कीर्ति शब्द फैलिएको छ, त्यस्तै हो कि होइन’ राघ्ररी बुझ ।”

“कसरी मैले भगवान् गौतम, ‘त्यस्तै हुनुहुन्छ कि हुनुहुन्न’ भनी बुझ्ने ?”

“हे तात, अम्बष्ठ ! हाम्रो वेदमन्त्रमा बत्तीस महापुरुष लक्षण-का कुराहरू आएकै छन्^{१०} ।”

अम्बष्ठ माणव बुद्धकहाँ

“हवस्” भनी अम्बष्ठ माणव पुष्करसाती ब्राह्मणलाई प्रत्युत्तर दिई आसनबाट उठी पुष्करसाती ब्राह्मणलाई ढोगी, प्रदक्षिणा गरी घोडीको रथमा बसी, धेरै माणवहरूका साथ जहाँ इच्छानङ्गल वनखण्ड

१. हेर पृष्ठ ४० ।

२. पृष्ठ १६५ मा ।

हो त्यहाँ गए जहाँसम्म रथबाट जान सक्थे त्यहाँसम्म रथद्वारा र बाँकी बाटो पैदलद्वारा आराम (उच्चान) मा पुगे । त्यस बखत धैरे भिक्षुहरू बाहिर खुला ठाउँमा चड़क्मण गरिरहेका थिए । अम्बष्ठ माणव जहाँ ती भिक्षुहरू थिए त्यहाँ गई सोधे कि — “अहिले भगवान् गौतम कहाँ बस्नु भएको छ ? हामी भगवान् गौतमको दर्शनार्थ यहाँ आएका हौं ।”

भिक्षुहरूका मनमा यस्तो लायो कि — “यो अम्बष्ठ माणव नामीकुलका तथा नामीकुलिन पुष्करसाती ब्राह्मणका शिष्य हुन् । यस्तासँग भगवान्को कुराकानी हुँदा कुनै बोक्ह हुने छैन ।” अतः ती भिक्षुहरूले अम्बष्ठ माणवलाई यसो भने — “हे माणव ! उ त्यो दैलो बन्दगरी राखेको विहारमा (घरमा) जाऊ, निःशब्दसँग त्यहाँ आँगनमा गई, सुस्तरी खोकी, आगलो लगाएको ढोका थप् थपाऊ । अनि भगवान्ले दैलो उघारनु हुनेछ ।”

अनि अम्बष्ठ माणव जहाँ बन्दगरिराखेको घर थियो त्यहाँके आगनमा निःशब्दतापूर्वक गई, सुस्तरी खोबदै आगलो लगाएको ढोका थप् थपाए । भगवान्ले दैलो उघारिदिनु भयो । अम्बष्ठ माणव भित्र पसे । अरु माणवहरू पनि भित्र पसी भगवान्सँग सम्मोदन गरी एक छेउमा बसे । अम्बष्ठ माणवले मात्र बसिरहनु भएका भगवान्सँग चड़क्मण गर्दा गर्दै (टहलदै) केही केही कुशलवार्ता गरे, उभिएर पनि केही केही कुशलवार्ता गरे ।

अनि भगवान्ले अम्बष्ठ माणवसँग सोधनु भयो — “हे अम्बष्ठ ! तिमी यस्तै गरी वयोबृद्ध, बुढापाका तथा आचार्य प्राचार्यहरूसँग कुराकानी गर्दछौ ? जस्तो कि तिमी अहिले मसँग गर्दछौ ?”

शाक्य खलकमाथि नीचताको आरोप

“भो गौतम ! होइन । हिडिरहेका ब्राह्मणहरूसँग हिडेर नै, बसिरहेका ब्राह्मणहरूसँग बसेर नै, उभिइरहेका ब्राह्मणहरूसँग उभिएर नै, लेटिरहेका ब्राह्मणहरूसँग लेटेर नै ब्राह्मणहरू कुरा गर्न उचित ठान्दछन् । तर जो ती नीच (इभ्य), कृष्ण^१, ब्राह्मणको पैतलाबाट उत्पन्न भएका मुण्डक, श्रमणक हुन्, तिनीसँग मात्र मेरो यस्तो कुरा हुन्छ, जस्तो अहिले तपाइ गौतमसँग भइरहेको छ ।”

“हे अम्बष्ठ ! कुनै कामले तिमी यहाँ आएकाछौ, जुन कामले यहाँ आएकाछौ सोही काममा ध्यानदिनु योग्य हुनेछ ।”

“हे माणवहरू ! हेर यो अम्बष्ठ माणवले गुरुको आश्रयमा बसेकोछु भन्दै गुरुको आश्रयमा नबसेकाले क्यों अभिमान गर्दै ! गुरुको आश्रयमा नबस्नेको त कुरै के !”

भगवान्ले गुरुको आश्रयमा नबसेका (अशिक्षित) भन्ने शब्दले कुरागर्नु भएको सुनेर अम्बष्ठ माणव असञ्चुष्ट भई भगवान्लाई आक्षेप गर्दै, भगवान्लाई नै होँच्याउँदै, भगवान्लाई नै निन्दा गर्दै—“श्रमण गौतम नै अशिक्षित हुनुहुँदो होला” भन्दै भगवान्लाई यसो भने—“भो गौतम ! शाक्यखलक चण्डालछन्, क्रोधीछन्, अलिकतिले पनि चाँडै

१. ब्राह्मणहरू, ब्राह्मणवर्ण सेनो, अरु वर्ण कालो (कृष्ण) भनी ठान्दछन् त्यसैले कृष्णवर्णका भनी भनिएको हो ।

रिसाउन्दून्, खुशि पनि हुन्छन् । बहुभाषी छन् शाक्यखलक, इभ्य (नीच) छन् शाक्यखलक, नीच समान भइकन पनि शाक्यखलकले न ब्राह्मणहरूको सत्कार गर्नन्, न गौरव, न मान, न पूजा गर्नन् । शाक्यखलकले ब्राह्मणहरूलाई शिष्टाचार व्यवहारसम्म पनि गर्दैनन् । यो कुरा कतै लुकेको छैन ! जो शाक्यहरू नीच भइकन पनि नीचकुल-समानका भइकन पनि ब्राह्मणहरूको सत्कार, गौरव, मान र पूजा गर्दैनन्, शिष्टाचार व्यवहारसम्म पनि गर्दैनन्—यो कुरा सुहाउँदैन !” यसरी अम्बछठ माणवले सर्वप्रथम शाक्यखलक माथि इभ्य (नीच) वादको आरोप लगाए ।

“हे अम्बछठ ! शाक्यखलकले तिमीमाथि के अपराध गरेर ?”

“भो गौतम ! एक दिन म आफ्नो आचार्य पुष्करसाती ब्राह्मणको कुनै कामले कपिलवस्तु नगरमा गएको थिएँ । त्यस बखत म शाक्यहरूको संस्थागार (पालियामेण्ट भवन, राज्य चलाउने भवन) मा पुगेको थिएँ । त्यस बखत त्यहाँ धेरै शाक्यहरू, धेरै शाक्यराजकुमारहरू संस्थागारमा, अगला अगला आसनमा बसी परस्पर औलाले काउकुती लगाई इतररिई हाँस-खेल गरिरहेका थिए, मानो मलाई नै खिसी गरिरहे छैन । कसैले पनि मलाई बस्न आसन दिएनन् । यो कुरा कतै लुकेको छैन : जो ती शाक्यखलक नीच छन्, नीचसमान भएर पनि ब्राह्मणहरूको सत्कार, गौरव आदि गर्दैनन्, शिष्टाचार व्यवहारसम्म पनि गर्दैनन्—यो कुरा सुहाउँदैन !” अम्बछठ माणवले यो दोश्रो पटक शाक्यखलकमाथि इभ्य (नीच) वादको आरोप लगाए ।

“हे अम्बछठ ! सटुकिका (गौरथ्या) चरा पनि आफ्नो गूँडमा

स्वच्छन्द आलाप गर्छ । कपिलवस्तु, शाक्यहरूको आफ्नो घर हो । यति थोरै कुरामा पनि डाहा र रिस हालिनु उचित छैन ।”

“भो गौतम ! यो चारवर्ण (लोकमा) छन्—क्षत्री, ब्राह्मण, वैश्य र शूद्र । यी चारवर्णमा—क्षत्री, वैश्य, शूद्र—यी तीनवर्ण ब्राह्मण-हरूके सेवक हुन् । यो कुरा कतै लुकेको छैन । जो ती शाक्यखलक नीच छन्, नीचसमान भएर पनि ब्राह्मणहरूको सत्कार गौरवादि गर्दैनन्, शिष्टाचार व्यवहारसम्म पनि गर्दैनन्—यो कुरा सुहाउँदैन ।” यो तेश्रो पटक अम्बष्ठ माणवले शाक्यखलकमाथि इभ्य (नीच) वादको आरोप लगाए ।

शाक्य जातिको उत्पत्ति

अम्बष्ठ माणवको कुरा सुनी भगवान्‌को मनमा यस्तो लाग्यो—
‘कति मूर्ख होला यो अम्बष्ठ माणव ! खूब शाक्यखलकलाई नीच (इभ्य) नीच भनी आक्षेप र निन्दा गरिरहेछ । किन यसको गोत्र न सोधने ?’

अनि भगवान्‌ले अम्बष्ठ माणवसँग सोधनु भयो कि—“हे अम्बष्ठ ! तिझो के गोत्र हो ?”

“भो गौतम ! कृष्णायण गोत्र हो ।”

“हे अम्बष्ठ ! यदि तिझो पुरानो आमा बाबुहरूको नाडै र गोत्र अनुस्मरण गर्ने हो भने, शाक्यहरू तिझै मालिक हुन्छन् । तिमी

शाक्यपुत्रहरूका दासीपुत्र हुन्छौं । शाक्यराजाहरू ओककाकराजालाई पितामह मान्दछन् ।

“हे अम्बष्ठ ! पूर्वकालमा राजा ओककाकले आपनी प्रिय रानीको छोरालाई राज्य दिनको लागि, ओककामुख (उत्कामुख), करकण्डु, हत्थनिक (हस्तीनिक), सिनिसूर नामक जेठा छोराहरूलाई राष्ट्रबाट निष्काशनगरे । उनीहरू राष्ट्रबाट निष्काशित भएपछि हिमालप्रदेशतिर गई एक पोखरीको किनारको महाशाक वनखण्डमा बसोबास गरे । जाति बिग्रला भनी उनीहरूले आफनै बहिनीहरूसँगै संवास (संभोग) गरे । एक दिन राजा ओककाकले अमात्य (मंत्री) र राजदरवारका मानिसलाई बोलाई सोधे—“आजकाल राजकुमारहरू कहाँ बस्दछन् ?”

उनीहरूले बिन्तिगरे—“राजकुमारहरू आजकाल हिमालयतिर एक पोखरीको किनारमा महाशाक भन्ने वनखण्डमा बसेका छन् । जाति बिग्रला भनी आफनै बहिनीहरूसँगै संवास गरी बसेका छन् ।”

अनि ओककाक राजा खुशी भई “हे राजकुमार ! शक्या (सक्ष), हे राजकुमार ! एकदम शक्या !” भन्ने कुरा राजाको मुखबाट निस्क्यो । त्यहाँदेखि शाक्य जातिको प्रादुर्भाव भयो । उनीहरू नै शाक्यका पूर्वज पुरुष थिए ।

कृष्णायण गोत्रोत्पत्ति

“हे अम्बष्ठ ! ओककाक राजाका दिशा भन्ने दासी थिई । उसले कृष्णा (कालो) भन्ने बालक जन्माई । जन्मनासाथ कृष्ण

बालकले आफनी आमालाई यसो भन्यो—“मलाई धोइद्यौ, मलाई नुहा-इद्यौ; यो अपवित्र असूचिबाट मलाई मुक्तपारिद्यौ, शुद्धपारिद्यौ; मतिम्रो हितंषी बन्छु ।”

“हे अम्बष्ठ ! जस्तो आजकाल मानिसहरू पिशाचलाई ‘पिशाच’ भन्दछन् त्यस्तै त्यस समयमा ‘पिशाच’ लाई ‘कृष्ण’ भन्दथे । ‘जन्मने वित्तिकै यसले कुरा गन्यो, ‘कृष्ण’ जन्म्यो ‘पिशाच’ जन्म्यो’ भनी मानिस-हरूले भने । (जन्मने वित्तिकै कुरा गरेको हुँदा भूतप्रेत प्रवेश गरे होलान् भन्ने भावनाले त्यसो भनेको हो ।) कृष्णायणको शुरुवात यहींबाट भएको देखिन्दै । सोही, कृष्णायणको आदि पुरुष थियो । यसरी यदि तिम्रो पुरानो आमा बाबुको नाउँ र गोत्र अनुस्मरण गर्ने हो भने शाक्यपुत्रहरू तिम्रे स्वामी हुन्दैन्, दासीपुत्र तिमी हुन आउँदौ ।”

यो कुरा सुनी ती माणवहरूले भगवान्‌लाई यस्तो निवेदन गरे कि—“तपाइ गौतमले अम्बष्ठ माणवलाई दासीपुत्र भनी नभन्नुहोस् ! अम्बष्ठ माणव असल कुलका हुन्, असल कुलपुत्र हुन्, बहुश्रुत हुन्, कल्याणभाषी तथा पण्डित् पनि हुन् । तपाइसँग यस विषयमा तर्क पनि गर्न सक्छन् ।”

अनि ती माणवहरूलाई भगवान्‌ले भन्नु भयो — “हे माणवहरू ! यदि तिमीहरू, अम्बष्ठ माणवलाई, खराबकुलको, अकुलपुत्र, अल्पश्रुत, अकल्याणभाषी, अपण्डित तथा बुद्धसँग यस विषयमा तर्क र छल-फल गर्न सक्दैनन् भन्ने ठान्दछौ भने अम्बष्ठ माणव चुपलागेर बसुन्, तिमी-हरू यस विषयमा मसँग कुरा गर; होइन, अम्बष्ठ माणव असलकुलका

हुन्, कुलपुत्र हुन्, बहुश्रुत, कल्याणभाषी, पण्डित हुन् तथा बुद्धसंग यस विषयमा तर्क र छल-फल गर्न सक्छन् भने ठान्दछौं भने तिमीहरू चुप-लागेर बस, अम्बष्ठ माणव मसँग तर्क र छल-फल गर्न ।”

“भो गौतम ! अम्बष्ठ माणव असलकुलका हुन् ... तपाइसँग यस विषयमा तर्क र छल-फल गर्न सक्छन्; अतः हामी चुपलागेर बस्नेछौं। अम्बष्ठ माणव यस विषयमा तपाइसँग छल-फल गर्ने छन् ।”

यस पछि भगवान्‌ले अम्बष्ठ माणवलाई सम्झाई यसो भन्नु भयो—“हे अम्बष्ठ ! अब यहाँ धर्मानुकूल (न्यायानुकूल) प्रश्न आउने छ । मन नलागे तापनि जवाफ दिनु पर्नेछ । यदि तिमीले प्रत्युत्तर दिएनौ वा यताउता कुरा गन्यौ, चुपलाएर बस्यौ अथवा फर्केर गयौ भने, यहीं नै तिम्रो शीर सातटुक्रा हुनेछ । हे अम्बष्ठ ! तिमीले वयोवृद्ध, बुढापाका, ब्राह्मणहरूका आचार्य प्राचार्यहरूबाट कृष्णायणको शुरूवात बारे र कृष्णायण वंशका आदि पुरुषबारे के भनेको सुनेकाछौं त ? यसमा तिमी के भन्दछौं त ?”

यसरी सोधनु हुँदा, अम्बष्ठ माणव चुपलागेर बसे । दोश्रो पटक पनि भगवान्‌ले सोधनु भयो । दोश्रो पटक पनि अम्बष्ठ माणव चुप नै लागेर बसे । अनि भगवान्‌ले उनलाई सम्झाउँदै भन्नुभयो — “हे अम्बष्ठ ! जवाफ देऊ, तिम्रो लागि यो चुपलागेर बस्ने बेला होइन । भगवान्‌ले तीन पटकसम्म धर्मतापूर्वक सोधदा पनि जसले जवाफ दिन्न, त्यसको शीर यहीं नै सातटुक्रा हुनेछ ।”

त्यसै बखतमा वज्रपाणी यक्ष प्रज्वलित एक ठूलो फलामको डल्लो लिई अम्बष्ठ माणवको माथितिर आकाशमा उभिइरहेका थिए—“यदि अम्बष्ठ माणवले भगवान्‌ले तीनपटकसम्म धर्मतापूर्वक सोद्धा पनि जवाफ दिएनन् भने यहीं नै उसको शीर सातटुका पारिदिनेछु” भनी। यो वज्रपाणी यक्ष आकाशमा उभिइरहेको भगवान्‌ र अम्बष्ठ माणवले मात्र देखदथे ।

अनि अम्बष्ठ माणव डराई, हरेस खाई (संविग्गो) जिरिङ्ग भई भगवान्‌कै त्राण खोजदै, भगवान्‌कै आस्था खोजदै तथा भगवान्‌कै शरण खोजदै—अगाडि सरी होचो आसनमा बसी—“ओ भगवान् ! के सोधनु हुन्छ, फेरि एकपटक भन्नु भए बेश हुन्थ्यो !” भनी अनुरोध गरे । अनि भगवान्‌ले पनि पुनः भन्नु भयो :—

“हे अम्बष्ठ ! तिमीले वयोवृद्ध, बुढापाका, ब्राह्मणहरूका आचार्य प्राचार्यहरूबाट कृष्णायणको शुरूवातबारे र कृष्णायण बंशका आदि पुरुषबारे के भनेको सुनेकाछौ त ? यसमा तिमी के भन्दछौ त ?”

‘त्यस्तै मैले सुनेकोछु, जस्तो तपाइ गौतम भन्नु हुन्छ । त्यहींबाटै कृष्णायणको शुरू भयो, सोही नै कृष्णायणका आदि पुरुष हुन् ।’

कृष्णायण ऋषि

अम्बष्ठ माणवको यो कुरा सुनी ती माणवहरूले उन्नादगरे, उच्चस्वर, महास्वरगरे—“कुजात रहेछ अम्बष्ठ माणव ! नीच कुलीन

रहेछ…, शाक्यहरूको दासीपुत्र रहेछ…, शाक्यहरू अम्बष्ठ माणवको स्वामी रहेछन् ! अहो ! यस्तो धर्मवादी श्रमण गौतमलाई हामीले अप्रसन्न गराउन खोजेका रहेछौं !”

तिनीहरूको कुरा सुनी भगवान्‌को मनमा यस्तो लाग्यो — “यिनी-हरूले अम्बष्ठ माणवलाई अति सूख्तापूर्वक दासीपुत्र भनी निन्दा गरिरहेका छन् । यसबाट अम्बष्ठ माणवलाई किन मुक्त नगर्ने ?” अनि भगवान्‌ले ती माणवहरूलाई यसो भन्नु भयाँ :—

“हे माणवहरू ! तिमीहरूले अम्बष्ठ माणवलाई सूख्तापूर्वक धेरै दासीपुत्र-वादले उपहास नगर । ती कृष्ण अति उदार ऋषि थिए । ती कृष्ण ऋषि दक्षिण जनपदमा गई ब्रह्ममन्त्र अध्ययन गरी (साधन गरी) ओककाक राजाकहाँ गई उनकी मर्दलूपी^१ (मट्टरुपि) छोरी मागे । अनि राजा ओककाक अति रिसाई — ‘को हो यो, दासीपुत्र समान भई, मेरी छोरी मट्टरुपी माग्ने ?’ भनी धनुषमा बाँण चढाए । धनुषमा चढाएको बाँण राजाले न छोडन सके, न किनन सके ।

“अनि त्यहाँका माणवहरू, अमात्यहरू, राजदरबारका मानिसहरू कृष्ण ऋषिकहाँ गई — ‘हे गुह ! राजाको मञ्जल (स्वस्ति) गराई दिनुहोस् ! स्वस्ति गराई दिनुहोस् !’ भनी याचना गरे ।

‘राजाको स्वस्ति हुन सक्छ, तर राजाले बाँण पृथ्वीमा छाडिदिए भने राजाको राज्यभरिको पृथ्वी टुक्रा टुक्रा हुनेछ ।’

१. सीह. मट्टरुपि, रोम. खुद्दरुपि ।

‘हे गुरु ! राजाको पनि, राज्यको पनि स्वस्ति होस् !’

‘राजाको पनि, राज्यको पनि स्वस्ति हुनेछ, तर राजाले बाँण आकाशतिर छाडे भने, सात वर्षसम्म राज्यमा पानी पर्ने छैन ।’

‘हे गुरु ! राजाको पनि, राज्यको पनि स्वस्ति होस् ! पानी पनि परोस् !’

“राजाको पनि, राज्यको पनि स्वस्ति हुनेछ, पानी पनि पर्नेछ । त्यसो भए राजाले आफ्नो जेठो छोरामाथि धनुष बाँण राखि दिउन् । राजकुमारलाई कुनै भय हुने छैन ।”

“यति कुरा सुनी माणवहरू, अमात्यहरू सबै ओक्काक राजाहाँ गई — ‘आफ्नो जेठो छोरामाथि बाँण राखि दिनुहोस्’ भनी निवेदन गरे । राजाले पनि त्यसै गरे । राजकुमारलाई केही भएन । अनि राजा भयभीत भई, त्रिसित भई, जिरिङ्ग भई, ब्रह्मदण्डबाट तर्मिकन मद्दस्ती कन्यालाई दिए । त्यसैले तिमीहरू, अम्बष्ठ माणवलाई धेरै हेलागरी दासीपुत्र भनी कुरा नगर । सो ऋषि उदार थिए ।”

जातिमध्ये क्षत्री श्रेष्ठ

यस पछि भगवान्त्ले अम्बष्ठ माणवलाई आमन्त्रण गरी निम्न प्रश्नहरू सोधनु भयो :—

१—“हे अम्बष्ठ ! यहाँ के भन्दौ ? क्षत्रीकुमार र ब्राह्मण-कन्याको संवासद्वारा जन्मेको पुत्रले, ब्राह्मणका बीचमा आसन र पानी पाउन सक्छ कि सबैन त ?”

“भो गौतम सक्ष्य !”

“उसलाई ब्राह्मणहरूले श्रद्धा-भोजमा, मंगल-भोजमा, यज्ञमा अथवा स्वागत-भोजमा साथमा राखी ख्वाउँछन् कि ख्वाउँ दैनन् त ?”

“भो गौतम ! ख्वाउँछन् ।”

“उसलाई वेद-मन्त्र पढाउँछन् कि पढाउँदैनन् त ?”

“भो गौतम ! पढाउँछन् ।

“उसले ब्राह्मण-कन्या पाउन सक्ष्य कि सक्दैन त ?”

“भो गौतम ! सक्ष्य ।”

“उसलाई क्षत्रीहरूले क्षत्रीय अभिषेक दिन्छन् कि दिन्दैनन् त ?”

“भो गौतम ! दिन्दैनन् ।”

“किन नि ?”

“भो गौतम आमाबाट अपरिशुद्ध भएकोले । आमा क्षत्रीनी न भएकीले ।”

Dhamma.Digital

२—“हे अस्वाइ ! यहाँ के भन्थौ ? ब्राह्मणकुमार र क्षत्री-कन्याको संवासद्वारा जन्मेको पुत्रले ब्राह्मणका बीचमा आसन र पानी पाउन सक्ष्य कि सक्दैन त ?”

“भो गौतम, सक्ष्य ।”

“उसलाई ब्राह्मणहरूले श्रद्धा-भोजमा,... अथवा स्वागत-भोजमा साथम राखी ख्वाउँछन् कि ख्वाउँदैनन् त ?”

“भो गौतम ! ख्वाउँछन् ।”

“उसलाई वेद-मन्त्र पढाउँछन् कि पढाउँदैनन् त ?”

“भो गौतम ! पढाउँछन् ।”

“उसले ब्राह्मण-कन्या पाउन सक्छ कि सक्दैन त ?”

“भो गौतम ! सक्छ ।”

“उसलाई क्षत्रीहरूले क्षत्रीय अभिषेक दिन्छन् कि दिन्दैनन् त ?”

“भो गौतम ! दिन्दैनन् ।”

“किन नि ?”

“बाबुबाट अपरिशुद्ध भएकोले । बाबु क्षत्री न भएकोले ।”

“हे अम्बष्ठ ! यसरी, स्त्रीबाट पनि, पुरुषबाट पनि क्षत्रीनै श्रेष्ठ रहेछ, ब्राह्मण हीन रहेछ ।”

३—“हे अम्बष्ठ ! यहाँ के भन्दौ ? कुनै ब्राह्मणलाई ब्राह्मण-हरूले कुनै पाप (अकर्तव्य) को कारणले टाउको मुडी, टाउकोमा खरानी दली, कोरले पिटी, देशबाट वा नगरबाट निकालि दिएमा, त्यसले ब्राह्मणहरूका बीच आसन वा पानी पाउँन सक्छ कि सक्दैन त ?”

“भो गौतम ! सक्दैन ।”

“उसलाई ब्राह्मणहरूले, श्रद्धा-भोज, ... अथवा स्वागत-भोजमा साथमा राखी ख्वाउँछन् कि ख्वाउँदैनन् त ?”

“भो गौतम ! ख्वाउँदैनन् ।”

“उसलाई वेद-मन्त्र पढाउँछन् कि पढाउँदैनन् त ?”

“भो गौतम ! पढाउँदैनन् ।”

“उसले ब्राह्मण-कन्या पाउन सक्छ कि सक्दैन त ?”

“भो गौतम ! सक्दैन ।”

४—“हे अम्बष्ठ ! यहाँ के भन्दौ ? कुनै क्षत्रीलाई क्षत्रीहरूले कुनै पाप (अकर्तव्य) को कारणले टाउको मुडी, … नगरबाट निकालि दिएमा, त्यसले ब्राह्मणहरूका बोच आसन वा पानी पाउन सक्छ कि सकदैन त ?”

“भो गौतम ! सकछ ।”

“उसलाई ब्राह्मणहरूले श्रद्धा-भोज, … अथवा स्वागत-भोज साथमा राखी खाउँछन् कि खाउँदैनन् त ?”

“भो गौतम ! खाउँछन् ।”

“उसलाई वेद-मन्त्र पढाउँछन् कि पढाउँदैनन् त ?”

“भो गौतम ! पढाउँछन् ।”

“उसले ब्राह्मण-कत्या पाउन सक्छ कि सकदैन त ?”

“भो गौतम ! सकछ ।”

“हे अम्बष्ठ ! जब कुनै क्षत्रीलाई क्षत्रीहरूले कुनै पाप (अकर्तव्य) को कारणले टाउको मुडी, … नगरबाट निकालि दिन्छ, तब यत्तिकैले त्यो क्षत्री, परमहीनतामा र परमनीचतामा पुग्छ । यस्तो परमहीनतामा र परमनीचतामा पुगदा पनि क्षत्रीनै श्रेष्ठरहेछ, ब्राह्मण हीननैरहेछ । ब्रह्मा सनकुमारले पनि यस्तो भनेका छन् : —

“खत्तियो सेट्टो जनेतस्मि ये गोत्तपटिसारिनो ।
विज्जाचरण सम्पन्नो सो सेट्टो देवमानुसेति ॥”

अर्थः—

“गोत्र सम्बन्धी कुरा गर्ने मानिसहरूमा क्षत्री श्रेष्ठ छ । विद्याचरणले जो सम्पन्न हुन्छ सोही देव-मनुष्यमा श्रेष्ठ छ ।”

‘हे अम्बष्ठ ! सन्तकुमार ब्रह्माले यो गीत (गाथा) राख्ने गाएका छन्, नराम्रो गाएका छैनन् । शुभावित नै छ, दुर्भावित छैन । अर्थ युक्तनै छ, अनर्थ युक्त छैन । यसलाई म अनुमोदन गर्नु । म पनि यस्तै भन्दछु :—

“खत्तियो सेटो जनेतस्मि ये गोत्तपटिसारिनो । विज्ञाचरण सम्पन्नो सो सेटो देवमानुसेति ॥”

विद्या र चरण

‘‘भो गौतम ! कुनचाहिं त्यो चरण हो, कुनचाहिं त्यो विद्या हो त ?’’

“हे अम्बष्ठ ! अनुत्तर (अनुपम) विद्याचरण सम्पदालाई न जातिवाद भन्छन्, न गोत्रवाद भन्छन्, न मानववाद नै भन्छन्; न त्यहाँ ‘तिमी मलाई योग्यछौ, मलाई तिमी योग्य छैनौ’ भन्ने नै हुन्छ । जहाँ आवाह (कन्या न्याउने) हुन्छ, जहाँ विवाह (कन्या दिने) हुन्छ, जहाँ आवाह-विवाह हुन्छ त्यसैलाई जातिवाद, गोत्रवाद तथा मानववाद यनि भनिन्छ; त्यहाँ ‘तिमी मलाई योग्यछौ, मलाई तिमी योग्य छैनौ’

भन्ने पनि हुन्छ । जो जातिवादमा बाँधिएको हुन्छ, जो गोत्रवादमा बाँधिएको हुन्छ, जो मानववादमा बाँधिएको हुन्छ, जो आवाह-विवाहमा बाँधिएको हुन्छ, उ अनुत्तर विद्याचरण सम्पदाबाट टाढा हुन्छ । जाति-वाद-बन्धन, गोत्रवाद-बन्धन, मानववाद-बन्धन, आवाह-विवाहवाद-बन्धन-लाई त्यागेर मात्र अनुत्तर विद्या-चरण-सम्पदा साक्षात्कार गर्ने सकिन्छ ।”

‘‘भो गौतम ! कुनचाहिं त्यो चरण हो, कुनचाहिं त्यो विद्या हो त ?’’

‘‘हे अम्बष्ठ ! यहाँ, तथागत अरहत् सम्प्यक् सम्बुद्धको लोकमा जन्म हुन्छ, … वहाँको धर्मोपदेश सुनेर श्रद्धा प्रतिलाभ हुन्छ, … प्रवर्जित हुन्छ^{१०} ‘अब उप्रान्त यहाँ आउनु पर्ने कुनै हेतु छैन’ भन्ने ज्ञान पनि हुन्छ । यो पनि विद्या हो । यहो नै त्यो विद्या हो ।

Dhamma.Digital

‘‘हे माणव ! यस्तै भिक्षुलाई विद्या सम्पन्न भएको भिक्षु भन्छन् र यस्तैलाई चरण सम्पन्न पनि । यसैलाई नै विद्याचरण^{११} सम्पन्न भन्छन् । यो विद्या-सम्पदा र यो चरण-सम्पदाबाट अर्को उत्तरोत्तर श्रेष्ठतर विद्या-चरण-सम्पदा छैन । यो अनुत्तर विद्याचरणको चार परिहानि हुन्छन् । कुन चार भने :—

१. हेर पृष्ठ २५६ मा ज्ञै ।

२. आठवटा समापत्ति-ध्यानसम्मलाई चरण र त्यसपछिका आठवटा विपश्यना समापत्ति-ध्यानलाई विद्या वा प्रज्ञा भन्दछन् ।

१—‘हे अम्बष्ठ ! यहाँ, केही श्रमण वा ब्राह्मणहरू यो अनुत्तर विद्या-चरण पूरा नगरिकनै कमण्डलु आदि तपस्वीको परिष्कार ग्रहणगरी, ‘खसेको फल-फूल खान्छु’ भनी बनवासको लागि जङ्गल जान्छन् । ती विद्या-चरणको सेवक मात्र हुन्छन् । अनुत्तर विद्या-चरणको यो पहिलो परिहानि हो ।

२—“हे अम्बष्ठ ! फेरि यहाँ केही श्रमण वा ब्राह्मणहरू यो अनुत्तर विद्या-चरण पूरा नगरिकनै ... ‘खसेको फल-फूल खान्छु’ भनी... जङ्गल जाँदैनन् किन्तु कोदालो र डालोलिई ‘कन्दमूल, फल खान्छु’ भनी बनवास गर्छन् । ... यो दोश्रो परिहानि हो ।

३—“हे अम्बष्ठ ! फेरि यहाँ, केही श्रमण वा ब्राह्मणहरू यो अनुत्तर विद्या-चरण पूरा नगरिकनै ... ‘कन्दमूल, फल खान्छु’ भनी बनवास गर्दैनन् किन्तु गाउँको नजिक वा निगमको नजिक अग्निशाला बनाई, आगोबाली होमकर्म गर्छन् । ... यो तेश्रो परिहानि हो ।

४—“हे अम्बष्ठ ! फेरि यहाँ, केही श्रमण वा ब्राह्मणहरू यो अनुत्तर विद्या-चरण पूरा नगरिकनै ... होमकर्म पनि गर्दैनन् किन्तु चौबाटोमा चारद्वार भएको घर बनाई, ‘वारै दिशाबाट आउने श्रमण वा ब्राह्मणहरूलाई यथाशक्य, यथाबल ‘पूजा सत्कार गर्नेछौं’ भनी बस्थन् । ... यो चौथो परिहानि हो ।

‘हे अम्बष्ठ ! के तिमीले आपना आचार्य सहित यो अनुत्तर विद्या-चरण-सम्पदा देखेकाछौं त ?’

“भो गौतम ! देखेको छैन । कसरी मैले आपना आचार्य सहित सो अनुत्तर विद्या-चरण-सम्पदा देख्न सकुँला र ? म आचार्य सहित त्यसबाट धेरै टाढा छु ।”

“हे अम्बष्ठ ! के तिमी आफ्ना आचार्य सहित त्यो अनुत्तर विद्या-चरण-सम्पदा पूरा नगरी ऋषिको कमण्डलु आदि ग्रहण गरी वन-जङ्गलको फलाहार गरी बसेकाछौ त ?”

“भो गौतम ! छैन ।”

“हे अम्बष्ठ ! के तिमी ... वन-जङ्गलको फलाहार नगरी कोदालो र डालो लिई बनवास बसेकाछौ त ?”

“भो गौतम ! छैन ।”

“हे अम्बष्ठ ! ... होमकर्म गरेकाछौ त ?”

“भो गौतम ! त्यो पनि गर्दिन ।”

“हे अम्बष्ठ ! ... यथाशक्य, यथाबल ‘पूजा सत्कार’ गरेकाछौ त ?”

“भो गौतम ! त्यो पनि गर्दिन ।”

“हे अम्बष्ठ ! त्यसो भए तिमी आपना आचार्य सहित यो अनुत्तर विद्या-चरण-सम्पदाबाट पनि टाढा रहेछौ, अनुत्तर विद्या-चरण-सम्पदाको जुन चारवटा परिहानी छन् तीबाट पनि तिमी आपना आचार्य सहित टाढा नै रहेछौ । तिन्ना आचार्य पुष्करसाती ब्राह्मणसँग सिकी तिमीले यसो भनेको होइन त ?—‘कहाँ यो नीच (इभ्य), कृष्ण,

ब्राह्माको पैतलाबाट निस्कने मुण्डक श्रमणकसँग त्रैविद्य ब्राह्मणहरूको छ्ल-फल ! (साकच्छा) !' आफु स्वयं उक्त गुणबाट अपरिपूर्ण तथा दूर भइकन पनि कसरी यस्तो कुरा भन्न सकेको ! हे अम्बष्ठ ! हेर, तिमी र तिम्रो आचार्य पुष्करसाती ब्राह्मणको यो कत्रो ठूलो अपराध !

पूर्व ऋषिहरूको प्रतिपदा

“हे अम्बष्ठ ! पुष्करसाती ब्राह्मण, कोशल राजाले दिएको खान्धन् । (किन्तु) पुष्करसाती ब्राह्मण राजा प्रसेनजित् कोशललाई मुख पनि देखाउन्नन् । कुराकानी गर्दा पनि पर्दा भित्रबसी कुरा गर्छन् । जसको धर्मतापूर्वक उपार्जन गरेको सम्पत्तिबाट भिक्षा ग्रहण गर्छन्, सोही राजालाई सम्मुखसम्म पनि हुन दिन्नन् ! तिम्रो गुरु पुष्करसाती ब्राह्मणको यो कस्तो अपराध हेर !

“हे अम्बष्ठ ! के भन्दौ त ? राजा प्रसेनजित् हात्तीमा चढी, घोडामा चढी अथवा रथमा बसी, माथिल्लो श्रेणीको राजन्यहरूसँग कुनै कुरामा सल्लाह गर्छन् । अनि राजा अन्तसरी बस्छन् । अनि त्यहाँ कुनै शूद्र वा शूद्रदास आएर त्यस्तै कुरागर्छ — ‘यस्तो राजा प्रसेनजित् कोशलले भने, यस्तो पनि भने ।’ त के उसले भनेको कुरा राजाले भनेको वा राजाले कुरा गरेको हुन्छ त ? अथवा यत्तिकैले उ राजा वा राजअमात्य हुन सक्छ त ?”

“भो गौतम ! सबदैन ।

“हे अम्बष्ठ ! यस्तै गरी तिमीले पनि, ब्राह्मणहरूका जुन पूर्वज

ऋषिहरू थिए^{१०} उनीहरूका मन्त्रपद आचार्य सहित म पढ़दछु भन्दैमा तिमी पनि ऋषि वा ऋषित्वमा पुग्न सक्छु भनी भन्न सक्छौ त ? यो सम्बव छैन ।

१—“हे अस्वाठ ! तिमीले वयोवृद्ध, जेठापाका ब्राह्मणहरूबाट के सुनेकाछौ त ? के तिमीले ती वयोवृद्ध ब्राह्मणहरूबाट ब्राह्मणहरूका पूर्वज ऋषिहरू^१ ‘राम्ररी शरीर विभूषित पारी केश दान्ही क्षौर गरी, मणिकुण्डल आभूषण लगाई, मेतो वस्त्र लगाई पञ्चकाम विषयमा बसेका थिए’ भनी भनेको सुनेकाछौ त ? जस्तो कि तिमी यहाँ आचार्य सहित बसेकाछौ !”

“भो गौतम ! छैन ।”

२—“के त, उनीहरूः ‘मार्सी चामल, शुद्धमांस, तरकारी, गेडा वा चौटा नभएको सूप र नानाप्रकारका तरकारी सहित भोजन गर्दथे’ भनी भनेको सुनेकाछौ त ? जस्तो कि तिमी यहाँ आचार्य सहित भोजन गर्दछौ !”

“भो गौतम ! छैन ।”

३—“के त, उनीहरूः ‘रमणीय शरीर भएका नारीहरूसँग बस्दथे’ भनी भनेको सुनेकाछौ त ? जस्तो कि तिमी यहाँ आचार्यसहित बस्दछौ !”

“भो गौतम ! छैन ।”

१०. हेर पृष्ठ १४४ मा ।

४—“के त, उनीहरूः ‘जगर काटेका घोडीको रथमा बसी, लामो छडीले घोडीलाई पिटदै रथमा गएका थिए’ भनी भनेको सुनेकाछौं त ? जस्तो कि तिमी यहाँ आचार्य सहित रथमा जान्छौ !”

“भो गौतम ! छैन ।”

५—“के त, उनीहरूः ‘अग्ला अग्ला परखाल लगाई, ढोकामा पाले पहरा राखी, नगर प्राकारमा भाला तरवार लिएका पुरुषले आरक्षा गराई बस्दथे’ भनी भनेको सुनेकाछौं त ? जस्तो कि तिमी यहाँ आचार्य सहित बस्दछौ !”

“भो गौतम ! छैन ।”

“हे अम्बष्ठ ! तिमी आचार्य सहित न क्षुषि ह्वौ, न ऋषित्वमा पुने बाटोमाछौ । म प्रति तिम्रो जे शंका, उपशंका छ त्यो सोध, म तिम्रो संका·उपशंका दूरगरी उत्तर दिनेछु ।”

पुष्करसातीकहाँ अम्बष्ठ माणव

अनि भगवान् विहारबाट बाहिर निस्कनु भई चड्क्रमण स्थलमा (टहलने ठाउँमा) उभिनु भयो । अम्बष्ठ माणव पनि विहारबाट बाहिर निस्की चड्क्रमण स्थलमा उभिए । अम्बष्ठ माणवले भगवान्‌सँगसँगै चड्क्रमण गर्दै भगवान्‌को शरीरमा बत्तीस महापुरुष लक्षणहरू छन् कि छैनन् भनी समन्वयन गरे । बत्तीस महापुरुष लक्षणहरूले १ ‘परिपूर्ण नै हुनुहुँदो रहेछ, अपरिपूर्ण हुनुहुँदो रहेनछ’ भन्ने

१. हेर पृष्ट ... ।

प्रतीत भई, “हवस् त, अब हामी जान्छौं, हामीहरूको धेरै कामछौं” भनी निवेदन गरेपछि भगवान्‌ले, “जे उचित सम्झन्छौं !” भनी भन्नु भयो । त्यसपछि अम्बष्ठ माणव घोडीको रथमा बसी फर्केर गए ।

त्यस बखत पुष्करसाती ब्राह्मण उक्कटाबाट बाहिर निस्की, धेरै ब्राह्मणहरूका साथ आफ्नै उद्यानमा बसिरहेका थिए, अम्बष्ठ माणवकै प्रतीक्षामा । अम्बष्ठ माणव पनि रथ जानसक्ने बाटोसम्म रथद्वारा र त्यसपछि पुष्करसाती ब्राह्मण बसेको ठाउँसम्म पैदलद्वारा गए । त्यहाँ पुगी पुष्करसाती ब्राह्मणलाई अभिवादन गरी एक छेउमा बसे ।

एक छेउमा बसेका अम्बष्ठ माणवसँग पुष्करसाती ब्राह्मणले सोधे :—“के, श्रमण गौतमलाई देख्यौ त ? श्रमण गौतम त्यस्य हुनुहुँदो रहेछ कि हुनुहुँदो रहेनछ त ? जस्तो कीर्ति शब्द छ उस्तै श्रमण गौतम हुनुहुँदो रहेछ कि हुनुहुँदो रहेनछ त ?”

“भो गुरु ! भएकै गुणबाट कीर्ति शब्द फैलिएको हो ... । वहाँ गौतम, वर्तीस महापुरुष लक्षणहरूले परिपूर्ण हुनुहुन्छ, अपरिपूर्ण हुनु हुन्न ।”

“हे तात, अम्बष्ठ ! श्रमण गौतमसँग केही कुराकानी भएन त ?”

“भो गुरु ! भएको थियो ।”

“हे तात ! कस्तो कुराकानी भएको थियो त ?”

अम्बष्ठ माणवले जे जति कुराहरू श्रमण गौतमसँग भएका थिए सी सबै कुराहरू सुनाए ।

त्यस पछि, पुष्करसाती ब्राह्मणले अस्बृष्ट माणवलाई निन्दा गर्दै यसो भने—“अहो, कस्ता रहेछन् हात्रा पण्डित ! अहो, कस्ता बहुश्रुत पण्डित रहेछन् ! अहो, हात्रा त्रैविद्य !! जुन किसिमले तिमीले वहाँ भगवान्‌लाई आक्षेप गरी कुरा गन्यौ त्यस किसिमले कुरा गर्ने अर्थचारी, हितैषी पुरुष मरणपछि अपाय, दुर्गति, विनिपात, नर्कमा जानेछ । तिच्छो कर्तुले गर्दा मेरो रहस्य पनि उद्घाटन भयो । अहो, हात्रा कस्ता पण्डित होलान् ! ...” भन्दै रिसाई, अप्रसन्न भई अस्बृष्ट माणवलाई लात्तले हिर्काई त्यहीं लडाई उत्तिखेरै पुष्करसाती ब्राह्मण भगवान्‌को दर्शन गर्न जान तयार भए ।

पुष्करसाती ब्राह्मण बुद्धकहाँ

अनि त्यहाँ भेला भइरहेका ब्राह्मणहरूले पुष्करसाती ब्राह्मणलाई यस्तो अनुरोध गरे—‘आज श्रमण गौतमको दर्शन गर्न जान अबेर भइ-सक्यो, भोलि तपाइ वहाँको दर्शन गर्न जानुहोस् !’

पुष्करसाती ब्राह्मण आपनो घरमा उत्तम प्रणीत खाद्य भोज्य यकाउन लगाई, रथमा राखी, चिराक समात्न लगाई, उष्कटृबाट निस्केर जहाँ इच्छानङ्गल वनखण्ड हो, त्यहाँ गए । जति बाटोमा रथ जान सक्थ्यो त्यतिबाटो रथमा गई बाँकीबाटो पैदल गए । भगवान्‌कहाँ पुरोपछि वहाँसँग कुशलवार्ता गरि सिद्धिए पछि एक छेउमा बसे । अनि पुष्करसाती ब्राह्मणले भगवान्‌सँग सोधे :—“भो गौतम ! यहाँ हात्रा शिष्य अस्बृष्ट माणव आए होइन ?”

“हो, आए ।”

“अम्बष्ठ माणवसँग तपाइ गौतमको कुनै कुराकानी पनि भयो कि १”

“भएको थियो ।”

“अम्बष्ठ माणवसँग तपाइ गौतमको कातो कुराकानी भयो त ?”

भगवान्‌ले अम्बष्ठ माणवसँग भएका जम्मै कुराहरू बताइदिनु भयो । भगवान्‌को कुरा सुनी पुष्करसाती ब्राह्मणले भगवान्‌सँग यस्तो अनुरोध गरे :—“भो गौतम ! अम्बष्ठ माणव मूर्ख रहेछ, अम्बष्ठ माणवलाई क्षमागर्नु होस् ।”

“अम्बष्ठ माणव सुखी होस् ।”

पुष्करसाती ब्राह्मणको निम्तो

अनि पुष्करसाती ब्राह्मणले भगवान्‌को शरीरमा बत्तीस महापुरुष लक्षणहरू छन्, कि छैनन्, भनी समन्वयन गरे ० ।

पुष्करसाती ब्राह्मणको मनमा यस्तो लाग्यो—“श्रमण गौतम बत्तीस महापुरुष लक्षणले परिपूर्ण हुनुहुँदो रहेछ, अपरिपूर्ण हुनुहुँदो रहेनछ ।” यति विचार गरिसकेपछि पुष्करसाती ब्राह्मणले भगवान्‌लाई निम्तो गरे—“भो गौतम ! भोलिको लागि मेरो निम्तो स्वीकार गर्नु होस् ।” भगवान्‌ले पनि तूष्णिभावले स्वीकारगर्नु भयो ।

१. हेर पृष्ठ १६६ मा ।

पुष्करसाती ब्राह्मणले, भगवान्‌ले निम्नो स्वीकार गर्नु भएको बुझी, घर फर्की, भोलिपल्ट भगवान्‌लाई समयको सूचना दिए—‘जो गौतम ! समय भयो, भोजन तयार छ ।’ भगवान् पूर्वाणि समय^१ भिन्नुहरूका साथ पुष्करसाती ब्राह्मणका निवासस्थानमा गई, बिच्छुच्याइ राखेको आसनमा बस्नु भयो । पुष्करसाती ब्राह्मणले भगवान् सहित भिन्नुसङ्घलाई आफ्ने हातले प्रणीत खाद्य भोज्य अपितगरे । अरु माणव-हरूले पनि अपितगरे । भोजन सिद्ध्याई पात्र एक छेउमा राखिसके पछि पुष्करसाती ब्राह्मण पनि एक स्थानो आसन लिएर एक छेउमा बसे । एक छेउमा बसेका पुष्करसाती ब्राह्मणलाई भगवान्‌ले आनुपूर्विक कथा भन्नु भयो । जस्तो कि—दानकथा^{२०} । जब भगवान्‌ले थाहा पाउनु भयो कि—पुष्करसाती ब्राह्मणको चित्त ‘उपयुक्त छ, मृदु छ, नीवरण रहित छ, प्रसन्न छ’ अनि भगवान्‌ले जुन वहाँले स्वयं ज्ञातगर्नु भएको धर्म हो सो उपदेश गर्नु भयो—‘दुःख, समुदय, निरोध र मार्ग ।’ जस्तो कुनै सफा तथा न मैलेको वस्त्रमा जुनसुकै रंगले रंगाए पनि राम्ररी समात्ख, त्यर्तै ब्राह्मण पुष्करसातीलाई त्यसै आसनमा विरज, वीतमल, धर्मचक्र उत्पन्न भए—‘जे जति उत्पन्न (समुदय धर्म) हुन्छन् ती जस्मै विनाश (निरोध) हुन्छन् ।’ दृष्ट धर्म, प्राप्त धर्म, वेदित धर्म, धर्मको जग र गम्भीर रूपले धर्मलाई बुझिसके पछि निःशंकी, निश्चिन्त, वैशारद भई, कसैको आश्रय न चाँहिने भएपछि पुष्करसाती ब्राह्मणले भगवान्‌सँग यसरी प्रार्थना गरे :—

१. हेर पृष्ठ १८३ मा । २. हेर पृष्ठ १८१ ।

सपरिवार शरणागमन

“धन्य, भो गौतम ! धन्य, भो गौतम ! ! ० । अब म, पुत्र,
आर्या, परिवार, अमात्य सहित तपाइ गौतमको शरण पछु, धर्म र भिक्षु-
सङ्घको पनि । तपाइ गौतमले मलाई आजीवनसम्म शरणमा आएको
उपासक हो भनी स्वीकार गर्नुहोस् । जस्तो तपाइ गौतम उक्कटाका
अरू अरू उपासकहरूका कुलघरमा जानु हुन्छ, त्यस्तै गरी पुष्करसाती-
कुलघरमा पनि पालनुहोस् । यहाँ भएका माणवक, माणविकाहरूले तपाइ
गौतमलाई अभिवादनगर्दा, आदरगरी आसनबाट उठदा, आसन वा पानी
प्रदान गर्दा र चित्त प्रसन्न गर्दा दीर्घकालसम्म उनीहरूको हित र सुख
हुनेछ ।”

“ब्राह्मण, रात्रै भन्यो ! ”



Dhamma.Digital

३१. वाशिष्ठ र भारद्वाज माणव

परिचय

कोशल राज्यको उक्कटा नगरवासी पुष्करसाती (पोक्खरसाती) ब्राह्मणको प्रमुख शिष्य वाशिष्ठ माणव र कोशल राज्यकै उक्कटा नगर बाहिरको इच्छानङ्गल गाउँवासी तारुक्ष (तारुक्ख) ब्राह्मणको प्रमुख शिष्य भारद्वाज माणवका बीच घनिष्ठ मित्रता थियो । यी दुवै कालान्ते, गोत्रले मात्रै सूत्रहरूमा प्रचलित भएको पाइन्छ ।

“मजिभम निकाय र सुत्तनिपात” अन्तरगतको वाशिष्ठ सूत्र र “दीर्घनिकाय” अन्तरगतको त्रैविद्य र अग्रज सूत्रहरूमा उल्लेख भए अनुसार वाशिष्ठ माणव र भारद्वाज माणव एकसाथ भएको हुनाले तैयिनीहरूमा परस्पर घनिष्ठ मित्रता थियो भन्न सकिएको हो ।

वाशिष्ठ र त्रैविद्य सूत्रहरूका शुरूमै विभिन्न नामी नामी ब्राह्मणहरूमध्ये अग्रगण्य भएका चड्ढी ब्राह्मण, तारुक्ष (तारुक्ख) ब्राह्मण, पुष्करसाती (पोक्खरसाति) ब्राह्मण, जानुश्रोणी (जानुस्तोनि) ब्राह्मण र तोदेश्य ब्राह्मणहरू भेला भएको कुरा उल्लेख भएको पाइन्छ । यिनीहरू यहाँ अर्थात् वाशिष्ठ सूत्रानुसार इच्छानङ्गल गाउँमा मन्त्र शोधन गर्नका लागि र त्रैविद्य सूत्रानुसार मनसाकट

गाउँमा वेद-मन्त्रहरू अध्ययन तथा अध्यापन गराउन भेला भएका थिए । यो भेला हुने ठाउँमा अस्थायी घरहरू बनाई, पाले पहरा राख्दथे र बाहिरका मानिसहरूलाई भित्र पत्त दिन्नथे । यी पाँच ख्याति प्राप्त कोशल नरेशका पुरोहितहरू मध्ये कोशल देशको ओपसाद नगरवासी चड्डो ब्राह्मण, इच्छानङ्गल गाउँवासी तारुक्ष ब्राह्मण, उक्कटा महानगर वासी पुष्करसाती ब्राह्मण, श्रावस्ती नगरवासी जानु-श्रोणी ब्राह्मण, र तुदी गाउँवासी तोदेय ब्राह्मण हुन् । यी पाँच जना कोशल राज्यमै थिए ।

वाशिष्ठ र भरद्वाज माणवहरू पनि मन्त्र शोधन (संशोधन) गर्ने काममा आएका आ-आपना गुरुहरूका साथमा थिए । एकदिन भेला-हुने काम सिद्धिएपछि यी दुवै मित्रहरू, अरू माणवहरूका साथ बाहिर तिर टहलिंदै थिए । यसै बखत यिनीहरूको आपसमा मित्रतापूर्ण कुराकानी हुँदा हुँदै वाशिष्ठ माणवले भारद्वाज माणवसँग, “कसरी ब्राह्मण हुन्छ” भनी सोधे । भारद्वाज माणवले, “सात पुस्तादेखि जातिमा कलज्ञनलागी, आमा बाबुहरू पनि सजातीय भएर जन्मने नै ब्राह्मण हुन सक्छ” भनी जवाफ दिदा वाशिष्ठले उनको कुरा अस्वीकार गर्दै, “आपनै शील सदाचारले ब्रह्मेक जन्मले कसरी ब्राह्मण हुन सक्ला ? यदि जन्मेको बखतमा त्यस त्यस प्राणीलाई ‘तिमी ब्राह्मण हो, तिमी क्षत्री हो’ इत्यादि न भनेको भए अर्थात् यस्तो संज्ञा न दिइएको भए कसले कसलाई ‘यो ब्राह्मण हो, यो क्षत्री हो’ भनी जान्न सक्दथ्यो । अतएव यी जन्मै कुरा केवल लोकव्यवहार मात्र हुन् । यिनीहरूले सुगति दुर्गति जानका लागि कुनै असर पादैनन्, बल्कि कर्मले मात्र सुगति र दुर्गतिमा

युन्याउँछ” भनी आफ्नो विचार प्रकट गरे । यिनीहरूका बीच दुवैले एक अर्काको कुरालाई ग्रहण गराउन सकेनन् ।

भगवान् इच्छानज्ञल^१ गाउँमा बसिरहनु भएको कुरा यिनी-हरूले सुनिसकेका थिए । त्यसैले वाशिष्ठ माणवले, “त्यसो भए हामीहरू बुद्धकहाँ गई यो विषय बारे सोधौं र वहाँले जे भन्नु हुनेछ सोही नै ग्रहण गरौं” भन्ने सुक्षम राखे । दुवैको सहमतिद्वारा उनीहरू भगवान् कहाँ गई आफुहरूमा भएको भत भिन्नता बारेको कुरा सुनाई, पछि प्रश्न पनि सोधें । भगवान्‌ले पनि उनीहरूलाई कर्मकै प्रधानतामा जोर दिई उपदेश गर्नु भयो । जुन कुरा तल वाशिष्ठ सूत्रमा उल्लेख गरिएको छ । यो उपदेश सुनेपछि वाशिष्ठ र भारद्वाज दुवै माणवहरू खुशी भई भगवान्‌को शरणमा गए^२ ।

X X X X

Dhamma.Digital

अर्को एक समयमा उपरोक्त पाँच ब्राह्मणहरू, अरू ब्राह्मणहरूका साथ त्रैविद्य सूत्रमा उल्लेख भएको मनसाकट गाउँमा भेलाभई वेद-मन्त्रहरूको अध्ययन र अध्यापन गर्दै थिए । त्यहाँ वाशिष्ठ र भारद्वाज माणवहरू पनि थिए ।

१. सं. नि. इच्छानज्ञल सूत्रानुसार भगवान् इच्छानज्ञल गाउँमा ३ महीनासम्म बस्नु भएको थियो ।

२. अ. क. आधारित ।

एक दिन मन्त्र अध्ययनको काम टुङ्गेपछि थकाइ मेट्न र नुहाउन ती दुवै माणवहरू अचिरवती नदीमा गए । अचिरवती नदीको किनार बालुवाले रमणीय देखिन्थ्यो । नदीको शीतल हावाले थाकेको शरीर चड्हा हुन्थ्यो । शायद गृष्म-ऋतु भएकोले होला यिनीहरू संध्या समयमा धेरै माणवहरूका साथ नुहाउन पुरेका । यिनीहरू थकावट मेटाउनको लागि रमणीय नदी किनारको बालुवामा टह्हिलाई, शीतल हावा खाँदै, मैत्रीपूर्ण बातावरणमा धर्म-शास्त्र बारे कुराकानी पनि गर्दथे । यसै बीचमा वाशिष्ठ माणवले भारद्वाज माणवलाई ब्रह्मलोकमा पुन्याउन सक्ने मार्गहरूको चर्चा गर्दै आफ्ना आचार्य पुष्कर-सातीले बताएको मार्ग नै ‘सोजो हो’ भनी सुनाए । वाशिष्ठको कुरासुनी भारद्वाज माणवले पनि आफ्ना गुरु तारुक्षले बताएको मार्गले नै ब्रह्मलोकमा पुन्याउन सक्छ भन्ने कुराको दावी गरे ।

यद्यपि यी दुइ मित्रका बीचमा विश्वास र धारणाबारे मत ऐक्य थिएन तथापि यिनीहरूका बीचका मित्रताको गाँठोमा कुनै आँच लागेको थिएन । यिनीहरूका मित्रताको गाँठो बलियो थियो । धारणा र विश्वासको सम्बन्धमा उनीहरू पूर्ण स्वतन्त्र थिए । मित्रताको नाताले एक अर्कामाथि आफ्नो विचारधारा लाद्ने पक्षमा यिनीहरू थिएनन् । आ-आफ्नो विचारमा यिनीहरू पूरा स्वतन्त्र थिए । परस्पर मैत्री र सहानुभूति चित्त भएकोले र आपसी आदर तथा सम्मानताको कारणले गर्दा, मत भिन्नता भए पनि यिनीहरूले कहिले पनि वैमनस्यताको अप्रिय अनुभव गर्न परेको थिएन । यी दुइ माणवहरूको तुलना गर्दा भारद्वाज माणव भन्दा वाशिष्ठ माणव प्रगतिशील देखिन्दून् भनी भन्न सकिन्दै ।

भारद्वाज पनि उत्तिकै विद्वान् र पढे लेखेका थिए तर वाशिष्ठको दाँजोमा प्रतिभा सम्पन्न विचार धारामा केही कमी अवश्य देखिन्छ । वाशिष्ठ माणवमा नयाँ तरोकाको सोचाइ र विचारका लहर, सप्रमाणिक तथा न्याययुक्त बुद्धि खेलाउनमा जस्ति प्रतिभा देखिन्छ उति साक्रामा भारद्वाज माणवमा न देखिएता पनि भित्रधर्म रक्षणर्नमा भने उनी कम थिएनन् । यदि भारद्वाज माणव श्रद्धाचरित्रका हुन् भने वाशिष्ठ माणव श्रद्धा र बुद्धि चरित्रका हुन् । अनि वाशिष्ठ माणवले आफुहरूमा भएका मत भिन्नता बारे फेरि बुद्धरूहाँ गई समस्या समाधान गर्ने सुझाव पेश गरे, जुन सुझाव भारद्वाज माणवले सहर्ष स्वीकार गरे ।

यसपछि उनीहरू मनसाकट गाउँमा जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगई आफुहरूका बीच मत भिन्नता भएको कुरा भगवान्लाई अवगत गराए । भगवान्ले उनीहरूको कुरा सुनिसकेपछि प्रत्युत्तरमा जुन उपदेश दिनु भयो सो कुरा तल लेखिएको ‘दीर्घनिकाय’को त्रैविद्य (तेविज्ज) सूत्र बाट बोध हुनेछ ।

यस सूत्रको उपदेश सुनिसकेपछि केही दिनपछि उनीहरू दुवै बुद्धको भिक्षुसङ्गमा प्रवर्जित भए अर्थात् श्रामणेर^१ भए । यस बखतसम्म

१. बुद्ध धर्ममा भिक्षुत्व दुइ श्रेणीमा विभाजित छन् । प्रथमत गृहस्थ त्यागी कषायबस्त्र (चीवर) धारणगरी प्रवर्जित हुनेलाई श्रामणेर भनिन्छ । २० वर्षको उमेर पूरा भएकोले यदि भिक्षुत्वको याचना गन्यो भने घटीमा १० जना भिक्षुको सङ्गले प्रदान गरिने उपसम्पदात्वलाई भिक्षु भनिन्छ ।

उनीहरू २० वर्षको उमेरमा पुगेका थिएनन् ।

× × × ×

बुद्ध शासनमा श्रामणेर भइसकेपछि यी दुई साथी श्रामणेरहरू, विशाखा महा उपासिकाले २७ कोटी धन खर्चगरी बनाइ राखेको, ५०० कोठाहरूले युक्त श्रावस्तीस्थित पूर्वाराम^३ विहारमा उपसम्पदाको प्रतीक्षामा बसिरहेका थिए । अनाथपिण्डिक महाजनले बनाइ दिएको सुप्रसिद्ध जेतवन विहारको पूर्वपट्टि पर्ने हुनाले यसलाई पूर्वाराम भनिएको हो । त्यस बखत भगवान्बुद्ध यसै विहारमा बस्नु भएको थियो ।

एक दिन भगवान् संध्यासमयतिर ध्यानबाट उठी, विहारको पछाडिपट्टि खुला ठाउँको चड्क्रमण स्थलमा चड्क्रमण गरिरहनु भएको देखी, “भगवान्कहाँ गएमा केही उपदेश सुन्न पाउनेछौ” भनी विचार-गरी, आफ्नो मित्र आयुष्मान् भारद्वाजलाई पनि बोलाई दुवै एक साथ आयुष्मान् वाशिष्ठ भगवान् छेउ गए ।

चड्क्रमण स्थलमा पुगी, भगवान्लाई अभिवादनगरी, एक तरफ लागी यिनीहरू पनि भगवान् सँगसँगै चड्क्रमण गर्नलागे । यसैबेला भगवान्ले उनीहरूसँग क्षेमकुशल-कुरा गर्नुहुँदै सोधनुभयो — “के तिमी-

१. पूर्वाराम विहारलाई सूत्रहरूमा प्रासाद पनि भनिएको छ । पूर्वाराम विहार अति सुन्दर तथा भव्य देखिने हुनाले प्रासाद भनिएको हो ।

हरूलाई तिम्रा ज्ञातिबन्धुहरूले भिक्षुभयो भनी केही भन्दैनन् ?' भगवान् को कुरा सुनी आयुष्मान् वाशिष्ठले, "भन्ते ! किन भन्दैनये, खूब कुरा काट्थन्, खूब निन्दा गर्छन्" भन्दै "ब्राह्मणहरू हामीलाई ब्राह्मण जस्तो श्रेष्ठपन छाडी भिक्षु जस्तो नीचपनमा लागेपनि भन्दैनन्" भनी सुनाए । यसै कुराको शिलशिलामा भगवान्‌ले यिनीहरूलाई 'दीर्घनिकाय' को अग्रज्ञ (अग्रज) सूत्रको उपदेश दिनुभयो । जुन कुरा तल लेखिएको छ । यस सूत्रको उपदेश सुनिसकेपछि सप्तबोध्यज्ञ धर्मबारे विशेष ध्यानगरी अन्तमा आयुष्मान् वाशिष्ठ र भारद्वाज दुवै केही दिनपछि चतु-प्रतिसम्भिदा^१ ज्ञान सहित आफ्नो आत्मव क्षयगरी, प्रव्रज्यत्वको परमार्थ भएको अरहत्-फलमा प्रतिष्ठित भए । बीस वर्षको उमेर पूरा भएकाले उपसम्पदा पनि भए^२ ।

X

X

X

सूत्र :—

वाशिष्ठ र भारद्वाजमा भएका कुरा

यस्तो मैले सुने^३ ।

एक सयम भगवान् इच्छानज्ञलस्थित इच्छानज्ञल वनखण्डमा बस्नु भएको थियो ।

१. अर्थ-प्रतिसम्भिदा, धर्म-प्रतिसम्भिदा, निरुक्ति-प्रतिसम्भिदा र प्रतिभाण-प्रतिसम्भिदा ज्ञानलाई चतु प्रतिसम्भिदा ज्ञान भनिन्छ ।

२. अ. क. आधारित ।

३. म. नि. वासेठुसुत्तं ।

त्यस बखत नामी नामी महाशाल (धनी) कुलका ब्राह्मणहरू इच्छानज्ञलमा बसेका थिए । जस्तैः— चड्ढी ब्राह्मण, तारुक्ष ब्राह्मण, पुष्करसाती ब्राह्मण, जानुश्रोणी ब्राह्मण र तोदेय ब्राह्मण । त्यस्तै अरु धनीकुलका ब्राह्मणहरू पनि इच्छानज्ञलमै बसेका थिए ।

त्यस बखत वाशिष्ठ माणव र भारद्वाज माणव डुलिरहेका थिए । उनीहरूका बीचमा यस्तो कुरा चल्यो— “कसरी ब्राह्मण हुन्छ ?”

भारद्वाज माणवले भने — “सज्जातीय आमा बादुबाट जन्मेका, शुद्ध गर्भधारण गरेका, सातपुस्तादेखि पितामह युगलको जातिवादले निन्दा र अपवाद नभएका भएमा ब्राह्मण हुन सक्छ ।”

वाशिष्ठ माणवले भने— “जब शीलवान हुन्छ, व्रतसम्पन्न हुन्छ तब ब्राह्मण हुन सक्छ ।”

उनीहरूका बीचमा न भारद्वाज माणवले वाशिष्ठ माणवलाई सम्झाउन सके, न वाशिष्ठ माणवले भारद्वाज माणवलाई नै सम्झाउन सके । अनि वाशिष्ठ माणवले भारद्वाज माणवलाई आमन्त्रणगरी भने— “हे भारद्वाज ! श्रमण गौतम शाक्य-पुत्र शाक्यकुलबाट प्रवर्जित भई अहिले इच्छानज्ञलको इच्छानज्ञल वनखण्डमा बस्नु भएको छ । श्रमण गौतमको यस्तो कल्याण कीर्ति शब्द फैलिएको छ— वहाँ भगवान् अरहत् सम्यक् सम्बुद्ध हुनुहुन्छै० ।” हामी श्रमण गौतम

१. पृष्ठ १६४ मा ज्ञै ।

कहाँ जाऊँ र यो कुरा सोधौँ । जस्तो थमण गौतमले भन्नु हुन्छ त्यस्तै हामीले प्रहण गरौँ ।”

“हुन्छ” भनी भारद्वाज माणवले वाशिष्ठ माणवलाई प्रत्युत्तर दिए ।

जातिवादबारे बुद्धको उपदेश

अनि वाशिष्ठ र भारद्वाज माणवहरू जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ गई भगवान्सँग कुशलवार्ता गरे । कुशलवार्ता सिद्धिए-पछि एक छेउमा बसे । एक छेउमा बसेका वाशिष्ठ माणवले भगवान्सँग गाथाद्वारा^३ निम्न कुराहरू सोधे :—

१— “भो गौतम ! हामी आचार्य सम्मत प्राप्त, आचार्यका चचनलाई स्वीकार गरेका, तीनै वेदका ज्ञाता ह्वौँ । म पुष्करसाती ब्राह्मणको शिष्य हुँ, यिनी तारुक्ष ब्राह्मणका शिष्यहुन् ।

२— “तीनै वेद (त्रिविद्या) मा जति आख्यान छन् तिनीहरू-मा हामी पूर्णतया भिज्ञछौँ । काव्य, व्याकरण तथा जल्प (वाद) मा पनि हाम्रा आचार्य समान छौँ । हामी दुइजनाको बीचमा जातिवाद बारे विवाद छ ।

३— “भारद्वाज जन्मले ब्राह्मण हुन्छ भन्छन्, म कर्मले हुन्छ

१. यहाँ पालिगाथाको अर्थ मात्रै दिइएको छ ।

भन्तु । हाम्रो यसप्रकारको विवादको कुरालाई तपाइ चक्षुमानले जान्नु होस् !

४—“हामीले परस्पर सम्झाउन सकेनाँ । त्यसैले सम्बुद्ध भनी नाम भएका तपाइ भगवान्सँग हामी सोधन आएका ह्वौं ।

५—“अक्षय चन्द्रमालाई जसरी मानिसहरू हातजोरी नमस्कार गर्दै बन्दना गर्छन्, त्यसरी नै यो लोकमा तपाइ गौतमलाई पनि नमस्कार गर्छन् ।

६—“लोकमा चक्षु (बुद्ध) उत्पन्न भए । हामी तपाइसँग सोच्छद्धौं— जन्मले आह्वाण हुन्छ वा कर्म (काम) ले हुन्छ ? हामी अज्ञानीलाई बताउनु होस, जुन कुरा सुनी हामी जान्नसकौं ।”

भगवान् भन्तु हुन्छ :

७—“हे वाशिष्ठ! त्यसोभए म तिमीहरूलाई अनुपूर्विक क्रमानु-सार प्राणीहरूको जाति विभिन्नताबारे बताउँछु; जातिहरू भिन्न भिन्न थरीका छन् :—

८—“तृण-वृक्षबारे हेर (जान), यद्यपि उसले यसको वास्ता (दावा) गर्दैन, तापनि तृण-वृक्षहरूमा जातीमय लिङ्ग (लक्षण) भेद देखिन्छ; उनीहरूमा पनि परस्पर भिन्नाभिन्न जाति छन् ।

९—“त्यहाँपछि कीट-पतङ्गदेवि कमिलासम्बन्धमा पनि जातीमय लिङ्ग (लक्षण) पाइन्छन्; उनीहरूमा पनि परस्पर भिन्नाभिन्न जाति छन् ।

१०— “चौपायाहरूमा पनि हेर (जान), स्थाना, ठूला जातीर्मय लिङ्गः (लक्षण) पाइन्छन्; उनीहरूमा पनि परस्पर भिन्ना-भिन्न जाति (जात) छन् ।

११— ‘उदरपाद भएका सर्पादि दीर्घपीठ प्राणीमा पनि हेर (जान), उनीहरूमा पनि जातीर्मय लिङ्गः पाइन्छन्; उनीहरूमा पनि परस्पर भिन्नाभिन्न जाति (जात) छन् ।

१२— “त्यसपछि पानीमा बस्ने माछामा पनि हेर (जान), उनीहरूमा पनि जातीर्मय लिङ्गः (लक्षण) पाइन्छन्; उनीहरूमा पनि परस्पर भिन्नाभिन्न जाति (जात) छन् ।

१३— “त्यसपछि पखेटाद्वारा आकाशमा उडने चराचुरुंगी मा हेर (जान), उनीहरूमा पनि जातीर्मय लिङ्गः पाइन्छन्; उनीहरूमा पनि परस्पर भिन्नाभिन्न जाति (जात) छन् ।

१४— “जस्तो ती प्राणीहरूमा बेग्लाबेग्लै जातीर्मय लिङ्गः (लक्षण) छन् त्यस्तैगरी बेग्लाबेग्लै जातीर्मय लिङ्ग-भेदहरू मनुष्य-हरूमा छैनन् ।

१५-१७— “अरू प्राणीहरूमा ऊँ मनुष्यहरूमा केशमा, शीरमा, कानमा आँखामा, मुखमा, नाकमा, ओठमा, भमुकमा, गर्धनमा, काँधमा, पेटमा, पीठमा, कमर (कटि) मा, स्तन (उर) मा, योनिमा, मैथुनमा, खुट्टामा, औँलामा, नड्मा, पिंडौलोमा (जंघा), तिग्रामा, वर्णमा र स्वरमा अरू प्राणीमाङ्गँ जातीर्मय लिङ्गः (लक्षण) छैनन् ।

१८— “अरु प्राणीहरूका शरीरमा भिन्नता छन् तर मनुष्यहरू-का शरीरमा भिन्नता छैन । मनुष्यहरूको भिन्नता केवल संज्ञा (नाम) द्वा मात्र छ ।

१९— “हे वाशिष्ठ ! मनुष्यहरूमा जसले गोरक्षागरी जीविका-गर्छ, उसलाई कृषक भनी जान, ब्राह्मण भनी होइन ।

२०— “हे वाशिष्ठ ! मनुष्यहरूमा जसले नाना शिल्पद्वारा जीविका गर्छ, उसलाई शिल्पकार भनी जान, ब्राह्मण भनी होइन ।

२१— “हे वाशिष्ठ ! मनुष्यहरूमा जसले व्यापारगरी जीविका गर्छ, उसलाई व्यापारी भनी जान, ब्राह्मण भनी होइन ।

२२— “हे वाशिष्ठ ! जसले अर्काको दूतेय्य काम गरी जीविका गर्छ, उसलाई दूत भनी जान, ब्राह्मण भनी होइन ।

२३— “हे वाशिष्ठ ! जसले चोरीगरी जीविका गर्छ, उसलाई चोर भनी जान, ब्राह्मण भनी होइन ।

२४— “हे वाशिष्ठ ! जसले धनुषविद्याद्वारा जीविका गर्छ, उसलाई योद्धा भनी जान, ब्राह्मण भनी होइन ।

२५— “हे वाशिष्ठ ! जसले पुरोहितवृत्तिद्वारा जीविका गर्छ, उसलाई पुरोहित भनी जान, ब्राह्मण भनी होइन ।

२६— “हे वाशिष्ठ ! जसले गाउँ र राष्ट्रको उपभोग गर्छ, उसलाई राजा भनी जान, ब्राह्मण भनी होइन ।

२७— “हे वाशिष्ठ ! म आमाको योनीबाट निस्कनेलाई ब्राह्मण भन्दन । ‘भो-वादी’^१ भन्छु यदि उ सकिञ्चन (संग्रही) छ भने । यदि अकिञ्चन (असंग्रही) छ भने उसलाई म ब्राह्मण भन्छु ।

२८— “ सबै संयोजनलाई काटी, जसमा त्रास रहेदैन, जो राग-बाट मुक्त हुन्छ, उसलाई म ब्राह्मण भन्छु ।

२९— “क्रोध र तृष्णा रहित जो दृष्टि-वाद (६२ प्रकारको मिथ्या धारणा) रूपी डोरीको गाँठोमा पर्दैन, जसले अविद्यान्धकारताई नाशगरी सत्यलाई बोधगर्ठ, उसलाई म ब्राह्मण भन्छु ।

३०— “जसले गाली, बध र बन्धनलाई नरिसाई क्षमागर्ठ, जसको क्षाति-बल बलियो छ, उसलाई म ब्राह्मण भन्छु ।

३१— “जसले अक्रोधी भई ब्रत पालन गर्ठ, शीलवान भई रागलाई हटाउँछ, जो संयमी र अन्तिमदेहधारी हो, उसलाई म ब्राह्मण भन्छु ।

३२— “पातमा पानी भै करौंतीको दाँतको टुप्पामा सस्यूंको गेडा नअडने छै जो कामवासनामा लिप्त हुँदैन, उसलाई म ब्राह्मण भन्छु ।

१. बुद्धकालमा ब्राह्मणहरूले ब्राह्मणलाई ‘भो, भो’ भनी भन्दथे त्यसैले ‘भो, भो’ भन्नमात्र लायकका ब्राह्मण भन्दछु भनी भनिएको हो ।

३३— “जसले यसै जन्ममा दुःख र निरोधलाई जानी, आफ्नो आरलाई बिसाउँछ, उसलाई म ब्राह्मण भन्छु ।

३४— “जो गम्भीर, प्रज्ञावान, मेधावी, सुमार्ग-कुमार्गलाई बुझी, उत्तम सत्य-ज्ञानलाई प्राप्त गर्छ, उसलाई म ब्राह्मण भन्छु ।

३५— “जो गृहस्थी र प्रवृजितसँग लिप्त छैन, जसले पञ्चकाम विषयको इच्छा गर्दैन, उसलाई म ब्राह्मण भन्छु ।

३६— “जसले तर्तिने, नर्तिने सबै प्राणीप्रति दण्ड त्यागी, आफुले पनि अकर्द्वारा पनि मारकाट गर्दैन, गराउँदैन, उसलाई म ब्राह्मण भन्छु ।

३७— “विरोधीको बीचमा विरोध रहित, इष्टाधारीको बीचमा दण्डारहित, रिसाहालुका बीचमा जो रीस नगरी बस्छ, उसलाई म ब्राह्मण भन्छु ।

३८— “करोतीको दाँतको दुष्पोमा सस्यौंको गेडा नअड्ने कै जसको राग, द्वेष, अभिमान र स्रक्ष (अकाको गुण ढाक्ने) हटिसक्यो, उसलाई म ब्राह्मण भन्छु ।

३९— “जो कठोरबोली बोल्दैन, कसैलाई चोट नलाग्नेगरी सत्यकुरा गर्छ, उसलाई म ब्राह्मण भन्छु ।

४०— “जसले लामो छोटो, स्यानो-ठूलो, राम्बो-नराम्बो कुनै पदार्थ चोरी गर्दैन, उसलाई म ब्राह्मण भन्छु ।

४१— “जसको इहलोक र परलोकमा आशा हुँदैन, जो तृष्णा रहित बन्धनबाट मुक्तभइसकेकोछ, उसलाई म ब्राह्मण भन्छु ।

४२— “जसको कहीं पनि अडकिने छैन, सत्यबारे संशय दूरभई सकेका छ र अमृत (निर्वाण) प्राप्तगरी सकेको छ, उसलाई म ब्राह्मण भन्छु ।

४३— “जो पुण्य-पाप दुवैको आसक्तबाट टाढा भैसक्यो, शोक रहित, मल रहित, विशुद्ध भएको छ, उसलाई म ब्राह्मण भन्छु ।

४४— “जो चन्द्रमा समान निर्मल, शुद्ध, स्वच्छ र निर्लिप्त छ, जसको भव-तृष्णा छैन, उसलाई म ब्राह्मण भन्छु ।

४५— “जो यो संकटमय दुर्गम संसाररूपी मोहलाई पारगरी उत्तीर्ण भएको छ, जो ध्यानी, पापरहित निःसन्देही, तृष्णारहित भई निर्वाण भएको छ, उसलाई म ब्राह्मण भन्छु ।

४६— “कामविषयलाई त्यागी, घर-बार त्यागी जो प्रव्रजित भएको छ, जसको काम-भव-तृष्णा क्षीण भइसकेको छ, उसलाई म ब्राह्मण भन्छु ।

४७— “तृष्णा छाडी, घर-बार छाडी जो प्रव्रजित हुन्छ, जसको भव-तृष्णा क्षीण भएको छ, उसलाई म ब्राह्मण भन्छु ।

४८— “मनुष्य-भोगविषयलाई र दिव्य-भोगविषयलाई त्यागी, जो सबै भोगविषयबाट निर्लिप्त छ, उसलाई म ब्राह्मण भन्छु ।

४९— “रति अरतिलाई त्यागी, क्लेश रहित शीतल स्वभाव भई, जो समस्त लोक विजयी र वीर छ, उसलाई म ब्राह्मण भन्छु ।

५०— “सबैप्रकारका प्राणीको जन्म र मरणलाई जानी, जो अनासत्त भएको छ, सुगत (रास्रो स्थानमा पुगेको) भई बुद्ध भएकोछ, उसलाई म ब्राह्मण भन्छु ।

५१— “जसको गति (जाने बाटो) देव, गन्धर्व र मनुष्यले थाहा पाउन सक्दैन, उही क्षीणास्त्रव अर्हत्तलाई म ब्राह्मण भन्छु ।

५२— “जसको भूत, भविष्य र वर्तमानमा कुनै आसक्ति छैन, जो आसक्ति र परिग्रह रहित छ, उसलाई म ब्राह्मण भन्छु ।

५३— “जो मृषभ (नडगमगाउने), प्रवर, वीर, महर्षि, विजेता, अकम्प्य, स्नातक (नुहाएका), बुद्ध हुन्, उनलाई म ब्राह्मण भन्छु ।

५४— “जसलाई पूर्वजन्म थाहा छ, जसले स्वर्ग-नर्क देखन सक्छ, जसको जाति (जन्म) क्षय भइसकेको छ, उसलाई म ब्राह्मण भन्छु ।

५५— “संसारमा नाम र गोत्रको जुन कल्पना गरिएको छ, ती सबै केवल व्यवहार र संज्ञामात्र हुन्, त्यस त्यस ठाउँमा केवल कल्पनागरी नाम मात्रले व्यवहार गर्दै आएका हुन् ।

५६— “चिरकाल देखिको अज्ञानताले गर्दा, गलत धारणाको संस्कार मनमा बसेका अज्ञानीहरूले ‘जन्मले ब्राह्मण हुन्छ’ भनी नजानि-कन भन्छन्, जान्नेले त्यसो भन्दैनन् ।

५७— “जन्मले ब्राह्मण हुन्छ, त जन्मले अ-ब्राह्मण हुन्छ; कर्म (काम-धार) ले तै ब्राह्मण हुन्छ, कर्म (काम-धार) ले तै अ-ब्राह्मण हुन्छ ।

५८— “कामले तै कृषक हुन्छ, कामले तै शिल्पी हुन्छ, कामले तै व्यापारी हुन्छ, कामले तै प्रेष्य (दूत) हुन्छ ।

५९— “कामले तै चोर हुन्छ, कामले तै योद्धा हुन्छ, कामैले पुरोहित हुन्छ र कामैले राजा पनि हुन्छ ।

६०— “कर्मफललाई जान्ने, हेतु-प्रत्ययबाट यसो हुन्छ भनी जान्ने पण्डितले यस प्रकारको कामलाई यथार्थरूपले हेर्छ ।

६१— “कर्म (काम) ले तै लोक चलि रहेको छ, कर्मले तै प्रजा चलिरहेको छ, आणिमा रथ बाँधिएको भैं प्राणी कर्ममा बाँधि-एको छ ।

६२— “तप, ब्रह्मचर्य, संयम र दमले ब्राह्मण हुन्छ । यही उत्तम ब्राह्मण हो ।

६३— “तीन विद्या सम्पन्न, पुनर्जन्म मुक्त, शान्त भएकालाई, तिमीले पनि पण्डितले क्षे ब्रह्मा र शक्रलाई जान ।”

बाशिष्ठ र भारद्वाजको शरणागमन

भगवान्को यति उपदेश सुनेपछि बाशिष्ठ र भारद्वाज माणवले प्रसन्नतापूर्वक भगवान्-सँग यसरी प्रार्थना गरे :—

“धन्य, भो गौतम ! धन्य, भो गौतम^१ !! ० । हामी भगवान् गौतमको शरण पछौं, धर्म र सङ्घको पनि । आजदेखि तपाइ गौतमले हामीलाई आजीवनसम्म शरणमा आएका उपासक हुन् भनी स्वीकार गर्नुहोस् ।”

X

X

X

सूत्र :—

पाँच नामी ब्राह्मणहरू

यस्तो मैले सुनेः ।

एक समय भगवान् पाँचशय भिक्षुहरूका साथ कोशल राज्यमा चारिका गर्दै मनसाकट भन्ने कोशल ब्राह्मणहरूका गाउँमा पुग्नु भयो । त्यहाँ भगवान् मनसाकटको उत्तरपटि अचिरवती नदीको किनारको आम्रबनमा बस्नु भएको थियो ।

त्यस बखतमा धेरै नामी धनीकुल (महाशाल) का ब्राह्मणहरू मनसाकटमा बसेका थिए । जस्त चड्की ब्राह्मण, तारुक्ष ब्राह्मण, पुष्कर-साती ब्राह्मण, जानुश्रोणी ब्राह्मण र तोदेश्य ब्राह्मण । तथा अरु धनीकुलका ब्राह्मणहरू पनि थिए ।

१. हेर पृष्ठ १७ मा । २. दी. नि. तेविज्जसुत्तं ।

वाशिष्ठ र भारद्वाज

त्यस बेला वाशिष्ठ र भारद्वाज माणवहरू टहलि रहँदा बाटमा उनीहरूका बीच यस्तो कुरा चल्यो—“यही ऋजु (सोजो) मार्ग हो, यही मार्गले त्यहाँ (ब्रह्माकहाँ) पुन्याउँछ र यही मार्गले नै ब्रह्म सहवासमा पनि पुन्याउँछ, जुन मार्ग पुष्करसाती ब्राह्मणले बताएका छन्” भनी वाशिष्ठ माणवले भने ।

भारद्वाज माणवले भने—“जुन मार्ग तारुक्ष ब्राह्मणले भनेका छन्, सोही मार्ग ऋजु (सोजो) छ, सोही मार्गले त्यहाँ (ब्रह्माकहाँ) पुन्याई दिन्छ र सोही मार्गले नै ब्रह्मसहवासमा पनि पुन्याइदिन्छ ।”

उनीहरू मध्ये न वाशिष्ठ माणवले भारद्वाज माणवलाई संझाउन सके, न त भारद्वाज माणवले वाशिष्ठ माणवलाई नै संझाउन सके । अनि वाशिष्ठ माणवले भारद्वाज माणवलाई भने—“हे भारद्वाज ! श्रमण गौतम शाक्यपुत्र शाक्यकुलबाट प्रवर्जित भई अहिले मनसाकटको उत्तरपट्टि अचिरवती नदीको किनारको आग्रबनमा बस्नु भएको छ । भगवान्को यस्तो कल्याण कीर्ति शब्द फैलिएको छ—“वहाँ भगवान् अरहत् सम्यक् सम्बुद्ध हुनुहुन्छ^{३०} ।” हामी त्यहाँ जाऊँ र त्यहाँ गई यो कुरा श्रमण गौतमसँग सोधौं । श्रमण गौतमले जे जस्तो भन्नु हुनेछ उही स्वीकार गरौं ।” “हुन्छ” भनी भारद्वाज माणवले वाशिष्ठ माणवलाई उत्तर दिए ।

१. पृष्ठ ४० मा ।

वाशिष्ठ र भारद्वाज बुद्धकहाँ

वाशिष्ठ माणव र भारद्वाज माणव दुवैजना जहाँ भगवान् हुनु-
हुन्थ्यो त्यहाँ गई भगवान्सँग कुशलवार्ता गरे । कुशलवार्ता गरिसके पछि
एक छेउमा बसे । एक छेउमा बसेका वाशिष्ठ माणवले भगवान्लाई
सुनाए :—‘भो गौतम ! हाभी दुइजना दहलिरहँदा हाम्रा बीच, बाटैमा
यस्तो कुरा चल्यो—‘यही सोजो मार्ग हो, यही मार्गले त्यहाँ (ब्रह्मा-
कहाँ) पुन्याउँछ र यही मार्गले नै ब्रह्मसहवासमा पनि पुन्याउन सक्छ,
जुन मार्ग पुष्करसाती ब्राह्मणले बताएका छन्’ भनी मैले भने । भारद्वाज
माणवले भने—‘जुन मार्ग तारुक्ष ब्राह्मणले भनेका छन्, सोही मार्ग
ऋजु छ, सोही मार्गले त्यहाँ (ब्रह्माकहाँ) पुन्याइदिन सक्छ र सोही
मार्गले नै ब्रह्मसहवासमा पनि पुन्याइदिन सक्छ ।’ भो गौतम ! यहाँ
हाम्रा बीच विग्रह, विवाद र नानावाद भएको छ ।”

‘हे वाशिष्ठ ! तिमी भन्दछौ—‘यही मार्ग सोजो छ, यही
मार्गले त्यहाँ (ब्रह्माकहाँ) पुन्याइदिन्छ र यही मार्गले ब्रह्मसहवासमा
पनि पुन्याउन सक्छ, जुन मार्ग पुष्करसाती ब्राह्मणले बताएका छन् ।’
भारद्वाज माणव भन्दछन्—‘जुन मार्ग तारुक्ष ब्राह्मणले बताएका
छन्, सोही मार्ग ऋजु छ, सोही मार्गले त्यहाँ (ब्रह्माकहाँ) पुन्याइदिन्छ
र सोही मार्गले नै ब्रह्मसहवासमा पनि पुन्याइदिनसक्छ ।’ केमा तिमीहरूका
बीच विग्रह भयो, केमा विवाद भयो र केमा नानावाद भयो त ?”

‘भो गौतम ! मार्ग अमार्गकोवारे । जस्तै अद्वृत्य (ऐत्त-
रिय) ब्राह्मण, तित्तिरिय (तैत्रिय) ब्राह्मण, छन्दोका (छन्दोग)

ब्राह्मण, बह्वरिज्ञ ब्राह्मणहरू थरी थरीका मार्ग (साधन) बताउँछन्, तापनि ती सबै मार्गले त्यहीं (ब्रह्माकहाँ) पुन्याउँछन्, ब्रह्मसहवासमै पुन्याइ दिन्छन् । जस्तो कुनै गाउँको वा निगमका नजिकमा धेरै थरीका बाटा भएर पनि ती जस्तै बाटाले सोही गाउँ वा निगममा पुन्याइ दिन्छन्; त्यस्तै अद्वितीय ब्राह्मण...हरूले बताएका थरी थरीका बाटाले पनि त्यहीं ब्रह्मसहवासमै पुन्याइ दिन्छन् ।”

अन्धवेणु परम्परा समान

“हे वाशिष्ठ ! पुन्याउँछ भन्छौ त ?”

“भो गौतम ! हो, पुन्याउँछ भन्छु ।”

“हे वाशिष्ठ ! पुन्याउँछ भन्छौ त ?”

“भो गौतम ! हो, पुन्याउँछ भन्छु ।”

“हे वाशिष्ठ ! सांच्चै पुन्याउँछ भन्छौ त ?”

“भो गौतम ! हो, सांच्चै पुन्याउँछ भन्छु ।”

“हे वाशिष्ठ ! के त्रैविद्य ब्राह्मणहरूका बीचबाट ब्रह्मालाई आपनै आँखाले साक्षात्कार गर्ने कुनै ब्राह्मण छ त ?”

“भो गौतम ! छैन ।”

“हे वाशिष्ठ ! के त्रैविद्य ब्राह्मणहरूका बीचबाट ब्रह्मालाई आपनै आँखाले साक्षात्कार गर्ने कुनै आचार्य छ त ?”

“भो गौतम ! छैन ।”

“हे वाशिष्ठ ! के त्रैविद्य ब्राह्मणहरूका बीचबाट ब्रह्मालाई आपनै आँखाले साक्षात्कार गर्ने कुनै आचार्यप्राचार्य छन् त ?”

“भो गौतम ! छैनन् ।”

“हे वाशिष्ठ ! त्रैविद्य ब्राह्मणहरूका सातपुस्तासम्मका आचार्य महायुगलका बीचबाट ब्रह्मालाई आपनै आँखाले साक्षात्कार गर्ने कुनै ब्राह्मण छ त ?”

“भो गौतम ! छैन ।”

“हे वाशिष्ठ ! के त्रैविद्य ब्राह्मणहरूका पूर्वज ऋषि मन्त्रकर्ता॑० थिए उनीहरूले भनेका छन् कि—‘हामीले जानेकाछौं, हामीले देखेकाछौं, कहाँ ब्रह्माछन्, कसकहाँ ब्रह्माछन् र कुन ठाउँमा ब्रह्माछन् ।’”

“भो गौतम ! छैनन् ।”

“हे वाशिष्ठ ! त्यसोभए त्रैविद्य ब्राह्मणहरूका बीचबाट एक जना ब्राह्मणले पनि ब्रह्मालाई आपनै आँखाले साक्षात्कार गर्न सकेको रहेनछ ... एक जना आचार्यले पनि, ... एक जना आचार्यप्राचार्यले पनि, ... सातपुस्तासम्मका कुनै आचार्य महायुगले पनि ब्रह्मालाई आपनै आँखाले साक्षात्कार गर्न सकेका रहेनछन् ।

“हे वाशिष्ठ ! यसो हुँदालेरि त्रैविद्य ब्राह्मणहरूले भनेको कुरा अ-प्रमाणिकतामा पुगेको सिद्ध हुन्छ होइन त ?”

“भो गौतम ! यसो हो भने साँच्चनै त्रैविद्य ब्राह्मणहरूको कुरा अ-प्रमाणिकतामा पुगेको सिद्ध हुन्छ ।”

“धन्य, वाशिष्ठ ! त्रैविद्य ब्राह्मणहरूले जो जानेकै छैनन्, जो देखेकै छैनन् तैपनि ‘यही सोजो मार्ग हो, यही मार्गले त्यहाँ पुन्याउँछ र

१. पृष्ठ १४४ मा ज्ञै ।

यही मार्गले नै ब्रह्मसहवासमा पनि पुन्याइदिन सकछु^१ भनी उपदेश गर्नु^२ योग्य छैन ।

“हे वाशिष्ठ ! जस्तो कि अन्धवेणु परम्पराका^३ मानिसमध्ये-बाट न अधिल्लोले देख्छ, न माझकाले देख्छ, न पछिल्लोले देख्छ, त्रैविद्य ब्राह्मणहरूका भनाइमा पनि म त्यस्तै देख्छु । उनीहरूमध्येबाट न अधिल्लोले (ब्रह्मालाई) देख्यो, न माझकाले देख्यो, न त पछिल्लोले नै देख्यो । उनीहरूको सो भनाई हास्यास्पद हुन जान्छ, नाम मात्रको हुन जान्छ, रित्कमात्र हुन जान्छ र तुच्छ मात्रै हुन जान्छ ।

ब्रह्मसहवास

“हे वाशिष्ठ ! के त्रैविद्य ब्राह्मणहरूले अरु धेरै जनाले कै ‘चन्द्र-सूर्य कहिले र कहाँबाट उदय हुन्छन्, कहिले र कहाँ अस्त हुन्छन्’ भनी देखेका छैनन् त ? (मानिसहरूले) आयाचन गरिरहेका^४, स्तुति गरिरहेका,^५ हात जोरी नमस्कार गरी घुमीरहेका देखेका छैनन् त ?”

“भो गौतम ! देखेका छन् ।”

“हे वाशिष्ठ ! के भन्दौ त ? त्रैविद्य ब्राह्मणहरू, अरु धेरंले कै ‘कहिले र कहाँबाट चन्द्र-सूर्य उदय हुन्छन्’ भनी … देखेका छैनन्,

१. पृष्ठ १९७ मा हेर ।

२. ‘हे चन्द्र भगवान्, हे सूर्य भगवान् उदय होस् !’ भनी याचना गर्ने

३. ‘सोम, चन्द्र, परिमण्डल’ भनी आह्वानगर्ने, स्तुतिगर्ने ।-अ.क.।

त ? के त त्रैविद्य ब्राह्मणले चन्द्र-सूर्यकहाँ पुन्ने 'यही सोजो मार्ग हो, यही मार्गले त्यहाँ पुन्याउँछ र यही मार्गले नै चन्द्र-सूर्यकहाँ पुन्याइदिन सक्छ' भनी उपदेश गर्न सक्छन् त ?"

"भो गौतम ! सक्देनन् ।"

"हे वाशिष्ठ ! त्यसो भएदेखि त्रैविद्य ब्राह्मणहरूले अरू धेरैले क्यै 'चन्द्र-सूर्य कहाँबाट र कहिले उदय हुन्छन्' ... भनी देखेर पनि त्यहाँ पुनर सक्ने मार्गः 'यही सोजो मार्ग हो...' भनी भन्न सकदा रहेन छन् । त्रैविद्य ब्राह्मणहरूले ब्रह्मालाई आपनै आँखाले पनि देखेका रहेन छन्, न कुनै त्रैविद्य ब्राह्मणहरूका कुनै आचार्यहरूले नै ... देखेका रहेछन्, न कुनै त्रैविद्य ब्राह्मणहरूका कुनै आचार्यप्राचार्यले नै ... देखेका रहेछन्, न कुनै सातपुस्तासम्मका मध्येबाटले नै ... देखेका रहेछन्; ब्राह्मणहरूका जो पूर्वज मन्त्रकर्ता ऋषिहरू ... थिए ... तिनीहरूले पनि यसो भनेका छन्, 'हामी यो जाव्दछौं, हामीले यो देखेकाछौं :— कहाँ ब्रह्माछन्, कसकहाँ ब्रह्माछन् र कुन ठाउँमा ब्रह्माछन् ।' तैपनि सोही ब्राह्मणहरू— 'जो हामी जान्दैनौं, जो हामी देख्दैनौं, त्यहाँ पुने मार्गको उपदेश गरौं' भन्दै— 'यही सोजो मार्ग हो, यही मार्गले त्यहाँ पुन्याउँछ र यही मार्गले नै ब्रह्मसह्वासमा पनि पुन्याइदिन सक्छ' भनी भन्छन् ।

"हे वाशिष्ठ ! त्यसोभएको हुँदा त्रैविद्य ब्राह्मणहरूका ती कुराहरू अ-प्रमाणिकतामा आएका सिद्ध हुन्छन् होइन त ?"

"भो गौतम ! त्यसो भएमा साँच्चै नै त्रैविद्य ब्राह्मणहरूका भना-इहरू अ-प्रमाणिकतामा पुगेका सिद्ध हुन्छ ।"

“धन्य, वाशिष्ठ ! तो त्रैविद्य ब्राह्मणहरूले जुन कुरा जानेकै छैनन्, देखेकै छैनन्, त्यस्ता कुरामा पनि—‘यही सोजो मार्ग हो...’ भनी उपदेश गर्नु योग्य छैन ।”

जनपदकल्याणीको इष्टान्त

“हे वाशिष्ठ ! जस्तो कि—कुनै पुरुष भन्द्व—‘म यस जनपदकी जनपदकल्याणी^१ चाहन्छु, उमलाई म प्यारो गर्नु ।’ उसँग सोध्द्वः—‘हे पुरुष ! जुन जनपदकल्याणीलाई तिमी चाहन्द्वौ र प्यारो पनि गर्द्दौ’, उनी क्षत्रीणी हुन् कि, ब्राह्मणी हुन् कि, वैश्यनी हुन् कि, शूद्रिणी हुन् कि के हुन् भन्ने तिमीलाई थाहा छ कि छैन ?’ उ भन्द्व—‘मलाई थाहा छैन ।’

“उसँग सोध्द्वः—जुन जनपदकल्याणीलाई तिमी चाहन्द्वौ र प्यारो पनि गर्द्दौ, उनको ‘के नाउँ, के गोत्र, अग्लीछन् कि हो’ची वा मझौली छन्; काली, साँवली छन् कि मड्गुरी; कुन गाउँमा, कुन निगममा, कुन नगरमा बस्छन्’ भनी तिमीलाई थाहा छ कि छैन त ? उ भन्द्व—‘थाहा छैन ।’

“उसँग फेरि सोध्द्वः—‘हे पुरुष ! केत, जसलाई तिमी जाँदैनौ, देखदैनौ, त्यसलाई तिमी प्यारो गर्द्दौ त ?’ ‘हो’ भनी उ भन्द्व ।

१. बुद्धको समयमा जनपदकल्याणी भन्ने एउटी अति नामी तथा सुन्दरी स्त्री थिइन ।

“हे वाशिष्ठ ! तिमी के भन्दौं त ? त्यस्तो भएमा त्यो पुरुषको
कुरा अ-प्रमाणिक हुन जाँदैन त ?”

“भो गौतम ! त्यसो भएमा अवश्य पनि त्यो पुरुषको कुरा
अ-प्रमाणिक हुन जान्छ ।”

“हे वाशिष्ठ ! त्रैविद्य ब्राह्मणहरूले भनेका कुराहरू पनि त्यस्तै
ठहरिन जान्छन् । जसले आफ्नै आँखाले ब्रह्मा देखेका छैनन् ... तैपनि
त्रैविद्य ब्राह्मणहरू — ‘यही सोजो मार्ग हो ...’ भनी भन्छन् ।

“हे वाशिष्ठ ! त्यसो भएको हुँदा त्रैविद्य ब्राह्मणहरूका कुराहरू
अ-प्रमाणिक हुन जान्छन्, होइन त ?”

“भो गौतम ! हो, यदि त्यसो भएमा उनीहरूका कुराहरू साँच्चै
नै अ-प्रमाणिक हुन जान्छन् ।”

“धन्य, वाशिष्ठ ! त्रैविद्य ब्राह्मणहरूले जो जानेकै छैनन्, जो
देखेकै छैनन्, तैपनि ‘... ब्रह्मसहवासमा पनि पुन्याइदिन सक्ष्य’ भनी
उपदेश गर्नु योग्य छैन ।

भन्याङ्का दृष्टान्त

“हे वाशिष्ठ ! जस्तो कि — कुनै पुरुषले चौबाटोमा बसी प्रासा-
दको निमित्त भन्याङ्क बनाइरहेको हुन्छ । अनि उसँग कुनै बटुवाले
सोछ्य — ‘हे पुरुष ! जुन प्रासादको लागि तिमी भन्याङ्क बनाउँदैछौ,

त्यो प्रासाद 'पूर्वतिर छ कि, दक्षिणतिर छ कि, पश्चिमतिर छ कि अथवा उत्तरतिर छ ? अगलो छ कि, होचो छ कि, बीचमा छ कि अथवा कतातिर छ' भन्ने तिमीलाई थाहा छ कि 'छैन त ?' उ भन्द्ध—'थाहा छैन' ।

"उसँग फेरि सोध्छ — 'हे पुरुष ! जो तिमी जान्दैनौ, देख्दैनौ, तैपनि तिमी त्यस प्रासादको लागि भन्याङ् बनाउँछौ त !' उ भन्द्ध 'हो' ।

"हे वाशिष्ठ ! तिमो के भन्द्धौ त ? त्यस्तो भएमा त्यो पुरुषको कुरा अ-प्रमाणिक हुन जाँदैन त ?"

"भो गौतम ! त्यसो भएमा अवश्य पनि त्यो पुरुषको कुरा अ-प्रमाणिक हुन जान्द्य ।

"हे वाशिष्ठ ! त्रैविद्य ब्राह्मणहरूले भनेका कुराहरू पनि त्यस्तै ठहरिन जान्द्यन् । जसले ... 'यही सोजो मार्ग हो...' भनी भन्द्यन् ।

"हे वाशिष्ठ ! त्यसो भएको हुँदा त्रैविद्य ब्राह्मणहरूका कुराहरू अ-प्रमाणिक हुन जान्द्यन् होइन त ?"

"भो गौतम ! हो, यदि त्यसो भएमा उनीहरूका कुराहरू साँच्चै नै अ-प्रमाणिक हुन जान्द्यन् ।"

"धन्य, वाशिष्ठ ! त्रैविद्य ब्राह्मणहरूले जो जानेकै छैनन्, जो देखेकै छैनन्, तैपनि '... ब्रह्मसहवासमा पनि पुन्याइदिन सबछ' भनी उपदेश गर्नु योग्य छैन ।

अचिरवती नदीको दृष्टान्त

“हे वाशिष्ठ ! जस्तो कि— कौवाले पिउन सक्ने अचिरवती नदी पारगरी जानपर्ने कुनै मानिस त्यही नदीको तीरमा आइपुरयो अनि उ वारीबाट पारीको तीरलाई आह्वान गर्छ—‘हे पारी-तीर, हे पारी-तीर थता आऊ !’

“हे वाशिष्ठ के त्यो पुरुषले वारी तीरमा नै बसी, आह्वान गन्यो भनी, आह्वानको कारणले, आयाच्ननको कारणले, प्रार्थनाको कारणले, अभिनन्दनको कारणले अचिरवती नदीको पल्लो तीर वारी आउँछ त ?”

“भो गौतम ! आउँदैन ।”

“हे वाशिष्ठ ! त्यस्तै त्रैविद्य ब्राह्मणहरू, जो ब्राह्मणकारक-धर्म^१ हो त्यसलाई त्यागी, जो अ-ब्राह्मणकारक-धर्म हो त्यसलाई ग्रहण गरी यस्तो प्रार्थना गर्छन्—‘इन्द्रलाई आह्वान गर्छु (इन्द्रमह्याम), सोमलाई आह्वान गर्छु (सोममह्याम), वरुणलाई आह्वान गर्छु (वरुणमह्याम), ईसान, … प्रजापति, … ब्रह्म, … महेन्द्र आदिलाई आह्वान गर्छु ।

“हे वाशिष्ठ ! ती त्रैविद्य ब्राह्मणहरूले जो ब्राह्मणकारक-धर्म हो त्यसलाई त्यागी, जो अ-ब्राह्मणकारक-धर्म हो त्यसलाई ग्रहण गरेर

१. पञ्चशील तथा दशकुशलकर्मपथ । अ. क. ।

आहानको हेतुले, याचनाको हेतुले, ... देहत्यागी मृत्युपछि ब्रह्मसहवासमा पुग्न सक्लान् भन्नु असम्भव छ ।

“हे वाशिष्ठ ! जस्तो यो अचिरवती नदी पारतर्न चाहने पुरुष आई वारी नै बलियो गरी दुवै हातलाई पछाडी राखी सिक्रीले बाँधी बस्यो भने, के उसले पारतर्न सक्ला त ?”

“भो गौतम ! सक्वदैन ।”

“हे वाशिष्ठ ! त्यस्तै यो पञ्चकाम-गुण (पञ्चकाम विषय) लाई आर्यविनयमा (बुद्ध धर्ममा) सिक्री पनि भनिन्छ, बन्धन पनि भनिन्छ । कुन पाँच भने ? —

पञ्चकाम—“(१) चक्षुविज्ञेय इष्ट, कान्त, मनाप (मन लाग्ने), प्रियरूप, कामूपसंहित (रागउत्पन्न गर्ने), र रजनीय (चित्तमत्तिन गर्ने) रूप; (२) श्रोतविज्ञेय ... शब्द, (३) द्राणविज्ञेय ... गन्ध, (४) जिह्वाविज्ञेय ... रस र (५) कायविज्ञेय इष्ट, कान्त, मनाप, प्रियरूप, कामूपसंहित र रजनीय स्पर्श । यी पञ्चकाम विषयलाई आर्यविनयमा सिक्री पनि भनिन्छ, बन्धन पनि भनिन्छ । यी पाँच विषयमा त्रैविद्य ब्राह्मणहरू, लोभी भई, मूर्च्छित भई, दुबीरही, दोष नदेख्ने भई, मुक्तहुन न जानी विषय भोग गर्दैछन् । त्रैविद्य ब्राह्मणहरू जुन ब्राह्मणकारक धर्म हो त्यसलाई त्यागी ... पञ्चकाम विषयमा लोभी भई, ... मुक्तहुन न जानी विषय भोग गर्दै काम-विषयको सिक्रीको पासोमा परी मृत्युपछि ब्रह्मसहवासमा पुग्न सक्लान् भन्नु असम्भव छ ।

‘हे वाशिष्ठ ! जस्तो यो अचिरवती नदी ... पारतर्न चाहने पुरुष आई वारीमै टाउको देखि जम्मै शरीर कपडाले ढाकी बस्छ भने, उ पारतरी जान सकला के ?’

“भो गौतम ! सकदैन ।”

‘हे वाशिष्ठ ! यी पाँच नीवरण राई आयं-विनयमा आवरण पनि भनिएको छ, नीवरण पनि भनिएको छ, बन्धन पनि भनिएको छ । कुनचाहि पाँच भने ? —

नीवरण—“(१) कामच्छन्द (काम विषयमा इच्छा) नीवरण, (२) व्यापाद् नीवरण, (३) थीनमिद्ध (शारीरिक र मानसिक आलस्यपन) नीवरण, (४) उद्धच्च कुकुच्च (शारीरिक र मानसिक अस्थिरपन, चञ्चलपन, Restless) नीवरण र (५) विचिकिच्छा (दुविधा) नीवरण । यी पाँच नीवरणलाई आयं-विनयमा ... बन्धन पनि भनिएको छ ।

‘हे वाशिष्ठ ! यी पाँच आवरणले त्रैविद्य ब्राह्मणहरू ढाकिएका छन्, बाँधिएका छन् । ती त्रैविद्य ब्राह्मणहरू जो ब्राह्मणकारक धर्म हो त्यसलाई त्यागी ... पञ्च-नीवरणले बाँधिएर मृत्युपछि ब्रह्मसहवासमा पुगन सकलान् भनी भन्न असम्भव छ ।

ब्रह्मा सपरिग्राही कि अपरिग्राही ?

‘हे वाशिष्ठ ! वयोवृद्ध जेठा-पाका, आचार्य-प्राचार्य ब्राह्मणहरूले ब्रह्मालाई सपरिग्राही भन्दून कि अपरिग्राही भन्दून ? तिमीले के सुनेका छौ ?’

“भो गौतम ! अपरिग्राही ।”

“वैरचित्त युक्त कि अ-वैर चित्त युक्त ?”

“भो गौतम ! अ-वैर चित्त युक्त ।”

“सब्यापद्य (द्वेषयुक्त) चित्त युक्त कि अ-ब्यापद्य चित्त युक्त ?”

“भो गौतम ! अ-ब्यापद्य चित्त युक्त ।”

“संक्लिष्ट चित्त युक्त कि अ-संक्लिष्ट चित्त युक्त ?”

“भो गौतम ! अ-संक्लिष्ट चित्त युक्त ।”

“वशवर्ती (स्वाधीन जितेद्वय) कि अ-वशवर्ती ?”

“भो गौतम ! वशवर्ती ।”

“हे वाशिष्ठ ! त्रैविद्य ब्राह्मणहरू सपरिग्राही हुन् कि अ-परिग्राही हुन् ?”

“भो गौतम ! सपरिग्राही हुन् ।”

“हे वाशिष्ठ ! त्रैविद्य ब्राह्मणहरू वैरयुक्त छन् कि अवैर युक्त ?

… ब्यापाद युक्त छन् कि अब्यापाद युक्त ? … संक्लिष्ट छन् कि असंक्लिष्ट ? … वशवर्ती हुन् कि अ-वशवर्ती हुन् त ?”

“भो गौतम ! अ-वशवर्ती हुन् ।”

“हे वाशिष्ठ ! त्रैविद्य ब्राह्मणहरू सपरिग्राही छन्, ब्रह्मा अपरिग्राही । सपरिग्राही त्रैविद्य ब्राह्मणहरूको अपरिग्राही ब्रह्मासँग मेल खान्छ त ? मिलन हुन सकला त ?”

“भो गौतम ! सकदैन ।”

“धन्य वाशिष्ठ ! ती सपरिग्राही त्रैविद्य ब्राह्मणहरू मृत्युपद्धि अपरिग्राही ब्रह्माको सहवासमा पुग्न सकलान् भनी भन्ने हेतु नै छैन ।

‘हे वाशिष्ठ ! यसरी स-वैरचित्त युक्त त्रैविद्य ब्राह्मणहरू, अ-वैरचित्त युक्त ब्रह्मा, ... । सब्यापाद चित्त युक्त त्रैविद्य ब्राह्मणहरू, अब्यापाद चित्त युक्त ब्रह्मा, ... । संक्षिलष्ट चित्त युक्त त्रैविद्य ब्राह्मणहरू, असंक्षिलष्ट चित्त युक्त ब्रह्मा, ... । अ-वशवर्ती त्रैविद्य ब्राह्मणहरूको वशवर्ती ब्रह्मासँग मेल खान्छ त ? मिलन हुन सकला त ?”

“भो गौतम ! सक्षदैन ।”

“धन्य, वाशिष्ठ ! ती अ-वशवर्ती त्रैविद्य ब्राह्मणहरू देहत्यागी मृत्युपछि वशवर्ती ब्रह्माको सहवासमा पुग्न सकलान् भनी भन्ने हेतु नै छैन ।

“हे वाशिष्ठ ! यहाँ त्रैविद्य ब्राह्मणहरू (सुमार्ग सम्झी) कुमार्गमा गई, भुईं सम्झी धापमा भासिई सकेपछि विषादमा प्राप्त भई, पानी भनी सुख्खा जिमिनमा पौडी खेलिरहेका छन् । अतः त्रैविद्य ब्राह्मणहरूका भनाइलाई त्रैविद्य-घोरजङ्गल पनि भन्न सकिन्छ, त्रैविद्य-जल रहित बनजङ्गल पनि भन्न सकिन्छ र त्रैविद्य-ब्यसन १ पनि भन्न सकिन्छ ।”

ब्रह्मसहवासको मार्ग

भगवान्को यति कुरा सुनेपछि वाशिष्ठ माणवले भगवान्लाई सुनाएः—‘ब्रह्मसहवास (ब्रह्मसहब्यत) को मार्गबारे श्रमण गौतमले जानु अएको छ’ भनी मैले सुनेको छु ।

१. पाँच प्रकारका ब्यसन :—(१) ज्ञाति-ब्यसन, (२) भोग-ब्यसन, (३) रोग-ब्यसन, (४) हृष्टि-ब्यसन र (५) शील-ब्यसन ।—अ.क.

“हे वाशिष्ठ ! मनसाकट गाउँ यहाँबाट नजिक छ कि टाढा छ ?”

“भो गौतम ! नजिक नै छ, टाढा छैन ।”

“हे वाशिष्ठ ! यहाँ कुनै पुरुष मनसाकटमा जन्मी, त्यहीं नै हुको ठुलो भएको; त्यसे गाउँमा बस्ने कुनै मानिसले उसेंग सोही गाउँको बाटो सोधेमा उसलाई, बाटो बताउनको निमित्त ढिलाई, शंका, सन्देह अथवा अलमलिनु पर्ने कुनै कारण छ कि ?”

“भो गौतम ! छैन ।”

“सो किन ति ?”

“किन भने—सो पुरुष मनसाकट गाउँमै जन्मी उहीं नै हुकोको हुनाले मनसाकटको सबै बाटाहरू उसले थाहा पाइराखेको हुन्छ ।”

“हे वाशिष्ठ ! जस्तो मनसाकट गाउँमा जन्मी त्यहीं हुको ठुलो भएको पुरुषलाई त्यहींकै बाटो सोद्वा अकमकाउनु पर्ने कुनै कारणे हुँदैन । त्यस्तै तथागतलाई ब्रह्मलोकबारे वा ब्रह्मलोक जाने प्रतिपदावारे सोद्वा कुनै अकमकाउनु पर्ने कारणे हुँदैन । ब्रह्मालाई पनि म जान्दछु, ब्रह्मलोक पनि म जान्दछु, ब्रह्मलोक जाने प्रतिपद् (मार्ग, साधन) पनि म जान्दछु । यो मार्गमा लागी ‘कति ब्रह्मलोकमा उत्पन्न भए’ भन्ने पनि म ‘जान्दछु ।’”

“भो गौतम ! ‘तथागतले ब्रह्मलोक पुग्ने मार्गको उपदेश पनि दिनुहुन्छ’ भन्ने कुरा मैले सुनेको छु । तपाइ गौतमले मलाई ब्रह्मसह-

वासमा पुग्न सब्ने मार्गको उपदेश दिनुभए असल हुनेथियो । तपाइ गौतमले ब्राह्मणपुत्रहरूलाई उद्घार गर्नुहोस् ।”

चतुर्ब्रूङ्ख-विहार

“हे वाशिष्ठ ! त्यसोभए, सुन, राम्ररी मन लगाऊ, म भन्छु ।”

“हवस” भनी वाशिष्ठ माणवले प्रत्युत्तर दिएपछि भगवान्ले यसो भन्नु भयो — “हे वाशिष्ठ ! यहाँ तथागतको लोकमा उत्पन्न हुन्छ, अरहत् सम्यक् सम्बुद्ध^१ । सो भिक्षु शीलसम्पन्न भई^२ । आफुमा पञ्चनीवरण प्रहीण भएको पाउँदा उसको मनमा प्रसोद उत्पन्न हुन्छ, प्रसुदित भएपछि प्रीति हुन्छ, प्रीति भएपछि शरीर शान्त (प्रसब्ध) हुन्छ, शान्त भएपछि सुखानुभव गर्छ, सुखी चित्त भएपछि समाधिष्ठ हुन्छ ।

“उ मैत्रीसहगत चित्तले एकदिशा फैलाई बस्छ^३ । हे वाशिष्ठ । यो पनि ब्रह्मसहवासमा पुग्ने मार्ग हो ।

“फेरि सो भिक्षु करुणा सहगत चित्त ..., मुदिता सहगत चित्त..., उपेक्षा सहगत चित्त ... फैलाई बस्छ । यो पनि ब्रह्मसह-वासमा पुग्ने मार्ग हो ।

१. पृष्ट २५६ मा झैं ।

२. शील सम्पन्नताकोबारे पृष्ट २५७ मा हेरेर जान्नु ।

३. पृष्ट २५० मा झैं ।

“हे वाशिष्ठ ! त्यसरी बस्ने भिक्षु सपरिग्राही हुन्छ कि अपरिग्राही ?”

“भो गौतम ! अपरिग्राही !”

“वैरचित्त युक्त हुन्छ कि अ-वैरचित्त युक्त हुन्छ^१ ? ... वशवर्ती हुन्छ कि अ-वशवर्ती हुन्छ ?”

“भो गौतम ! वशवर्ती हुन्छ !”

“हे वाशिष्ठ ! यसरी भिक्षु पनि अपरिग्राही ब्रह्मा पनि अपरिग्राही भएकाले अपरिग्राही भिक्षुको अपरिग्राही ब्रह्मासँग मेल खान्छ कि खाँदैन त ? मिलन हुन सक्छ कि सक्दैन त ?”

“भो गौतम ! अवश्य पनि मेल पनि खान्छ र मिलन पनि हुन सक्छ !”

“धन्य, वाशिष्ठ ! त्यसेले सो अ-परिग्राही भिक्षु मृत्युपछि अ-परिग्राही ब्रह्मसहवासमा पुग्न सक्छ भनी भन्ने हेतु छ ।

“हे वाशिष्ठ ! अवैरचित्त युक्त भिक्षु, अवैरचित्त युक्त ब्रह्मा; अब्यापादचित्त युक्त भिक्षु, अब्यापादचित्त युक्त ब्रह्मा; असंक्लिष्टचित्त युक्त भिक्षु, असंक्लिष्टचित्त युक्त ब्रह्मा; वशवर्ती भिक्षुको वशवर्ती ब्रह्मासँग मेल खान्छ कि खाँदैन त ? मिलन हुन सक्छ कि सक्दैन त ?”


“भो गौतम ! अवश्य पनि मेल पनि खान्छ र मिलन पनि हुन सक्छ ?”

१. हेर पृष्ठ ३४२ मा ।

“धन्य, वाशिष्ठ ! त्यसैले सो वशवत्तीं भिक्षु मृत्युपछि वशवत्तीं
ब्रह्मसहवासमा पुग्न सक्छ भनी भन्ने हेतु छ ।”

यति कुरा सुनेपछि वाशिष्ठ माणव र भारद्वाज माणवले भग-
वान्‌सँग यसरी प्रार्थना गरे—“धन्य, भो गौतम ! धन्य, भो गौतम ०
हामी तपाइ गौतमको शरण पछौ”, धर्म र भिक्षुसङ्को पनि । आजदेखि
तपाइ गौतमले हामीलाई आजीवनसम्म शरणमा आएका उपासक हुन्
भनी धारणा गर्नुहोस् ।”

सूत्र :—



वाशिष्ठ र भारद्वाज श्रामणेर बुद्धकहाँ

यस्तो मैले सुने २ ।

एक समय भगवान् श्रावस्तीस्थित मृगारमाताको प्रासाद पूर्वा-
राममा बस्नु भएको थियो ।

त्यसब्बत वाशिष्ठ र भारद्वाज (श्रामणेर) भिक्षुहरूका
बीच, भिक्षुत्व (उपसम्पदा) को अपेक्षागरेर बसेका थिए । भगवान्

१. पृष्ठ १७ मा ज्ञै ।

२. दी. नि. अगगञ्जसुत्तं ।

संध्यासमयमा ध्यानबाट उठी प्रासादबाट ओर्लीं प्रासादको पछाडितिरको खुला ठाउँमा ठहलन (चड्कमण) लाग्नु भयो ।

वाशिष्ठ (शामणेर) ले भगवान्‌लाई संध्यासमयमा ध्यानबाट उठी, प्रासादबाट ओर्लीं प्रासादको पछाडितिर खुला ठाउँमा ठहलिरहनु भएको देखे । अनि भारद्वाज (शामणेर) लाई बोलाए — “हे आवुसो भारद्वाज ! भगवान् संध्यासमयमा…प्रासादको पछाडितिर ठहलिरहनु भएकोछ । हामी भगवान्‌कहाँ जाओ, भगवान्‌बाट केही न केही धर्मका कुराहरु सुन्न पाउनेछौं ।” “हुन्दै” भनी भारद्वाज (शामणेर) ले वाशिष्ठ (शामणेर) लाई प्रत्युत्तर दिए ।

अनि वाशिष्ठ र भारद्वाज (शामणेर) दुवै जहाँ भगवान्-हुनुहुन्थ्यो त्यहाँगई, भगवान्‌लाई अभिवादन गरी एकछेउ लागी भगवान्-सँग-सँग ठहलन थाले । अनि भगवान्‌ले वाशिष्ठ (शामणेर) लाई आमन्त्रण गर्नु भयो :—

“हे वाशिष्ठ ! ब्राह्मणजाति-कुलबाट घर-बार छाडी प्रवर्जित भएका तिमीहरूलाई के ब्राह्मणहरूले उपहास तथा निन्दा गर्दैनन् ?”

“अै, भन्ते ! ब्राह्मणहरू हामीलाई गाली र उपहास पनि गर्दैनन् । आफ्ना स्वभावानुसार उनीहरूले हामीलाई खूब गालिगर्दैनन् उपहास पनि गर्दैनन् यसमा कुनै कसर बाँकी राखेका छैनन् ।”

“हे आवुसो वाशिष्ठ ! ब्राह्मणहरू आफ्ना स्वभावानुसार तिमीहरूलाई कसरी बेसकरी गाली र उपहास गर्दैनन् नि ?”

ब्राह्मणहरू गाली गर्छन्

‘भन्ते ! ब्राह्मणहरू यसो भन्दन्— ‘ब्राह्मण मात्र श्रेष्ठ वर्ण-हुन्, अरू वर्ण हीन हुन् । ब्राह्मण मात्र शुक्लवर्ण हुन् अरू वर्ण कृष्ण हुन् । ब्राह्मण मात्र शुद्ध हुन्द्यन् अरूहरू शुद्ध हुन्नन् । ब्राह्मण मात्र ब्रह्माका मुखबाट निस्केका औरस पुत्र हुन्— ब्रह्मज, ब्रह्मनिर्मित तथा ब्रह्मदायाद हुन् । तिमीहरू श्रेष्ठवर्ण छाडी हीन भएका, कृष्ण भएका, ब्रह्माको पैतालाबाट निस्केका मुण्डक श्रमणककहाँ गयौ । तिमीहरूका लागि यो रास्रो होइन, उचित होइन । जो कि तिमीहरू श्रेष्ठवर्ण छाडी हिनार्थ भएका... श्रमणककहाँ गएकाछौ ।’ यसरी, भन्ते ! हामीहरूलाई ब्राह्मणहरू आफ्ना स्वभाव अनुरूप बेसकरी गालिगर्छन्, उपहास पनि गर्छन् । यसमा कुनै कसर बाँकी राखेका छैनन् ।”

ब्राह्मण नै श्रेष्ठवर्ण हुन्

‘हे वाशिष्ठ ! केही छैन । ब्राह्मणहरूले आफ्ना पुराना (अतीतको) कुरा संस्मरणगरी यसो भनेका हुन् :— ‘ब्राह्मण नै श्रेष्ठहुन् अरू वर्ण हीन (नीच) हुन्... ब्राह्मण मात्र ब्रह्माका मुखबाट निस्केका औरस पुत्र हुन्... ब्रह्मदायाद हुन् ।’ हे वाशिष्ठ ! ब्राह्मणहरूका ब्राह्मणीहरू श्रुतुमती भएका, गर्भिणी भएका, बालक जन्माएका र दूध खाउने पनि देखिन्द्यन् । ती ब्राह्मणहरू योनिज भइकन पनि यसो भन्दन्— ‘ब्राह्मण नै श्रेष्ठ वर्ण हुन् अरू वर्ण हीन हुन्... ब्राह्मण मात्र ब्रह्माका मुखबाट निस्केका औरस पुत्र हुन्... ।’ तिनीहरूले ब्रह्मालाई

पनि कूटो आरोप लगाएका छन्, कूटा कुरा पनि गर्न, धेरै अपुण्य पनि कमाउँछन् ।

चारैवर्णमा कुशलाकुशल हुन्छन्

‘हे वाशिष्ठ ! चार वर्ण यी हुन् :— ‘क्षत्री, ब्राह्मण, वैश्य र शूद्र । क्षत्रीहरू मध्येमा पनि यहाँ कुनै कुनै मानिस प्राणीहिंसा गर्न, चोरीगर्न, काममिथ्याचार गर्न, कूटा बोल्ने, चुकली लगाउने, कठोरबोली बोल्ने, सम्प्रलाप गर्न; लोभी, द्वेषी र मिथ्याधारणा गर्न पनि हुन्छन् । यस्तैगरी जुन धर्म अकुशल हुन्, अकुशलमा गनिने; सावद्य, सावद्यमा गनिने; असेवनीय, असेवनीयमा गनिने; अनार्य, अनार्यतामा गनिने; कृष्ण, कृष्णविपाकी, विज्ञहरूले निन्दागर्न— त्यस्ता मानिसहरू पनि क्षत्रीहरूमा देखिन्छन् । ब्राह्मणहरू मध्येमा पनि..., वैश्यहरू मध्येमा पनि..., शूद्रहरू मध्येमा पनि यहाँ कुनै कुनै मानिस प्राणीहिंसा गर्न,... मिथ्याधारणा गर्ने पनि हुन्छन् । त्यस्तैगरी जुन धर्म अकुशल हुन्,... विज्ञहरूले निन्दागर्न हुन् त्यस्ता मानिसहरू पनि शूद्रमा देखिन्छन् ।

‘हे वाशिष्ठ ! क्षत्रीहरू मध्येमा पनि यहाँ कुनै कुनै मानिस प्राणीहिंसाबाट अलग भएको देखिन्छन्, चोरीबाट..., काममिथ्याचारबाट..., कूटाबाट..., चुकुलीबाट..., कटुबोलीबाट..., सम्प्रलापबाट अलग भएका देखिन्छन्, निलोभी, दयालु र सम्यक् धारणागर्ने पनि हुन्छन् । यस्तैगरी जुन कुशल धर्म हुन्, कुशलतामा गनिने; निरवद्य,

निरवद्यतामा गनिने; सेवनीय, सेवनीयमा गनिने; आर्य, आर्यमा गनिने; शुक्ल, शुक्लविपाकी, विज्ञहरूले प्रशंसागन— त्यस्ता मानिसहरू पनि क्षत्रीहरूमा देखिन्छन् । ब्राह्मणहरू मध्येमा पनि..., वैश्यहरूमध्येमा पनि..., शूद्रहरू मध्येमा पनि यहाँ कुनै कुनै मानिस प्राणीहिंसाबाट अलग भएका देखिन्छन्, चोरीबाट... सम्प्रलापबाट अलग भएका देखिन्छन्; निर्लोभी, दयालु र सम्यक् धारणा गर्ने पनि हुन्छन् । यस्तैगरी जुन कुशल धर्म हुन्, कुशलतामा गनिने..., विज्ञहरूले प्रशंसा गर्ने— त्यस्ता मानिसहरू पनि शूद्रहरूमा देखिन्छन् ।

चारैवर्णमा भिक्षु श्रेष्ठ

‘हे वाशिष्ठ यी चारैवर्णमा अकुशल र कुशल गर्ने पनि छन्, विद्वानद्वारा निन्दित र प्रशंसित पनि छन्— यी दुवै कार्य गर्ने भइकन् पनि कसरी ब्राह्मणहरू भन्छन् कि— ‘ब्राह्मण नै श्रेष्ठवर्ण हुन्, अरु वर्ण हीन हुन्...’ यी कुरालाई विद्वानहरू मान्दैनन् र अनुमत पनि गर्दैनन् । किन भने? यही चारवर्णबाट जो भिक्षु, अर्हत् क्षीणास्त्र, ब्रह्मवर्ण-वास पूरा भएका, कृतकृत्य, भारमुक्त, स्व-अर्थ प्राप्त, भव-बन्धन मुक्त र सम्यक्ज्ञानी भई विमुक्त हुन्छ,— सोही भिक्षु— धर्मद्वारा नै अर्धमद्वारा होइन— सबैभन्दा अग्रगण्य हुन्छ । हे वाशिष्ठ ! मनुष्यहरूमा इहलोक र परलोककानिमित धर्म नै श्रेष्ठ छ ।

“हे वाशिष्ठ ! मनुष्यहरूमा इहलोक र परलोककानिमित धर्म नै श्रेष्ठ छ भनी यसप्रकारले पनि बुझ्नु पाँच :—

‘श्रमण गौतम शाक्यकुलबाट प्रव्रजित भएको भनी राजा प्रसेनजित् कोशल लाई थाहा छ । राजा प्रसेनजित् कोशलकै बशमा शाक्यहरू छन् । शाक्यहरू, राजा प्रसेनजित् कोशलाई आदर, अभिवादन, प्रत्युत्थान, नमस्कार तथा स्वागत गर्नेन् । शाक्यहरू जसरी राजा प्रसेनजित्लाई आदर... तथा स्वागत गर्नेन् त्यस्तैगरी राजा प्रसेनजित् कोशलले तथागतलाई आदर, अभिवादन, प्रत्युत्थान, नमस्कार तथा स्वागत गर्नेन् । ‘श्रमण गौतम असल कुलका हुनुहुन्छ म कमसल कुलको छु; श्रमण गौतम राम्रो हुनुहुन्छ, म नराम्रोछु; श्रमण गौतम प्रतिभाशाली हुनुहुन्छ, म अ-प्रतिभाशाली छु’ भनी सोचेर स्वागत गरेका होइनन् परन्तु धर्मलाइनै सत्कारगर्दै, धर्मलाई नै गौरब राख्दै, धर्मलाई नै मान्दै तथा धर्मलाई नै पूजा स्वागत गर्दै राजा प्रसेनजित् कोशलले तथागतलाई आदर... तथा स्वागत गरेका हुन् । यो उदाहरणले पनि बुझ्नु पर्छ कि मनुष्यहरूमा इहलोक र परलोककानिम्ति धर्म नै श्रेष्ठ छ ।

तथागतको धर्मकाय

‘हे वाशिष्ठ ! यहाँ नाना नाउँका, नाना जातिका, नाना गोत्रका नाना कुलका तिमीहरू घर-बार छाडी प्रव्रजित भएका ह्वौ । ‘अब, तिमी को ह्वौ ?’ भनी सोधे भने, ‘श्रमण-शाक्यपुत्र ह्वौ’ भनी भन्ने छौ । यहाँ तथागतमाथि जसको श्रद्धाले, श्रमण-ब्राह्मण-देव-मार तथा ब्रह्मादि कसैले पनि चलाउन नसक्ने गरी अटल तथा बलियोसँग जरो हालि सकेको छ, त्यस्तालाई मात्र— ‘भगवान्का औरसपुत्र,

मुखबाट जन्मेका, धर्मबाट जन्मेका, धर्मनिर्मित तथा धर्मदायाद' भनी भन्न सुहाउँछ । धर्मकाय भने पनि तथागत के नाउँ (अधिवचन) हो, ब्रह्मकाय भने पनी..., धर्मभूत भने पनि..., ब्रह्मभूत भनेपनि तथागत-के अधिवचन (नाउँ) हो ।

संवर्त-विवर्त लोक

“हे वाशिष्ठ ! धेरै धेरै समय बित्तिसके पछि एक त्यस्तो समय आएको थियो जब कि यो लोक संवर्त (प्रलय) भयो । प्रलय भएपछि लोकमा बस्ने धेरैजसो सत्वहरू आभास्वर लोकवासी भए । ती त्यहाँ मनोमय, प्रीतिभक्षी, स्वयंप्रभा, आकाशचारी तथा शुभस्थायी भई दीर्घकालसम्म बसे ।

“हे वाशिष्ठ ! धेरै धेरै समय बित्तिसकेपछि एक त्यस्तो समय आएको थियो जब कि यो लोक विवर्त (उद्धाटन) भयो । यो लोक विवर्त हुने बेलामा धेरै जसो सत्वहरू आभास्वरकायबाट च्युत भई यहाँ आए । पछि तिनीहरू यहाँ मनोमय, प्रीतिभक्षी भई दीर्घकालसम्म बसे ।

रसमय पृथ्वीको उत्पत्ति

“हे वाशिष्ठ ! त्यस समय जलमय थियो । सर्वत्र अन्धकार थियो । चन्द्र-सूर्य देखिदैनयो । नक्षत्र-तारकाहरू देखिदैनयो । रात दिन छुट्टिदैनयो । महीना-अर्धमहीना छुट्टिदैनयो । ऋतु र वर्ष पनि छुट्टिदै-

नथ्यो । स्त्री-पुरुष चिर्णिंहृदैनये । 'सत्त्व, सत्त्व' भन्ने मात्र संज्ञा हुन्थ्यो । अनि धेरै धेरै समय बितिसकेपक्षि त्यस्तो समय आयो जबकि दूधको तरलागे जस्तै पानीमा रसयुक्त पृथ्वी जर्थ्यो । त्यो नवनीत तथा घूले भरिएको छै वर्ण-गन्ध-रस सम्पन्न थियो । त्यसको स्वाद मधुमक्षिकाको जस्तो स्वादपूर्ण थियो । तब कुनै लोभी-लालची स्वभावको सत्वले 'यो के रहेछ' भनी औलाद्वारा रस-पृथ्वी चाल्यो । रस-पृथ्वीको स्वाद लिनासाथ उसको शरीरभरी रसास्वाद फैलियो र उसको मनमा तृणा उत्पन्न भयो । अरु अरूले पनि उसको अनुकरणगरी रस-पृथ्वी औलाद्वारा चाटेर हेरे । रस-पृथ्वीको स्वाद लिनासाथ उनीहरूको शरीरभरी रसास्वाद फैलियो र उनीहरूको मनमा पनि तृणा उत्पन्न भयो ।

चन्द्र-सूर्यको प्रादुर्भाव

'हे वाशिष्ठ ! ती सत्वहरूले रस-पृथ्वी हातले कबल कबल लिई खाए । जब उनीहरूले रस-पृथ्वीलाई कबल कबल लिई हातले खानथाले तब तिनीहरूको स्वयं-प्रभा अन्तरधान भयो । स्वयं-प्रभा अन्तरधान भएपछि चन्द्र-सूर्य प्रादुर्भाव भए । चन्द्र-सूर्य प्रादुर्भाव भएपछि नक्षत्र-तारकाहरू प्रादुर्भाव भए । नक्षत्र-तारकाहरू प्रादुर्भाव भएपछि रात र दिन भयो । रात र दिन भएपछि महीना र अर्धमहीना भयो । महीना र अर्धमहीना भएपछि ऋतु र वर्ष भयो । यसरी यो लोक पुनः विवर्त भयो ।

'हे वाशिष्ठ ! अनि ती सत्वहरू रस-पृथ्वी खाई धेरै धेरै

दिनसम्म बसे । जति जति ती सत्वहरूले रस-पृथ्वी खाँदैगए उति उति तिनीहरूका शरीरमा कर्कशपन पेंदा हुन थाल्यो । वर्णमा विकारता पनि देखिन थाल्यो । कोहो राम्रा कोहो नराम्रा पनि देखिन थाले । जो सुन्दरछन् तिनीहरूले नराम्रालाई अवहेलना गर्न थाले — ‘हामी राम्राछौं, तिमीहरू नराम्राछौं’ । तिनीहरूको आफ्ना वर्णमा मान, अभिमान भएकोले रस-पृथ्वी अन्तरधान भयो । अन्तरधान भएपछि उनीहरू एकत्रित भई, ‘अहो रस ! अहो रस !’ भनी कराउन थाले, कराउँदै थुक निलन थाले । जस्तो कि यहाँ कुनै मानिसले सु-रस खाई — ‘अहो रस ! अहो रस !’ भन्दून त्यस्तैगरी भन्न थाले । त्यही अघि (अतीत समयमा) खाएको अग्ररस का कुरा सम्झना गर्न थाले, तर त्यसको अर्थ बुझ्न सकेनन् अर्थात् संवर्त कल्पको कुरा मनमा सम्झना भएर आएको चाहिं बुझ्न सकेनन् ।

भूमि-पर्पट-रस प्रादुर्भाव

‘हे वाशिष्ठ ! अनि ती सत्वहरूको रस-पृथ्वी अन्तरधान भएपछि नागको फणी (अहिच्छत्त) जस्तो भूमि-पर्पट (पत्र पत्र) रस प्रादुर्भाव भयो । त्यो वर्ण सम्पन्न, गन्ध सम्पन्न र रस-सम्पन्न थियो । छूले भरिएको मक्खन जस्तो र क्षुद्रमधुको स्वाद जस्ता थियो ।

‘हे वाशिष्ठ ! अनि ती सत्वहरूले भूमि-पर्पट-रस खाए । त्यो रस खाई तिनीहरू धेरै धेरै समयसम्म बसे । जति जति ती सत्वहरू भूमि-पर्पट-रस खाएर बस्नथाले उति उति ती सत्वहरूलाई क्षारत्व

बढेनलाग्यो । वर्ण विकारता पनि देखिन थाल्यो । कोही राम्रा, कोही नराम्रा पनि देखिन थाले । जो सुन्दर छन् तिनीहरूले नराम्रालाई अवहेलना गर्नथाले— ‘हामी राम्राछौं, तिमीहरू नराम्राछौं ।’ तिनीहरूको आपना वर्णमा मान, अभिमान भएकोले भूमि-पर्षट-रस अन्तरधान भयो । भूमि-पर्षट-रस अन्तरधान भएपछि उनीहरू एकत्रित भई ‘अहोरस ! अहोरस !’ भनी कराउन थाले... ।

भद्रलताको प्रादुर्भाव

“हे वाशिष्ठ ! अनि ती सत्वहरूको त्यो भूमि-पर्षट-रस अन्तरधान भएपछि कलम्बु (सरकन्द) रँग प्रादुर्भाव भयो । त्यो वर्णसम्पन्न... थियो । ध्यूले भरिएको मक्खन जस्तो... थियो ।

“हे भारद्वाज ! अनि ती सत्वहरूले सो भद्रलता खाए । भद्रलता खाएर ती सत्वहरू धेरै धेरै समयसम्म बसे । जति जति सत्वहरूले सो भद्रलता खाए उति उति... आपना वर्णमा मान, अभिमान भएकोले भद्रलता अन्तरधान भयो । भद्रलता अन्तरधान भएपछि उनीहरू एकत्रित भई— ‘अहो रस ! अहो रस !’ भनी कराउन थाले ... ।

जोताई विनाको धान

‘हे वाशिष्ठ ! अनि सत्वहरूको भद्रलता अन्तरधान भएपछि विना जोताईले पाकेको, कनिका नभएको, भूष नभएको, शुद्ध, सुगन्धित

तण्डुल-फल (चामल गेडा) प्रादुर्भाव भयो । अनि उनीहरूले बेलुकी खानकालागि संध्याकालमा र बिहान खानका लागि बिहानै पाकेको चामल काटेर ल्याउँदथे । भोलिपलट पुनः त्यसठाउँमा जस्ताका तस्तै भई रहन्थ्यो । बिहान र साँझ काटेर ल्याएको ठाउँ चिन्न संकिदैनन्थ्यो । खण्ड खण्ड भएको देखिन्नथ्यो । अनि ती सत्त्वहरू सोही विना जोताईले फलेको तण्डुलफल (चामल) खाँदै धेरै धेरै समयसम्म बसे ।

स्त्री-पुरुषको चिन्ह प्रादुर्भाव

‘हे वाशिष्ठ ! जति जति उनीहरूले विना जोताईले फलेको चामल खाँदैगए उति उति नै, धेरै समयपछि, उनीहरूको क्षारत्वमा वृद्धि भई वर्णविकारता पनि बढ़दै गयो । स्त्रीहरूको स्त्री लिङ्ग र पुरुषहरूको पुरुष-लिङ्ग प्रादुर्भाव भयो । स्त्रीले पनि पुरुषलाई, पुरुषले पनि स्त्रीलाई धेरै बेरसम्म आँखागाढी हेर्न थाले । धेरै बेरसम्म परस्पर-मा हेरोरहँदा राग उत्पन्न भयो । शरीरमा जलन उत्पन्न भयो । जलनको कारणले परस्पर मैथुन सेवनगरे ।

‘हे वाशिष्ठ ! उनीहरूले परस्पर मैथुन सेवन गरेको देखेर त्यस बखतमा, उनीहरूमाथि कसैले धूलो फ्याँके, कसैले हिलो छ्यापे र कसैले गोबर छ्याप्दै भने — ‘हे असुचिहरूहो ! तिमीहरूको नाश होस् ! कसरी सत्त्वमाथि सत्त्वले यस्तो काम गर्छ !’ जस्तो आजकल पनि यहाँ कुनै कुनै जनपदमा नयाँ दुलही लैजाँदा धूलो फ्याँकछन्... । त्यस्तै उनीहरूले सोही पुरानो (अतीत समयको) कुरालाई अनुस्मरण गर्छन् ।

तर त्यसको अर्थं बुद्धन् सर्वदैनन् अर्थात् संवर्तकल्पमा अनुभव गरिसके-
को संस्कारको सम्भवना हुन्छ तर उनीहरूले त्यसलाई बुद्धन् सर्वदैनन् ।

मैथुनको कारणले घरको श्रष्टि

“हे वाशिष्ठ ! त्यसबखतको अधर्म सम्प्रत आजकल यहाँ
धर्मसम्मत छ । त्यस बखतमा जसले मैथुन-धर्म सेवन गर्थ्यो, त्यसले
महीना दुइमहीनासम्म पनि गाडँ र निगममा जान पाउँदैनथ्यो । यसरी
सत्वहरू सोही असद्धर्ममा धेरै बेरसम्म बस्न थाले । अनि सोही असद्धर्म-
लाई छोप्लको निमित घरहरूको तर्जुमा गरे । एकदिन कुनै अल्छ्यो
स्वभाव भएको सत्वको मनमा यस्तो लाग्यो— ‘हेर ! किन यो दिनका
दिन विहानको लागि बिहानै र बेलुकाको लागि बेलुकै खेतमा गई धान
काटी ल्याउने, किन यो कष्ट गरिरहने; बहु बिहानै र बेलुकिलाई
पुग्नेगरी दिनमा एकैपटक ल्याई राखौँ ।’ अनि उसले त्यस्तै गन्यो ।
त्यसकहाँ अर्को सत्व गएर, ‘आऊ, हामी चामल लिन जाओँ !’ भन्यो ।
यसो भन्दा उसलाई यसो भन्यो — ‘हे सत्व ! मैले एकै पटकमा साँझ
र विहानलाई पुग्नेगरी ल्याइसकेको छु ।’

“हे वाशिष्ठ ! अनि त्यो सत्वले ‘यसो गर्नु छन बेश हुनेछ’
भन्दै उसको अनुकरण गर्दै एकैचोटि दुइदिनलाई पुग्नेगरी चामल
ल्यायो । अर्को सत्व त्यसकहाँ गई — ‘आऊ, हामी चामल लिनजाओँ’
भन्दा उसले भन्यो — ‘हे सत्व ! भइहाल्यो, मैले एकैचोटि दुइदिनलाई
पुग्नेगरी ल्याइसकेको छु ।’ यो कुरो सुनी त्यो सत्वले ‘यसो गर्नु छन

बेश हुनेछ' भन्दै उसको अनुकरण गरी एकैचोटि चारदिनसम्म पुग्नेगरी चामल त्यायो । अर्को सत्व त्यहाँगई चामल लिनजान बोलाउँदा, उसले चारदिनसम्म पुग्नेगरी त्याइसके भनी भनेको सुनी उसले पनि उसको अनुकरण गर्दै आठ दिनसम्मलाई पुग्नेगरी चामल त्यायो । यसरी दृष्टानुगतिक हुँदै उनीहरूले चामल जगेडा राखी खान थालेपछि चामलमा कनिका पनि भयो, भूषले पनि चामल ढाक्यो । बाली काटेको ठाउँमा पुनः धान पनि उग्रेन । बाली काटेको ठाउँ बाँझै भयो । खण्ड खण्ड छुटियो ।

व्यक्तिगत सम्पत्तिको शृष्टि

"हे वाशिष्ठ ! ती सत्वहरू एकत्रित भई भन्न थाले— 'सत्व-हरूका बीच पापधर्म उत्पन्न भयो । हामीहरू पहिले मनोमय, प्रीति-भक्षी, स्वयं-प्रभा, अन्तरीक्षचारी थियौं । शुभस्थायी भई दीर्घकालसम्म बस्यौं । अनि धेरै समय वितिसकेपछि रस-पृथ्वी पानीमा उत्पन्न भयो । त्यो गन्ध सम्पन्न..... थियो । त्यो रस-पृथ्वीलाई हामीले औलाले चाटेर खान खोज्यौं । रस-पृथ्वी औलाले चाटेर खाएपछि हामीहरूको स्वयं-प्रभा अन्तरधान भयो । स्वयं-प्रभा अन्तरधान भएपछि चन्द्र-सूर्य, नक्षत्र-तारारागण, रात-दिन, महीना-अर्धमहीना र ऋतु तथा वर्ष उत्पन्न भए । रस-पृथ्वी आहारगर्ने भएका हामीहरू त्यहो खाँदै धेरै धेरै समयसम्म बसेका थियौं । सोही अकुशलमय पापकर्मको उत्पत्तिले गर्दा रस-पृथ्वी अन्तरधान भयो ।'

“रस-पृथ्वी अन्तरधान भएपछि भूमि-पर्पट-रस प्रादुर्भाव भयो । त्यो पनि वर्णसम्पन्न...थियो । हामीले त्यसलाई खायौं । भूमि-पर्पट-रस खाई धेरै धेरै समय बितायौं । सोही अकुशलमय पापकर्मको उत्पत्तिले गर्दा भूमि-पर्पट-रस पनि अन्तरधान भयो ।

“भूमि-पर्पट-रस अन्तरधान भएपछि भद्रलता उत्पन्न भयो...। भद्रलता अन्तरधान भएपछि विना जोताईले पाकेको चामल (तण्डुलफल) उत्पन्न भयो । हामी सो तण्डुलफल संध्याकालागि संध्याकालमै र बिहानका लागि बिहानै ल्याउने गर्दथ्यौं । जुन ठाउँबाट तण्डुलफल ल्याउँथ्यौं सो ठाउँमा पुनः तण्डुलफल पाकीरहन्थ्यो । खण्ड खण्ड देखिएको थिएन । हामीहरू सोही खाइकन धेरै समयसम्म बसेका थियौं । हामीमा अकुशल-युक्त पापधर्म उत्पन्न भएकोले चामलमा कनिका भई भूष पनि भयो । धान काटेको ठाउँमा पुनः उम्रेर पनि आएन । काटेको ठाउँ बाँझै भयो । खण्ड खण्ड पनि भयो । त्यसो भएको हुँदा हामीले धान बाली बाँडन थाल्यौं र सिमाना पनि छुटचायौं ।

अदिन्नादान (चोरी) को उत्पत्ति

“हे वाशिष्ठ ! ती सत्वहरूले धानको बाली भाग लगाए, मर्यादा छुटचाए । अनि कुनै लोभी रवभावको सत्वले आफ्नो भाग रक्षा-गर्दै अर्काको भाग (खेत) बाट धान चोरी (अदिन्नादान) मरी लिन थाल्यो । अनि त्यसलाई समाती यसो भने — ‘हे सत्व ! तैले पापकर्म गरिस् ! आफ्नो भाग रक्षा गर्दै अर्काको भाग (खेत) बाट,

तदिद्वयेको धान आफैले लिई (चोरी गरी) खाई रहेछस् । फेरि यस्तो काम नगर । 'हुन्छ' भनी उसले प्रत्युत्तर दियो । तर दोश्रो पटक पनि, तेश्रो पटक पनि उसलं... लिएरै खायो । उसलाई समाती फेरि भने — 'हे सत्त्व ! तैले पापकर्म गरिस्' भन्दै कसैले हातले, कसैले लट्टीले र कसैले दण्डाले पिटे । यहींदेखि अदिन्नादान (चौरकर्म) को शुरुवात, गाली निन्दाकोशुरुवात, फूटो कुराको शुरुवात र दण्डाको पनि शुरुवात भयो ।

चारैवर्णको उत्पत्ति

१-क्षत्रीको उत्पत्ति— "हे वाशिष्ठ ! अनि ती सत्त्वहरू एकत्रित भई यसो भन्न थाले— 'सत्त्वहरूमा पापधर्म उत्पन्न भयो, अदिन्नादान (चोरी), निन्दा, मृषावाद, दण्डग्रहण पनि देखिन थाले । अतः हामीहरूले त्यस्तो कुनै सत्त्वलाई निर्वाचन (सम्मत) गरौं जसले हामीलाई उचित कुरा भन्नेछ, निन्दनीयलाई निन्दा र निकालन पर्नेलाई निकाल्ने छ । उनलाई हामी चामल-भाग दिनेछौं ।' अनि उनीहरूले जुन पुरुष रूपवान्, दर्शनीय, प्रासादिक र आनुभाव सम्पन्न थियो त्यसकहाँ गई यसो भने — 'हे पुरुष ! तिमी आऊ ! भन्नुपर्नेलाई भन, निन्दा गर्नुपर्नेलाई निन्दागर तथा निकालनु पर्नेलाई निकाल । हामीहरू तिमीलाई चामल-भाग दिनेछौं ।' 'हुन्छ' भनी त्यो पुरुषले भन्नु पर्नेलाई भन्यो, निन्दा गर्नुपर्नेलाई निन्दागन्यो तथा निकालनु पर्नेलाई निकाल्यो । तिनीहरूले उसलाई चामल-भाग दिए ।

“हे वाशिष्ठ ! महाजनहरूले सम्मत गरेको हुनाले ‘महासम्मत’ भन्ने प्रथमशब्द उत्पन्न भयो । क्षेत्र (सिमाना) को अधिपति भएको हुँदा ‘क्षत्रिय’ भन्ने दोश्रो शब्द उत्पन्न भयो । धर्मतापूर्वक अरुलाई रञ्जित (प्रेम, स्नेह, ममता) गर्थे भन्ने अर्थले ‘राजा, राजा’ भन्ने तृतीय शब्द प्रादुर्भाव भयो ।

“हे वाशिष्ठ ! यसरी क्षत्रीमण्डलका उही नै सत्त्व अर्थात् संवर्तकल्पमा क्षत्री भइसकेको पुरुषको उही नै पुरानो नाम (शब्द) प्रादुर्भाव भयो अर्थात् संवर्तकल्पमा भइसकेको क्षत्री शब्द उत्पन्न भयो । सदृशता भएकै पुरुष असदृशता भएको होइन । धर्मताकै कारणले, अधर्मताको कारणले होइन । अतः मनुष्यलोकमा इहलोक र परलोकको निम्नि धर्म नै श्रेष्ठ छ ।

२- ब्राह्मणको उत्पत्ति— “हे वाशिष्ठ ! ती सत्त्वहरूका बीचबाट नै कसैको मनमा यस्तो लाग्यो — ‘सत्त्वहरूका बीचमा पाप-धर्म उत्पन्न भयो जसबाट — अदिन्नादान (चोरी), निन्दा, मृषावाद, दण्डग्रहण र निष्काशन पनि देखिए । हामीहरूले अकुशल पापधर्मलाई प्रवाह गरौं (बगाइदाँहौं) ।’ अनि उनीहरूले अकुशल पापकर्मलाई प्रवाह गरे । अकुशल पापकर्मलाई प्रवाह गरेको हुनाले ‘ब्राह्मण ब्राह्मण’ भन्ने प्रथम शब्द उत्पन्न भयो । उनीहरू अरण्यायतनमा पर्णकुटी बनाई त्यसमा बसी ध्यान गर्दथे । साँझमा खानको लागि संध्याकालमै, विहान खानकोलागि बिहानै,— आफुले पकाउन नपर्ने— गाउँ, निगम र राजधानीमा भिक्षामागी हिँडथे भिक्षा प्राप्तगरी आफ्नै अरण्यायतनको

पर्णकुटीमा फर्की ध्यानगर्थे । मानिसहरू उनीहरूलाई देखेर यसो भन्ये —
यिनीहरू अरण्यायतनमा पर्णकुटी बनाई त्यहाँ बसी ध्यान गर्छन् ।
गाउँ, निगम र राजधानीमा भिक्षा माग्न्यन् । भिक्षा प्राप्तगरी आफ्नै
पर्णकुटीमा फर्की ध्यानगरी बस्छन् ।’ यसरी ध्यानगर्ने हुनाले, ‘ध्यानी,
ध्यानी’ भन्ने दोश्रो शब्द उत्पन्न भयो ।

“उनीहरूकै बीचबाट केही सत्त्वहरू अरण्यायतन पर्णकुटीमा
नबसी, गाउँ, निगम नजिक बसी ग्रन्थ रचना गर्न थाले, ध्यानगर्न
छाडि दिए । उनीहरूलाई मानिसहरूले देखी यसो भने — ‘यी सत्त्वहरूले
अरण्यायतनमा बसी ध्यानगर्न छाडिदिए, गाउँ, निगमको नजिकमा बसी
ग्रन्थ लेखदछन् । अब यिनीहरू ध्यानगर्दैनन् भनी, ‘अध्यायक’ (अज्ञायक
= ध्यान नगर्ने) वा (अध्यायक = ग्रन्थको अध्याय बनाउने) भन्ने अर्थले
‘अध्यायक, अध्यायक’ भन्ने तेश्रो शब्द उत्पन्न भयो । हे वाशिष्ठ !
त्यसबखतमा ‘अध्यायक (अज्ञायक)’ भन्नु हीन सम्मत थियो जो
कि आजकाल श्रेष्ठ सम्मत छ ।

“हे वाशिष्ठ ! यसरी ब्राह्मणमण्डलका उही नै सत्त्व अर्थात्
संवर्तकल्पमा ब्राह्मण भइसकेको पुरुषको उहीनै पुरानै नाम (शब्द)
प्रादुर्भाव भयो । अर्थात् संवर्त कल्पमा भइसकेको ब्राह्मण शब्द उत्पन्न
भयो । सदृशता भएकै ध्यक्ति असदृशता भएको होइन । धर्मताकै
कारणले अधर्मताको कारणले होइन । अतः मनुष्यलोकमा इहलोक र
परलोककोनिमित धर्म नै श्रेष्ठ छ ।

३-वैश्यको उपत्ति — “हे वाशिष्ठ ! सोही सत्त्वहरूका बोच केही सत्त्वहरू मैथुन-धर्म सेवन गर्दै नाना काम (विसुकम्मे) मा लागे । मैथुन सेवन गर्दै विविध काममा लागे भन्ने कारणले ‘वेस्सा = वैश्य’ भन्ने शब्द उत्पन्न भयो ।

“हे वाशिष्ठ ! यसरी वैश्यमण्डलका उही नै सत्त्व अर्थात् संवर्त कल्पमा वैश्य भइसकेको पुरुषको उही नै पुरानो नाम (शब्द) प्रादुर्भाव भयो अर्थात् संवर्तकल्पमा भइसकेको वैश्य शब्द उत्पन्न भयो । सदृशता भएकै पुरुष, असदृशता भएको होइन । धर्मताकै कारणले, अधर्मताको कारणले होइन । अतः मनुष्यलोकमा इहलोक र परलोककोनिमित्त धर्म नै श्रेष्ठ छ ।

४- शूद्रको उत्पत्ति — “हे वाशिष्ठ ! सोही सत्त्वहरूमा बाँकी सत्त्वहरू रौद्राचारी, क्षुद्राचारी थिए । ‘क्षुद्राचारी, क्षुद्राचारी’ भन्दै शूद्र शब्द प्रादुर्भाव भयो ।

‘हे वाशिष्ठ ! यसरी शूद्रमण्डलका उही नै सत्त्व अर्थात् संवर्तकल्पमा शूद्र भइसकेको पुरुषको उही नै पुरानो नाम (शब्द) प्रादुर्भाव भयो अर्थात् संवर्तकल्पमा भइसकेको शूद्र शब्द उत्पन्न भयो । सदृशता भएकै पुरुष असदृशता भएको होइन । धर्मताकै कारणले, अधर्मताको कारणले होइन । अतः मनुष्यलोकमा इहलोक र परलोकको-निमित्त धर्म नै श्रेष्ठ छ ।

श्रमणको उत्पत्ति

“हे वाशिष्ठ ! सं समय थियो जब कि क्षत्रीहरू पनि श्रमण हुन्छु” भनी आपनो कर्मलाई निन्दागर्दै प्रव्रजित भएर गए । ब्राह्मण हरू पनि..., वैश्यहरू पनि..., शूद्रहरू पनि ‘श्रमण हुन्छु’ भनी आपनो कर्मलाई निन्दा गर्दै प्रव्रजित भएर गए । यी चारमण्डलबाटै श्रमण मण्डलको प्रादुर्भाव भएको हो । उही नै संवर्तकल्पका सत्त्वहरू, अरू सत्त्वहरू होइनन् । सदृशता भएकै व्यक्ति असदृशता भएको होइन । धर्मताकै कारणले अधर्मताको कारणले होइन ! अतः मनुष्यलोकमा इहलोक र परलोककोनिम्ति धर्म नै श्रेष्ठ छ ।

क्षीणास्त्रव अग्र हुन्

“हे वाशिष्ठ ! क्षत्री पनि कायद्वारा अनाचार गरी, वचनद्वारा अनाचार गरी, मनद्वारा अनाचार गरी, मिथ्यादृष्टियुक्त भई, मिथ्यादृष्टि युक्त कामगरी, मिथ्यादृष्टियुक्त कामको हेतुले देहत्यागी मृत्युपछि अपाय, दुर्गति, विनिपात, नर्कमा उत्पन्न हुनसक्छ । ब्राह्मण पनि..., वैश्य पनि..., शूद्र पनि..., श्रमण पनि कायद्वारा अनाचार गरी, वचनद्वारा अनाचार गरी, मनद्वारा अनाचार गरी, ... अपाय... नर्कमा उत्पन्न हुन सक्छ ।

“हे वाशिष्ठ ! क्षत्री पनि कायद्वारा सदाचार गरी, वचनद्वारा सदाचार गरी, मनद्वारा सदाचार गरी, सम्यक्दृष्टियुक्त भई,

सम्यक्-दृष्टि युक्त कामगरी, सम्यक्-दृष्टियुक्त कामको हेतुले देहत्यागी मृत्यु-पछि सुग्राति, स्वर्गलोकमा उत्पन्न हुन सक्छ । ब्राह्मण पनि..., वैश्य पनि..., शूद्र पनि..., श्रमण पनि कायद्वारा सदाचार गरी, वचनद्वारा सदाचार गरी, मनद्वारा सदाचार गरी... सुग्राति, स्वर्गलोकमा उत्पन्न हुन सक्छ ।

“हे वाशिष्ठ ! क्षत्री पनि कायद्वारा दुव कर्मगरी, वचनद्वारा दुव कर्मगरी, मनद्वारा दुव कर्मगरी, मिथित दृष्टियुक्त भई, मिथित दृष्टियुक्त कामगरी, मिथित-दृष्टियुक्त कामको हेतुले देहत्यागी मृत्युपछि सुख-दुःख प्रतिसंवेदी हुन सक्छ । ब्राह्मण पनि..., वैश्य पनि..., शूद्र पनि..., श्रमण पनि कायद्वारा दुव कर्मगरी,... सुख-दुःख प्रति-संवेदी हुन छक्छ ।

‘हे वाशिष्ठ ! क्षत्री पनि काय संयमी भई, वचीसंयमी भई, मनसंयमी भई, सप्तबोधिपक्षिय^१ धर्मलाई भावनागरी, यसै जन्ममा परिनिर्वाण हुन सक्छ । ब्राह्मण पनि..., वैश्य पनि..., शूद्र पनि..., श्रमण पनि कायसंयमी भई,... यसै जन्ममा परिनिर्वाण हुन सक्छ ।

“हे वाशिष्ठ ! जुन भिन्नु—अरहत् क्षीणास्त्रव हुन, जसले ब्रह्म-चर्यवास पूरा गरिसके, कृत-कृत्य, भार विहीन, स्व-अर्थसिद्ध, परिक्षीण

१ (१) स्मृति, (२) धर्मविचय, (३) वीर्य, (४) प्रसविधि, (५) प्रीति, (६) समाधि र (७) उपेक्षा ।

भवसंयोजन, राघ्री जानी विमुक्त भइसकेका छन्— सोही भिक्षु उपरोक्त चारवर्णमध्ये अग्र, श्रेष्ठ मानिन्छन्; धर्मद्वारा नै अधर्मद्वारा होइन। अतः मनुष्यलोकमा इहलोक र परलोककोनिमित्त धर्म नै श्रेष्ठ छ।

“हे वाशिष्ठ ! ब्रह्मा सनत्कुमारले पनि यस्तो गाथा भनेका
छन् :—

“खत्तियो सेट्टो जनेतस्मि ये गोत्तपटिसारिनो ।
विज्ञाचरणसम्पन्नो सो सेट्टो देवमानुसेति ॥”

अर्थ :—

“गोत्र सम्बन्धी कुरागार्ने मानिसहरूमा क्षत्री श्रेष्ठ ।

विद्याचरणले जो सम्पन्न हुन्छ सोही नै देव-मनुष्यमा श्रेष्ठ छ ।”

“हे वाशिष्ठ ! सनत्कुमार ब्रह्माले यो गीत (गाथा) राघ्रै गाएका छन्, नरास्रो गाएका छैनन् । शुभाषित नै छ, दुर्भाषित छैन । अर्थ युक्त नै छ, अनर्थयुक्त छैन । यसलाई म पनि अनुमोदन गर्नु । म पनि यस्तै भन्छु :—

“खत्तियो सेट्टो जनेतस्मि ये गोत्तपटिसारिनो ।
विज्ञाचरण सम्पन्नो सो सेट्टो देवमानुसेति ॥”

भगवान्‌ले यति उपदेश दिनु भएपछि वाशिष्ठ र भारद्वाज
 (श्रामणेर) ले भगवान्‌को उपदेश भाषणलाई सन्तुष्टपूर्वक अभिनन्दन
 गरे ।

आचार्य भिक्षु अमृतानन्दद्वारा संकलित

‘बुद्धकालीन ब्राह्मण’ सङ्ग्रह-१



नामावली

अग्रज सूत्र	३१२, ३१८	२९०, २९४; लाई २८३,
अङ्गीरस	१४५, १९७	२९२, २९६
अङ्गीरस भगवान्	१११	असुरिन्दक भारद्वाज ६५, ७५, ७६
अङ्गुत्तर निकाय	१८५	असुरिन्दक (आयुष्मान) ७७
अचिरवती	३१५, ३२९, ३३०, ३३९, ३४०, ३४१	अहंकारी १८, २०, २२ अहिंसक भारद्वाज ४, ५
अष्टक	१४४, १९७, २४०	आक्रोशक भारद्वाज ६५, ७०, ७१, ७३
अद्वितीय	३३१, ३३२	
अनाथपिण्डिक	२२७, ३३५, २५४	आनन्द ३०, ३१, ११३, ११४,
अग्निक भारद्वाज	४३, ४४, ४९, ५०, ५२, ५३	१२१, १२५, २२६, २५३, २५४, २५५, २७१, २८०;
अम्बष्ठ	२८६, २८८, २९२, ३००, ३०२, ३०३, ३०६; को २८४	सँग ११४ आराम देष्ट ५४, ५६ आलार कालाम ८५, ८६
अम्बष्ठ माणव	३०७, ३०८, ३०९; सँग ३०९; मा २८२, २८४, २८५, २८७, २९२, २९४, ले २८३, २८९,	३१२, ३१३, ३१४, ३१९ इच्छानङ्गल वनखण्ड ३०८, ३१८ उक्कटा १३८, १४०, २८१, २८२,

२८५, ३११, ३१२; बाट	कच्चायन १२९
३०७, ३०८; महानगर	कदमदह ५४
३१३	कन्दरायण १२७, १२८, १२९
उज्जय ब्राह्मण ३४, ३६	कपिलवस्तु २९०, २८९,
उर्गदत शरीरब्राह्मणले १२०, १२१,	करकण्डु २९१
१२२, १२६	कलन्दक निवाप ४९, ६६, ७०,
उत्तर १६५, १६७	७५, ७८
उत्तर माणवलाई १६१	कश्यप १४५
उत्तर माणवले १६३	कात्यायनले ५६
उत्तर माणव १६२, १६३, १६६,	कापटिक १८६, १८७, १९५, १९६
१६७	कारणपाली १०४, १०७, १०९
उदय ब्राह्मण २५, २६, २८,	कालाम ९७
उद्धक रामपुत्र ८७, ८८	काश्यप १९७
उद्घेलको ८९	कुशीनगरका १३९
अर्णाभ ब्राह्मण ११३, ११४, ११६,	कूटागार शालामा १०४, १०६,
११७, ११८, ११९	११०, ११८
एसुकारी २०९, २१३, २१९,	कोशल ८१, २२० नरेश २८१ राजा
ओककामुख २९१	१९४; को२५३; ले ३०४;
ओककाक राजा २९१ कहाँ २९६;	का २८२
ओककाकले २९१	कोशल राजाबाट १८५, १८७,
ओपसाद १८५, १८६, १८७,	२८५
१८८, १९४, ३१३	कोशलराज्य १३८

कौस्तुभ १४४	छन्दोका ३३१
कौशीम्बस्थित ११३, १२०	जनपदकल्याणी ३३६
कृष्ण ऋषि २१५,	जलशुद्धिक ३१, ३२
खोमदुस्स ५८, ५९, ६०	जटा भारद्वाज १, २
खोमदुस्सक ब्राह्मण ५८	जानुश्रोणी ब्राह्मण २४३, २५२,
गन्धर्व १४१, १४२, १४३	२५३, २८२, ३१२, ३१३,
गुन्धावन १२७	३१३, ३२९
गोधातक ९४	
गोठालाहरू २८	जेतवन १, ४, ६, १४, १९, २३,
गौतम १९, २६, २८, ३४, ४५,	२६, ३१, ४४, ११७,
६०, ८२, १०७, १२२,	२०९, २२५, २२७, २३५,
१३०	२५४, ३१७
घोषिताराम ११३, १२०	तारक्ष २८२, ३१२; ले ३१५
चङ्की १८५, १८६, १८७, १९५,	तारक्ष ब्राह्मण ३१३, ३१९, ३२९,
२८२, ३१३	ले ३३०, ३३१
चङ्की ब्राह्मण १८८, १८९, १९४,	तित्तिरिप ३३१
२४३, ३२९, ३१२, ३१९	तुदी २१०, २२५, ३१३
चङ्की-वर्णन १८९	त्रिकर्णक ब्राह्मणले १३०, १३१,
चण्डलकल्प ८१, ८२, ८३	१३२
चुलकम्म विभङ्ग २२३	त्रैविद्य सूत्रमा ३१४
चेतीय पर्वतमा १०४.	तोदेय्य २२०, २२२, २२७, २८२,
छत्रपाणि माणव २८४	३१२

- तोदेय्यपुत्र २२१, २२३, २३५ पञ्चभद्रवर्गीय ९८
- तोदेय्य ब्राह्मण ८२, ८३, २४३, पाषाण चैत्यमा १०३
- ३१२, ३१९ ३२९, पिङ्गल्यानी ब्राह्मण १०३, १०४,
- दीर्घनिकाय १३९, २२६, मा १८५ १०६, १०७, १०९, ११०,
- देवबन १८७, १८८, १९४ १११
- द्रोण १३८, १४४, १४५, १४७, पुष्करसाती १९४, २४१, २८१,
- १४८, १४९, १५०, १५१ २८२, २८३, २८६, २८७,
- द्रोण ब्राह्मण १३८, १४१, १४३; ३०३, ३०४, ३०१, ३११,
- को १३९ ३१२, ३१३ ३१५
- द्रोण ब्राह्मणले १४०, १४१, १४५, पुष्करसातीद्वारा १९०, २४१, २४२,
- १५३, १५४ २४३, २४४, २५५
- धनपति ब्राह्मण ८, ९, १०, ११, पुष्करसाती ब्राह्मण २२९, ३०७,
- १२, १३ ३०८, ३०९, ३१०, ले
- धानञ्जानी ६१, ६२, ६३, ६४, ३३०, ३३१
- ६६, ८१, ८३. पुष्करसाती ब्राह्मणको २८९
- नलकार २४९ प्रसेनजित् कोशल ३५२
- नवर्कार्मिक भारद्वाज १५८, १५९, प्रसेनजितद्वारा १९०
- १६० पूर्वाराम ३१७, ३४७
- निघण्टू १६४, १६५, १९५ बह्वरिज्ञ ३३२
- नैरञ्जरा नदीमा ८९ ब्रह्मायु १७९, १८०, १८२, १८३

बावारीय १०३	मनसाकट ३१२, ३१४, ३२९,
बिस्त्रिसार १९३	३४४
बुद्धघोषले १४०, २८२	
ब्रह्मायु ब्राह्मणले १७६, १७८,	मथुरा १२७
ब्रह्मायु ब्राह्मण १६१, १६२, १६३,	महाकात्यायन ५४, १२७, १२८,
१६४, १७४, १७५, १७६,	१२९
१७७, १८१, १८२	महाशाक वनखण्ड २९१
भारद्वाज श्रामणेर ३४८	मातङ्गः ४८
भारद्वाज ३, ४३, ४५, ६१, ६३,	मातृपोषक ब्राह्मण ६, ७
६४, ६५, ६६, ६७, ७०,	मिथिला १६१, १६२, १६३, १६४,
३१२, ३१९, ३४७, ३५६	१६७, १७४
भारद्वाज माणवले ३१३, ३१५,	मानतथद्व ब्राह्मण १९
३३०, ३३१ ३१९, मा	महासम्मत ३६२
३१६,	यमदग्नि १४४, १९७
भिक्षुक २३	राजगृहस्थित ४९, ६६, ७०, ७५,
भृगु १४५, १९७	७८
भृगुहरूले २४०	रामपुत्र ८७
मखादेव १७४, १७५	लिच्छवीहरू ११०, १११
मजिक्स निकाय १८५, ३१२	लोकायतिक ब्राह्मण १५५, १५७:
	वरण ५४

वाशिष्ठ १४५, १९७	विदेहमा १६५
वाशिष्ठ ३१२, ३१५, ३१६, ३१९, ३२९, ३३२, ३३३, ३३४, ३३५, ३३६, ३३७, ३३८, ३३९, ३४१, ३४२, ३४३, ३४४, ३४५, ३४६ ३४७, ३५१, ३५२, ३५३, ३५८, ३६०, ३६१, ३६३, ३६४	विदेहराज्यमा १७४ विलिङ्गिक भारद्वाज ६५, ७८, ७९
वाशिष्ठ माणव २८४, ३१९; ले ३१३, ३१४, ३१५, ३३०, ३३१; मा ३१६	विश्वामित्र १४४, १९७ वैशाली १०६ वृन्दावन १२७ सुत्तनिपात ३१२ शूभ सूत्रमा २२४, २२६ शुभ माणव २२०, २२१, २२२, २२३, २२४, २२५, २२६
वाशिष्ठ र भारद्वाज ३१३, ३२८, ३३०	२२७, २३४, २३५, २३६, २४१
थामणेर ३४७, ३६८ वाशिष्ठ थामणेर ३४८ वाशिष्ठ सूत्रमा ३१४ वामक १४४, १९७ वामदेव १४४, १९७	सनत्कुमार २९९, ३६७ सङ्गारव नामक ब्राह्मण ३१ सङ्गारव माणव ३०, ३३, ६५, ८१, सनत् ८२, १००, १०१ सनत्कुमार ब्रह्माले ३००, ३६७

सनत्कुमारले २९९	आवस्तीमा ३४, ११३, १३८,
सुत्तनिपात १८५, ३१२	२२०, २२३, २२५, २३५, २५४
सेतव्य १३८, १४०	सिनिसूर २९१
सेनानी गाउँमा ८९	शुभग २८१
सोपाक ४८	शुभगवनिक २४१, २५१
आवस्ती १, ६, १४, १८, १९,	शुभ माणव २४९, २५२, २५४, २५५, २८४
३१, ५६, ३१३	हत्थिनिक २९१

शब्दावली

अ

अऋतुमती १४८, १५०, १५१,
कहाँ १४९

अकलंकित १४४

अकम्प्य ३२७

अकिञ्चन ३२४

अकुशल २३३, ३५०, ३६२; मय
३५९, ३६८

अकुशलबाट ९८, १२२

अकृत्यकारी २१३, २१४

अर्कोजन्म १३५

अङ्गप्रत्यङ्गः २६२, २७३, २७४

अङ्गुत्तर १३९

अड्गुत्तर अर्थकथानुसार १३८

अक्रोधी २३०

अग्र ३६७; रस ३५५

अग्रगण्य १७६, २८२, ३५१

अग्रजल २४६

अग्रपिण्ड २४६, २४७

अग्रासन २४६

अचम्म १८१, २२२

अचलसम्पत्ति २८१

अर्चिमान् २१८, २४५

अँजुली ९५, ९६

अठचालीस १४५, १४६, १४८,
१४९, १५०, १५१

अडकिएका १७२

अणिल २१७

अतकाविचर २०१

अन्त बुझन् ११८

अन्तरधान २७४, ३५४, ३५५,
३५६, ३५९, ३६०

अन्तरीक्षचारी ३५९

अत्रस्त १७१

अतिमानी २३२

अन्तिमदेहधारी १३६

अतिथीहरू १९४

अतिसुन्दर १९०, १९२

अतीत ९७

अत्यधिक ९५

अर्थकथामा १४०

अर्थपुक्त ३८७

अर्थवादी २५८

अर्थचारी ३०८

अर्थ सहित २४३, २४४

अर्थोपपरीक्षण २०५	अग्नि सम्पत्ति २१४
अदाता २३१	अनतिमानी २३२
अदिन्नादान ४०, ३६१, ३६२	अन्यमन्य ११७
अदिन्नादायी २१२	अनागत १३८, १३९
अद्वेषचित्त २४८, २४९, २५३	अनागत कालमा ९७
अद्वेषी १४६, २१६	अनागामी १०३, ११३, १६३
अर्ध महिना ३५४	अनाचार ३६५
अधर्मतापुर्वक १४५, १४७, १४९,	अनार्य ३५०
१५०, १५१	अनासक्ति ३२७
अधर्म ३५८; द्वारा ३५१	अनित्य २२५
अन्धकार १३३, १३४, १३५,	अनित्यस्वभाव २७२
१३६, ३५३	अनिष्ट्यलु २३१
अन्धकारमा १०२, १८२	अग्निआदान १२१, १२२, १२३
अन्धवेणु १९७, १९८	अग्निबाट ३७
अन्धा २४२	अग्निलाई १२३
अधिदेवता १०१	अग्निरस १४४
अधिष्ठिति १८५, ३६२	अग्निसूत्र ४३
अधिवचन ३५३	अग्निशाल २०२
अधोगामिनी १८३	अग्निहोत्री ४३
अधोविरेचन २६१	अनुकम्पा २४७
अध्ययन १४८, १४९, १६१, २४९,	अनुकरण ३५८, ३५९
३१३, ३१४	अनुकूल ३६
अध्यापक १३१, १४४, २८५, ३६३	अनुकूल दानलाई ३५
अध्यापन ३१३	अनुगायन १४५, २४०
अध्यारोमा ४९, १०९, १२६,	अनुत्तर ३०० चित्त २७६
१२९, १५२, २०७	अनुमत ३५, ३५१

- अनुमति २१०, २११, २१५
 अनुस्मरण ९९, १३३, २१५, २७७,
 २९०, ३५८
 अनुमार्जन ९७
 अनुमोदन १७४, ३००, ३६७
 अनुभाषण १४५, १९७
 अनुरक्षा ३७, १९९, २००
 अनुव्यञ्जनग्राही २६२, २६३
 अनुवाचन १४५
 अनुशासन गर्नुहोस् १२२
 अनुथव १९८, २००
 अनुज्ञा २१०, २११, २१४, २१५
 अल्पफल २३७, २३८
 अल्पभोगी २२७, २३१
 अल्परोगी २२७
 अल्पशक्ति २२७, २३१, २३४
 अपण्डित २९२
 अपवाद १३४, १९०
 अपरिशुद्ध २९७
 अपराध २८९, ३०४
 अपरिग्राही ३४१, ३४२, ३४६
 अपवित्र ६४
 अप्रमाण १४६, १९४
 अप्रमाण उपेक्षाचित्त २५१
 अप्रमाण चित्त १४६
 अप्रमाण मैत्रीचित्त २५०, २५१
 अप्रमाणिकतामा ३३३, ३३५
 अप्रमत्त १००
 अप्रमाणिक ३३७, ३३८
 अप्रमादी ४१, १०६, १३३
 अप्रसन्नता २३०
 अप्रसाद १७३
 अप्रहीण १४२
 अपाय ३८, २२८, २२९, २३०,
 २३१, २३३, २७८, ३६५
 अपायलाई १३६
 अपायगामी ४९
 अल्पायु २२७, २२९, २३३
 अल्पाहारताको ९६
 अप्राणक ९३; ध्यानै ९३, ९४
 अपुष्ट १२२, १२३, ३५०,
 अब उप्रान्त १००
 अबल छु १०४
 अबहिष्कृत १४५
 अब्रह्मचर्य २५८
 अ-ब्राह्मणकारक धर्म ३३९
 अ-ब्राह्मण ३२८
 अबुद्धिवान २३३, २७७
 अबुद्धिवानतामा २३४
 अब्यापद्य ३४२, चित्त २४६
 अब्यापाद ३४३

अभिध्या २६५	१६४, १६५, १६६,
अभिनन्दन ३६८	१७४, १७५, १८०, १८८,
अभिनील १७०	१८९, १९३, २५६, २८५,
अभिभार २२६, २३७, ३३८, २३९	२८६, ३१९, ३३०, ३५१,
अभिरमण १५९	३४५, ३६६.
अभिमान ३५५, ३५६	अरहन्त २, ३, ५, २७, ३५, ५३,
अभिरूप १९०	६९, ८०
अभिवादन १२८, १४४, १६७, १७५, १८३, १८४, २३२, ३५२	अरण्यायथनमा ३६२, ३६३ अरणिद्वारा २१७, २१८
अभिसम्पराय १८३	अरिसाहा २३०
अभिसंस्कार १७८	अलच्छी ९३
अभिषेक २९८	अलौकिक २७८
अभिज्ञान ८४, ८५, ८६, ८७, ८८, २४०, २४६; द्वारा १३६	अलंकृत ८३ अवकाश १७६
अद्भुत १८१	अवबोध ९८, १८२, २८०
अद्भुतधर्म १०८	अववाद १२२
अध्यवशकाश ८४	अवश्वर्ती २४२, ३४३
अमहत्-चित्त २७६	अवश्य ३४६
अमानुषी १८३, १३४	अवहेलना ३५५, ३५६
अमुक १३३	अवज्ञा २१३, २१४
अमूलक १९८	अविद्या ९९, १००, १३३, १३४, १३५
अमृत ३२६	अविद्यालब्ध १००, बाट १३५, २७९, २८०
अरहत् २, ३, ५, २१, २७, ३५, ४८, ५३, ५५, ६६, ६७, ७२, ७४, ८०, १६२,	अविमुक्तचित्त २७६

अविक्षिप्त १७३	आ
अवैरचित्त ३४२, ३४३, ३४६	आकार परिवितर्क १९८
अवैरी १४६, २१६	आकाश २५७ चारी ३५३
अव्याप्त्यचित्त २५१	आकाशमा १११, २९४
असन्तुष्ट २४७, २८८, २४१	आकांक्षा १८६
असन्तोष १६३	आकिञ्चन्यायतन ८७
असद्धर्म ३५८	आकिञ्चन्यायतनसम्म ८५, ८७
असफल २३७, २३८	आँखा १०३, १०४, १९५, १९६,
असर्की २२२	२६१, २७८, २७९
असम्भव ३४१	आँखाका ताराहरू ९६
असभ्य ७०	आँगनमा २८७
असुचि १४८, १४९, १५१	आगो ९०, ९१, २१५, २१७,
असेवनीय ३५०	२१८ २४५; द्वारा ४३
असेवन १२३, १२४, १२५, २३३	आचमनकर्म २६०
असंक्लिष्ट ३४२, चित्त ३४६	आश्र्वय १३८, १८१, २७१
असंयमी २६३	आचरण १६२, २०१, २०३
अशिक्षित २८८	आचार्य ८६, १९०, १९२ २८७,
अश्वमेध ३५	३०२, ३०३ ३०६, ३३३
अश्वरत्न १६६	आचार्य-दक्षिणा १४५, १४७, १४९,
अज्ञानताले ३२७	१५०, १५१
अज्ञानीलाई ३२१	आचार्यप्राचार्य ३३२, ३३५, ३४१
अहित ४७	आचार्यलाई १४६, १४९
अहाए १७५	आच्छादित १७८
अक्षधूर्त ३८, ३९	आजीवनसम्म १०९, १२६, १५२,
अक्षरत्रभेद १४४	१५७, १६०, १८२, १९४,

आठगुण ४१, ४२	आयाचना ३३४
आठ भाग १३९, १४०, १५४	आयु १३३
आदिकल्याण १६४	आयुष्मान् ५३, ५४, ६८, ६९,
आदिग्रह्यचर्य ८३, ८४	७४, ७७, ८०, ८५, ११३,
आनुपूर्विकथा ३१०	११४, १२७, १२८, २२५,
आनुश्रविक ८३	२५४, २५५, ३१७
आपत्ति २३९	आरब्ध ९२, ९४
आभास्वर ३५३	आरक्षसम्पदा ३६, ३७
आभूषण ३०५	आराधना २३९, २४७
आत्मभावमा ८३, ८४	आराधक २१६, २१७, २१९,
आमन्त्रण ३४८	२३६
आम्रवनमा ८२, १७५, २२९, ३३०,	आरोप ३५०
आमा ४६, ८४, २१५, २७२	आलस्य १३३, १३४, १३५
आमा बाबुको १९१	आलोक ९९, १००, १३३
आमाबाट २९७	आवश्यकता २३६, २३७, २३८
आमा बाबुबाट १४४	आवरण ३४१
आय ३८, ३९ आर्य ३५१	आवाज ९३, १७३
आर्यप्रज्ञास्कन्ध २५६, २७२, २८०,	आसनद्वारा १२७
आर्यविनयमा ३४०, ३४१	आसनबाट १२७, १२८
आर्यविनयको १३१, १३२, १३६,	आसक्ति ३२७
आर्य शीलस्कन्ध २५६	आत्मव १००, १३४, १३५, १४२,
आर्यशील १९२	१४३, ३१९; क्षय १००
आर्यस्मृति-सम्प्रजन्य २६४	आत्मव क्षय-ज्ञानमा १३४
आर्य समाधिस्कन्ध २७१	आशा १७२
आर्यहरूको १३४	आश्वासन ९७
आर्यज्ञान २४१, २७१	आहवनीय-अग्नि १२५

आहार ९५, ९८, ९९, १७२

आव्हान ३३९

आक्षेप ३०५

आज्ञा-पत्र २१०, २११, २१५

इ

इच्छा १०८, ११५, १७६, १८६,
२११

इष्ट ३४०

इतिहास द२, ११७, १३१, १३८,
१४४

इन्द्रिय २६२, २७३

इन्द्रिय संयम २६३

इभ्य २८८, २८९, २९०

इषिका २७३

इहलोक ३५१, ३५२, ३६२,
३६३, ३६४, ३६५, ३६७
को १७९

ईर्यापथ १६७, १७०

ईसान ३३९

ईर्ष्या २३१ लु २३०, २३१

उ

उत्कृष्ट ९७

उद्गारवाक्य १७४

उच्च १०१, ११२, २२७

उच्चकुलीन २१२, २२७, २३२

उच्च-नीच १३६, २२३

उच्चनीच २२३, तामा २२८, २३४

उच्चवर्ण २१३

उचाइ १६९

उचालनु १७०

उच्चासन २५९

उचित १८९, १९०, १९१, १९२,
१९४

उँटको ९६

उडाउँछ १७३

उष्णीष १७०

उत्तम ३२८

उत्तरासङ्ग ५६, १०९, ११०,
१११, १२९, १७४, १८१,
२५३

उत्तरीय मनुष्यधर्म ९७, २४१,
२४२, २४४, २४५

उत्थान सम्पदा ३६, ३७

उदान १७४

उद्गम्बर ३८

उद्यान १३९

उद्घच्च २६५

उद्घच्च कुकुच्च २४४, ३४१

उद्धरितेचन कर्म २६१

उद्धार ३४५

उध्वग्रि १६९

उपक्रम ९७	उपासना २०२
उपकार २०७	उपेक्षा १३२, १५६, २५१
उत्पत्ति २७८	उपेक्षासहगत ३४५
उत्पन्न ९९, १३३, १३४, २४५, ३६६	उपेक्षासहगत चित्त १४६
उत्पल २७०	उपेक्षावान् १३२
उपदेश १११, ११२, १३०, १७२, १७३, ३३६, ३३८, ३४४, ३४५	उपेक्षी २६९
उपमा ९०, ९१, ९२	उभयार्थ ४१, ७३
उपमाहरू ८७	उमेर पुगिसकेपद्धि १४४
उपशम ९९	उल्लंघन १५०
उपशंका २२४, २८४	उत्साह २०३, २०४
उपशान्त ८७, ११६	उत्साहित १७२
उपसम्पदा ३, ५२, ७३, ७७, ३१८, ३४७	ए
उपहास ८०, १३०, १९१, २२१, २२३, ३४८, ३४९	एकछेउमा १४३
उपादान १५६, १५७	एकजन्म १३३, २७७
उपासक १७, २२, २९, ३३, ४९, ५७, ६०, ६५, ११६, १२६, १२९, १३७, १५२, १५७, १६०, १६३, १८२, १९८, २०६, २०८, २१९, २२५, २३५, २५२, २८०, ३११, ३२९, ३४७	एकछन्द १५४
	एकदिशा २५०, २५१, ३४५
	एकदम १९९, १२०
	एकमत १५४
	एकलाख जन्म २७७
	एकाग्र ९९, गरी १३२
	एकान्तवास १३२
	एकांश १२९ वादी २३६, २३७
	ओ ओ
	ओठ ८५, ८७
	औपपातिक १८३

औरस ३४९ पुत्र ३५२

औषधी २२६, २५५, २६१

ऑलाहारा ३५४

ऑलाले ३५९

ऑलाहू ३६८

ऋ

ऋजु ३३०

ऋण ४६

ऋतु ३५३, ३५४, ३५९

ऋतुमती १४८, १४९, १५०,

३४९

ऋद्धि १७८, २७४, २७५

ऋद्धिपाद ११४

ऋद्धिवान २४५

ऋषभ १२२, १२३ हरू १२१,

१२६

ऋषि ४८, २९५, ३०५, ३०६

ऋषिहरू १४४, १५२, ३०५

क

कर्कशपन ३५५

स्कन्ध १६९

कर्जबाट २६७

कञ्जुसी २२०

कटु ९२, ९७

कटुबोलिबाट ३५०

कठोरबोली ३२५, ३५०

कतिसम्ममा ८७

कतिसम्मले २०१, २०३

कर्णतेल २६१

करदरा २६४

कर्तपको ३५५

कस्पित १७७

कमण्डलु ३०२, ३०३

कमल १११

कम्पर १६८

कर्म ३२८

कर्मण्य ९९, १३३ चित्त २७२, २७९

कर्मवादी १९२

कर्मक्षेत्र २३६, २३७, २३८, २३९,
२४७

कर्मनुसार ९९, १३४

कर्मले ४८

करड़हरू ९६

करुणा सहगत ३४५

करुणा २५१

करुणासहगत-चित्त १४६

करुणापूर्वक २८३

करोडपति २२०

करौतीको ३२५

कलञ्ज ३१३

कलङ्कित १४४	कामरागबाट १४८
कलम्बु ३५६	कामवासनाको दोषता १८१
कलाय ९६	कामविषयलाई ९१,९२
कल्याण १८८	कामवित्तकबाट ९९
कल्याणकर १७५, २२४, २८५, २८६	कामविषयको ९०, ९१, ९२
कल्याणकर हो १६५	कामविषयमा ९०, ९१
कल्याणभाषी २९३, २९२	कामविषयबाट ९८, २६७, २६८
कल्याणमित्रता ३६, ३७, ३९	कामविषयलाई ३२९
कल्याणवाची १९२	कामच्छन्द हो ९०
कल्याणसहायक ३९	कामदार १२५
कल्याणवस्त्र ८४, १४६, १४८	कामद्वारा १५१
कवल ३५४	कामनाबाट १३२
कसाइनी १४७, १५०	कामस्नेह हो ९२
कषायवस्त्र २५७	कामपरिडाहहो ९२
काखबाट ९२	काममिथ्याचारी २१२
काठ ९१	काममूर्छा हो ९०
काठ कटानी १५८	काममिथ्याचारबाट ३५०
काठलाई ९०	काम-पिपासा हो ९२
काष्ठाग्नि २१५ लाई १२५	काममिथ्याचार ३५०
काटी ६८	कामलोक १५६
काँडा १५९	कामवासनामा ३२४
काँध १६९	कामविज्ञेय ३४० स्पर्श २४५
कान थाप्न २०२	कामात्मव १००
कान थाप्नु २०६	कामास्त्रबाट १३५, २७९, २८०
कामच्छन्द २४४, ३४१	कामूपसंहित ३४०
कामबन्धनमा १४५	काय १२४, १२५, १५६, १६९

- | | |
|----------------------------|--------------------------------|
| कायदुराचार १२४, १२५ | कुलधरमा ३११ |
| कायदुश्चित्र १३४ | कुलत्थ ९६ |
| कायले ९२ | कुलपुत्र २९३ |
| काय-शस्त्र १२२, १२३ | कुलबाट १९२ |
| कायेन्द्रिय ११७, १६३ | कुलवंशहरू २१५ |
| कारणिक १८६ | कुलीन १९५ |
| कालवादी २५८ | कुवामा ९६ |
| कालो ९७ | कुशल १७९, २३९ धर्म ३५०, ३५१ |
| कालोकेश १२८ | कुशलूपसंहित २४८ |
| किकुशल गवेशी ८५, ८७ | कुशलवार्ता ३४, ३६ |
| क्रियावादी १९२ | कुशीनगरका १५२, १५३ |
| कीटपतङ्ग ३२१ | कृडाको लागि १४८, १७२ |
| कीर्ति १६१, १६५, १६७, १८८ | कृष्ण २८८, २९१, २९२, ३०३, ३४९, |
| कीर्ति-शब्द १६४, १९३, ३१९ | ३५० |
| कुक्कुच २६५ | कृष्णायण २९० को २९२, २९४, |
| कुर्कुच्चा १६८ | बंश २९०, २९४ |
| कुकुर २२०, २२१, २२२ लाई १६ | कृतकृत्य ३५१, ३६६ |
| कुकुरले १५ | कृषक ३२३, ३२८ |
| कुखुरा ३४, २५९ | कृषी २१४ |
| कुटपिट ४६ | कृषीकर्मद्वारा १४७, १५१ |
| कुष्टरोग २८३ | कृषीकर्मले ३७ |
| कुभलो १७३, १९२, २११ | कृषीकर्मक्षेत्र २३७ |
| कुमार-बहुचय १४५, १५६, १४८, | केटुभ ८२ |
| १४९ | केवली १८० |
| कुमार्ग ३४३ | केश १९१ |
| कुरुखा १४० | केही नदिई ४७ |

कैंचीले २६१	गर्धन १६९
कोप २३०	गन्धर्व ३२७
कोदालो ३०२, ३०३	गन्ध सम्पन्न ३५९
कोशल राज्यको १५८	गनिन्द्र १२८
कौस्तुभ द२, १३१	गर्नुहोस १२२
क्रयबाट १५०	गर्भधारण १९१
क्रयविक्रयबाट २५९	गर्भिणी १४७, १४९, १५०, २४९
क्रोध ७२, २३०	गम्भीर १७३, २०१, २०२
क्रोधी ४५	गवेषण ८५
कंजुस ४७, २२०	ग्रन्थ ३६३
ख	ग्रहण ९९, २२५
खजांचीहरू १८५	गाई ३४, ३६, २५९
खराउ २२२	गाईलाई १६
खरानीमा २२१	गाउँ २२०
खरो ९२, ९७	गाउँमा १८७, १८८, १९०
खाद्य-भोज्य १८२, ३०८, ३१०	गाजल २६१
ख्वाउन चाँहदैन ४७	गाथा ४, ३६७
ख्यातिप्राप्त १७६	गालामा १७७
खुकुलो १७३	गाली ४७, द२,
खुट्टा ९४, १७३	गांस १७२
खुवाइ १६२	गीत १४४, १९७
खेत २५९	गुङ्ठा २१५
खोका २४१	गुणगान ६२, १०७, १६७
खोलिदिन्दू ३९	गुप्तेन्द्रिय १४१
ग	गुह्यपुरुषेन्द्रिय १६०, १७७
गति १८३	गुह्येन्द्रिय १६६

- मेय्य १०८
 गोचर ११७
 गोत्रका १५८
 गोत्रवाद ३००, ३०१,
 बन्धन ३०१
 गोबर ३५७
 गोमयागि २१५
 गोरक्षाले ३७
 गोलाइ १४१
 गोलीगाँठा १६८, १७०, १७१
 गौतम १५२, १५७, १५९, १६०,
 १६४, १६५, १६७, १७०,
 १७४, १७५, १७६, १८८,
 १९०, १९१, १९२, १९३,
 १९४, १९७, २१०, २१३,
 २१४, २१८, २२७, २३४,
 २३६, २३९, २४९, २५५,
 २७२, २८५, २८६, २८७,
 २८८, २८९, २९३, २९७,
 २९८, ३०१, ३०३, ३०५,
 ३१९, ३३०, ३२१, ३३२,
 ३३३, ३३५, ३३७, ३३८,
 ३४१, ३४२, ३४३, ३४४,
 ३४६, ३४७, ३५२
 गौपालक २१३, २१४
 गौपालनद्वारा १५१
- गौरव २३०, २३१
 गौरवपूर्वक १२४
 गृहपति २०१, २२४ २५६,
 गृहप्रतिष्ठान २६०
 गृष्म-ऋतु ३१५
 गृहपतिहरू ५४, १८८, १८९
 गृहपति-अग्नि १२५
 गृहपति-पुत्र २०१, २५६
 गृहपति-रत्न १६६
 गृहस्थ २३६
 गृहस्थी २२३, २३६ कहाँ २४७
- घ
- घटिका १०८
 घर ३२; मा १७४, २३५
 घरबार ८४, १४६, १४८, १५०,
 १६६, १९२, २१५, २१६,
 २१९, ३४८, ३५२
 घर्षणद्वारा ४३
 घास २१४
 घ्राण १६६
 घ्राणविज्ञेय ३४०
 घ्राणविज्ञेय गन्ध २४४
 घ्राणेन्द्रिय ११७, २६३
 घुँडा १६८, १७०

घूस २६०	चरणमा १२९
घृणा ९८	चरण ३०१
घोडा १८५ मा ३०४	चराचुरुहङ्गी ३२२
घोडालाई १६	चमत्कार २८१
घोडी २५९, को रथमा २८३	चक्षु १५६
घोष्टो परेर ९७	चक्षुरिन्द्रिय ११७, २६२, २६३
घोष्टेकोलाई १०९	चक्षुले १३४
घोष १७३	चक्षुविज्ञेय ३४०
घोषणा २८४	चक्षुविज्ञेयरूप २४४
च	
चक्रचिन्ह १६८	चाकरीद्वारा १५१
चक्ररत्न १६६	चाण्डालनी १५०
चड़्कमण २८७, ३०६, ३४८	चाँडैने ८५, ८७, ८८
चक्रवर्ती १६२, १६६	चाँदी २५९, २६०
चक्राङ्क्षित १३८, १४१	चामल ३०८, ३५७, ३५८, ३५९,
चड्की-वर्णन १८९	३६०, ३६१
चण्डाल १५१	चारजन्म १३३
चतुर्थध्यान ९९, १३२, १४८, २७०,	चारदिशा १०६
२७१	चारमाना १४०
चतुर्थ दिशा २५०	चार वर्ण २९०, ३५० बाट ३५१
चतुरार्थसत्य १४	चारिकार्थ १८३
चन्दनको काठबाट २१७	चारैवर्ण ३५१
चन्द्रमा २४२, ३२६ चन्द्रमण्डलमा	च्यापी १७२
२८२	चिकित्सा ७६
चन्द्र-सूर्य ३३४, ३३५, ३५३, ३५४,	चित्त ११५, ११६, १२२, १३६
३५९	चारपरिचर्या २०९
	चितरंत १६९

चित्त समाधि ११४	छलफल ३७,३८
चित्त विशुद्धि १८०	छली ४७
चिन्ता २२३	छवि १६८
चिराक ३०८	छाडी २२९
चीवर वस्त्र १७३,१८३,२५५	छाडी दिनेष्टु १२६
चीवरहरू २२५	छाप्रोमा २६४
चीसो ९०,९१	छायामा ९८
चुकली २५८,३५० बाट ३५०	छाला ९६,९७
चुपचाप १७५	छधाकन २१५
च्युत ९९,१३३,३५३	छुरा २६१
च्युत भएका १३४	छेदन २६०
च्युति २७८	छोरा २२०
चूपीले ९४	ज
चौडाइ १६९	जङ्गल १५८,१५९,२६४,३०२
चोर ४८,३२३	जटाधारी १०३
चोरमाथि चकार १४०	जस्ते १४५,१५२
चोरी गर्ने ३५०	जस्तो ८६,८९,९०,९१,९३,९४,
चोरी ४६,३६० बाट ३५०,३५१	९६,१४२,१४३,१८६,१८७,
चौरकमंबाट २५७	२११,२१४,२१५,२३८,
चौपायाहरू ३२२	२३९,२४१,२४३,२४६,
चौबाटोमा ३३७,३०२	२४९,२५१,२६०,२६१,
छ	२६४,२६५,२६६,२६७,
छक्केर १७१	२६८,२६९,२७०,२७१,
छन्द ११४,११६,२०३,२०४	२७३,२७४,२७५,२७७,
छन्दलाई ११४	२७८,२७९,२९४,३०५,
छन्दले नै छन्दको प्रहाण ११५	३०६,३१०,३३४,३३६,

३३७, ३३९, ३४०, ३४१,	जातिवादले १४४
३४४	जातिशुद्धि २८२
जनाकीर्ण १८५, १८७	जातिवादबाट १३१, १४५, १४६, १४८
जम्बुद्विपका १३९ मा २८२	जातिक्षय १८०, ५१
जन्म १५७, २२३ सिद्ध २८२	जात्यन्ध २४२
जन्मले ३२८	जात्याभिमान १३९, २८३
जमात १८८	जान्दछु ८८
जमिनमा ९१	जाँदा १४१
जरा १५६, १५७	जानी ८५
जरै समेत १४२	जिघच्छा १७२
जलतर्पण १४७, १४९, १५०, १५१	जिञ्चो १६६, १६७, १६९, १७०,
जलाशय २६९, २८०	१७७, १७८
जवर्जस्ती ४६	जिह्वा १५६
ज्वलन्त २८३	जिह्वेन्द्रिय १७७, १७८, २६३
जलन ३५७	जिह्वा विज्ञेय रस २४४
जलमय ३५३	जिज्ञासा १२०, २२३
जसको १३६	जीव २५९
जसरी १८२, २७६	जीवन १७२
जसले १३६	जीवनदान १२६
जहाँ १४१	जीवन यापन ९५
जाति १०६, १५६, १५७	जीविका १५१, ३८, २६१
गोत्र २८३ वाद ३००, ३०१	जुन १४३
जातिले ब्राह्मण ४९	जनधर्म ८८, ८८
जातिवाद-बन्धन ३०१	जेठा १२८, १४४
जाति मरण १८०, १९०	जेठापाका १२७
जातिर्मय लिङ्गः ३२१, ३२२	जेठो १७६

जेतवन १५५	डमरू शब्द २७५
जलबाट २६७	डुपकी २७४
जेलमा २६६	डोरी ९६
जोर्नी जोर्नी ९६	डोरीले ९४
ज्वाला २१८	डँकैती ४६
ज्योतिर्मय २७०, २७१, चित्त २७२, २७९	डाँकामार्ने २६०
भ	
क्षगडा ७१, १३९, १५३	डुम्री ३८
क्षण्डे १३९	ढक २६०
क्षाडा पिसाप ९७	ढीलो १७३
क्षार-पात १५९	हुंग्रो ९३
कुकाउँछ १३३	ढोका २८७ मा ३०६
कुकाउनु १७०, १७१	त
कूठो ९५	तर्कवितर्क १९५
ट, ठ, ड, ढ	तण्डुलफल ३५७, ३६०
टाउको दुख्न थाल्यो ९४	तथ्य १९९
टाढा १७०, १७२	तथागत ११२, २५६, ३०१ को ३४५
टाँसिएको ९७	सँग १२१
टुक्रा १७२	तन्त्रेरी १९१
ठक्कर १७०	तपस्वी २४७, २४८
ठाउँमा १३३, १७६	तपश्चर्या १००, १०१
ठाडो १७१, २३२	तम १००
ठूलो २१२, २३८ अभिभार २४७	तरकारी ३०५
डाङु २२०	तरवार २७३ ले ६३
डाहा ९४	तराजु ३८, २६०
	तरुण १८६
	तरुणभूमि १२८, १२९

तल १०८, १७७	२४८, २५०, २५१, २६१,
तलाउ ३३ को ३९	२६४, २६७, २६८, २६९,
ताराहरू ९६	२७०, ३३९, ३४४
तारुक ब्राह्मण २४३	त्यसमध्ये ८४
तालुमा २९	त्याग २१३, २३९
तालवृक्ष छेदन के १४२	त्यागी ५२, २२३
तित्रा १७०	त्याग सम्पदा ३९, ४०
तिक्त कलाबु ९६	त्याग सम्पन्न ३७
तिरश्चीन २६०, २६१	त्रिणामिग २१५
तीर्खा १०९	त्रिपिटक १८६
तीर्थ ३३	त्रिविद्या १३०, १३२, १३६ बारे १३०
तीन जन्म १३३	त्रिवेद १६१, १६४
तीन धर्मस्कन्ध २५६	तुच्छ १०१, १९९, २०३, २०४, २४१
तीन भाग २२६	तुम्ब १४०, १५४
तीन वेद १३८, १४४, १६५	तुलाधर ३८
तीने वेदमा २८५	स्त्री १४८, १४९, १५०, १५१, १९४,
तीन शय १९०	२२८, २२९, २३०, २३१, २३३,
तीरमा ३३९	२५९, २७६ लिङ्ग ३५७
तीरले ९४	स्त्री खोजी गर्छ १४७
तीव्र ९०, ९२, ९७	स्त्री धूर्त ३८, ३९
स्वचा १६८	स्त्री-पुरुष ३५४
स्यत्तिले ८७	स्त्रीरत्न १६६
स्यस्तै ८६, ९०, ९१, ९२, १४२, १४३ १४४, १८२, १९८, २०७, २११, २१२, २१५, २१७, २१९, २३८, २३९, २४२,	त्रुटी १६३, १६३ त्रैविद्य ५१, ८२, ८३, १३०, १३१, १३६, १८०, २८६, ३०४, ३०८, ३१२, ३१६, ३३२,

३२४, ३३५, ३३६, ३३७,	द
३३८, ३४०, ३४१, ३४२,	दण्ड १८५ ले २२९ त्यागी ३२५
३४३	दण्डरहित २२९, २५७, ३२५
स्तूप १४०, १५४	दण्डाले ३६१
त्रूणि १७४	दन्त १६९
तृण-वृक्ष ३२१	दन्त-धातु १४०
तृष्ण-काष्ठ २४५	दयालु २२९, २५७, ३५०
तृतीय ध्यान ९९, १३२, २६९, २७०	दरिद्री २११, २१४
तृतीय दिशा २५०	दरो १७१
तृतीय विद्या १००, १३५	दाउरा २१४
तृतीय शब्द ३६३	दलिन ९६
तृष्णा ११४, १५६, १५७, ३५४	दशजन्म १३३, २७१
तेलको बत्ती १२६	दर्शनार्थ १८९, १९०, १९१, १९२,
तेश्रो ९२ शब्द ३६३	१९४, २८७
स्तोत्र १११	दर्शनीय १४१, १९२, ३६१
स्थो धर्म दद	दक्षिणा १४६, १४९, १५०, १५१,
थ	
थर थर कासी १७१	२६९
थकाइ १०९	दक्षिणेय अग्नि १२५
थकावट १०९	दाग १५१
थीनमिछु २४४, २६५, ३४१	दाँत ९२
थुप्रिय्यो ९३	दाता २३१
स्थविरके १२९	दाँतहरू १६९
स्थूणमा १२१	दानकथा १८२, ३१०
थोरे २३६	दायाद १२८, २३४
	दाल ९८
	दास १२५, २५६, २६६ त्वबाट २६७

दासी २५९ पुत्र २९१, २९२, २९५	३१३, ३६५
दाँहिने १४०	दुर्दर्श २०१
दिउसो १८५	दुर्बल ९४, ११२
दिन ३५४	दुर्भाषित ३६७
दिवा शेथा १८८	दुरनुबोध २०१
दिव्यओज ९५	दुराचार १२४, १२५
दिव्यचक्षु ९९, २७९ द्वारा २७८	दुब्लो ९६
दिव्यश्रोत २७५	दुर्वर्ण २२७, २३०
दिव्य विशुद्ध १३३, १३४	दुर्वर्णतामा २३४
दिशा २९१	दुधखाउने १४७, १४८, १४९, ३४९ १५०
दीर्घकालसम्म २०१, १२२, २२६, २३३-२५५, ३११, ३५३, ३५९	दूध २२२
दीर्घायु २२७	दूत ३२३
दीर्घायुतामा २३३	देखदछ १३६
दीन-हीन ११२	देखे कं १८२
दुइजन्म १३३, २७७	देवता १०१, १३८, १४१, १४२, १४३
दुःख ९२, ९७	देवताहरू ३६, ९५, १९३
दुःखस्कन्ध १५७	देवमनुष्य ३६७
दुःखद २२६	देवसम १४५, १५२
दुःखदायी १२३	देवसमान १४६, १४८
दुःखविपाकी १२३	देहत्यागी ३४३
दुःख वेदना ९०	द्रोणी १४०
दुःख र सुख १३२	द्रोणसूत्र १३९
दुःख हो १३४	दोशो १३९ शब्द ३६२, ३६३
दुर्गति १३४, २२८, २७८, ३०८,	दौत्य २५९
	दौर्मनस्य १०८, १५६, १५७, २७०

दृष्टधर्म १८२, २१०	धनुर्विद्या २१४
दृष्टधर्म-सुख ३६	धर्म ३३, १५२, चक्र २८४, २१०
दृष्टधर्मसुखाय ३९	द्वारा ३५१ नै ३६२, ३६३
दृष्टधर्म-हित १७८	३६४, ३६५, ३६७
दृष्टावत् १०८, २१७	धर्म-कार्य ३५३
दृष्टानुगतिक ३५९	धर्मविद्यतन २२५
दृष्टि १२१	धर्मत्पूर्वक ७३, १४५, १४७, १४९,
दृष्टि निध्यान क्षमता १९८, २००	१५०, १५१, २९४, ३०४, ३६२
दृष्टि रागको ५५	धर्मधारण २०५
दृष्टिवाद ३२४	धर्मनिर्मित ३५३
द्वारपाल १८८	धर्मनिध्यान क्षमता २०५
द्वितीयदिशा २५०, २५१	धर्म नै ३५१, ३५२
द्वितीय याम ९९	धर्मलाई द५ नै ३५२
द्वितीय ध्यान ९९, १३२, २४६,	धर्मवादी २९५
२६८, २६९	धर्म-विनयलाई ११२
द्वितीय विद्या ९९, १३४	धर्मवादी २५८
द्वेष २३० ले १२४	धर्म-विनयमा २१६
द्वेष ग्रस्त १२४	धर्मसम्मत ३५८
द्वेष रहित २०१	धर्मसुन्दर्छ २०२
द्वेषाग्नि १२३, १२४	धर्मशास्त्र ३१५
द्वेषी २१२	धर्म-श्रवण २०५, २६
द्वोह २३० गर्छ २३०	धर्म-ज्ञान २४८
८	धर्मनुकूल २९३
धन १४६, १४७, १५०, १५१, २२३	धनाढ्य १२०
धनपति १८५	धनी १९३
धनसम्पत्ति २२०	धमिलो १०४

धर्मोपदेश ४५, १३२, २०१, २०२
 २२४, २२८, २४६, २८३
 ३०१

धातुविभाजनकार्य १३९
 धान २८, ३५८, ३५९, ३६०

धानबाली ३६०

धान्यवर्ग २५९

ध्यान ३६२, ३६३

ध्यान मुद्रामा १४१

ध्यानबाट ३४८

धारण गर्ढ २०२

धापमा ३४३

ध्यानी १३६, ३६३

धूलो १६८, १७३, ३५७

धेरै २३७

धेर्यगरी २२५

न

न अ-ऋतुमती १४७
 न कर्मा १२४, १३४, २२८, २२९,
 २३०, २३१, २३३, ३०८, ३६५
 न क्यद्वारा १४७
 न कृषि कर्मद्वारा १४५, १४९, १५०
 न गर्भिणी १४७, १४९
 न गौपालनद्वारा १४६
 नजिक १७२
 नजिक जान्छ २०२

नजिक जानु २०६
 नदीमा २१७ नदीमा ३३९, ३४०,
 ३४१
 नमस्कार १७५, ३२१, ३५२
 न राजाको चाकरीद्वारा १४६
 न रास्ता ३५५, ३५६
 नवनीत ३५४
 न विक्रयद्वारा १४७, १४९
 न व्यापारद्वारा १४५
 नस २६१
 नसकारी नोकरोद्वारा १४६
 न सुनेको ८४, ८९
 नाच गानबाट २५९
 स्नानचूर्ण २१७, २६७ स्नानकर्म २६०
 नाम-रूप २, १५६
 नानावाद ३३१
 नाश १००
 नारीहूलसँग ३०५
 निष्कर्षमा १९९, २००
 निष्कलंकित १४६, १४८, १५०, १५१
 निग्रह ९२
 निगम ३५८, ३६२, ३६३
 निघट्टु ८१, १५४
 निश्चिन्त १८२, ३१०
 निश्चल ९९, १००, १८१ चित्त २७२,
 २७४, २७५, २७७, २७८,

२७९, २८०	निर्लिप्ति ३२६
निर्जन २६४	निर्लोभी ४०, २१२, २१७, २५०
निष्ठा १९६	निवापमा ४९
नित्यदान ३५	निर्वाचन ३६१
निन्दा ४८, १९१, २८८, ३४८, ३६१	निर्वाण ७७, ११८, ३२६
निन्दागर्ने १३४, ३५०	निर्वाणपरायण ११८
निर्दयी २२८, २२९	निवेदन १७६
निर्दोषपूर्ण २५८	निःसन्देही ३२६
निर्दोषी ७९	निवेद ८६
निर्दोष चित्त २७६	निद्वेषी २१२
निधानगरी १४०	निर्दोषी १९३
निधानवर्ति २५८	निर्मल २७६, २७९, २८०
निपुण १४४, २०१	निवृत्त ९८
निभाइदिनु पर्छ १२५	निःशब्दतापूर्वक २८७
निर्भिक १७१	निःशंकी २६५, ३१०
निमन्त्रणा १८२	निष्काशन ३६२
निमर्ण २७३, २७४	नीच २०७, २१२, २२७, २८८, ३०८
निर्मल ९८, १०९, १३३	नीचकुलीन २२७, २३८
निमित्तग्राही २६२, २६३	नीचकुलीनतामा २३४
निर्मूल १५९	नीच-उच्च १३४
निरवद्य १७२, २३३, ३५०	नीलवर्ण ११०
निरोगी २३०	नीलवस्त्र ११०
निरोगीतामा २३४	नीला १६९
निरोध १००, १३५, १५७, १८२	नीवरण १८१, २४४ खाट २६७,
निरोधको मार्ग १३४	३१० लाई ३४१
निर्लज्जी ४७	नुहाई १०९

- | | |
|-------------------------------|--|
| नेत्र १७० | परखाल २७४,३०६ |
| नेरञ्जरा नदीमा ८९ | परचित्तज्ञान २७५ |
| स्नेहित २६८,२६९ | परम्परामा १९७ |
| नैवसंज्ञानासंज्ञा यतनको ८८ | परस्पर १५४ |
| नैवसंज्ञा नासंज्ञा यतनसम्म ८९ | परलोक १८३ |
| नैष्ठ्रीतिक २६९,२७० | पर्णकुटी ३६२,३६३ |
| नोकरीद्वारा १५१ | पर्वत २६४ |
| नोकरीले ३७ | पवित्रात्मा २५७ |
| न्यायकुशल २१६,२१७,२१९ | पराक्रम ९२,२०३,२०४ |
| न्यायपूर्ण २८३ | पराधीन २६६,२६७ |
| प | |
| पञ्चस्कन्ध १५६ | पराकाष्ठमा ९८ |
| पञ्चकाम गुणबाट २४५ | परामर्श २७४ |
| पञ्चकाम विषयको १२९ | परिचर्याहरू २१०,२११,२१२,२१३ |
| पञ्चकाम विषय १२८ मा ३०५ | परिग्रह ३२७ |
| पञ्चकाम गुण ३४०,३४५ | परिनिवर्ण १३९,१५२,१५३,१६६
१८४,२२५,२२६,२५३,३६६ |
| पञ्चकाम विषयले १२९ | परिपूर्ण २६२,२६८,२६९,२७१,
२८०,३०७,३०९ |
| पञ्चिम याममा १०० | परिमण्डल १६९ |
| पछाडि १७१ | परिवितर्क २०० |
| पछि लाग्दै १३८ | परिशुद्ध ८४,९७,९८,९९,१३३,
१३४,१६२,१९१,२५७,
२७०,२७१,२७२,२७६ |
| पण्डित १२९,१८३,१९५,३०८ | चित्त २७९ |
| पण्डित वेदनीय २०१ | परिशुद्ध ब्रह्मचर्य २५६ |
| पत्तोदक १७१ | परिशोधन २७५ |
| पद्म २७० | |
| पदशास्त्र ८२,१४४ | |
| पदानुपदिक १६२ | |

- परिषद्बाट १७२
 परिषद्मा २३९
 परिहरण १२५
 परीक्षा १६१, १६२, १६३, २०१, २०२
 परीक्षणकारी ३७
 परुष ७५, ७६, २२८, २२९, २३०, २३१
 परुष २३३, २५८ वाचाबाट २५८
 परुषवादी २१२
 परेला १७०
 पलेटीमारी १७३
 पलेटीकसी १४१
 पञ्चिम २६९
 पञ्चयोनीमा २२३
 पञ्चसम्पत्ति १८५
 पसिना ९२
 पहाडी गुफा २६४
 पहिले १३०
 पहिलो १३९
 पहिल्याउँछ १२२
 स्पर्श १५६, १५७, २६८, २६९, २७०
 २७१
 स्पर्शित २६८, २६९, २७०
 स्पष्ट १७३, १८६
 स्पष्ट भाषी १९०
 पाइला १७०
 पाँच कामगुण २४४
 पाँच ११२ निवरण २६७
 पाँच-धर्म २३९, २४०, २४६, २४८
 पाँचजन्म १३३
 पाँचथरी १४५, १५२
 पाँचधन २४७
 पाँचप्रकारका १११
 पाँचशय ११०, १११, १२०, १२१,
 १२६, १३८, १६४, १६५,
 १७५, १८९
 पात्र १७१, १७२
 पात्र चीवर ५०, ५९, १८३, २६४
 पाद १६८
 पानी १४३, १७१, १७२, ३४३
 पानीबाट ३७
 पानीमा ९०, ९१, १४२, ३५४, ३५९
 पाप ३२ कर्म ४७, ३६०, ३६१ धर्म
 ३५९, ३६०, ३६१, ३६२
 पापसहाय ३८
 पायसमा ५०
 पायस ६२
 पारंगत १४४
 पारतन ३४०, ३४१
 पालोपहराको १८५
 पिशाच २९२
 पीछा १६२
 पीठियूको ९६

यीडा ९३,९४,९५	पेटको ९६
यीडित १०८	पेटको छाला ९६
यीतवर्ण ११०	पेटमा ९४,१७१
यीतवस्त्र ११०	पेटारी २७३,२७४
यिपासा १०९	पेलदछ ९२
युक्त्कुसिनो १४७,१५०	येली ९२
युण्डरिक १४२,२७०	पैतलाबाट निस्कने ३०४,३४९
युष्यपाप ३२६	पैतालामा १६८ पैदलद्वारा २८७
युत्र १२५	पैशून्यवादी २१२
युनर्जन्म ५१,९९,१०६,३२८	पोखरीमा १०९
युरुष २६६,२६७,२७०,२७६,२६८, २७९,३६१ लिङ्गः ३५७	प्रकाश ४९,७७,१०७
युरुष मेध ३५	प्रजापति ३३९
युरुषेन्द्रिय १६८,१७८	प्रणवक शब्द २७५
युरोहित ३२३	प्रणीत १८३,२०१
यूजा ८६,१२५	प्रणिधान २६०
यूर्णतया ९०,९१	प्रतिष्ठित १०९,२५५,२५६,२६२, २७१,२७२,२८०,३१८
यूर्व २६९	प्रत्यञ्जन २६१
यूर्वज २४०,२४१,२९१,३०४,३०५, ३२७,३३३	प्रत्यनुभूति ११७
यूर्वजन्म १४४,१९७,१८०	प्रत्यक्ष ४९
यूर्वजन्मको ९९,१३६,२७७	प्रत्यय बहुल ९८
यूर्वज मन्त्रकर्ता १५१	प्रस्ताव १३९
यूर्वजन्म स्मरणतिर १३३	प्रतिपत्ति २३६
यूर्वाण्ह ४४,३१०	प्रतिपत्याधिकरण २३६
यूर्वार्ध १६९	प्रतिपदा ११४,२५०
	प्रतिनिधिहरू १५२

प्रतिपद ३४४	प्रमाण २२२
प्रति प्रशब्दि ११५	प्रभास्वर २१८, २४५
प्रतिबद्ध २७२, २७३	प्रमोद १०८, ३४५
प्रतिभाशाली ३५२	प्रवज्जित १४६, १४८, १५०, १७५, ८४, १८८, १९१, १९२, १९३, २१५, २१६, २३६ कहाँ २४५,
प्रतिवेध २०३	२५७, ३०१, ३१६, ३२६, ३३०, ३४८, ३५२, ३६५
प्रति संख्यान २४३, २४४	प्रवज्जित भए ७८
प्रति संवेदी ३६६	प्रवज्ज्या ५२, ६८, ७३, ७९
प्रति शरण ११७, ११८, २२८, २३४	प्रवाद १०८
प्रतीत्यसमुत्पाद १५६	प्रवास ३६
प्रत्यय २१५	प्रवृत्ति १९७
प्रत्युत्तर १८९, २९३	प्रशब्द २६७
प्रथम चरण १२८	प्रशंसा ३४, ६८, १०७, १३०, २२६, ३५१
प्रथमदिग्गा १४६	प्रशंसागर्द्ध २३६ प्रशंशित ३५१
प्रथम ध्यान १३२, २४६, २६८	प्रशंसा गर्दिन २३६
प्रथम ध्यानमा ९८, ९९	प्रसन्न १८१, २२४
प्रथम विद्या ९९, १३३	प्रसादजनक ८९
प्रथम याममा ९९	प्रहाण ११४
प्रदर्शन २५९	प्रज्ञा ८५, ८८, १६१, २१३, २७३, २७५, २७६, २७७, २७९, २८०
प्रथम शब्द ३६२	प्रज्ञापन १३१, १३२, २००, २०३, २०९, २११, २१३, २१४,
प्रदीप २३१, २३२	
प्रश्नको ११८	
प्रस्कृटित १११	
प्रफुल्लित १६१, १८१, २२४	
प्रमाण १७१	
प्रलय ३५३	
प्रमोदचित्त २४८	

२१५, २३९, २४६, २४८,	प्रोक्त १४४
२५३	पृथक १५५
प्रज्ञाविचक्षणता १०७	पृथ्वी ३५४ मा १०९, २९५
प्रज्ञावान ४०, १३६, २३३, ३२५	प्रियरूप ३४०
प्रज्ञावानतामा २३४	प्रीतिभक्षी ३५३, ३५९
प्रज्ञा-सम्पदा ३७, ३९, ४०	फ
प्रज्ञा सम्पन्न ३७	फालनु पर्छ १२५
प्राचार्य ११०, २४०, २४१	स्फुरण १११
प्राणातिपाता ४०	फेटामा १४०
प्राणी २१२	फौज १८६
प्राणीहिंसा ३५, २२९, बाट २५७, ३५०, ३५१,	ब
प्राणीहिंसक २२८	बत्ती १०२
प्रातिमोक्ष २५७	बत्तीस १६५, १६६, १७०, १७७, १७९, २८४, २८६, ३०६, ३०७, ३०९
प्राप्त धर्म ३१०	बत्तीस महापुरुष लक्षणहरू १६१, १६८, १९३
प्रादुर्भाव ११२, २१५, ३५४, ३५५, ३५६, ३५७, ३६०, ३६२, ३६३; ३६४, ३६५	बत्तीस लक्षण १६२
पन्थू २२०	बसदछ १४२
प्रामोद्य २६६, २६७	बदमास ३८
प्रासादमा १८६	बसदैन १२९
प्रासाद ३२८	बन्धन ५६, २६०, ३४०, ३४१
प्रासादिक ११०, ३८१	बन्धु २२८, २३४
प्रीति २४५, २४६, २४८, २६७, २६८ २६९, ३४५ चित्त २६७	वनजङ्गल ८९, ३४३
प्रेष्य १२५	वनमा १६०
	बराबर १३९

- बलवान् ९२, ९४
 बलीकर्म २६०
 बसाई १६२
 बसिरहँदा १७१
 बसोबास ३८
 बषांद २८
 बहर १२१
 बहिनी ४६
 बहुबीजबाट १४७, १४९
 बहुभाषी २८९
 बहुमूल्य १३८
 बहुरोगी २२७, २२९, २३३
 बहुश्रुत ५०, १८६, १९५, २९२,
 ३०८
 बहूपकारी २०३, २०५, २०६
 बंगरा १६९
 बाखा २५९
 बाल्छ २८
 बाजपेय ३५
 बाटोमा १३८
 बाँण २९५, २९६
 बाल्नुपर्छ १२५
 बाबु ४६, १२७
 बाबुबाट १३१, १४६, १४८, १५०,
 १५१, १९०, १९१, २९८
 बालक १४७
 बालविकितसा २६१
 बालिका १४७
 बिउ २८
 बिरामी २६६
 बीच १०८
 बीचबीचमा १९५
 बीज २५९
 बीस जन्म १३३
 बुढा १८६ पाका २८७, २९३
 बुढा बुढा १९५
 बुढाहरू १८६
 बुढाहरूलाई १२८
 बुढो ३८
 बुझद्वय १३५, १३६
 बुद्ध ६४, १३६, १३८, १३९, १४२,
 १५५, १६२, १६५, १८०,
 १८१, १८६
 बुद्धकहाँ १२०
 बुद्धको १०
 बुद्धवर्णन १९१
 बुद्धसङ्ग १३०, १३६, १३८, १३९,
 १८६
 बुद्धिवान् २२७
 बेरिदिए ९४
 बोका ३४, ३६, १२२, १२३
 बोकाहरू १२१

बोकाहरूलाई १२६	ब्रह्मविहार १४६, २५०
बोध १०३	ब्रह्मभूत ३५३
बोधि ९८	ब्रह्मस्वर १७०
बोधिसत्त्व ८४	ब्रह्मसम १४५, १५२
बोलाई १६२	ब्रह्मसमान १४५, १४६
ब्रह्म ३३९; काय ३५३	ब्रह्मसहवास ३३०, ३३४, मा ३३८,
ब्रह्मज ३४९	३४०, ३४१, ३४३, ३४४,
ब्रह्म-ऋगु १६९	३४५, ३४७
ब्रह्माकहाँ २५१, ३३०, ३३१, ३३२,	ब्रह्माका मुखबाट ३४९
ब्रह्मचर्य २४, ८४, ११८ १५०,	ब्रह्माको पैतालाबाट २०७, २८८
१५१, १६४, १७२, २३९,	ब्रह्मालाई ३३२, ३३४, ३४९
२५७, ३२८	ब्रह्मासँग ३४६
ब्रह्मचर्य पालन ११४	ब्राह्मण १३८, १४१, १४२, १४८,
ब्रह्मचर्यवास ६८, ७४, ७७, ८५,	१५०, १५१, १५२, १८०,
८७, १००, ११६, १३५,	२१५, २३३, १७२, २९०,
२७९, ३५१, ३६६	२९८, २९९, ३२४, ३१३,
ब्रह्मचारी २४७, २५८	३२५, ३२७, ३५०, ३६२,
ब्रह्मदत्त १८७	३६३, ३६५, ३६६
ब्रह्मदण्ड २९६	ब्राह्मणकन्या २९७, २९८, २९९
ब्रह्ममन्त्र २९५	ब्राह्मणकारकधर्म ३३९, ३४०, ३४१
ब्रह्मनिर्मित ३४९	ब्राह्मण चण्डाल १४५, १५१
ब्रह्मदायाद ३४९	ब्राह्मणपरिचर्चर्या २०९, २१०
ब्रह्मलोक ४८, २५० सम्म २७५,	ब्राह्मण मण्डलका ३६३
२७४, ३४४	ब्राह्मण महाशाल १२०
ब्रह्मलोकमा १४६, २४९, ३१५,	ब्राह्मणहरू ३४८, ३४९, ३५१
३४४	ब्राह्मणहरूको १३६

आह्मणले	१०३, १३६, १५७	भद्रलता	३५६, ३६०
आह्मणहरू	५४, १४५	भमुकन्तरमा	१७०
आह्मणहरूले	९७	भय	२६१ भीत २९६
आह्मणाचार्य	२४०	भरणपोषण	४६
आह्मणी	६३, १४८, १४९, १५१, ३३६	भन्याङ्	३३७, ३३८
आह्मण कुमार	२९७	परिपूर्ण	१९१, २६२, २७१
भ			
भगवान	१६, १९, २२, २३, ३६, ४४, ५०, ५५, ५७, ५९, ६७, १०२, १०३, २०९, १२०, १२८, १३०, १३१, १४०, १४१, १५२, १५३, १५५, १५८, १५९, १६१, १६२, १६३, १६४, १६५, १६६, १६७, १७३, १७४, १७५, १७६, १८७, १८९, १९३, १९४, १९५, २०९, २११, २२४, २२५, २२६, २२७, २३५, २५३, २५६, २६२, २७१, २८५, २८७, ३०६, ३१४, ३१६, ३१७, ३१८, ३२९, ३३०, ३३१, ३४७,	भलो	२११
भगवान्		भव	१५६ तृष्णा ३२६
		भवबन्धन	३५१
		भवलोक	१५६
		भवसंयोजन	३६७
		भवास्तव	१००, १३५, २७९
		भाइ	४६
		भाग्यको	कुरा द६
		भाँडो	१४०, २२३
		भाँडालाई	१४
		भात	९८
		भार्या	१२५
		भारद्वाज	१५८, १९७
		भारबिसाइसके	११६
		भारमुक्त	३५१
		भावना	२०३
		भित्तामा	११८
		भिक्षाटन	३१, ४४, २१३
		भिक्षाटनद्वारा	१४७, १४९, १५०, १५१
भक्ति	१८१		
भक्तिपूर्ण	१११		
भद्र यौवनको	८४		

भिक्षापात्र २२५	भौतिक २७२
भिक्षु ३४५, ३४६, ३४७, ३६६, ३६७	भ्रष्ट भए ९८
भिक्षुसङ्घ १३	भौतिकरूप २७४
भिक्षुसङ्घको ४९	
भइँमा १७२	म
भुड़्ग्रोगा १४	मक्खन ३५५, ३५६
भुक्तानुसोदन १७२	मञ्जु १७३
भूत १९९ बादी २५८	मणिकुण्डल ३०५
साधन २६०	मन्त्र १४५, १४७, १४८, १५१
भूमिगत १९१	शुद्धि २८२
भूमि-पर्पट-रस ३५५, ३५६, ३६०	मन्त्र अनुरूप २४४ अनुसार २४३
भूमि सम्पत्ति १८५	द्वारा २६० साधन २६०
भूष ३६०; ले ३५९	मन्त्र अध्ययन १४६
भेट १७४	मन्त्रकर्ता १४४, १९७, २४०, २४१
भेटमा १३९	मन्त्रधर १४४, २८५
भेट्टाउन १३८	मन्त्रपद १४४, १९७, २४०
भेडा १२२, १२३, २५९	मन्त्र प्रवर्तक १४४, १९७
भेरीशब्द २७५	मन्त्रशोधन ३१२, ३१३
भेडाहरू १२१, १२६	मर्दहर्षी २९५ २९६
भेदभिन्न २५८	मद्य ४०
भोग सम्पत्ति ३७, ३९, २१२	मधुपिण्ड १०८
भोगविषयबाट ३२६	मधुमक्षिकाको ३५४
भोजन १७१, १७२, १७४, ३०५	मधुरभाषी १९२
भोजनोपरान्त २८४	मध्य कल्याण १६४
ओगदैन १२९	मध्याह्न समयमा १०७
	मन १५६; मा ९८, ३५५
	मनको ११८

- मनः दुश्चरित्रे १४४
 मन लगाएर १४५
 मनःशस्त्र १२२, १२२
 मनाप ३४०
 मनुष्य १०७, १४१, १४२
 मनुष्यत्वमा २२८, २२९, २३०,
 २३१, २३२, २३३
 मनुष्य चक्षु ९९
 मनुष्यत्वमा १४२
 मनुष्यहरूमा ३२२
 मनेन्द्रिय २६३
 मनोमय २७३ ३५३, ३५९, काय
 २७३
 ममता ५५
 ममायन ४६
 मर्यादा १५०, ३६०
 मर्यादी १४५, १४८, १५०, १२५
 मरण १५६, १५७
 मरणपछि २३०, २३१, २३२,
 २३३, ३०८
 मरणोपरान्त १२४, १२५, १३४,
 २७८
 मरभूमिको २६७
 मरभूमिबाट २६७
 मणिरत्न १६६
 मन्यो ९५
 मलद्वारा ९६
 मलरहित चित्त २७२, २७९
 मल्लहरूका १३९
 मल्लहरूले १५३
 महत्कल २३६, २३७, २३८, २३९
 महत्कलदायी ३५, २२४, २४६
 महत्वित २७६
 शमसान २६४
 महर्षि ५२, ३२७
 महर्षिहरू ३६
 महान चित्त १४६
 महापुरुष १७७, १७८
 महापुरुषहरू १६२, १६६, १६७,
 १६८
 महापुरुषलीलाले १४१
 महाधनी १९०, १९३
 महानिसंस १२१
 महाभूतबाट २७२
 महाभोगी २२७, २३२, २३४
 महायज्ञ २४६
 महायज्ञको तैयारी १२०
 महाशक्ति २२७, २३१, २३४
 महाशाल ३१९
 महीना ३५८
 महोत्सव १४०, १५४
 महेन्द्र १३९

माउहरू २८	मीमांसावादी ८३
मार्ग ९८, ३३१, ३४५	मुकुट १७०
मार्गमा २२९	मुख-नाक ९३
मार्ग अमार्गवारे ३३१	मुखबाट ९३, १७३
माछा ९७, २८० मा ३२२	मुखमा १७२
माणव १७६६, २२२, २६२, २६५	मुखाकृति ११०
माळमा १२९	मुगीको रस ९५, ९६
माथि १०८, १७१	मुञ्ज २७३
मान २३०, २३१	मुण्डक ४४, ६२, ६४, २२२, २८८, ३४९
मानापाथीमा २६०	मुदिता २५१
मानिस १०५, २६५, २७८	मुदिता सहगत चित्त १४६
मानवबाद ३००, ३०१ बन्धन ३०१	मुदितासहगत ३४५
मामा १०३	मुनि १३६ १८०,
मारकाट ३२५	मुसलधारा ३९
मारिष ९५	मुरमुरिएर ६४
माला २५९	मुहानहरू ३९
मालिक २९२	मूर्ख ३०९
मात्सर्यरहित ४१	मूर्धाभिषिक्त २६१
मांस भाग २१५	मूर्छित ९५, ३४०
मासु २५९	मैत्री २१६, २५०, २५१, ३१५
मित्र ७०, ७१; ता ३१२	मैत्रीचित्त १४६
मिथ्यादृष्टि २७८, ३६५	मैत्री विपुल चित्तलाई २५०
मिथ्यादृष्टिक १३४, २१२	मैत्री महान चित्तलाई २५०
मिथ्या धारणा ३५०	मैत्री सहगत ३४५
मिथ्या विश्वास ३०	
मिश्रित ३६६	

मैथुन १४८, १४९, ३५७;	धर्म मृषा १९९, १०१ वादवाट २५८,
३५८, ३६४	४०
मैलो २१७	मृषवाद ३६१, ३६२
मोहग्रस्त १२४	मृषावादी २१२
मोहरहित २०२	म्वाइखाए १८१
मोहले १२४	मङ्गल भोजमा २९७
मोहानि १२३	य
मोहित ४७	यत्तिकंले दद, २००, २०३
मौलौमा १२१, १२२	यस्तै गरी २७२, २७४, २७५,
स्मरणगरी २२५	२७६, २७७, २७९, २८०,
स्मृति द५, ११८, १३२, १४१,	३५०
१५९, १७३, २६५	यस्तो २०२
स्मृतिवान १३२, १६३, २५७	यस्तो आहारपान १३३
मेलमिलाप २५८	यस्तो गोत्र १३३
स्मृतिलाई ९४	यस्तो वर्ण १३३
स्मृति सम्प्रजन्य २६३, २६४, २६९,	यथार्थतः १३५, २७९
२७०	यथाशक्य ३०२, ३०३
मृत्यु १०५	यथाबल ३०२, ३०३
मृत्युञ्जय १३६	यशस्वी १८१
मृत्युपच्छि १४६, ३४०, ३४१, ३४२,	यसै जन्ममा ३६६
३४३, ३४६, ३३७, ३६५,	यहीनै सत्य हो १९६, १९७
३६६	यक्ष १४१
मृत्युलोक ६७	यक्षत्वमा १४३
मृदञ्जशब्द २७५	यक्ष हुने १४२
मृदु ९८, १३३, १६८, १८१	यज्ञ ३५
चित्त २७२, २७९	यज्ञको ३४

यज्ञको अगावै १२२, १२३	रसनेन्द्रिय १६६, १७८
यज्ञवारे १२०	रसास्वाद ३५४
यज्ञमा ३४, १२१, २९७	रक्षा ३६०
याचकलाई ४७	राग ३५७, ग्रस्त १२४, १२५
याचकहरू २८	रागाम्नि १२३
यापन १७२	रागाम्निलाई १२४
यापनको १७२	राजकुमारलाई २९६
युगमात्र १७०	राजदिन्न १९०
युवक ८४	राजधानीमा ३६२, ३६३
यूपमा १२१, १२२, १२३	राजपरिवारहरू १३९
योग्य १९४	राजभोग १८७, १९०
यो आस्रवहो २७९, २८०	राजा ३२३, ३६२
यो दुःख हो १८१, २७९, २८०	राजाको २२०
यो दुःख समुदय हो १३४	राष्ट्र बाहिरबाट १९३
योद्धा ३२३, ३२८	रात ३५४, दिन ३५९
योनि २२८, २३४	राम्ररी १००, ११२, १४१, १४५,
योनिज ४५, ३४९	२२८
यौटा १६९	रास्ता ३५५, ३५६
र	
रजनीय ३४०	रिक्त १९९
रजपथ ८४	रिस बोकिरहन्छ २३०
रत्तवर्ण ११०	रिसाहा ४७, २३०
रत्तवस्त्र ११०	रुखमुनी १३८, १४१, १५९, २६४
रथमा ३०४, ३०६, ३०७	रुचाउँछौ २०७
रस ९५, पृथ्वी ३५४, ३५५, ३५९, ३६०; सम्पन्न ३५५	रुचि १९२, २०० रुद्धार्हदै १९१ रुपवान ३६१

रूप संज्ञा २	वलेश रहित १३३ चित्त २७२,	
ख्वाइबाट २२५	२७९, ३२६	
ख्वाउँदै ८	लोक धर्मले १४३	
रोगबाट २६७	लोक ३२८, ३५३, मा १४२,	
रोम १६९	व्यवहार ३१३	
रोमकूपबाट ९५	लोकसंवृत्ति २४३	
रोमराजी १७०	लोकसंवृत्ति विपरीत २४३	
रोमहरू ९७	लोकायत ८२, १३१, १४४, १५५	
रौद्राचारी ३६४	लोभरहित २०१	
ल		
लज्जालु २२९, २५७	लोभी ४७, २१२, ३४०, ३५०	
लटुकिका २८९	लोहित पाणी २२८, २२९	
लट्टूले २२९, ३६१	लौका ९६	
ललाट १६७	लौका विशेष ९६	
लवाइ १६२	व	
लक्षण १३८, १४४, १७७	वचन १२४, १२५	
लक्षण शास्त्र १३१	वची दुराचार १२४, १२५	
लक्षण शास्त्रमा १४४, १६४,	वची शास्त्र १२२, १२३	
१६५	वल्टाइ पल्टाइ	
लात्तले ३०८	वर्णमान २१८	
लागदछ १२९	वर्णमा ३५५	
लाभ २३०, २३१	वर्ण सम्पन्न ३५६, ३६०	
लामो छोटो ३२५	वर्णवादी २५५, २५६, २६२,	
लालमोहर १८५	२७१, २७२, २८०	
लूलो १७१	वस्त्रमा १८२	
वलेश ९९	वर्तमान १३८	

बन्धना २३०, २३१, ३२१	विकारता ३५५, ३५६
बनवास ३०२	विग्रह ३३१
बमन कर्म २६०	विचिकिच्छा २४४, २६५, ३४१
बनखण्डमा २८५, २८६	वितर्क १३२
बयोबृद्ध १२८, १६२, २८७, २९४, ३०५, ३४१	वितर्क विचार २६८
बलवान ९४	विस्तार पूर्वक २२८
बशवर्ती १६३, ३४२, ३४६	विन्दु १७३
बर्ष ३५३, ३५४, ३५९	विदित धर्म ३१०
बसल सूत्रमा ४३	विदेह राज्यमा १६४
बसलक ४४, ४५, १००	विद्वत्ता १८६
बत्सतर १२२, १२३	विद्वान ३६१
बत्सतरी १२१, १२२, १२३	द्वारा ३५१
बत्सतरहरू १२१	विद्यमान १६६
बत्सतरीहरूलाई १२६	विद्या ९९, १००, १३३, १३४, ३०१
बसली ६६	विद्या चरण ३००, ३०१, ३०२, ३६७
बशमा २७५	विद्या चरण सम्पदा ३०१
बशीकरण २८१	विधवंश १४३
बाक्तुश्वरित्रे १३४	विनयवादी २५८
बाणिज्य २३८, २३९	विनाश ३९, १०५
बादारोपण ६७	विनिपात १३४, २२८, २७८, ३०८, ३६५
बाद विवाद १८६	विपरीत २४४
बायु ९३	विपाक २४०
बासस्थान २३१, २३२	विपुल-चित्त १४६
बिकाल भोजनबाट २५९	
विक्रयबाट १५०, १५१	

- विपुल कलदायी ३६
 विभज्यवादी २३६, २३७
 विभाजन २२८
 विभूषण २५९
 विभूषित ११०, ३०५
 विमुक्त ११६, ११८, १३५, २७९,
 ३६७, चित्त २७६
 विमुक्त हुन्छ १३५
 विस्मृति ९३, ९४
 विरज १८२, ३१०
 विराग ८७
 विरेचन कर्म २६१
 विवर्तं कल्पको १३३
 विवर्तं कल्प २७७, ३५३
 विवर्तं ३५४
 विवाद ५५
 विवाह ३००
 विशाल २३६, २३७, २३८
 विश्वसनीय २५८
 विश्वास ६२, २०१, ३१५
 विशुद्ध २०२, २७५, २७८, ३२६
 विषयहरू ११७
 विहङ्गम १४३
 विहारमा १७३, १७४, २२६
 विज्ञ पुरुष ८५, ८७
 विज्ञहरूले ३५०, ३५१
 विज्ञान १५६, २७२, २७३
 विक्षिप्त चित्त २७६
 वीतमल ३१०
 वीमंसा ११५, ११६
 वीर्य ८५, ९३, ९४, ११५, ११६
 वीर्य-समाधि ११४
 वृद्ध १२९, १७६
 वृद्ध आमा ४६
 वृद्ध-भूमि १२८, १२९
 वृषल ४५, ४६, ४७, ४८
 वृषलीलाई ६४
 वेणिनी १४७
 वेदना ८१, ९२, ९३, ९४, ९७,
 १५६, १५७
 वेदना थियो ९४
 वेदमन्त्र २९७, २९८, २९९ मा
 २८६; हरू ३१३
 वेदमा १३१, १६१, १७२, १९५
 वैदूर्यमणिमा २७२
 वैय्याकरण १०८
 वैद्यले १०८
 वैरचित्त ३४२, २४६
 वैरयुक्त ३४२
 वैशारद्य १८२, ३१०
 वैश्य २१५, २१६, २१७, २१७,
 ३५०, ३६४, ३६६

वैश्यपरिचर्या २०९, २१०	सम्भना ९८, ३५५, ३५८
वैश्यमण्डलका ३६४	सन्तप्त ९२
वैश्या १५०	सप्तरत्न १६६
वैश्यनी ३३६	सप्तस्थान १६९
व्यञ्जन १७१	सप्तबोध्यङ्ग ३१८
व्यय ३८	सन्तान १४८, १४९
व्यापारी ३२३	सन्तान-स्नेहमा १४९
व्याकरण ८२, १३१, १३८, १४४	सन्तुष्ट ८९, १०७, १०८, २६४,
व्यापाद २४४, २६५, २६८, २६९	२७५, २८३
व्यापारद्वारा १५१	सन्तुलित ९८
व्यापारले ३७	सन्तोषी २६४
स	
स-उत्तर चित्त २७६	सत्य २२३, २३९
सकलिकाग्नि २१५	सत्यवादी २४७, २४८, २५८
सर्किनी १४७, १५०	सत्यकुरामा २५८
सकिञ्चन ३२४	सत्यानुबोध २००, २०३
सत्कार २३०, २३१, २३२, २८९,	सत्यानु प्राप्ति २०३, २०४
३०२	सत्यानुरक्षा १९९, २०१
सत्कार पूर्वक १२४	सत्त्वहरू ३५३, ३६१
सकुशल २६६, २६७	सदाचार ३६५
सङ्घाटि २६४	सदाचारी २७८
सजग ३२ सचेत २६३	सदोषचित्त २७६
सजातीय १३१, १४४, १४५,	सन्दृष्टिक ३८, ३९, १७९
१४६, १४८, १५०, १५१,	सन्देह ३४४
१८९, १९०, १९१, ३१९	सदृशता ३६२, ३६३, ३६४
सम्झाए १३९	सन्दृष्टिक हित ३६
	सर्प २७३

- | | |
|--------------------------------|-------------------------------|
| सम्पत्ति २२०, २८५ | समजीविका ३८ |
| सम्परायिक हित ४०, ४१ | समजीविता ३६ |
| सम्परायिक सुख ४०, १७८, १७९ | समवार्तता ६९ |
| सम्परायिक ३६, ३९, ४९ | समय समयमा १२५ |
| सम्प्रलापी २१२ | सम्यक् दृष्टि १३४, युक्त ३६६ |
| सम्प्रलाप २५८, ३५० | सम्यकदृष्टिक २१२, २१३, २१६ |
| सम्प्रसाद ९९, २६८ | २७८ |
| सम्प्रलापबाट ३५१ | सम्यक् सम्बुद्ध १६२, २८५, २८६ |
| सपरिग्राही ३४१, ३४२, ३४६ | समाजले १३० |
| सर्पादि ३२२ | समाती ९२ |
| सम्प्रहार १५४ | समाधि ८५, २६८, २६९, २७०, |
| सफल २३७, २३८, २३९ | २७१ |
| सम्झुसित ९६ | समाधिस्कन्ध २६२ |
| सम्बुद्ध ३२१ | समाधिष्ठ ९८, ९९, १००, २६७, |
| सम्बुद्धका १०१ | ३४५ |
| सबै छ १५५ | समाधिज २६८ |
| सबै छैन १५५ | समाधिबाट ९९, १३२ |
| सबै ठाउँमा २५० | समाहित चित्त २७२, २७६, २७९ |
| सम्बोधि ९०, ९१, ९२ | सम्मान १२५, १२७ |
| सम्बोधिको ९८ | सम्मानपूर्वक १२४ |
| सम्बोधिलाभ ८७, ८९ | समुदय १००, १३४, १५६, १८८ |
| सव्यापद्य ३४२ | सम्मोदन १७५, २२७ |
| सव्यत्पाद ३४३ | समृद्धशाली १८५ |
| सभा धर्म ५९ | सर्वत्र १४६ |
| सभा गृह ५८ | सर्वप्रथम १०४ |
| सम्भिन्न-मर्यादी १४५, १५०, १५२ | सस्यंको गेडा ३२४ |

ससंकित १७१	सावद्य २३३
सत्संगत ३८, २२४, २३५	साक्षात्कार २४०
सहवासमा ३४३	साक्षि ४६
सहश्र जन्म १३३, २७७	सिङ्गी ३४०
सहानुभूति ३१५	सिधा २२०
साकार ९९	सिमसिम ५९
साँच्चे १४४	सिमसिम पानी ५८
साँच्चेकै १००	सीता १७२
सात १६३	सीताहरू १७१
सातपुस्ता १३१, १४४, १९६, १९७, २४०, २४१	सीधा १६९
सातपुस्तासम्मका १४५, १४६, १४८, ३३३, ३३५	सिमाना ३६०
सातपुस्तादेखि १९१, ३१३, ३१९	सिमाना पारगरी ५९, ९६
सातमहीनासम्म १६२, १६३, १६७	सु-अनुश्रव १९९
सापद्य ३५०	सुकेको ९१
सामयिक १८६	सुखबाट ९८
सास्ती २२९, २३०	सुखानुभव २६७
साथमा २२९	सुखीचित्त ३४५
साथी ३०	सुगत ४०, ११०, ३२७
सानो २३७, २३८, २३९	सुगति १४८, २२९, २३०, २३१, २३२, २७८, ३१३, ३६६
साबुन २१७	सुगति दुर्गति ९९, १३४, २७८, २७९
साक्षात्कार ७३, ८५, ८६, ८८, २४३, २४५, २४६, २५६, ३०१, ३३२, ३३३	सुगन्ध १०८
सामुद्रिक २२१	सुगन्धित ३५६
	सुगुर ३४, २५९
	सुख दुःख १३३, ३६६

सुल्तु १८५	सेतो १७०
सुन्दर २३०, ३५६	सेवनीय ३५१
सुन्दर मुद्रामा १४१	सेवा ठहल २२६
सु-परिवर्तकित १९९	सेवक २५५, ३०२
सु-प्रतिष्ठित १६८	सेवा नियम २०९
सुप्रसिद्ध १६१, २८२	सेवा शुश्रूषाको ४८
सुरा ४०	सोधपुछ २३३
सुराधूर्त ३८, ३९	सोरह (सोह) १४०
सुरुचि १९९	स्त्रोत २६९, धार २६९
सुवक्ता १९५	स्त्रोतापन्न १४, फल २८४
सुवर्ण १९१, २२७	सौभनस्य १३२, २७०
सुवर्णतामा २३४	संक्लिष्ट २४३, ३४२
सुवर्ण-द्वर्वर्ण १३४, २७८	संस्कार १५६
सुवर्ण वर्ण १६८	संख्यामा १२९
सुवर्ण माला २२२	संग्राम ७६
सुसम्पन्न ३९, १६७, १७०, १९२, १९३	संस्थागार २८९
सुस्वाद १०८	संध्याकालमा ३५७
सु-शङ्खा १९८, १९९	संध्या समयमा ३४८
सुहाउँदैन १४४	संवर्त ३५३, ३५५
सून २५९, २६०	संवर्त कल्प १३३, २७७; का ३६५; मा ३५८, ३६२, ३६३, ३६४
सूर्यको कीरण ११८	संवर्त विवर्त कल्प २७७
सूर्य चम्किए १११	संवर्धन १४२, २७२
सूर्योदय ११८	संवास २९१
सेकेटरी १८५	संयतेन्द्रिय १४१
सेता दाँत १६९	

संयमी ३६६	स्वास्थ्य २२५
संयोजन ११६, ११९, १८३	स्वाध्यायी २४८
संस्मरणगरी ३४९	स्वीकार १८२, १८७, २०७, ३१६
संक्षिळष्टता १८१	स्वाद ३५५; पूर्ण ३५४
संसारभा ५५, २२५	स्वाधीन २६६, २६७
संहिता १९७	स्वामी २९२
संहिताहरूलाई १४४	श
संक्षेपमा २२८	शस्त्र १६६
संक्षिप्त चित्त २७६	शस्त्रले २२९
संज्ञा २१५, ३२३, ३२७, ३५४	शस्त्र रहित २२९, २५७
स्व-अर्थ प्राप्त ११६, ३५१	शत सहश्र १३३
स्व-अर्थसिद्ध ३६६	शय जन्म १३३, २७७
स्वर्ग १३६, १८०, १८१	शयनाशन २६४
स्वर्गनक्ष ३२७	शरण ६८, १०२, १८७
स्वर्गलोक २८	शरणमा १०४, १२९, १९३, १९४
स्वर्गलोकमा १३४, १४८, २२९,	शरीर ९९, १७१, १७२, २७०,
२३०, २३१, २३२, ३६६	३०५, ३४१, मा ३२३
स्वच्छ १३३, १३४, २७६, २७९	शरीरको ९६
स्वधन २१३, २१४, २१५	शरीर-भातु १३९, १४०, १५२,
स्वतंत्र ३१५	१५३, १५४
स्वभाव १८६	शरीर धातुको माँग १३९
स्वयं १७५, प्रभा ३५३, ३५४,	शरीर भागको १५४
३४९	शरीरमा ९३, ९४, १६६
स्वरले १०१	शाक्यकुलबाट ३५२
स्वागत १२७, १६१ भोजन २९७,	शाक्य ५९, २९१
२९८, २९९, ३५२	शाक्य खलक २८८, २९९, २९०

- शाक्यपुत्र १७५, २८५, ३३०
 शाक्यहरू ३५२
 शाक्यहरूको २९०
 शान्त २०१
 शान्त ३४५
 शास्ता ४०, १६५
 शास्त्र २८१
 शान्ति ९३
 शान्ति-स्वस्ति २६०
 शायद ९८
 शालको काठबाट २१७
 शालबनमा १५९, ९९४
 शालोद्यानमा १५२, २२५
 शिष्ट सम्पन्न १८६
 शिष्टाचार २८९, २९०
 शिल्पकार ३२३
 शिल्पादिवारा १५१
 शिष्यगण ८९
 शिष्य मण्डलको ८६
 शीतल पानी १२६
 शीतल हवा १२६
 शीर विरेचन २६१
 शील ३३, १३६, २१३, २५७,
 २६१
 शीलस्कन्ध २५६, २६१, २६२,
 २६४
- शील कथा १८१
 शीलसदाचार २६१
 शील सम्पदा ३७, ३९, ४०
 शील सम्पन्न ३७, ४१, २५७, ३४५
 शीलवान १९०, १९२, ३१९, ३२४
 शीर्ष १७०
 शुची १५१
 शुक्लवर्ण ३४९
 शुक्ल विपाकी ३५१
 शुद्ध ३१, ३२, ६३, ३४९, ३५६,
 मांस ३०५
 शुद्धगर्भ १३१, १४५, १४६, १४८
 शुद्ध हातले ४०
 शुभस्थायी ३५३, ३५९
 शुभाषित ३००, ३६७
 शुरुवात ३६१
 शूद्र ४९, २०७, २१५, २०९, ३०४,
 ३५०, ३६४, ३६६; शब्द
 ३६४; मा ३५०
 शूद्र-परिचर्या २०९, २१०
 शूद्रपुत्र ४८
 शूद्रमण्डलका ३६४
 शूद्रिणी १५०, ३३६
 शैय्या २३१
 शोक १०८
 शोला ९४

शंका १६७, १७८, १७९, २२४,	भोजन २९७, २९८, २९९
३४४	अद्वाको मूल २८३
शंख २५०, २५७ शब्द २७५	अद्वाचरित्रका ३१६
श्याम ९७	अद्वालु ४०
श्वास-प्रश्वास ९३, ९४	अद्वाले ८५, ८७, ३५२
अमण ४४, ७८, ८३, ९०, ९१,	अद्वासम्पदा ३७, ३९, ४०
९२, ९५, ९७, १०७,	अद्वासम्पन्न ३७
११९, १२५, १२८, १७५,	आमणेर ३१६, ३१७
१७७, १७९, १८८, १८९,	श्रुति २१३
१९०, १९१, १९२, १९३,	श्रेष्ठ २१२
१९४, १९५, १९६, २२२,	श्रोत १५६ धातु २७५
२३१, २३३, २३५, २४१,	श्रोतविज्ञेय ३४०
२४९, २५३, २५४, २६०,	श्रोतविज्ञेय शब्द २४४
२६१, २६२, २६३, २७१,	श्रोत्रीहरू १८०
२८६, २८८, ३०२, ३०७,	श्रेष्ठ ३५१, ३५२, ३६३, ३६७
३४३, ३५२, ३६५	श्रेष्ठवर्ण ३४९
अमण गौतम १४४	ओत्रेन्द्रिय ११७
अमणक २८८	षडायतन १५६
अमणलाई ४७	ह
अमणहरूसंग ५५	हजारवटा १४१
अमण-प्रेम २०७	हड्डी ९६, ९७
अमण-प्रसाद २०७	हरण ३७
अमण मण्डलको ३६५	हरिचन्दन १०८
अद्वा ४०, ६२, ८३, ८५, ८८,	हरियो घाँस १२६
११९, १९८, २००, २०२,	हरेणु ९६
२०६, २१३, २५६, ३०१	हस्तपाद १६८

हतार १७३	हेतुप्रत्यय २२७ बाट ३२८
हस्तासम्म १८३	हेर्नुपर्छ १२५
हस्तिरत्न १६६	होच्याएर ४७
हवस १६६, १७६	होमकर्म २६०, ३०२, ३०३
हल्लाउन ११९	होसराखी २६३, २६४
हात १७१	हृदयज्ञम् २५८
हातले २२९	क्ष
हात-खुटा १७१	क्षत्त १८८
हितानुकृष्णी २२९	क्षत्री २१५, २१६, २१७, २१०,
हाती १८५, २५९ मा ३०४	२१८, २१९, २००, ३५०,
हालसाल ९७	३६२, ३६५, ३६६, हौ
हात्यासपद २४१, ३३४	३१३
हिंडाइ १६२, १७०	क्षत्रीणी १४७, १४९, १५०, १५१,
हित ४७	३३६
हितचिन्तनगरी १७३	क्षत्री परिचर्या २०९, २१०
हितंषी १९२	क्षत्रीमण्डलका ३६२
हिंसक २१२	क्षत्रीहरू ५४, ३५० मा ३५१
हिंसा ६५	क्षत्रीकुमार २९६
हीन ३४९, ३६३	क्षत्रीसँग ५५, २११
हिलो ३५७	क्षान्तिबल ३२४
हीनप्रणीत २७८	क्षान्तिवादी १५४
हुतु १६९	क्षारत्व ३५५ मा ३५७

क्षीण १३५, १४३	क्षुद्राचारो ३६४
क्षीण कामरागी १९२	ज्ञ
क्षीणास्त्रव १, २, ५२, ११६, ३२७,	ज्ञान १३४, १३५, १६१
३५१, ३६६	ज्ञानवान १३२, १३६
क्षौर गरी १९१	ज्ञानी १८०
क्षीरविरेचन २२५	ज्ञानीहरू ५२

